

संग्रह-२५

क्रम संख्या-३५

बुद्धकालीन राजपरिवार

[भाग - २]



नेम. १६/-



संग्रह-२५

क्रम संख्या-३५

बुद्धकालीन राजपरिवार

[भाग - २]



नेम. १६/-

प्रकाशक—

“आनन्दकुटी विहारगुठी”

(सं. द. नं. १/०३१ प्र. जि. अ. का. का.)

आनन्दकुटी विहार, स्वयम्भू,
काठमाडौं, नेपाल ।

फो. नं. २१४४२०

(सर्वाधिकार सुरक्षित)

बुद्धाब्द: २५२८
वि. सं. २०४१
ने. सं. ११०४
ई. सं. १६८४

प्रथमावृत्ति १०००

मुद्रक—

नेपाल प्रेस

शुक्रपथ, काठमाडौं

फोन— २११०३२

Collection No. 25

Buddhakalina Raja Parivara

(PART II)

Dr. Bhikkhu Amritananda



Published by
ANANDA KUTI VIHARA TRUST
Ananda Kuti, Kathmandu
N E P A L
1 9 8 4

यसमा—

प्रकाशकीय

PREFACE

आलोचनाका दुई कुरा

प्रावकथन

मूल ग्रन्थहरू

सहायक ग्रन्थहरू

संकेत शब्दको अर्थ

त्रिपिटक-सूची

विषय-सूची

“बुद्धकालीन राजपरिवार” भाग-२

नामावली

शब्दावली

गाथा-सूची



राज वर्तार
मेमाल

**१५ लहारावाचित्रव शीर्षन्दु शीर विकल्प साहस्रकाट
बल्लेश्वर सम्बेद्ध**

१ बीड़ पाठी वाल्लवया उत्कृष्ट प्रथमानिषो विपित्का जनतम हरिहरा हुक्मसह
विपित्का उत्कृष्टप्रथम वाल्लव क्रमवद कर्त्ता संकलित र बर्दीमूर नरी तथा पारित्यो को प्रसादी
बीड़ इतिहास र रहनेको इतिहास बुद्धालीन भावाकिं विश्वा पर्नि प्रसाद गरेको प्रथा
रात्रि देखिन्छ । यस्तो प्रकाशवाट नेपाल्या वामपक्ष सहचर्चूतामात्र होइन नेपालीहो दंगाला
क्षम भए थानि नहिरो कहा राज्यम बन्ने दुरा पनि देखाउनु बढीया द्वैष । नेपाली
वाहिनीको अन्तरालीया दैराल्या द्वंद्वा विव हानित्वा अनुदूत दिदार्थ गोतम पुरुष एव्वलकी
स्व विलिषो उपरोक्ती प्रथम वाल्लव निवाल्य पनि बुद्धिमूर योगदान नस्तो पान्नुख्य ।

यह इतिहास कृष्ण निरन्तरिक्ष वस्त्र लकड़ी की होम्पुर्ण शर्पे सम्पादन की जिसमें
की अंगारक्षण पदारथिति बन्धवारणा दायर है ।

प्रकाशकीय

भानन्दकुटी विहार गुठीको तरफबाट ३५ सौं प्रकाशनको रूपमा
यो “बुद्धकालीन राजपरिवार” भाग-२ प्रस्तुत गर्ने पाउंदा हामीलाई
ओघि खुशी लागेको छ । यो पुस्तकमा बुद्धकालका विभिन्न सातजना
राजा र राजाहकका कुराहरु छन् ।

गुठीका संस्थापक आचार्य भिक्षु अमृतानन्द महास्थविरज्यूले
पालि त्रिपिटकमा यत्रतत्र छरिएका कुराहरु संप्रहित गरी यस पुस्तकमा
सेखनु भएको छ । प्रस्तुत पुस्तक प्रकाशनायां गुठीलाई दिनुभएकोमा
हामी चहाँप्रति श्वेति छ ।

आशा एवं विश्वास छ कि यस ग्रन्थबाट धेरै पाठकबृन्दहरु
लामानित हुनेछ ।

भिक्षु मैत्री

सदस्य-सचिव

मिति भावण ७, २०४९

फोन : २१४४२०

भानन्दकुटी विहार गुठी
स्वयम्भू, काठमाडौं

Homage to the Buddha, the Supreme Enlightened One.

P R E F A C E

The present volume is the second part of "The Kings of the Buddha's time". The first part was published in 1972 A. D. (2029 B. S.). If, in the first part, the accounts of the Kings of the Buddha's time, were compiled, then the second part consists of the accounts of seven major and minor Kings whose names have been arranged in alphabetical order as given below :—

1. Ajatasatru, 2. Abhaya Rajakumara, 3. Abhaya Licchavi, 4. Ugga Raja Mahamatya, 5. The Sakyas of Kapilavastu, 6. Kalakhemaka Sakya and 7. Gedha Sakya.

In the first part seventy six discourses were translated and in this second part twenty have been translated and they are as given below :—

1. Four from Cullavaggapali,
2. Six from Samyuttanikayapali,
3. Three from Dighanikayapali,
4. Three from Anguttaranikayapali,
5. Three from Majjhimanikayapali and
6. One from Mahavaggapali. They are altogether 20 in number.

Introductory notes have been prepared from research according to my ability from Atthakatha and other discourses. The following table shows the source-Suttas of each character. These are the relevant Suttas I was able to identify :—

1. AJATASATRU

1. Cu. p.¹ 283: Devadattavatthu, Sangha-bhedakkhandhakam R.² p. 184
2. S. II. p. 201: Pancarathasuttam,
Labhasakkara Samyuttam
R. p. II. 242

1. References given here are to the pages of the Pali Text, Nagari Edition of Nalanda, India.
2. R. refers to the pages of the Pali Text Society, Roman Editions, London.

3. Cu. p. 290: Ajatasattukumaravatthu,
Sanghabhedakkhandhakam
R. p. 191
4. Cu. p. 291: Abhimarapesanam,
Sanghabhedakkhandhakam
R. p. 191
5. S. I. p. 82: Pathamasangamasuttam,
Kosalasamyuttam R. I. p. 82
6. S. I. p. 83: Dutiyasangamasuttam,
Kosalasamyuttam R. I. p. 84
7. D. I. p. 41: Samannaphalasuttam R. I. p. 47
8. A-7, p. 164: Vassakarasuttam,
Vajjisattakavaggo R. IV. p. 17
9. D. II. p. 126: Sariradhatuvibhajanam,
Mahaparinibbanasuttam
R. I. p. 164
10. D. II. p. 128: Dhatuthupapuja,
Mahaparinibbanasuttam
R. I. p. 166
11. Cu. p. 409: Dhammasangayanam,
Pancasatikakkhandhakam
R. p. 287
12. M. III. p. 68: Gopakamoggallanasuttam
R. III. p. 7

2. ABHAYA RAJAKUMARA

1. Mh. p. 186: Jivakavatthu,
Civarakkhandhakam R. p. 268
2. M. II. p. 67: Abhayarajakumarasuttam
R. I. p. 392
3. S. IV. p. 111: Abhayasuttam,
Bojjhangasamyuttam R. V. p. 126

3. ABHAYA LICCHAVI

1. A-3, p. 204: Niganthasuttam,
Anandavaggo R. I. p. 220

4. UGGARAJA MAHAMATYA

1. A-7, p. 155: Uggasuttam, Dhanavaggo
R. IV. p. 6

5. THE SAKYAS OF KAPILAVASTU

1. S. IV. p. 347: Vassanvutthasuttam,
Sotapattisamyuttam R. V. p. 355

6. KALA KHEMAKA SAKYA

1. M. III. p. 174: Mahasunnatasuttam R. III. p. 109

7. GODHA SAKYA

1. S. IV. p. 317: Godhasakkasuttam,
Sotapattisamyuttam R. V. p. 371

The volume should have been published much earlier but was delayed due to my departure to the Peoples Republic of China as a member of the Nepalese Buddhist Goodwill Mission, consisting of Bhikkhu Sumangala, Devendaraj Upadhyaya and Prof. Asha Ram Shakya. The mission had been invited by the Buddhist Association of China. Unfortunately I was indisposed on the second day of my arrival in China and I had to be hospitalised for nineteen days in China. Even after I came back to Nepal, I could not work because of hypertension.

I have offered my hearty thanks to lecturer Vatukrishna Bhusan who has been so kindly correcting language and reading the proofs right from the begining of the publication of these volumes on Buddha's time. Thanks are due also to Bhikkhu Maitri and Kumara Kasyapa whose co-operation in writing the index can never be forgotten. Mr. Khadga Bahadur Upasaka also deserves thanks for his co-operation in bringing proofs from the press. Finally I would like to express my thanks to Prof. Asha Ram Shakya for translating the preface into English and to Bhikkhu Maitri, the member-Secretary of the Ananda Kutti Vihara Trust and other members for their kindness in publishing this volume.

The present volume is the thirtyfifth publication of Ananda Kutि Vihara Trust. The third part of these volumes of Kings of Buddha's time will be published in the near future.

"Long live the Dhamma."

Ananda Kutि Vihara
Swayambhu,
Kathmandu, Nepal.

Phone : 2-14420

Bhikkhu Amritananda

July 18, 1984



समालोचनाका दुई कुरा

समालोचक—
अयोध्या प्रसाद प्रधान

[१]

यस पुस्तकको प्रावक्षणमा नै यसको संक्षिप्त सूची विवरण-सहित ग्रन्थकर्ताज्यूले दिनु भई पाठकवर्गको उत्सुकता संभालिसक्नु भएको छ । इच्छित व्यक्तिको परिचय पाउनालाई, पादटिप्पणीहरू आडी विषय-बस्तु मात्र पढेर पाठकवर्गले सजिलै परिचय पाउन सक्नु हुनेछ । यसमा पादटिप्पणीहरू सुत्त सन्दर्भ-संकेत नै धेरै छन्, जुन सम्बन्धित पालिअंशको अनुवाद ग्रन्थकर्ताज्यूले दिनु नै भएको छ । पाठकलाई मूलस्रोत हेर्ने क्षफ्टपटि लाग्नु पर्ने छैन ।

धार्मिक, दाशांनिक, अथवा मौलिक एवं पारिभाषिक शब्द, वाक्य र विवेचनको हकमा मूलस्रोत नै हेर्नु पर्ने खण्ड परिआउँद छ । तर त्यसतर्फ ग्रन्थकर्ताज्यू अगाडि नै सचेत हुनुहुँद । मूल-पालिको संस्कृतिकरण गरी नया शब्द प्रस्तुत गर्ने प्रणाली, विशेष गरी स्व. राहुल सांस्कृत्यायनजीले “बुद्ध चर्मि” मा सर्वप्रथम चलाउनु भएको प्रणाली नै ग्रन्थकर्ताज्यूले अंगाल्नु भएको छ ।

यस्तो प्रणाली संस्कृत, पाली, अथवा प्राकृत मूलका भाषाहरूमा सजिले अनुकरण गर्न सकिन्दै । तर अबौद्ध संस्कृति मूलका भाषा भाषी पाठकहरूलाई भने यस प्रणालीले चाहिदो लाभ पुऱ्याउन सक्तैन । छदाहरणको रूपमा सर्वप्रथम “अजातशत्रु” को परिचयबाट “श्रामण्यफल” खण्ड (पृ. ९०-९७२) लिऊँ । यसका मुख्यांशहरू दुई तीन पटक पढ्दा पनि, यी अपरिचित नवागन्तुक नै लाग्ने छन् । दोष, अनुवादको नभई विषयगत अनीठोपनको मान्नु पर्ना ।

अतः खास परिचय चाहि, पाइटिष्णी छाडी विषय-वस्तु पढ्नाले नै पाठकबर्गले पाउनु हुनेछ । त्यसको संक्षिप्त सूची ग्रन्थकर्ता-ज्यूकै प्राक्कथनबाट प्राप्त नै गरिसकेको छ । बाकीरह्यो त केवल पाठकबर्गको उत्सुकता बढाई, ग्रन्थको अध्ययनतिर पाठकहरूलाई प्रेरित गर्नु । यस निर्मित यस ग्रन्थमाथि समालोचनात्मक मन्तव्य प्रकट गर्नु बाहेक अख उपाय देखिन । त्यसैले ‘कत्तुंम्-अकत्तुंम्-अन्यथा-कत्तुंम्’ को दृष्टिकोणबाट होइन कि एक अकिञ्चन अन्वेषकको दृष्टिकोणबाट यसमा पाठकबर्ग तथा विद्ववर्ग एवं बौद्ध जिज्ञासुहरूका समझ “दुई कुरा” प्रस्तुत गर्ने धृष्टिता गरेको छु ।

पूर्वकालीन बौद्ध इतिवृत्तका लागि राजा अजातशत्रुको परिचय त्यतिकै आवश्यक छ । जति त्यसपछिका इतिवृत्तका लागि सम्राट अशोक, राजा मिलिन्द, राजा कनिष्ठ, राजा श्रीहेषं वा हेषंवद्दन, एवं नेपालका समकालीन राजाहरूको क्रियाकलापको ज्ञानकारी आवश्यक छ । अतएव प्रस्तुत ग्रन्थमा प्रधानरूपले यिनै राजा अजातशत्रुसित

सम्बन्धित सुत्रहरूको संग्रह गरी ग्रन्थ वा संग्रहकर्ताज्यूने नेपाली पाठकवर्गको हित अनायास सिद्ध गर्न भएको छ । यस संग्रह क्रममा दीघनिकायको द्वितीय “सामञ्चफलसुत्त”, जसको नेपाली भनुवाद “शामण्यफल” (पृष्ठ ९०-९७२) मा भएको छ, बौद्ध धर्मको सन्दर्भमा आएको हो, राजा अजातशत्रुको परिचयमा आएको होइन । प्रस्तुत पुस्तकका खेत्रक महोदयज्यूले सम्भवतः यस प्रख्यात सुत्तको संग्रह यसमा गर्ने प्रलोभन रोक्न नसक्नाले नै यत्रो लामो प्रबचनको समावेश यस परिचयात्मक खण्डमा गर्नुभयो । नत्र प्रारम्भिक बार्ता र अन्तिम उपासकत्वको उदानबाट नै राजाको परिचयांशमात्रि काफी प्रकाश पने नै थियो ।

[२]

Dhamma.Digital

पली सुत्तहरूलाई घटनाक्रमले सजाउन खोज्ने महानुभावहरू प्रायः असफल भएका देखिन्दून् । स्वयं “महापरिनिव्वानसुत्त” भगवान्‌को अन्तिमवर्यंको घटनाक्रमबद्ध यात्रा गनिन्छ, तर केयीं पटक संगायन भइसकेर पनि त्यसका पूरक बिवरणहरू सुत्तपिटकमा नै र अटुकथाहरूमा समावेश गरिएका पाइन्छन् । उदाहरणकोरूपमा—महा-सुदस्सनसुत्त, सारिपुत वरिनिव्वानकथा इत्यादि । यस अफलीभूत प्रयासका क्षितिपय कारण छन्—एक त प्रायः धेरैजसो सुत्तहरूमा घटनाक्रमलाई चाहिंदा कुराहरू पाइँदैनन्; वर्ष काल महिना दिनको त प्रायः उल्लेख नै भएको हुँदैन, “एकं समयं” को सामान्य वाक्यबाट नै

सबै कुरा ठान्नु र मान्नु पर्ने हुन्थ; भौगोलिक वर्णन तिश्चितरूपमा पाइँदैनन्; कुनै सुत सकिएत र कुनै अतिविशद हुन्छन् ।

विद्वान् महानुभावहरू आफ्नो ग्रन्थमा घटनाक्रम सजाउदा सजाउदै, आवश्यक खण्ड बाहेक अरू अंशहरू पनि छाड्न नचाही, समाविष्ट गर्दै जान्छन् । यो प्रवृत्ति प्रस्तुत पुस्तकमा पनि निकै पाइँथ्थ । त्यसकारण यो राजा “अजातशत्रु” को परिचय मात्र नभई राजा अजातशत्रुसित थोरै वा धेरै किसिमबाट सम्बन्धित सुत र अटुक्याहरूको संग्रह वा संकलन नै हुनपुगेको छ । त्यसैले यस पुस्तकमा पनि घटनाक्रम सरसरूपले नआई विभिन्न सुतहरूको संग्रह रूपले आएको छ । बदाहरणकोरूपमा “धातुपूजा र स्तूप निर्माण” (पृष्ठ ५६-६२) एवं “धर्मसंगायनमा मद्दत” (पृष्ठ ६३-६६) ...“अजातशत्रुको परिचय यति नै हो...अजातशत्रुले बुद्ध परिनिर्वाण पछि २४ वर्षसम्म राज्य गरे ।” भन्ने कुराहरू ।

अनि पृष्ठ ६७ देखि, “देवदत्तसँगको भेट...राजहत्याको प्रयत्न...प्रसेनजित् कोशल राजासँग युद्ध...प्रसेनजित् राजासँग दौश्रो युद्ध...श्रामण्यफल (पृष्ठ ९०-१७२) ...वृजी मार्यि हमला गर्ने विचार (भगवान् बुद्धको सल्लाह याचना) ...शरीरधातु मारन पठाए.. इत्यादि प्रसंग (पृष्ठ ६७-८९ र १७३-१७७) घटनाक्रमको दृष्टिले हेर्दा यिनमा सरसता आएन । न त देवदत्तको नै परिचय भयो, जो “देवदत्तसँगको भेट” (पृष्ठ ६७) देखि “देवदत्तनाई सहयोग” (पृष्ठ ८२) तक्को वर्णनले इेगित गर्दैथ; न राजा अजातशत्रुकै कुनै नया परिचयात्मक विवरण नै यसमा देखियो ।

सांच्चे भन्ने हो भने, देवदत्तको परिचय जातकबाट समेत संकलन गरेर घटनाक्रमले सजाउन सकिन्छ । तर यसो कायं भवि गाहारो होला, असम्भव नै त होइन ।

आधुनिक विद्वान्‌हरूले “महावस्तु-मवदान” को अव्यवस्थित क्रममाथि आलोचना गर्ने गरेको पनि यस्तै कारणले हो । हुन त हो; ललितविस्तर, बुद्ध चरित इत्यादि ग्रन्थको जस्तो सुबढता, त्रिपिटकका मुत्तहरूलाई संग्राहात्मक रूपले समावेश गरेर मात्र ल्याउन सकिन्दैन । यस दिशामा प्रयास फलीभूत हुन, कतिपय कठिन साधनहरू देखा पने चाहन् । प्रथमतः त्रिपिटकको समग्र ज्ञान सामु जाग्रत हुनु पदंछ । “पी. टी. एस. को पालीकोश” र मललसेकरको “डिक्षनरी आफ पालि प्रापर नेम्स” को संकेत सूची जस्तै धेरै सूचीको निर्माण गर्नु पर्ला । त्यसपछि पूर्वापर सम्बन्धको मिलान । अनि बल्ल अटुकथाको प्रसंग आउँछ । शुरुमा नै अटुकथाको भर पर्नु हुँदैन । त्यसैले बौद्धकालीन महानुभावहरूको परिचय दिदा, यी दुवै स्रोत, मूल र अटुकथालाई इष्टरूपले उल्खेक्षण गर्नु पदंछ भन्ने मलाई लाग्दछ । यस पछि अब क्रमशः समालोचनात्मक मन्तव्य प्रगट गर्दछु ।

राजा अजातशत्रु-परिचय

यिनी मगध नरेश बिम्बिसार (श्रेणिय) र कोसलदेवी, महाकोसल राजाकी राजपुत्रीका छोरा थिए । कोसलदेवीले दाइजोमा काशी

प्रदेश पाएकी थिइन् । मगध र कोसलको बीचमा त्यसताक बखत-बखत युद्ध हुने गरेको मूलकारण पनि यही आर्थिक स्रोत माथिको दृष्टि थियो ।

यी राजाको अतीत जन्मको इतिवृत्ति भने भेटिँदैन । योनक (ग्रीक) हुँदै पनि शाजा मिलिन्दको सूत्र, पूर्ववर्ती भगवान् काश्यपको शासनमा प्रव्रजित दृढप्रतिज्ञ श्रामणेरसित जोडिएको पाइन्छ । तर राजा अजातशत्रु को भने कुनै सूत्र अतीतमा भेटिँदैन ।

यिनी गर्भमा हुँदा यिनका मातालाई आफ्ना पतिको दक्षिण-बाहुको रक्त मिउने दौहद उठ्यो । ज्योतिषहरूले यसका लागि गर्भस्थ बालकलाई राजपिताको शत्रु र बधक हुने ठहन्याए । फलतः राजमाता व्याकुल हुन थालिन् । तर बोद्ध धर्म र शौलमा अस्यस्त राजाको आर्मिकताले बर्दा बालकको प्राण बच्यो ।

कोसल र मगध परस्पर लडिरहन्ये । कोसल राजपुत्रीलाई मगधराजको रक्तपितासात्मक मानस ग्रन्थि हुनु कुनै अस्वाभाविक थिएन । आफ्नो शत्रु पछि आफ्नै छोरा भएर जन्मेको दृष्टान्त विरल पनि छैन । तर भगवान्‌लाई भने राजालाई पुत्रबाट भविष्यत् चिपत्तिको ज्ञान हुँदो हो । त्यसैले अनेक जातक कथाद्वारा भगवान्‌ले “बालक राजकुमार ठूलो नहुँदासम्म बेग्लै राख्ने” सँकेत दिँदै गर्नुभयो ।

नजन्मेदै राजपिताको शत्रु हुने भनी ‘अजातशत्रु’ भन्ने राज-कुमारको नाम पनि रह्यो । तर सोको सरल अर्थ त हुन्थ्यो ‘जसको शत्रु नै जन्मेको छैन’ अर्थात् विश्व नै मित्र विश्वामित्र । यस्तो अनेक

आशंकाले जनश्रुति सुन्दा सुन्दा होला, यी राजकुमार त्रस्त रहन लागे हुन्—जसबाट देवदत्त जस्तो प्रत्यक्ष योगसिद्ध ऋद्धिमान्‌ले राजकुमार-लाई सजिलै आफ्नो पक्षमा पारे ।

राजकुमारको शक्ति लोलुप मनोबृत्ति जनतामा प्रकट थियो । आफ्नो देशका अति धनाढ्य जोतीय सेठ प्रतिको यी राजकुमारको धन लोलुपता राजामा पर्नि ज्ञात थियो ।

आफ्नो चंचल स्वभाव र सदाचारमार्थि छ्यान नदिने आजौषक गुरुहरूको सिद्धान्त अथवा उपदेशले यी राजकुमारलाई सजिलै निरंकुशतातिर ताने । देवदत्त जस्ता कुलीन राजनीति कुशल बौद्ध भिक्षुको मन्त्रणा यिनलाई जरुर नै ब्रह्मवाक्य लाग्यो हो । फलतः यिनले गुप्त शस्त्र सहित राजाको शयनागारमा प्रवेश गरे ।

Dhamma.Digital

राजाका राजपुत्र एउटा मात्र हुँदैनथे । राजपुत्र जुनैसुकैलाई पनि राजाको शेषपछि आफूले नै राज्य पाउने निश्चय हुँदैनथ्यो । धेरै कारण समूह हुन्थ्यो, जुनमध्ये मुख्य मुख्य कारण बताउन देवदत्तलाई केही गाहो भएन । त्यसै कारण राजाबाट क्षमादान र राज्य पाएर पनि देवदत्तले सुकाएको उबलन्त सम्भावनादेखि अजातशत्रुले आफ्नो धार्मिक पितालाई नजरबन्दीमा राखे नै ।

राजनीतिमा अवश्य नै सामान्य सम्बन्धको सदाचार नौति चल्दैन । भिक्षुसंघले धार्मिक राजा बिभिन्नसारको नैतिक समर्थन गर्दै हिडेका होलान् । देवदत्तको सांघिक विद्रोह पनि कुनै आकस्मिक

घटना थिएन । अजातशत्रुको भय र व्रास पनि बेबुनियादी थिएन । तैपनि राजकुमारमाथि जस्तो जघन्य आरोप अदुकथाकारले लगाएको छ, त्यो अतिरंजित प्रतीत हुन्छ । किनभने देवदत्तको अन्तिम सल्लाह थियो—‘अनशन गनं राजालाई प्रेरणा गर्ने’—जो जैन धर्मानुसार धर्मानुकूल र देवदत जस्तो कठोर तपस्थीका लागि कठिन थिएन ।

जसरी होस् नजरबन्दीमा नै राजा बिभिन्नसारको स्वगंवास थयो । साथै अजातशत्रुका शिशु राजकुमार पनि सोही दिन जन्मे । दुई खबरमध्ये राजासमक्ष कुन बधि र कुन पछि दिने भन्ने प्रश्नमाथि राजाका भारदारहरूको विवाद र निर्धारित युक्तिबाट पनि अनुमान गनं सकिन्छ, कि धार्मिक राजाको सोइँ हत्या भएको होइन । तैपनि अजातशत्रु जहर आफूलाई पिताको असामयिक निधनमा पूर्णतः दोषै मान्दथे । प्रजाजन पनि त्यस्तै गन्दथे ।

कोसल राजपुत्री अर्थात् राजमाताको निधन पछि कोसलबाट दाइजोमा दिइएको काशी प्रदेश फिर्ता माघ्नु, त्यस समयको नियम हुँदो हो । तर अजातशत्रुले काशी छाडेनन् । फलतः युद्ध थयो । अन्त्यमा कोसल राजाकी पुत्री र दाइजोको रूपमा काशी प्रदेश पनि अजातशत्रुलाई दिएर प्रसेनजित् राजाले आपसको वैरत्व बौद्ध ढंगले शमन गरे ।

[४]

अजातशत्रुले देवदतलाई दिइएको अनेक प्रकारको सहायतामध्ये

भगवान्‌को जीवन विहृद्ध पनि यियो भन्ने अटुकथाकारको भनाइमा प्रूरा पत्थार नलाग्ने कारण छ ।

देवदत्तको ठूलो अपराष्ट यियो भगवान्‌को पटशिष्य भएर संघलाई फुटालेर बेग्लै र एउटै सीमाभित्र संघकर्म गर्नु । यस संघभेदले भगवान्‌को मनमा निकै ठूलो चोट घेरे जस्तो देखिन्द्व । तर भगवान्‌लाई जस्तो अटुकथामा भनिएको छ, मर्मान्तक चोट पुष्पाएर आफू सम्पूर्ण भिक्षुसंघको नेता बन्ने भन्ने देवदत्तमाथि दोषारोपणको कुरा स्वतः हास्यास्पद छ । सम्भवतः नालागिरि हाथीलाई छाडिदिने कुरासम्म केही हदसम्म साँचो हुन सक्तिर्थ । देवदत्त नै स्वयं ऋद्धिमात् यिए, भगवान्‌मा ऋद्धि नहुने कुरा त उनी सोच्न पनि सक्तैनथे । नालागिरि हाथीलाई कुनै पनि महाश्रावक योग ऋद्धि वा मैत्रि भावनाले दमन वा शमन गर्न समर्थ यिए ।

महाधनी सेठ जोतीय दैवीसम्पत्ति सम्पन्न यिए । उनको धन कस्तैले, उनीले नै नचाही हात पानं सक्तैनथे । तर राजा अजातशत्रुसित डराई उनले प्रवर्ज्या लिए, साथै विशेष श्रामण्यफल पनि पाए । पारमाधिक नियम अनुसार पूर्णतः सन्यस्त हैँदैमा जोतीय भिक्षुको गृहस्थी समय र अवस्थाका दैवीसम्पत्ति तुरन्त विलुप्त र अदृश्य भएर गयो । यो दैवीसम्पत्ति सम्पन्न जोतिय सेठको कुरा चमत्कारिक छ र त्यसो हुनाले यस कथाको सम्बन्ध अतीत ठूलो पुण्यकर्म र त्यसको चर्तमान विपाकसँग छ; सामान्य जनजीवनसँग छैन । कथा साँचो भए, द्वयत्रो धन जफत गरी लिन नपाएकोमा राजा अजातशत्रुलाई ठूलो

हत्तोत्साह नै भयो हो । र त्यसमा उनीसँग हाम्रो कुनै रुचि र सहानुभूति भनि छैन ।

त्यस्तै एक कंजूस सेठ प्रेत भएर विचल्ली परेको अजातशत्रुले अचानक देख्दौ, उनीसँग सोधपुछ गरे । दानको महिमा प्रत्यक्ष देखेर राजा खुशी भए । तर यसबाट उनको क्रियाकलापमा पनि केही प्रभाव परेकै होला । तर राजाको मनमा कस्तो प्रभाव पन्थो—त्यसको उल्लेख भने सम्बन्धित “पेतवत्थु” (प्रेत वस्तु) मा भएको छैन ।

त्यस समयमा राजाका भाइ हुनु र साथै हुक्कनु अन्त्यमा विपत्तिलाई डाक्नु हुन्थयो । कोसल र मगधका राजाका भाइहरू प्रवर्जित भएर मात्र आफूलाई सुरक्षित भएको सम्झन्थे र पाउंथे पनि । त्यसैले राजा अजातशत्रुका “शीलव” भन्ने भाइ भिक्षु भई विशेष-श्रामण्यफल प्राप्त गरेर पनि सुरक्षित हुन पाएनन् । अतः श्रावस्त्री गई बसे; तैपनि राजाका शंकास्पद व्यक्ति बनी नै रहे । मृत्युको सामना गर्दै रहे । एक आर्का भाइ अभय राजकुमारको परिचय बेलै विशेष-रूपले यस पुस्तकमा आएकै छ । यिनी पनि बौद्धसंघमा प्रवर्जित भई भिक्षु भए । यी भित्री राजनीति ऐतिहासिक तथ्य हुन् ।

[५]

बौद्धसंवना दैवदत्तको अन्तिम हारको प्रभाव राजा अजातशत्रुको राजनीतिमाथि पनि पन्थो । यिनी अन्त्यमा भगवान् बुद्धलाई आफ्नो पक्षमा अनुकूल पार्ने प्रयत्नतिर लागे । त्यस युगमा यस भूभागमा कुनै

पनि राज्य वा राजा सबै धर्म गुरुहरूप्रति आस्थावान् रहन्थे । धर्मको छानबीन गर्ने शक्ति उनीमा थिएन; धर्म गुरुहरूलाई मान्नु नै उनका अनुयायी शिष्यदलहरू अनुकूल पार्ने उपाय थियो । यो नीति प्रायः सबै सानु ठूला राज्यमा प्रचलित थियो । असभिभन्न बौद्ध संघ जस्तो बलियो ठूलो र विस्तीर्ण संघलाई आफ्नो अनुकूल नपारी अजातशत्रु जस्तो शंकाबहुल राजा धेरै दिन रहन सक्तैनथे । तर राजसम्मान रक्षार्थ तुरन्तै विमा कारण आत्म समर्पण गर्ने पनि सवतैनथे ।

त्यस युगका सुप्रसिद्ध वैद्य जीवक कोमारभृत्य दीर्घकालदेखि भगवान् बुद्ध र बौद्धसंघको सेवा गर्दै आएका थिए । यिनी वैद्यराज मगधराजका विश्वासप्राप्त र प्रतिष्ठित भारदार पनि थिए । अतः यिनीद्वारा नै राजा अजातशत्रु भगवान् बुद्ध र बौद्धसंघको विश्वासप्राप्त गर्न चाहन्थे । तर यी वैद्यराज उचित समय र अनुकूल वातावरण नहुँदै राजालाई भगवान्को सामूलैजान पनि चाहेदैनथे । त्यसे पनि बौद्धसंघ विरोधीहरू यिनलाई बौद्धसंघका पक्षपाती भनी मान्दथे नै । देवदत्तको निधन पछि त्यस्तो वातावरण आयो हो । अब समय पर्खनु पन्यो हो । भगवान् बुद्धको वर्षवास श्रावस्तीमा हुने गदंथ्यो, जो कोसल राज्यको राजधानी थियो । राजगृह मगधको राजधानीलाई वर्षवास निम्ति भगवान् बुद्धले धेरै वर्ष अगिदेखि नष्टान्ते गर्दै आउनु भएको थियो । वर्षा पछिको चारिका भ्रमण गर्ने सिलसिलामा राजगृह नजीक केही दिनका निम्ति भगवान्‌ले संघ विश्राम लिदा मात्र त्यस्तो समय मिल्थ्यो ।

यसकारण राजा विम्बिसारको दुःखद अन्त्य देवदत्तको शाष्टी
गमन र तथाकथित भूगर्भ-प्रवेश एवं भगवान् बुद्धको संसंघ चारिका
भ्रमणको प्रतीक्षा इत्यादि पछि मात्र यस्तो सुअवसर प्राप्त भयो ।
यस भेटको बर्णन दीघनिकायको द्वितीय 'सामञ्ज (श्रामण) फल सुत'
र सम्बन्धित अटुकथामा भएको छ । तर यसका प्रारम्भिक विवरण र
अन्तिम उदान नै राजा अजातशत्रुको परिचय निम्नि प्रशस्त थियो ।
सम्पूर्ण सुत्त नै आवश्यक थिएन । यस लामु सुत्तले परिचयात्मक
विवरण नै बनावश्यक रूपमा छोपिन गए जस्तै भएको छ ।

यस सुत्तमा बर्णित राजोचित यात्रा नै उल्लेखनीय छ । यत्रो
परिभ्राट्को मुख्य उद्देश्य थियो भगवान् बुद्धलाई प्रसन्न गर्नु र बौद्ध-
संघलाई अनुकूल रूपले प्रभावित पार्नु । हुन पनि यसपछिको इतिवृत्तले
बताए अनुसार बौद्धसंघलाई राजसंरक्षणबाट ठूलो ज्ञाभ भयो । प्रथम
बौद्ध संगायन जस्तो महत्वपूर्ण सम्मेलन अन्यत्र नभई राजगृहमा नै
षालियो र निबिज्ज सम्पन्न पनि भयो । राज संरक्षणको थो सिलसिला
नेपाल, भारत, लंका, बर्मा, थाईल्याण्ड, कम्पुच्चिया, लाओस, भिएट्नाम,
जापान, कोरिया, चीन, मंगोलिया, तिब्बत, उत्तरकुरु-भाग इत्यादिसम्म
बौद्धसंघले पाउंदै गन्यो । राज संरक्षणको यस संघले सदा नै स्वागत
गर्दै रह्यो । यस संघको मैत्रि भावले राज संस्थाको दृढीकरण र
सोकप्रियतामा पनि ठूलो टेवा मिल्दै रह्यो ।

लडाइ आपसी कगडा थियो । तर मगधको वज्जिदेशका लिच्छवीहरू-सितको लडाइ संगातटस्थित सानु क्षेत्रलाई मात्र लिएर थिएन । सबै वज्जि मुलुकमायि नै मगधको गृद्ध-दृष्टि थियो । यसका लागि भगवान् बुद्धको ममतव्य प्रतिकूल थियो । अतएव राजा अजातशत्रुले कूटनीति अपनाए जसका निम्नि ब्राह्मण सल्लाहकार नै उपयुक्त सम्झन्ये । त्यसप्रकारको कूटनीतिद्वारा लिच्छवीहरू बीच फूट त्याई बैशाली गणतन्त्रको अन्त्य पनि भयो ।

भगवान्‌को महापरिनिर्वाणिको घटनालाई लिएर राजा अजातशत्रुको परितापको चित्रण सम्बन्धित मुक्त र अटुकथामा जसरी भएको छ । त्यो सेट् (पेयाल) बर्णन हो र दसरथ जातकमा पनि त्यस्तै रामले आफ्ना भाइ बहिनीलाई त्यसरी नै तिनको परिताप शमन गरेका थिए । “शरीरधातु मान्न पठाए” भन्ने कुराको बर्णन पनि स्थाभाविक नै छ । सेट् (पेयाल) बर्णन भए पनि त्यसमा अस्युक्ति र अतिरंजित-पनाको प्रायः अभाव नै छ । तर “धातुपूजा र स्तूप-निर्माण” (पृष्ठ ५६-६२) को बर्णन अवश्य नै ऐतिहासिक र वास्तविक तथ्य सहितको हुन सक्छ । “धर्म संगायनमा मद्दत” (पृष्ठ ६३-६६) एउटा महत्वपूर्ण अंग हो । यसमा राजा अजातशत्रुको मद्दतसे महान् भूमिका खेलेको हुन सक्छ । यो धर्म संगायन कुन र कस्तो भाषामा भयो भन्ने कुरा भनि निर्धारित रूपमा विद्वानहरूले अर्थै भन्न सकेका छैनन् ।

यस महान् व्यक्तिको परिचयको अन्त्य धेरै पछि मात्र भयो । बत्तीस वर्षसम्म राज्य गरी राजा अजातशत्रुको मरण आपनै छोराको

क्रियाकलापद्वारा भयो भन्ने उल्लेख भएको छ । मग अमा कहिले बज्जि, भव्यतीय, कोसल तथा शाक्य देशहरू समावेश गरिए भन्ने स्पष्ट वर्णन भने, यिनी राजाको पालामा हुँदै पनि स्पष्ट किटान भएको छैन । जेहोस् भारतको एकीकरणमा यिनी प्रतापी राजाको ठूलो हात देखिन्थ्ब । र यसमा बौद्ध धर्म र संघको ठूलो सांस्कृतिक देन रहनुमा कुनै सन्देह छैन । बौद्ध भिक्षुहरू र भिक्षुणीहरूको ठूलो संख्यातिर हेर्दि तिनीद्वारा स्थाइएका र बनाइएका उपासक उपासिकाहरूको संख्या अवश्य ने जनसंख्यासँग दाजिन पुगेको होला । सनातनधर्मी समाजमा बौद्ध उपासकहरूको नैतिक र ध्यानिक तथा बौद्धिकस्तर अवश्य ने चच्चस्तरको थियो हो ।

अभय राजकुमार परिचय

DhammaDigital
[७]

उज्जेनवासी एउटी गणिका पदावतीको कोखबाट राजा बिम्बसारको पुत्र भई अभय जन्मे । राजकुमार द्यै ने यिनको पालन-पोषण भयो । यी जैन धर्मावलम्बी थिए । तर पछि बौद्ध धर्ममा आए । यिनले पनि राजगृहकी गणिका शालवतीसँगको सम्पर्कबाट जीवक भन्ने बच्चा जन्माए । र गणिकाले युक्तिपूर्वक संयोग पारी जसको पुत्र हो, उनी राजकुमार ने दृष्टिपथमा बच्चा छाडिदिन लगाइन् । त्यस बच्चालाई अभय राजपुत्रले धर्मपुत्रको रूपमा लिए । पछि यही बच्चा तक्षशिलामा शिक्षित भई प्रसिद्ध वैद्य जीवक र साथे राजकुमारको

भृत्य हुनाले कोमारभृत्य पनि कहालिए । यिनी जीवकको देन बौद्ध-संघको सेवामा मात्र नभई विनयवस्तुको उचित निर्धारणमा पनि देखिन्थ्य । यिनीहरूको वर्णन (पृष्ठ १८५-२१४) माथि स्थान स्थानमा आई पनि सकेका छन् ।

अन्य परिचयहरू

अभय नामधारी एक लिङ्गवी राजाका नाम दिइएको छ, जो जैन धर्मविलम्बी थिए । ‘अभय’ भन्ने नाम पालिमा सामान्यरूपमा प्रचलित हुनाले ग्रन्थकर्ताले (पृष्ठ २१७-२२०) सम्भव असम्भव (सबै किसिमका) सन्दर्भमा उन्निस जति नाम दिनु भएको छ । यस सूचीबाट पाठकहरूले सजिले बुझ्ने छन् कि कुन सन्दर्भमा यो ‘अभय’ शब्द प्रयोग भएको छ ।

त्यस्तै उग्गराज कोसल महामात्थमा आएका ‘उग्ग’ (उग्ग) शब्दको सूची (पृष्ठ २३४-२२९) मा बाहु सन्दर्भहरू दिइएका छन् । साधारण पाठकहरूलाई यसको विशेषता प्रगट हुने छैन । तर उत्सुक पाठकहरूले यस्तो सूचीबाट पालि साहित्यप्रति रुचि बढाउन सक्नेछन् । तर यस्तो सूचीलाई छाडेर नै साधारण अध्ययन गर्दा मूल परिचय मात्र पढ्नु उपयुक्त होला ।

कपिलवस्तुका शाक्यहरूको परिचय

[९]

यस परिचयमा मोटामोटी कुराको मात्र वर्णन गरिएको छ । बास्तवमा शाक्यहरूको सविस्तर वर्णन गर्ने नै हो भने ठूलो अध्यायकै आवश्यकता हुने थियो । यसमा मुख्यतया रोहिणी नदीको पानी बाँड्नेवारे कोलिय र शाक्यहरूमा रक्तपात हुने सम्भावना थियो । भगवान्‌को सामयिक उपदेश र प्रवचनबाट त्यो रुगडा साम्य भयो । आर्को कुरा हो शाक्यहरूको भगवान् र बौद्धसंघप्रतिको प्रेम एवं औत्सुक्य । श्रावस्तीमा वर्षावास बीताई फर्केको कुनै भिक्षुसँग शाक्यहरूको वार्तालापबाट भगवान्‌को धर्म र धर्ममा सफलता पाएकाहरूको प्रगति महत्वपूर्ण छ । त्यस वार्ताबाट याहा हुन्दै कि सर्वाधिक संख्या स्रोतापन्नहरूको थियो । तर परिचय दिदा यौ सबै धार्मिक कुराको भने त्यति आवश्यक थिएन ।

अन्य शाक्यहरूको परिचय

[१०]

कालखेमक शाक्यको “परिचय” (पृष्ठ २३७-२५२) मा अरू धेरै कुरा आएता पनि स्वयं कालखेमकको कुनै इतिवृत्त छैन । यिनले बनाएको विहारमा विद्युत्याइएका धेरै आसन देखेर भगवान्‌ले भिक्षुहरू-

जाई यसरी एडटै ठाउंमा संगणिकाराम भई बस्नुको चिरुद्ध प्रवचन—
गर्नुभयो । ध्यानी अथवा भिक्षुहरूलाई विहार अथवा भन्दिरमा हुलका
हुल बसेर गफसफ गरेर समय खेर फाल्नु अति नै अशोभनीय छ ।
तर यस्तो उपदेश वा प्रवचन भगवान्‌ले ‘घटाय शाक्यको विहारमा’
गर्नुभएको थियो, कालखेमक शाक्यको विहारमा विद्यचाइराखेका घेरै
ओछ्यानहरू नै थियो । यस प्रसंगमा पनि “महाशून्यता” सुच्तको वर्णन
(पृष्ठ २३९—२५२) त्यति प्रासंगिक देखिदैन । कालखेमकको परिचय-
सँग ‘महाशून्यता’ प्रवचनको कुनै सन्दर्भ मिलेको देखिदैन । शाक्य-
ग्रन्थकर्ताज्यूको उद्देश्य, येन कैन प्रकारेण, भगवान्‌को भहत्वपूर्ण
प्रवचनलाई पाठक समझ ल्याउनु नै थियो । किनभने यो पालिसुत्त
येरवादी शून्यता बुझ्न बडो उपयुक्त छ ।

गोध शाक्यको परिचयमा पनि मार्गि लेखिए जस्तै बास्तविक
परिचय कुनै शाक्यको छैन । तर दुईजना बीच भयको स्रोतापत्तिबारेको
बादविवाद बहुतै सारगभित छ । गोध शाक्यको विचारमा बुद्ध, अर्थं र
संघप्रति अटल श्रद्धा नै स्रोतापत्तिको लक्षण हो । तर महानाम शाक्यको
मन्तव्य केही विलक्षण छ । महानामको मुख्य कुरा के हो भने, ‘भगवान्
बुद्ध एकापटि हुनुहुन्थ, अरू सबै संघका सदस्य देव मनुष्य आर्कापटि
छन्’ । महानामलाई प्रथम पट्टिका कुरा नै सर्वमान्य छ—अर्थात् बुद्ध
भक्तिको येरवादी रूप । यस मनोवृत्तिलाई भगवान्‌ले अस्वीकृत गर्नु
भएन । गोध शाक्य अमत्कृत भए । भगवान्‌को छोटकरी प्रश्नलाई
गोधले अनौठो उत्तर दिएर आफ्नो पनि स्वीकृति जनाए ।

अन्त्यमा म यस पुस्तकका संग्राहक तथा सम्बन्धित सुत्तहरूका सरल नेपाली अनुवादक भदन्त महास्थविर भिक्षु अमृतानन्द समक्ष आफ्नो विनीत भद्वा प्रगट गर्दछु कि भदन्तले यत्रो मेहमत गरी बौद्धकालीन महा राजपुरुषहरूको परिचयको मिष (प्रीटेक्ष्ट) ले भगवान्का सारगम्भित करिपय सुत्तहरूको सरल नेपालीकरण नेपाली जनसमक्ष प्रस्तुत गर्नुभयो । भदन्तको जस्तै मेरो पनि सहमति छ कि “यो सारो सो ठस्सति—जो सार हो सो रहने छ” (पृष्ठ २५२) ।

इति ।

रामशाहपथ, ख २-३१६

काठमाडौं-२

Dhamma.Digital

असार २०४१

नमो तस्स भगवतो अरहतो सम्मातम्बुद्धस्त ।

प्राकथन

प्रस्तुत पुस्तक “बुद्धकालीन राजपरिवार” को दोभ्रो भाग हो । यसको पहिलो भाग बि. सं. २०२९ मा प्रकाशित भएको थियो । तो पहिलो भागमा बुद्धको समयका दशजना प्रमुख राजाहरूको संग्रह गरेको थिए भने प्रस्तुत पुस्तकमा चाहिं सातजना बुद्धकालका राजा रजोटाहरूको संग्रह गरेको छु । यो सातजनाका नामहरू अकारादि क्रमले राखिदिएको छु । जस्तै—

(१) अजातशत्रु, (२) अभय राजकुमार, (३) अभय लिच्छवी, (४) डाग राजमहामात्य, (५) कपिलवस्तुका शाक्यहरू, (६) कालखेमक शाक्य र (७) गोध शाक्य ।

पहिलो भागमा जस्मा ७६ बटा सूत्रहरूको अनुवाद भएको छ भने यसमा केवल २० बटा सूत्रहरूको अनुवाद भएको छ ।

यी हुन्—(१) चुलचरणपालिबाट ४ बटा, (२) संयुतनिकायपालिबाट ६ बटा, (३) दीघनिकायपालिबाट ३ बटा, (४) अङ्गुत्तर-

विकायपालिबाट ३ वटा, (५) मजिझमनिकायपालिबाट ३ वटा र

(६) महाबगगपालिबाट १ वटा गरी जम्मा २० वटा ।

अर्थकथाहरू र अन्य सूत्रहरूमा उल्लेख भएका कारणहरूसाँै
समेत खोजारी प्रत्येक पात्रको परिचय लेखिएको छु । कुन पात्रको
सम्बन्धमा कति सूत्रहरू संग्रहित भएका अन् भन्ने कुरा तल दिएको
तालिकाबाट प्रष्ट भएको छ । तालिकामा उल्लेख गरेकोभगवा बढता
सूत्रहरू मैले पाइन सकेको छौंन ।

१. अजातशत्रुको सम्बन्धमा

१. चुल्ल. ब. पा. पृ. २८३ः^१ ऐवदत्तवत्थु,

सञ्चभेदवखन्धकं; पृ. ६७^२

२. सं. नि. II. पृ. २०१ः पञ्चरथमुत्तं,

ज्ञाभसवकारसंयुत्तं; पृ. ७१

३. चुल्ल. ब. पा. पृ. २९०ः अजातसत्तुकुमारवत्थु,

सञ्चभेदवखन्धकं; पृ. ७३

४. चुल्ल. ब. पा. पृ. २११ः अभिमारपेसनं,

सञ्चभेदवखन्धकं; पृ. ७७

५. सं. नि. I. पृ. ८३ः पठमसंगाममुत्तं,

कोसलसंयुत्तं; पृ. ८२

१. यहाँ दिएको पृष्ट नालन्दापालि प्रकाशनको हो ।

२. यहाँ दिएको पृष्ट यसे पुस्तकको हो ।

६. सं. नि. I. पृ. ८३: दुतियसंगामसुत्तं,
कोसमसंयुत्तं; पृ. ८६
७. दी. नि. I. पृ. ४१: सामज्जफलसुत्तं; पृ. ६०
८. अं. नि-७, पृ. १६४: वस्सकारसुत्तं,
वज्जिसत्तकवरगो; पृ. १७३
९. दी. नि. II. पृ. १२६: सरोरधातु विभाजनं,
महापरिनिव्वानसुत्तं; पृ. १७५
१०. दी. नि. II. पृ. १२८: धातुथूपपूजा,
महापरिनिव्वानसुत्तं; पृ. १७८
११. चुल्स. व. पा. पृ. ४०६: धम्मकङ्गायना,
पञ्चसत्तिकव्यन्धकं; पृ. १७९
१२. म. नि. III. पृ. ६८: गोपकमोगस्तानसुत्तं; पृ. १८१
२. अभय राजकुमारको सम्बन्धमा

१. महा. व. पा. पृ. २८६: जीवकवत्थु, चीवरकव्यन्धकं; पृ. १९४
२. म. नि. III. पृ. ६७: अभयराजकुमारसुत्तं; पृ. २००
३. सं. नि. IV. पृ. ५११: अभयसुत्तं, बोजकङ्गसंयुत्तं; पृ. २०६

३. अभय लिङ्गबीको सम्बन्धमा

१. अं. नि-३, पृ. २०४: निगण्ठसुत्तं, आनन्दवरगो; पृ. २२१

४. उग्ग राजमहामात्यको सम्बन्धमा

१. अं. नि-७, पृ. १२५: उग्गसुत्तं, धनवरगो; पृ. २२८

५. कपिलवस्तुका शाकयहरूको सम्बन्धमा

१. सं. नि. IV. पृ. ३४७: वस्संवृत्थसुत्तं,
सोतापत्तिसंयुत्तं; पृ. २३४

६. कालखेमक शाकयको सम्बन्धमा

१. म. नि. III. पृ. १७४: महासुञ्जतासुत्तं; पृ. २३९

७. गोध शाकयको सम्बन्धमा

१. सं. नि. IV. पृ. ३१७: गोधसक्कासुत्तं,
सोतापत्तिसंयुत्तं; पृ. २५६

प्रस्तुत पुस्तक योभन्दा लगाडि ने प्रकाशित भइसक्ने थियो ।
किन्तु सन् १६८४ को अप्रेल महीनामा चौनको बुद्धिलट एशोसिएशनको
निम्तोमा एक सद्भावमण्डल चौन जान परेको थियो । सो सद्भाव-
मण्डलमा चिक्कु सुमझ्नल स्थविर, श्री देवेन्द्रराज उपाध्याय, प्रा. श्री
आशाराम शाक्य र म थिएँ । अमार्यवश चौन पुगेको भोलिपलटबेलि नं
मलाई सच्चो भएन र करीब १९ दिनसम्म म अस्पतालमा बस्नुपरेको
थियो । अस्पतालबाट निस्केर काठमाडौं आइपुगेपछि रक्तचाप बढेको
कुनाले मेले केही काम गर्न सकिन ।

एक दशक अधि बुद्धकालीन प्रन्थहरू लेखने काम शुरु गरेदेखि
भाषा संशोधनका साथ प्रूफ समेत हेवै सहायता गर्दै आउनु भएका
प्रा. थो खड्कुण “भूषण” लाई प्रस्तुत प्राक्कथनसाई अंग्रेजीमा
खपान्तर गरिदिनु हुने प्रा. थो आशाराम शावय र विद्वतापूर्वक
‘समालोचनाका दुई कुरा’ लेखिदिनु भएका थो अयोध्या प्रसाद प्रधान-
साई पुस्तकको नामावली आदिको प्रारम्भिक लेखाइको काम गरिदिनुहुने
मिक्षु मेत्रो र मिक्षु कुमार काश्यपलाई तथा दिनहुँ रे प्रेसबाट प्रूफ
ल्पाई महत गरिदिनुहुने थो खड्कवहादुर उपासकलाई समेत कृतज्ञतापूर्वक
हार्दिक धन्यवाद दिएको छ । प्रस्तुत पुस्तक प्रकाशित गरिदिनुहुने
आनन्दकुटी विहार गुठीका सदस्य-सचिव मिक्षु मेत्रो र गुठीका सबै
सदस्यहरूलाई पनि कृतज्ञतापूर्वक हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

प्रस्तुत पुस्तक आनन्दकुटी विहार गुठीको ३५ साँ प्रकाशन हो ।
प्रसपछि बुद्धकालीन राजपरिवारको तेशो भाग प्रकाशित गरिने छ ।

“चिरं सिद्धु सद्भम्मो”

— मिक्षु अमृतानन्द

आनन्दकुटी विहार, स्वयम्भू,
काठमाडौं, नेपाल ।

आवण ३, २०४९

फोन नं. २-९४४२०

मूल ग्रन्थहरू—

१. अङ्गुत्तरनिकायपालि ।
 २. चुल्लवग्गपालि ।
 ३. दीघनिकायपालि ।
 ४. मञ्जुष्मनिकायपालि ।
 ५. महावग्गपालि ।
 ६. संयुतनिकायपालि ।
-

सहायक ग्रन्थहरू—

अङ्गुतरनिकायटुकया ।

अपदानपालि ।

अपदानटुकया ।

इतिवृत्तकटुकया ।

जातकटुकया ।

थेरायथापालि ।

थेरगायटुकया ।

थेरोगायापालि ।

थेरोगाया ।

दीघनिकायटुकया ।

धन्मपदटुकया ।

पेतव्यमटुकया ।

बुद्धवंसपालि ।

बुद्धकालीन आह्वाण ।

बुद्धकालीन गृहस्थीहरू ।

बुद्धकालीन राजपरिवार ।

बुद्धकालीन परिदाजकहरू ।

बुद्धकालीन आदक चरित ।

[४०]

महानिहेस ।
मजिष्ठमनिकायटुकथा ।
विमानषत्थुषटुकथा ।
संयुतनिकायटुकथा ।
समन्तपासाविका ।

Dictionary of Pali Proper Names,

संकेत-शब्दको अर्थ—

अ. क. = अटुकथा ।

अं. नि. = अङ्गुत्तरनिकाय ।

अं. नि. अ. क. = अङ्गुत्तरनिकायटुकथा ।

अप. दा. पा. = अपदानपालि ।

अप. दा. अ. क. = अपदानटुकथा ।

इति. वु. अ. क. = इतिवृत्तकटुकथा ।

चून्त्र. व. पा. = चुल्लवभगपालि ।

ज्ञा. अ. क. = जातकटुकथा ।

ज्ञा. सं. = जातकसंग्रह ।

येर. गा. पा. = येरगायापालि ।

येर. गा. अ. क. = येरगायटुकथा ।

येरो. गा. पा. = येरोगायापालि ।

दी. नि. = दीघनिकाय ।

दी. नि. अ. क. = दीघनिकायटुकथा ।

धम्म. ष. पा. = धम्मपदपालि ।

धम्म. ष. अ. क. = धम्मपदटुकथा ।

पषं. सू. = पषञ्चसूदनी ।

पेत. व. अ. क. = पेतवत्थुअटुकथा ।

- बु. ग. = बुद्धकालीन गृहस्थीहरू ।
 बु. प. = बुद्धकालीन परिज्ञाजकहरू ।
 बु. प्रे. = बुद्धकालीन प्रेतकथा ।
 बु. ब्रा. = बुद्धकालीन ब्राह्मण ।
 बु. वं. = बुद्धवंसपालि ।
 बु. म. = बुद्धकालीन महिलाहरू ।
 बु. रा. = बुद्धकालीन राजपरिवार ।
 बु. धा. च. = बुद्धकालीन धावक चरित ।
 म. नि. = मजिभमनिकाय ।
 म. नि. अ. क. = मजिभमनिकाय अटुकथा ।
 महा. नि. = महानिदेस ।
 महा. व. पा. = महावग्गपालि ।
 सुमं. चि. = सुमङ्गलविलासिनी ।
 सं. नि. = संयुतनिकाय ।
 सं. नि. अ. क. = संयुतनिकायटुकथा ।
 D. P. P. = Dictionary of Pali Proper Names.

त्रि-पिटक-सूची

सुत्तपिटक :	विनयपिटक :	अभिज्ञमपिटक :
१-दीघनिकाय	१-पाराजिकपालि	१-धर्मसञ्ज्ञणि
२-मजिझमनिकाय	२-पाचित्तियपालि } सुत्तविभज्ज	२-विषञ्ज
३-संयुतनिकाय	३-महावग्गपालि }	३-घातुकथा
४-अङ्गुत्तरनिकाय	४-चुल्लवग्गपालि }	४-पुण्गलपञ्चत्ति
५-खुदकनिकाय	५-परिवारपालि	५-कथावस्थु
(१) खुदकपाठ		६-यमक
(२) धर्मपद		७-पट्टान
(३) उदान		
(४) इतिवृत्तक		
(५) सुत्तनिपात		
(६) विमानवस्थु		
(७) पेतवस्थु		
(८) वेरणाथा		
(९) वेरीगाथा		
(१०) जातक		
(११) निदेश	१-महानिदेश	
	२-चुल्लनिदेश	
(१२) पटिसम्भदामण		
(१३) अपदान		
(१४) बुद्धवंश		
(१५) चरियापिटक		



Dhamma.Digital

विषय-सूची

	पृष्ठः
(१) अजातशत्रु—	१
परिचय	१
नामकरण	१
धात्य अवस्था	५
देवदत्तसंगको भेटघाट	८
पितृहत्या	१०
कोशल राजासंग युद्ध	१५
पितृहत्यापछिको कार्यकलाप	२०
देवदत्तलाई सहयोग	२३
पितृहत्यापछि मानसिक अशान्ति	२६
बुद्धकहाँ जाने इच्छा	३०
बुद्धकहाँ गए	३५
उपासकत्व ग्रहण	४५
विविध पक्ष	४८
धातु पूजा र स्तूप निर्माण	५६
धर्मसंगायनमा महत्	६३
१- देवदत्तसंगको भेट (देवदत्तबत्थ)	६७

	पृष्ठः
२- पांचशय रथहरु (पञ्चरथसुत्तं)	७१
३- राजहस्याको प्रयत्न (मजातसत्तुभारवाथु)	७३
४- देवदत्तलाई सहयोग (भिमारपेसनं)	७७
५- प्रसेनजित् कोशलराजःसेन युद्ध (पठम संगामसुत्तं)	८२
६- प्रसेनजित् राजासंग दोओ युद्ध (द्वितीय संगामसुत्तं)	८६
७- श्रामण्यफल (सामन्बन्धफलसुत्तं)	९०
जीवकको आग्रहनमा गए	९५
श्रामण्यफल सम्बन्धी प्रश्न	१०८
छ तीर्थिय मतहरु	११०
पूरण काशयपको मत	१११
मवखलि गोशालको मत	११३
अजित केशकम्बलको मत	११९
प्रकुप कात्यायनको मत	१२२
निगण्ठको मत	१२४
सञ्जयको मत	१२६
बुद्धवाद	१२९
पहिलो सान्दूषिटक श्रामण्यफल	१२९
दोश्रो सान्दूषिटक श्रामण्यफल	१३१
श्रेष्ठतर श्रामण्यफल	१३३
स्थानो शोल	१३६
मध्यम शोल	१३७


	पृष्ठः
महाशील	१४२
इन्द्रिय संवर	१४९
स्मृति सम्प्रज्ञन	१५१
सन्तुष्टिता	१५२
नौवरण प्रहाण	१५३
प्रथमध्यान	१५७
द्वितीयध्यान	१५८
तृतीयध्यान	१५९
चतुर्थध्यान	१६१
विपश्यना ज्ञान	१६०
मनोमय अद्विज्ञान	१६१
अद्विविध ज्ञान	१६२
दिव्यश्रोत ज्ञान	१६३
परचित ज्ञान	१६४
पूर्वानुस्मृति ज्ञान	१६५
दिव्यचक्षु ज्ञान	१६७
आल्लवक्षय ज्ञान	१६८
उपासकत्व ग्रहण	१७०
८- वृजीमाथि हमला गर्ने विचार (वस्त्रकारसुत्तं)	१७३
९- सरोरधातु मारन पठाए (सर्त्रिरधातु विमाजनं)	१७५
१०- स्तूप बनाए (धातुषूप पूजा)	१७८

	पृष्ठः
११- अमरसङ्गायना (अमरसंगायनं)	१७९
१२- मार्ग उत्पादन गर्ने बुद्ध (गोपक मोरगल्मानसुत्तं)	१८१
 (२) अभय राजकुमार—	 १८५
परिचय	१८५
अभय राजकुमारका आमा बाबुहरू	१८५
अभय राजकुमारको छोरा	१८६
धार्मिक विच्छास	१८९
१- जीवक कथा (जीवकवस्थु)	१९४
२- निगण्ठ शिष्य (अभयराजकुमारसुत्तं)	२००
भगवान्‌ले अप्रिय-वचन बोल्नुदृश्य ?	२०२
अप्रिय पनि बोल्न सक्षम	२०५
प्रश्न बनाई सोध्यन्	२०७
शरणागमन	२०८
३- अज्ञानताको हेतु छेन (अभयसुत्तं)	२०९
अज्ञानताको हेतु थ	२१०
ज्ञानको निम्नि हेतु थ	२१२
 (३) अभय लिङ्गवी—	 २१५
परिचय	२१५
विभिन्न अभय नामहरू	२१७
१- निगण्ठ-नाटपुत्र सबंज हुँ भन्दृश्न् (निगण्ठसुत्तं)	२२१

	पृष्ठः
(४) उग्रराज महामात्य—	२२४
परिचय	२२४
विभिन्न उग्र नामहरू	२२५
१— आयं धर्मं (उग्रसुत्तं)	२२६
(५) कपिलवस्तुका शाक्यहरू—	२३१
परिचय	२३१
१— मगवान्‌लाई सच्चो छ के ? (वस्संवृत्थसुत्तं)	२३४
(६) काढखेमक शाक्य—	२३७
परिचय	२३७
१— महाशून्यता (महासुञ्जतासुत्तं)	२३९
कसरी सम्प्रज्ञन्य हुन्थे ?	२४१
उपद्रवहरू	२४७
शास्ता प्रति कस्तो व्यवहार गर्ने ?	२५१
(७) गोध शाक्य—	२५३
परिचय	२५३
केही गोध नामहरू	२५४
१— कति धर्मले स्रोतापन्न हुन्थे ? (गोधसक्कसुत्तं)	२५६
नामाखली	२६१
शब्दावली	२७८
गाथा-सूची	२८३

बुद्धकालीन राजपरिवार

[भाग-२]





नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।

१. अजातशत्रु



कोशल राज्यका महाकोशल राजाकी छोरी प्रसेनजित् कोशलकी बहिनी कोशलदेवीसँग^१ अङ्ग-मगध देशका राजा विश्वसारको विवाह भएको थियो । आफ्नी छोरी कोशलदेवीको निमित्त महाकोशल राजाले दुइ राज्यको बीचमा पर्न एकलाख आम्दानी हुने 'काशी' भन्ने गाउँ दाइजोको रूपमा दिएका थिए^२ । यिनीहरूके छोरा अजातशत्रु हुन् ।

१. जा. अ. क. I-II. पृ. ६४५: वड्ढकीसूकरजातकं, नं. २८३.
२. सं. नि. अ. क. I. पृ. १२०: पठम सङ्गामसुत्तं, कोसलसंयुत्त-वण्णना; जा. अ. क. I-II. पृ. ५३८: हरितमातु जातकं, नं. २३९.

किन यिनलाई अज्ञातशत्रु भनिएको हो भने —

कोशलदेवी गर्भिणी हुँदा उनको मनमा आफ्ना पति विष्वसार राजाको दाहिने हातको रगत पिउने सारे इच्छा भएको थियो । यस्तो इच्छाको कुरा कसलाई बताउन सकिन्न भन्ने विचारले यो इच्छा भनमै राखी बसिरहेदा उनी क्रमशः दुख्लाउँदै गइन्^१ । एकदिन परिचारिकाहरूले दुख्लाउँदै गएको बारेमा सोध्दा देवीले आफूमा पैदा भइरहेको इच्छा सुनाइन्^२ । राजाले पनि “भद्रे ! तिन्हो रूपवर्ण अघि जस्तो देखिन्न के कारण हो ?” भनी सोध्दा देवीले “महाराज ! यो कुरा म भन्न सविदन” भनी भनिन् । “भद्रे ! यदि आफ्नो भनको कुरा मलाई भन्न सविदनी भने कसलाई भन्दछ्यो त ?” भनी कर गरी बताउन लगाए । यो सुनी राजाले “मूर्ख ! यसमा जिन्हो के बिपिन्द्य र^३ ! भनी राजाले जोतिषीहरूलाई बोलाउन पठाई “देवीको यस्तो इच्छा भएको छ । यसको के अर्थ हो ?” भनी सोध्दा जोतिषीहरूले “देवीको गर्भमा बसेको बालक राजाको शत्रु हुनेछ र तपाईंको हत्यागरी राज्य लिनेछ” भनी भने^४ । अनि राजाले “यदि ऐरो छोराले मलाई मारेर राज्य लियो भने यसमा के दोष छ त !”

१. दी. नि. अ. क. I. पृ. १५३: सामञ्जफलमुन्तवण्णना ।
२. जा. अ. क. III. पृ. ८४: युसजातक, नं. ३३८.
३. दी. नि. अ. क. I. पृ. १५४: सामञ्जफलमुन्तवण्णना ।
४. जा. अ. क. III. पृ. ८४: युसजातक, नं. ३१८; दी. नि. अ. क. I. पृ. १५४: सामञ्जफलमुन्तवण्णना ।

भनी एकजना वैद्यलाई बोलाई सुनको छुराद्वारा आफ्नो बाहु चिराई सुनको भाँडामा रगत राखी त्यसमा पानी मिसाई दे तोको इच्छा पूरा हुने गरी पिलाए^१ । जोतिथीहरूको भविष्यवाणी सुनी देवीले यस्तो सोचिन् —“यदि मेरो गर्भबाट जन्मिने वालकले आफ्नो बाबुलाई मानेँछ भने यस्तो वालक जन्माएर के गर्नु र !” यति सोचेर देवीले गर्भपात गर्न विचार गरी दिनदिनै पेट थिच्न लगाउन थालिन् । तर गर्भपतन गराउन सकिनन् । यो कुरा बुझी राजाले ‘देवी ! तिमो गर्भमा छोरा वा छोरी छ भन्ने कुरा तिमीलाई थाहाछेन । आफूले जन्माउने वालक-लाई यसरी प्रतनगन्यौ भने सारा जम्बुद्वीपमा हल्ला भई कुकीति फैलिने छ । अतः तिमीले यस्तो नगर । मेरो पुत्रले मलाई मारेर राज्य लिन्छ भने लिन देउ । म अजरामरण होइन । मलाई मेरो पुत्रको मुख हेन देउ । अब उप्रान्त यस्तो काम नगर” भनी पालो राखन लगाए । तर देवीको भनमा सारे चिन्ता लागेको थियो । कति पनि मनमा सन्तोष थिएन । त्यसैले पुनः दिनदिनै गर्भपतन गर्नको निमित्त उद्घानमा गई देवीले पेट थिच्न लगाउथिन् । दिनदिनै देवी उद्घानमा गइरहेको देखेर यसको खोजतलास गराउंदा उद्घानमा गई गर्भपतन गर्न प्रयत्न गरिरहेको कुरा थाहापाई त्यस छि राजाले देवीलाई उद्घानमा जाइन रोक लगाइदिए । यसपछि देवीले ‘वालक जन्माउने बिसिके मानेछु’ भने विचार लिइन् । यस्तो सोच्दा सोच्दै उनले वालक जन्माइन् । त्यसबाहत पालो बस्नेहरूले वालकलाई एकातिर लगिदिए । नामकरणको दिनमा “जन्मिनुभन्दा अगाडिदेखि नै बाबुको

१. दी. नि. अ. क. I. पृ. १५४.

शत्रु भएको र जन्मसकेपछि पनि बाबुको शत्रु हुनेछ^१ भन्ने जोतिषी-हरूको कुराको आधारमा ‘अजातशत्रु’ भन्ने नामकरण गरे^२ । क्रमशः कुमार ठूलो हुँदै गयो र छोराको मुख देखेपछि स्नेह उत्पन्न भएको कारणले देवीले छोरालाई मानं सकिनन्^३ ।

जुन उदधानमा यी कोशलदेवीले आफ्नो गर्भपतन गराउन प्रयास गरेकी थिइन् त्यसै उदधानको नाम नै ‘महाकुच्छि’ भन्ने रहन गयो भनी संयुक्तनिकायको सकलिक सूत्रवर्णनामा उल्लेख भएको याइन्थु^४ ।



-
१. जा. अ. क. III. पृ. ८५; नं. ३३८; दी. नि. अ. क. I. पृ. १५४.
 २. दी. नि. अ. क. I. पृ. १५४.
 ३. सं. नि. अ. क. I. पृ. ६१: सतुल्लपकायिकवग्गो, देवतासंयुक्त ।

वाल्य अवस्था

छोराको मुख हेन्न पाएर बिम्बसार राजा यति खुशी भएका
थिए कि बुद्धको उपदेश सुन्न समेत मन जादैन थियो ।

एकदिन पाँचशय भिक्षुहरूका साथ भगवान् राजदरवारमा
जानुभई बिच्छुचाइराखेको आसनमा बस्नुभयो । भगवान् सहित
मिक्षुसङ्घलाई राजाले आफ्ने हातले प्रणीत खाद्य-भोज्य अर्पित गरे ।
अनि भोजन गराउने काम सिद्धिएपछि राजा एक छेउमा बसे ।
त्यसबाट प्रतिमण्डित वालक राजकुमार त्याई राजालाई दिए । अनि
पुत्र स्नेहमा पुराध भएका राजाले वालकलाई काखमा राखो खेलाएर
बसे । धर्मोपदेश सुन्नमा उत्तिसारो चासो दिएनन् । यो देखेर भगवान्‌ले
“अधि अधिका राजाहरूले आफ्ना पुत्रमाथि आशंका गरी गोप्य ठाउँमा
राखो हामी मरेपछि यिनलाई राज्यमा प्रतिष्ठित गर भनी भनेका
थिए” भन्नुहुँदै थुसजातकका^१ कुरा बताउनुभयो ।

अर्को एकदिन यस्तै अवस्थामा राजाले कहिले वालकलाई
खेलाउने र कहिले धर्मोपदेश सुन्ने गरे । “यस वालकबाट राजालाई
भय उत्पन्न हुनेछ” भन्ने कुरा बुझ्नुभई भगवान्‌ले “महाराज ! अधिका
राजाले आशंका गर्नुपर्ने ठाउँमा आशका गरी हामी मरेपछि राज्यमा
राख्नु भनी वालकलाई अन्यत्र राख्न लगाएका थिए” भन्नुहुँदै मूसिक
जातकका^२ कुरा सुनाउनु भएको थियो ।

१. जा. अ. क. III. पृ. ८५, नं. ३३८.

२. जा. अ. क. III. पृ. १५०, नं. ३७३.

छोरा प्रति राजा विभिन्नमारको कति गहिरो प्रेम यियो भने—एकदिन वालक अजातशत्रुको औंलामा खटिग आयो । खटिरा दुखेकोले उनी सारै रोएका थिए । कसैले पनि फकाउन नसकेपछि रोइरहेको वालकलाई विनिश्चय आसनमा बसिरहेका राजाकहाँ लगिदिए । राजाले उनलाई फकाउन थाले । यस्तिकैमा वालकले आफ्नो औंला राजाको मुखभित्र राखे । खटिरा राजाको मुखभित्र फुट्यो । औंला छिकदा वालक फेरि रोलान् भनी कुटेको खटिराको पीप सहितको रगत राजाले निलिदिए । यस्तो यियो राजाको पुत्र-स्नेह ।

राजगृह नगरमा असि धनाद्य जोतीय भन्ने एक सेठ थिए । उनको श्रीसम्पत्तिको बयान सुनी विभिन्नसार राजा एकदिन उनीकहाँ हेर्न गएका थिए । त्यसबखत अजातशत्रु राजकुमार पनि बाबुको औंला समाती साथमा गएका थिए । ती जोतीय सेठको जुधाहारात युक्त साततले प्रासाद देखेर वालक राजकुमारको मनमा यस्तो सांगेको थियो—“अहो ! मेरा पिता काठका घरमा बस्थन् । जहाँ कि यी जोतीय सेठ यस्तो सप्तरत्न युक्त प्रासादमा बस्थन् । म राजा भएपछि यिनलाई यो प्रासादमा बस्नदिने छैन ।”

१. दी. नि. अ. क. I. पृ. १५७-५८: सामञ्जकलमुत्तवण्णा ।

२. धम्म. प. अ. क. पृ. ८३८: जोतियसेट्टिवत्थु, ब्राह्मणवर्ग ।

यी राजकुमार सानो उमेरमा आफ्ना बाबुसँग बुद्धकहाँ जान्ये भन्ने कुरा सुमझलविलासिनीले^१ उल्लेख गरेको छ । पछि उमेर बढ्दै गएपछि विम्बिसार राजाले आफ्नो छोरालाई समयमै उपराजाको पदले पनि विभूषित गरेका थिए^२ ।

x x x



१. I. पृ. १७२: सामन्त्रफलसुत्तवण्णना ।

२. दी. नि. अ. क. I. पृ. १५४.

देवदत्तसँगको भेटघाट

भगवान् बुद्ध कौशलमीमा बसिरहनुभएको बेलामा थावक सहित बुद्धको निकंक लाभसत्कार भएको थियो । त्यस समय हातमा माला आदि अनेक वस्तुहरू लिई मानिसहरू विहारमा गई “सारिपुत्र स्थविर कहाँ छन्, महामौदूगल्यायन स्थविर कहाँ छन्, महाकाशयप स्थविर कहाँ छन्, भटीय स्थविर कहाँ छन्, अनुरुद्ध स्थविर कहाँ छन्, आनन्द स्थविर कहाँ छन्, भगु स्थविर कहाँ छन् र किञ्चिल स्थविर कहाँ छन्?” भन्दै असीतिमहाश्रावकहरू^१ बसेका ठाउँहरू खोजदै मानिसहरू हिङ्गये । तर देवदत्त स्थविर कहाँ छन्? भन्ने कुरा चाहिए कसैले पनि सोधदैनन्दयो । यही कारणलेगर्दा देवदत्तको मनमा यस्तो लाग्यो —“म पनि यिनीहरूसँगे प्रवर्जित भएको हुँ । यिनीहरू जस्तै म पनि क्षत्री कुलबाट आएको हुँ । हातमा उपहार लिई मानिसहरू यिनीहरूको मात्र खोजि गर्नन् । कसैले पनि मेरो नाम मात्र पनि लिदैनन् । लाभसत्कार प्राप्तिको निमित्त अब मैले के गर्नुपर्ला र कसलाई खुशी पार्नुपर्ला?” अनि उनले यस्तो सोचे—“यी बिञ्चिसार राजा भगवान्सँगको पहिलो भेटैमा एघार लाख मानिसहरूसँग स्रोतापत्तिफल प्राप्त गरेका हुन् । यिनीसँग मेलमिलाप हुन सक्नेछैन । कोशल राजासँग पनि मेलमिलाप हुन सक्नेछैन । यी राजाका छोरा अजातशत्रु अहिले तरुण छन् । यिनलाई कसैको गुणागुणको कुरा याहा छैन ।

^१. असीतिमहाश्रावक भनेका को को हुन् भन्ने कुरा लेखकको बु. म. भा-१, पृ. ८९ को पादटिप्पणीमा उल्लेख भएको छ ।

यिनेसंग एकसाथ दुनुपन्यो ।” यति सोवेर उन्ही कौशम्भीबाट राजगृह गई अजातशत्रु बसेको ठाउँमा ऋद्धिबलद्वारा आफ्नो शरीरमा अनेक सर्पहरूको आभूषण लगाई गए । यो देखेर अजातशत्रु राजकुमार डराएपछि उनले आप्नो भिक्षुभाव देखाई आफू देवदत्त हुँ भनी चिनाए । यसबाट अजातशत्रु अत्यन्त प्रभावित भएका थिए^१ । यसको फल स्वंरूप अजातशत्रु राजकुमार त्यहाँदेखि दिनको दुइपटक पाँचशय रथहरू लिई देवदत्तको उपस्थानको निमित्त जानथाले । यति मात्र होइन ५०० थाली पवान्न भोजनहरू पनि दिनदिनै पठाउन थाले^२ । जुन कुरा तल उल्लिखित “देवदत्तसंगको भेट र पाँचशय रथहरू” भन्ने शीर्षकका मूल पालिले पनि उल्लेख गरेका छन् ।

यति मात्र होइन देवदत्तको सत्कारको निमित्त अनेक धन खर्च गरी अजातशत्रुले गया गाउँको नजिकको गयाशीर्ष पर्वतमा विहार पनि बनाइदिएका थिए^३ । यो गया गाउँको आसपासमा एक पोखरी र एक नदी पनि थियो । यो गयाशीर्ष पर्वतमा हात्तीको टाउको जस्तै ढुङ्गाको एक चट्टान पनि थियो भनी संयुतनिकाय अर्थकथाले^४ उल्लेख गरेको छ ।

X

X

X

-
१. घम्म. प. अ. क. पृ. ८६-८७: देवदत्तवत्थु, यमकवर्ग; दी. नि. अ. क. I. पृ. १५४-१५५.
 २. स. नि. II. पृ. २०१: पञ्चरथसुत्त, लाभसक्कारसंयुत ।
 ३. जा. अ. क. I-II. पृ. ३७७: संजीवजातक, नं. १५०.
 ४. III. पृ. ४: आदित्तसुत्तवण्णना, अनिच्चवर्गो ।

पितृ हत्या

जब देवदत्तको मनमा उनले भनेका कुरा अजातशत्रुले मान्ने छन् भन्ने पूर्ण विश्वास भयो तब एकदिन उनले अजातशत्रुलाई यस्तो कुरा सुनाए —

“हे कुमार ! आजकल मानिसहरूको आयु कम छ । कसलाई थाहा छ कि तपाईं राजकुमार छेँदै मर्नुहुनेछ । अतः तपाईंले आफ्ना पितालाई हत्या गरी राजा हुनुहोस् । म बुद्धलाई हत्या गरी बुद्ध हुनेछु ।”

यो सुनेर अजातशत्रुको मनमा यस्तो लाग्यो—“देवदत्त बडो प्रभावशाली तथा ऋद्धिसम्पन्न व्यक्ति हुनुहुन्छ । वहाँले नजानेको कुरा केही छैन । अवश्य पनि वहाँले मेरो बारेमा केही कुरा जान्नुभयो होला ।”

यति सोचेर देवदत्तको कुमन्त्रणबाट आफू प्रभावित भई अजातशत्रुले आफ्ना पिता विभिन्नसार राजालाई हत्या गर्ने निश्चय गरे । अनि दिउँसं तिघ्रामा शस्त्र लुकाई राजाको खोपीमा गए । जुन कुरा तल ‘राजहत्याको प्रथत्न’ भन्ने शीर्षकमा उल्लिखित मूल पालिले पनि उल्लेख गरेको छ । जब राजकुमार हड्डबडाई दिनको समयमा राजाको खोपीभित्र गए तब उनलाई अंगरक्षकहरूले समाते । यस घटनापछि राजाले अजातशत्रुलाई ने राज्य सुमिपदिए । अनि उनले

“मेरो मनोरथ पूरा भयो” भनी देवदत्तलाई सुनाए । यो सुनेर देवदत्तले “तपाइँ मुसालाई लुगाभित्र राखी खूब गरे भनी भन्नुहुन्छ । केहीदिन पछि तपाइँका पिताले आफूलाई गरेको अपमानलाई सम्फेर फेरि स्वयं राजा हुनसक्ने छन्” भनी भने ।

“भन्ते ! त्यसोभए कसो गर्न पर्छा त ?”

“जरो उखेले जस्तै गरी हत्या गर ।”

“भन्ते ! मेरा पितालाई शस्त्रले हत्या गर्न सकिन्न ।”

“त्यसोभए भोकैराखी मार ।”

यति सुनी अजातशत्रु राजाले बिम्बिसार राजालाई आगो बाल्ने घरभित्र राखे । “मेरी आमा एकजनालाई बाहेक अरु कसेलाई पनि भित्र आउन नदेउ” भनी पाले राखे । देवी सुनको बटामा भात राखी पटुकासा बाँधी राजाकहाँ जान्थिन् । राजाले सो भात खाई जीविका गर्दथे । “मेरा पिता कसरी जीविका गर्दछन् ?” भनी सोधदा आमाको खबर सुनेपछि “मेरी आमालाई पेटमा केही राखी आउन नदेउ” भनी आज्ञा दिए । त्यसपछि देवीले मुकुटभित्र लुकाई भात लेजान थालिन् । यो सुनेर “मुकुट लगाएर पनि जान नदिनू” भनी भने । त्यसपछि जुत्ताभित्र खाना लुकाई जान थालिन् । राजा यसबाट जीविका गर्दथे । फेरि “कसरी मेरा पिता जीविका गर्दछन् ?” भनी सोधदा यो कुरा पनि थाहापाई “जुत्ता लगाएर पनि जान नदिनू” भनी आज्ञा दिए । यसपछि सुगन्धित पानीमा नुहाई आपनो शरीरमा चतुमधु लेपन गरी पछ्यौरा ओढी देवी गइन् । राजाले उनको शरीर चाटी

जीविका गर्न थाले । यो कुरा पनि सुनो पछि “अब उप्रान्त मेरी आमालाई पनि जान नदेउ” भनी भने । अनि देवी दैलोमा उभिई “स्वामी बिम्बसार ! बालक कालमै यसलाई भार्न दिनु भएन । आफ्नो शत्रुलाई आफ्नेपाल्नुभयो । अब यो मेरो अन्तिम दर्शन हुनेछ । अबदेखि मैले तपाइँलाई देखन पाउने छैन । हे देव ! यदि मेरो कुनै दोष छ भने मलाई क्षमा गर्नुहोस् !” भनी हँदै फकिन् ।

त्यसदिनदेखि राजा भोकै भए । मार्गफलको सुखानुभव गरी चंक्रमण गरी जीवन यापन गर्न थाले । राजाको रूपशरीर अत्यन्त चम्किनथाल्यो । अनि अज्ञातशत्रु राजाले “भणे ! मेरा पिता कसरी जीविका गर्दैछन् ?” भनी सोध्दा “चंक्रमण गरी जीविका गर्दैछन् । वहाँको रूपशरीर अधिभन्दा चम्किलो छ” भनी भने । यो सुनेर “अब चंक्रमण गर्न रोक्नुपर्यो” भन्ने सोचे । यति सोची उनले “मेरा पिताका पैतालामा छुराले चिरी नून तेल लगाई छाला डढने गरी गोलको आगोमा पोलिदेउ” भनी नाऊहरूलाई पठाए । नाऊहरू आएको देखी राजाले सोच्नथाले—“मेरो छोरालाई कसैले सम्झाए होलान् । यी नाऊहरू मेरो दाही जुङ्गा खौरन आएका होलान् ।” उनीहरू गएर राजालाई ढोगी उभिइरहे ।

“किन आएका ह्वौ ?” भनी सोधेपछि उनीहरूले राजाले पठाएको कुरा सुनाए । अनि “तिङ्गा राजाको इच्छानुसार गर” भनी भनेपछि “देव ! त्यसोभए बस्नुहोस्” भनी राजालाई ढोगी “देव ! हामी राजाको आज्ञा बमोजिम काम गर्नेछौं । हामीमाथि नरिसाउनु

होला । तपाईँ जस्ता धार्मिक राजाको निमित्त यो काम उचित छैन ।”
 यति बिन्ति गरी देखे हातले गोलीगाँठामा समाती दाहिने हातले छुरा
 समाती पैतालामा चिरी नून तेल लगाई गोलको आगोमा पोलिदिए ।
 राजालाई असह्य वेदना भयो । अनि “अहो बुद्ध ! अहो धर्म ! अहो
 सङ्घ !” भन्दै बुद्धानुस्मरण गर्दै चैत्यमा राखेको फूलमाला जस्तै
 ओइलाई चातुर्महाराजिक देवलोकको वैश्रवण राजाको परिचारकको
 रूपमा जनवसभ भन्ने यक्ष (= देवता) भई उत्पन्न भए ।

त्यसैदिन अजातशत्रुको पुत्र जन्म्यो । पुत्र जन्मेको र पिता
 मरेको दूबै खबर एक पटक आइपुगे । अनि अमात्यहरूले पहिले पुत्र
 जन्मेको समाचार सुनाउनेछौं भनी पुत्र जन्मेको पत्र राजाको हातमा
 राखिदिए । राजालाई गहिरो पुत्र-स्नेह उत्पन्न भयो । त्यसबछत राजाले
 पितृस्नेहलाई महसूस गरे । म जन्मिदा पनि मेरा पिताको मनमा यस्तै
 स्नेह उत्पन्न भएको होला । यति सोची राजाले “हे भणे ! मेरा
 पितालाई छाडिदेओ !” भनी भन्दा “महाराज ! के छाड्नु हुन्थ र !
 तपाईँका पिता मरिसके” भन्दै अर्को पत्र हातमा राखिदिए ।

यो समाचार सुनी हँदै हँदै आफ्नी आमाकहाँ गई “आमा !
 म जन्मिदा मेरा बाबुको मनमा पनि ममाथि यस्तो स्नेह उत्पन्न भएको
 थियो कि ?” भनी सोध्दा “मूर्ख पुत्र ! के भन्छस् ! त राजाले

१. दी. नि. अ. क. I. पृ. १५५-५७: सामञ्चकलमुत्तबण्णना । यी
 जनवसभ यक्षको बारेमा लेखकको बु. रा. भा-१, पृ. १०० मा
 हेनुं बेश हुनेछ ।

तेरो औंलामा खटिरा आएको थियो । तेलाई कस्तै पनि फकाउन नसबदा विनिश्चय आसनमा बमिरहेका तेरा पिताकहाँ लगे । तेरा पितस्ते तेलाई फकाउन काखमा लिए । त्यसबखत तेले आफ्नो औंला बाबुको मुखभित्र हालिस् । त्यतिभजेल तेरो औंलाको खटिरा बाबुको मुखभित्रे फुट्यो । औंला क्षिक्षा तौं रोलास भन्ने डरले तेरा बाबुले रगत र पीप त्यसै निलेका थिए । यस्तो थियो तेरा पिताको तँमाथिको स्नेह ! " भनो देवीले भनिन् । यो सुनेर अजातशत्रु खूबसँग रोए र हँदै हँदै पिताको अन्तेछिक्रिया गरे' ।



कोशल राजासँग युद्ध

माथि उल्लेख गरेकै कोशल राज्यका महाकोशल राजाले आफ्नो छोरी कोशलदेवीलाई अङ्ग-मगधका राजा बिभिन्नसारलाई चिवाह गरिर्दिवा छोरीको निमित्त काही भन्ने गाउँ दाइजोको रूपमा दिएका थिए । जब अजातशत्रु राजाले आफ्ना पिता बिभिन्नसारलाई निर्मम हत्या गरे तब यसे शोकले गर्दा कोशलदेवीको पनि मृत्यु भएको थियो भनी जातकटुकथाले उल्लेख गरेको छ । त्यसपछि प्रसेनजित् कोशल राजाले “अजातशत्रुले आफ्ना पिता बिभिन्नसारलाई मारे । त्यसको शोकले गर्दा मेरी बहिनी कोशलदेवी पनि मरिन् । यस्ता पितृघातक चोरलाई यो काशी गाउँ दिने छन्” भन्ने सोचेर अजातशत्रुलाई सो गाउँ दिएनन् । यसेको कारणले गर्दा तुइ राज्यको बीचमा समय समयमा युद्ध भएको थियो । अजातशत्रु चाहिं तन्नेरी मात्र होइनन् समर्थनान् पनि थिए । त्यसेले बृद्ध प्रसेनजित् कोशल राजा अजातशत्रुद्वारा बार बार पराजित हुनुपरेको थियो । यसे सन्वर्जना धन्मपदटुकथा^१ यस्तो उल्लेख गर्दै ---

“काशी गाउँको कारणमा भाऊ अजातशत्रुसँगको युद्धमा

१. I-II. पृ. ६४५: बड्डकी सूकरजातक, नं. २८३.

२. जा. अ. क. I-II. पृ. ६४५: बड्डकी सूकरजातक, न. २८३.

३. पृ. ५८४: कोसलरञ्जो पराजयवत्यु, सुखवर्ग ।

तीन' तीन पटकसम्म पराजित भएष्ठि प्रसेनजित् कोशल राजाले 'दूध खाने जस्ता केटासँग पनि पराजित हुनपन्थो' भन्ने शोक गरी खाना पनि खाएनन् ।" यो कुरा सुनेर भगवान्ले—

'जयं वेरं पसवति, दुक्खं सेति पराजितो ।

उपसन्तो मुखं सेति, हित्वा जयं पराजयं ।' भन्ने गाथा भिक्षु-हरूलाई सुनाउनु भएको थियो ।

एकदिन राजाले अज्ञातशत्रुलाई पराजित गर्नको निमित्त के गर्नुपर्ना भनी अमात्यहरूसँग सोध्दा उनीहरूले "देव ! आर्यहरू भनेका मन्त्रकुशल हुन्छन् । अतःएव जेतवन विहारमा गई भिक्षुहरूको कुरा मुन्नुपर्च" भनी भनेको कुरा सुनी राजाले जेतवनमा चरपुरुषहरू पठाए ।

एकदिन त्यहाँ उत्तर भन्ने र धनुग्रह^३ भन्ने स्थविरहरूको बीचमा कुरा भइरहेको कुरा सुने । उनीहरूले युद्धमा पद्मब्यूह, चक्रब्यूह र सकटब्यूह भन्ने हुन्छन् । अज्ञातशत्रुलाई समात्न चाहनेले अमुक पहाडहरूको बीचमा सेना राखी यसो यसो गरी सकटब्यूह बनाई समात्न सकिन्छ भन्ने युद्ध सम्बन्धी कुरा गरिरहेको सुने । त्यसपछि उनीहरूले राजालाई यो कुरा सुनाए । राजाले सोही

१. जा. अ. क. V. पृ. ५०: तच्छमूकर जातकमा भने तीनपटकसम्म पराजित भएको कुरा उल्लेख भएको छैन । यो जातकको अनुवाद लेखकको जा. सं. भा-३, पृ. २३० मा उल्लेख भएको छ ।

२. सं. नि. अ. क. I. पृ. १२१: दुतिय संगामसुत्तवण्णना, कोसलसं-युत्तमा चाहिं बुद्धरक्षित र धम्मरक्षित भनी उल्लेख भएको छ ।

बमोजिम तयार पारी केरि अजातशत्रुसँग युद्ध गरे । यसपटक राजाले अजातशत्रुलाई जिउंदै घेरामा पारी सेनासहित समाते । अनि पछि प्रसेनजित् राजाले अजातशत्रुलाई सम्फाई बुझाई आफ्नी छोरी 'वजिर' कुनारीलाई दिए^१ । यसको साथसाथै काशी गाउँ पनि फर्काई आफ्नी छोरीको निमित्त दाइजोको रूपमा दिएका थिए भनी जातकटुकथाले उल्लेख गरेको छ^२ ।

कोशल राजासँग समय समयमा युद्ध भएका कुराहरू तल उल्लिखित 'प्रसेनजित् कोशलराजासँग युद्ध' भन्ने शीर्षकका मूल सूत्रहरू बाट प्रष्ठ भएको छ ।

यहाँदिखि अजातशत्रु र प्रसेनजित् राजाहरूको बीचमा सुमधुर सम्बन्ध रहेको कुरा मञ्जिमनिकाय भाग-२ को बाहित सूत्रमा उल्लिखित सोहृहात लामो र आठ हात चौडाइ भएको गलेचा अजातशत्रुले प्रसेनजित् राजालाई पठाएको उपहारबाट हामी बुझ्न सक्छौं^३ ।

-
१. म. नि. II. पृ. ३५६: पियजातिसुत्तमा 'वजिरी'; जा. अ. क. I-II. पृ. ६४६, नं. २८३ मा र जा. अ. क. V. पृ. ५१, नं. ४९२ मा चाहिं 'वजिर' भनी उल्लेख भएको छ ।
 २. जा. अ. क. I-II. पृ. ६४५: वड्ढनी सूकर जातक, नं. २८३ र जा. अ. क. V. पृ. ५०: तच्छसूकर जातक नं. ४९२.
 ३. जा. अ. क. I-II. पृ. ६४६, नं. २८३.
 ४. यो उपहारको कुरा लेखकको बु. रा. भा-१, पृ. ३२० मा अनुदित उक्त मूत्रमा उल्लेख भएको पाइन्छ ।

जब दीर्घकारायणले धोका दिई बिहूडभ राजकुमारलाई सिंहासनमा राखे तब प्रसेनजित् कोशल राजाको मनमा सारे दुःख लागेको थियो । अनि उनी अजातशत्रुङ्गाई साथमा लिएर फेरि आफ्नो राज्य आफ्नै हातमा लिनेछु भन्ने विचार गरी राजगृहतिर लागे । अभाग्यवश उनी राजगृह पुरदानपुरद नगरद्वार बन्द भएको हुँदा नगर बाहिरे एक धर्मशालामा बास बसे । उनको मृत्यु उहीं भयो । जब अजातशत्रु राजाले प्रसेनजित् कोशल राजा मृत्यु भएको खबर सुने तब महान सत्कारपूर्वक उनको अन्त्येष्ठिक्रिया गरे । तथावत राजालाई अमात्यहरूले “महाराज ! यदि प्रसेनजित् कोशल राजा बाँचेका भए तपाईं जानु योग्य थियो । अब उनी छैनन् । बिहूडभ पनि तपाईंको कृपाले छत्र धारण गर्न योग्य छन्” भनी सम्झाएपछि राजा शान्त भए^१ । यो परि अजातशत्रुको मित्रताको चिन्ह हो ।

अजातशत्रु राजाका छोरा उदयभद्र^२ कुमार प्रसेनजित् राजाकी छोरी बजिर कुमारीको तरफबाट भएका हुन् भनी ढा. मल्ल-सेकरले आफ्नो D. P. P. I. पृ. ३१ मा उल्लेख गरेका छन् ।

१. पं. सू. III. पृ. २४४: धम्मचेतिय सुत्तवण्णना; धम्म. प. अ. क. पृ. २१८: बिहूडभवत्यु, पुष्कवग्गो ।
२. दी. नि. I. पृ. ४४: सामञ्जकलसुत्तं ।

बद्रभद्र राजकुमार अजातशत्रुका ओर हुन् भन्ने कुरा
चाहि दीघनिकाय माग-१, पृ. ४४ को सामञ्जफलसुत्तबाट पनि प्रष्ट
हुन्थ ।

x

x

x



पितृहत्यापछिको कार्यकलाप

“विभिन्नसार सुतो ‘जातसत् तं ग्रातयामति ।
रज्जं द्वित्तिसवस्सानि महामित्तद्दु कारयि ॥
अजातसत्तुनो वस्से अटुमे मुनि निबुतो ।
पच्छा सो कारयीरज्जं वस्सानि चतुवीसति ॥”

महाबंस टीका दुतिय परिच्छेद पृ. १०५ को गाथा तर्ण्या ३१,
३२ अनुसार विभिन्नसारका छोरा अजातशत्रुले आफ्ना पिताको हत्या
गरी ३२ वर्षसम्म राज्य गरे । अजातशत्रुले राज्य चलाएको आठो
वर्षमा बुद्धको परिनिर्वाण भएको थियो । बुद्धपरिनिर्वाणपछि उनले २४
वर्षसम्म राज्य गरे ।

देवदत्तको कुमन्त्रणहारा आफ्ना पिताको हत्या गरिसकेपछि
बुद्धपरिनिर्वाणभन्दा आठ वर्ष अघि राजा भएपछि सर्वप्रथम अजात-
शत्रुले राजगृहका जोतीय सेठको प्रासाद लिनुपन्थो भनी सेनासँग
उनी त्यहाँ गए । तर जोतीय सेठको प्रासादको मणिमय भित्तामा
आफ्ना सेनाको छाया देखी “गृहपति मसँग लडनको निमित्त सेना सहित
निस्कैदेश्चन्” भन्ने ठानी अगाडि बढन सकेनन् । त्यसदिन बिहान सबेरे
जोतीय सेठ उपोसथिक भई बिहानको खानाखाई दिहरमा गई
भगवान्को धर्मोपदेश सुन्दै थिए । सेठको पहिलो ढोकामा पालो
बसिरहेका यमकमोली यक्षले वेलेर राजासहित सेनालाई लखेट्न

१. मम. पा I. पृ. ६३: बाहिरनिदानकथा ।

थाले । कहौं जाऊं कहौं जाऊं भई राजा विहारमा गए । अनि त्यहाँ राजालाई देखेर आसनबाट उठी सेठले राजालाई सम्बोधन गरे । अनि राजाले उनलाई यसो भने—

“गृहपति ! आफ्ना मानिसहरूलाई मर्त्यंग लड भनी तिमीचार्हाह यहाँ आई उपदेश सुनेको जस्तो गरी बसेकालखो ।”

“देव ! तपाईं मेरो घर लिन जानुभएको थियो ?”

“हो, एको थिए ।”

“देव ! मेरो इच्छाविना हजारौं राजाहरू आए पनि मेरो घर लिन सक्ने छैनन् ।”

यो सुनेर रिसाउँदै राजाले “के त तिमी राजा हुनेछौं त ?” भनी भने ।

“देव ! म राजा होइन । मकहाँ भएका वस्तुहरूमध्ये मेरो इच्छाविना एक टुक्रो पनि कस्तेले केही लिन सक्नेन ।”

“अँ, त्यसोभए तिङ्गो इच्छानुसार मैले लिनपन्थो त !”

“देव ! त्यसोभए म मेरा यी दश औंलामा भएका बीतबाटा औंठोहरू तपाइलाई दिन चाहन । यदि सक्नुहुन्थ भने लिनुहोस् ।”

अनि राजा टुक्रकक भुइमा बसी सेठको हातबाट औंठी किञ्चन निकै कोशिस गरे । पसिना आउञ्जेलसम्म कोशिस गर्दा पनि औंठी किञ्चन सकेनन् ।

अनि सेठले “देव ! त्यसोभए कपडा वध्याउनुहोस्” भनी कपडा वध्याउन लगाई औंला सीधापारी राखिदिए । औंठीहरू

ऑलाबाट खुत्रुक्क खसे । अनि सेठले “देव ! यसरी मङ्गहाँ भएको कुनै पनि वस्तु भेरो इच्छाविना कसैले लिन सकदैन” भनो भने । राजाको यस कार्यकलापबाट सेठ विरक्तिई “हे देव ! मलाई प्रवजित हुने आज्ञा दिनुहोस्” भनी निवेदन गरे । “यी सेठ प्रवजित भएमा यिनको प्रासाद भैले सजिलैसंग लिन सक्नेछु” भन्ने भनमा राखी राजाले एके वचनमा “हुन्दू प्रवजित होऊ” भनी आज्ञादिए । उनी शास्ताकहाँ गई प्रवजित भए । प्रवजित भएको केही समयमै उनी अरहन्त पनि भए । अनि उनको नाम जोतीय स्थविर भन्ने रहनगयो । उनी अरहन्त हुनेबित्तिक उनका सारा सम्पत्तिहरू लोप भए^१ ।

थेरगाथा अटुकथा^२ अनुसार विम्बिसार राजाका शीलब भन्ने एक अर्का छोरा थिए । यिनी ठूला भएपछि यिनलाई मार्जे इच्छा गरी अज्ञातशत्रु राजाले अनेक उपाय गरेर पनि मार्न सकेनन् । पछि उनी महामौद्रागद्यायन स्थविरको सहायताद्वारा भगवान्कहाँ भिक्षु भई अरहन्त भए । त्यसपछि उनी शावस्तीमा बस्नथाले । अज्ञातशत्रु राजाले उनलाई शावस्तीसम्म पनि मानिसहरू पठाई मार्न पठाएका थिए । किन्तु मार्न गएका मानिसहरू सबै उनकं धर्मोपदेश सुनी भिक्षु भएका थिए ।

X

X

X

१. धम्म. प. अ. क. पृ. ८४५: जोतियत्थेरवत्थु, ब्राह्मणवर्गं ।

२. I. पृ. ५३६: सीलबत्थेरगाथा अटुकथा ।

देवदत्तलाई सहयोग

अजातशत्रुले पिटृहत्या गरिसकेपछि एकदिन देवदत्त अजात-
शत्रुकहाँ गई “महाराज ! तपाइँको मनोरथ पूरा भइसक्यो अब मेरो
मनोरथ पूरा गर्न बाँकी छ” भनी भन्दा अजातशत्रुले “भन्ने !
त्यसोभए भन्नुहोस् मैले के गर्नुपन्यो” भनी भन्दा देवदत्तले “महाराज !
अब बुद्धलाई हत्या गरी म पनि बुद्ध हुनेछु । अतः एव तपाइँले त्यसको
लागि मानिसहरूलाई मैले अहोए बमोजिम गर भन्ने आज्ञा दिनुहोस्”
भनी भन्ने ।

अनि अजातशत्रुले “देवदत्तले जसो भन्नुहुन्छ त्यसो गर” भनी
मानिसहरूलाई खटाइदिए । यसरी अजातशत्रुले बुद्धको हत्या गनंको
निमित्त पनि सहायता गरे । जुन कुरा तल उल्लिखित ‘देवदत्तलाई
सहयोग’ भन्ने शीर्षकको मूल सूत्रको कुराबाट प्रष्ट भएको छ ।

अजातशत्रुले पठाएका मानिसहरू लगाई बुद्धको हत्या गर्न
नसकेपछि अजातशत्रुके सहायता लिई गृद्धकूट पर्वतबाट ढुङ्गा खसाली
देवदत्तले बुद्धको हत्या गर्ने प्रयत्न गरेका थिए । यसबाट बुद्धलाई चोट
लागेको थियो । यस कार्यबाट पनि बुद्धलाई मान नसकेपछि देवदत्तले
अजातशत्रुको नाडागिरि वा धनपाल भन्ने प्रचण्ड हासी पठाई माने
कुनियत गरे ।

१. जा. अ. क. VII. पृ. १११: खण्डहाल जातक, नं. ५४२.

अजातशत्रुले पनि “देवदत्तले भनुभए बमोजिय नालागिरि हात्तीलाई पठाउन्” भन्ने आज्ञा दिएँ ।

जब देवदत्तले नालागिरि हात्ती मागे तब अजातशत्रु राजाले माहुतेलाई बोलाई यस्तो भने—

“सौम्य ! भोलि बिहान सबैरं नालागिरि हात्तीलाई रक्सो पिलाई मत्तपारी मत्याई श्रमण गौतम भिक्षाटन्को निमित्त आउने बाटोमा छाडिदेओ ।”

यतिच्छेलसम्म अजातशत्रुले देवदत्तलाई महत दिइरहेको कुरा कसेलाई याहा थिएन गोप्य नै थियो । जब बुद्ध भगवान् भिक्षाटन् गइरहेको राजगृहको बाटामा नालागिरि हात्तीलाई छाडिदिए तब अजातशत्रुले देवदत्तलाई महत गरिरहेको कुरा प्रकट भयो ।


अनि मानिसहरू अजातशत्रु राजाको निन्दा गर्दै कराउन थाले—देवदत्तको कुरा सुनी आफ्नो पिताको पनि हत्या गरे । बुद्धलाई मानेको निमित्त मानिसहरू पनि पठाए । गृहकूटबाट ढुङ्गा खसाल्न पनि महत गरे । अहिलेचाहिं यो प्रचण्ड नालागिरि हात्तीलाई पनि छाडिदिए । यस्ता शासनको काँडा समान चोर देवदत्तको महत गर्दछन् !”

१. धर्म. प. अ. क. पृ. ८७-८८: देवदत्तवत्थु, यमकवर्ग; उही पृ. ३६६: जीवकवत्थु, अरहन्तवर्ग; दी. नि. अ. क. I. पृ. १३२-७५: सामञ्चफलसुत्तवण्णना ।

२. जा. अ. क. VI. पृ. १८५: चुल्लहंस जातक, नं. ५३३.

“राजा जस्ता भएर पनि देवदत्त जस्ता ओर शासनको काँडालाई अंगालि हिडदेष्टन्” भन्ने होहल्ला सारा नगरमा बेसरी फैलिएको कुरा सुनेयस्थि त्यहाँदेखि अजातशत्रु राजाले देवदत्तलाई पठाइरहेका पाँचशय थाली पक्वान्न भात पठाउन छाडिए। उनको उपस्थानमा पनि गएनन्। देवदत्तको सत्संगत गर्न पनि छाडिए^१।

देवदत्तसँग सत्संगत गर्नुभन्दा अगाडि अजातशत्रु आफ्ना पिता विश्वसार राजासँग बुद्धकहाँ जाने कुरा माथि पनि चर्चा गरिसकेको छु। तर देवदत्तको सत्संगतपछि आपना पिताको हृत्पा गरे। अनि उनी बुद्धकहाँ जान सकेनन्^२।



१. सम. पा. II. पृ. ८३०-३१: बात्तिसतिमपाचित्तियं; धम्म. प. अ. क. पृ. ८८: देवदत्तवत्थु, यमकर्वग; इति व. अ. क. पृ. ८४: संघभेदसुत्तवण्णना।
२. दी. गि. अ. क. I. पृ. १७२: सामञ्जकलसुनवण्णना।

पितृहत्यापछि मानसिक अशान्ति

लोतापन्न भएका परम बुद्ध उपस्थाक धार्मिक धर्मराजा भएका आपना पिताको हत्या गरिसकेपछि अजातशत्रुको मनमा कति पनि शान्ति भएन । कुनै प्रकारको चैन थिएन । उनले राज्यसुखानुभव पनि गर्न सकेका थिएनन् । दिन वा रातमा सुत्छु भनी आँखा चिम्लिने बित्तिकै आँखामा तीरले घोचे जस्तो लागी आँखामा खुर्सानी हालेको जस्तौ लागी तुरन्तै विष्णुयानबाट उठ्दथे । किन के भयो भनी सोष्ठा केही भएको छैन भनी भन्दथे । त्यसेले उनको नीद अप्रिय तथा अमनाप थियो' ।

बनारसमा एक कंजूस तथा अशद्धानु सेठ थिए । उनकी छोरीको राजगृह नजिकको अन्धकविन्दु भन्ने गाउँमा विवाह भएको थियो । यी गृहपति मरेपछि एक प्रेत भए । उता अन्धकविन्दमा बस्ने उनकी छोरी बाबुको नाममा ब्राह्मणहरूलाई दानदिने तथारी गरिरहेकी थिई । अनि सो प्रेतले यो कुरा थाहापाई छोरीको घरमा जान्छु भनी गइरहेको बेलामा राजगृहमा पुगेका थिए ।

त्यसेबेला निदाउन नसको डरलाग्दो स्वप्न देखो उठेका अजात-शत्रु राजा प्रासादको माथिल्लो तलामा गई डुलिरहेका थिए । त्यसेबेला यी प्रेतलाई देखेर कुनै श्रमण होलान् भन्ने विचारले राजाले यसो भने—

१. दी. नि. अ. क. I. पृ. १६०: सामच्चफलसुत्तवण्णना ।

“नगो किसो पब्बज्जितोसि भन्ते,
र्त्ति कुहि गच्छसि किस्सहेतु ।
आचिक्ष भै तं अपि सकुनेमु,
सब्बेन वित्तं पटिपादये तुव'त्ति ॥”

अर्थ —

“भन्ते ! तिमी नाज्ञा र दुख्ला प्रदजित छ्हौ । यस्तो रातको समयमा तिमी के कामले कहाँ जाँदैछ्हौ ? तिमी के चाहन्छ्हौ भन । म तिम्हो इच्छा पूरा गरिदिने छु ।”

यो सुनेर सो प्रेतले आफू प्रेत भएको र आफनी छोरीले दिनलाखेको धानको फल पाउने आशाले जान लागेको कुरा सुनाए । यो पनि राजालाई भने कि अधि उनी धानको फललाई विश्वास गर्दैनये । अब किंचास हुन थाल्यो । यति सुनेर अजातशत्रु राजाले “त्यसोभए धानको फल पाए नपाएको कुरा भलाई सुनाउन आऊ । म तिम्हो कुरा सुनेल्हु” भनी भने ।

सो प्रेत गएर अदक्षिणेयहरूलाई धान दिइरहेको देखेर फक्त तुनः राजाकहाँ आए । अनि राजाले “यदि मैले गर्नुपर्ने केही छ भने भन म भनेल्हु” भनी भन्दा उनले “त्यसोभए बुझ र सङ्ख्लाई अन्नपान वस्त्राई धानदिइमा म सुखी हुनेल्हु” भनी भनेको कुरा सुनी उसदिन विहान अनुपम भएका सङ्ख्लाई राजाले आफनै हातले धानदिइ पुण्यानु-

मोदन गराए । सो प्रेत पनि सुखी तथा मुदित भई राजालाई आफ्नो प्रभावशाली रूप देखाएर गए^१ ।

उता देवदत्त लाभसत्कारबाट परिहानी भई अभव्य भएर विरामो भएपछि श्रावस्तीमा गई बुद्धको दर्शन गर्नेछु भनी जाँदा जेतबनको बाहिरै पृथ्वी फुटेर जमिन भँडाखारो परेको कुरा सुनी “उनको कारणले गर्दा मैले पनि मेरा धार्मिक धर्मराजा पिताको हत्या गरे । म यनि पृथ्वीमै भासिएर जानेहैं कि क्याहो” भन्ने मानसिक भय त्रास लागी कुनै राजसुखको आस्वाद लिन सकेका थिएनन् । निङाडाँछु भनी मुख्या केहीचिन्पछि नै नौं योजन बाक्लो फलामे पृथ्वीमा खसाली फलामे भालाले कोसेको जस्तै कुकुरले टोकेर लुछातानि गरेको जस्तै देखेर भयभीत भई चिच्याउँदै तुरन्त उठ्थे^२ ।

उज्जेनका चण्ड प्रदयोत राजा बिम्बसार राजाका अस्यन्त विश्वासी साथी थिए । देवदत्तको कुमन्त्रण सुनी अजातशत्रुले बिम्बसार राजाको हत्या गरे भन्ने कुरा सुनी प्रदयोत राजाले एकदिन आफ्नो राजपरिषद्लाई “यी अजातशत्रुले मेरा प्रिय मित्र बिम्बसार राजालाई हत्या गरी राज्य चलाउनेछु भन्ने ठान्दछन् ।

१. पेत. व. अ. क. पृ. ७९-८२; चुल्लसेट्टिप्रेतवत्थु । यो कथा लेखकको बु. प्रे. पृ. १५२ मा उल्लेख भएको छ ।
२. जा. अ. क. VI. पृ. १२७; सद्विच्चजातकं, नं. ५३०; जा. अ. क. I-II. पृ. ३७७; संजीवजातकं, नं. १५०.

किन्तु उनलाई मेरा साथीका साथी म भएको कुरा जनाउनेहुँ” भनी
सुनाएका थिए ।

प्रदयोत राजाको यस कुरामा आशंका गरी अजातशत्रु
राजाले राजगृह नगरको प्रतिसंस्करण पनि गराएको कुराएँ मजिकम-
निकाय भाग-३, पृ. ६८ को गोपकमोगलान सूत्रबाट प्रष्ट हुन्छ ।



१. पर्य. गू. IV. पृ. ४९: गोपकमोगलानसुत्वण्णना ।
२. यो प्रतिसंस्करण गर्ने काम बुद्ध परिनिर्वाण पछि धातुविभाजन,
गरिसकेपछि भिक्खुहरू संगाधना गर्नेको निर्मिति राजगृहमा आइसके-
पछि गरेका हुन् भनी पर्य. गू. IV. पृ. ४९: गोपकमोगलानसुत्व-
ण्णनाले उल्लेख गरेको छ ।

बुद्धकहाँ जाने इच्छा

आज कात्तिक पूर्णिमाको जुनेली रात थियो । राजगृह नगरमा ठूलो उत्सव थियो । नगरमा जतातते ध्वजा पताकाहरूले सजाएका थिए । पञ्चवर्ण फूलहरू छरिएका थिए । सडकहरू सफा सुग्धर गरिएको थियो । आ-आफ्ना घर अगाडि ढोकाहरू बनाइराखेका थिए । नगरभरी दीपावली मनाइएको थियो । रमाइलो रात थियो । आकाश स्वच्छ तथा निमंस थियो । शोतल सुन्दर रमाइलो चन्द्रमा आकाशमा चम्किरहेको थियो । अजातशत्रु राजा पनि त्यस जुनेली रातमा प्रासादको माथिल्लो भागमा सजिसजाउ भएको काच्चन आसनमा अनेक राजअमात्यहरूका साथ बसिरहेका थिए । भगवान् बुद्धका परम भक्त राजदरबारका सुप्रसिद्ध जीवक वैद्यथ पनि परिषद्को एक छेउमा बसेका थिए ।

Dhamma.Digital

यद्यपि राजा सबैसंग त्यहाँ बसेका थिए तापनि राजाको मनमा चाहि आफ्नो पितृहत्याको कारणले गर्दा मनमा कुरा खेलिरहेको थियो । यसबाट यस जीवनमा राजाले कुनै प्रकारको आध्यासन पाउन सकेका थिएनन् । आध्यासन पाउनको निमित्त एउटै मात्र उपाय बुद्धकहाँ जाने भन्ने मनमा लागेको थियो । पितृहत्या मात्र होइन

१. जा. अ. क. I-II. पृ. ३७७: संजीवजातक, न. १५०; जा. अ. क. VI. पृ. १२७: संकिञ्चजातक, न. ५३०; दी. नि. अ. क. I. पृ. १६०: सामञ्जफलसुत्तवण्णना ।

बुद्ध प्रति पनि महान अपराध गरेको हुँदा एकले बुद्धकहाँ जाने हिम्मत गर्न सकेका थिएनन् । यो कुरा मनमा सम्झेर आउँदा उनलाई ढाह हुन्थ्यो र पसिना निस्कन्थ्यो । त्यसेले के गरी कसो गरी बुद्धकहाँ जाने होला मन्ने मनमा लागेको थियो । जीवकको सहायता लिई जानुपन्थ्यो भन्ने पनि मनमा लागिरहेको थियो । तर यो कुरा जीवकलाई सोक्षे भन्न सकदैनये । त्यसेले कुनै उपाय निकाली जीवकसँग बुद्धकहाँ जानुपन्थ्यो भन्ने मनमा निश्रय गरी त्यस समावद्भा कुरा निकाल्दै राजाले—“अहा ! आज कस्तो रमाइलो जुनेली रात छ ! यस्तो रातमा कुनै श्रमणब्राह्मणका उपासना गर्नपाए कति राम्रो हुने थियो”” भन्ने जस्तो कुरा निकाले । त्यसेले तल उल्लिखित ‘शामाञ्चल’ शीर्षकको मूल सूत्रमा “आज कुन श्रमण वा ब्राह्मणको सत्संगत गरू” जसको सत्संगत गर्दा प्रफुल्लित चित्त हुनसकोस्” भनी भनिएको हो ।

यी सबै कुरा राजाले जीवकलाई नै संकेत गरी सुनाउँदै थिए भनी सुभझालिलासिनीले उल्लेख गरेको छ^१ ।

त्यस परिषद्भा बुद्ध बाहेक अन्य छ शास्ताहरूलाई मान्ने मन्त्रीहरू पनि थिए । जब राजाले उक्त कुरा प्रकट गरे तब त्यहाँ भएका ती छ शास्ताका अनुयायी मन्त्रीहरूले “आज राजाले कुनै श्रमण वा ब्राह्मणकहाँ जाने इच्छा प्रकट गर्दछन् । जसकहाँ गर्ई जसको धर्म सुनी

१. दी. नि. अ. क. I. पृ. १६१: सामञ्चफलसुत्तवण्णना; जा. अ. क. I-II. पृ. ३७७; जा. अ. क. VI. पृ. १२८.

२. I. पृ. १६१.

राजा खुशी हुने छन् उसको ठूलो लाभ हुनेछ । यसबाट उनका अनुयायी हुनेको पनि महालाभ हुनेछ” भने विचार गरी “मैले राजालाई मेरा शास्त्राकहाँ लिएर जानेछु” भन्दै त्यहाँ बसिरहेका छ मन्त्रीहरूले आ-आफ्ना शास्त्राको गुणवत्ताले गर्नथाले । राजाले यी छ शास्त्राका कुराहरू सुनिसकेका थिए । त्यसैले राजा यिनीहरूका कुरा सुनी चुप्लागेर बसे । जुन कुरा तल अनुदित सामञ्जकलसुन्नले पनि उल्लेख गरेको छ ।

त्यसबछत जीवक चाहि एक छेउमा चुप्लागेर बसिरहेका थिए । अनि राजाले सोचनथाले—“जसका कुरा म सुन्न चाहन्न उनीहरू नै कुरा गर्दैछन् । जसको कुरा सुन्न चाहन्नु सो भने नागभवनमा बसेको गर्ड जस्तै चुप्लागेर बसेको छ । जस्तो भगवान् बुद्ध शान्तिप्रेमी हुनुहुन्छ त्यस्तै यी जीवक पनि शान्तिप्रेमी छन् । मैले नसोधेसम्म धिमले कुनै कुरा गर्नै छैनन् ।”

अरुहरू आ-आफ्ना गुरुका विद्यान सुनाउनसा व्यस्त थिए । जीवक चाहि उनीहरूको कुरा सुनी चुपचाप बसिरहेका थिए । अनि उमलाई कुरा गराउन राजाले उनलाई हेरी “जीवक !” तिमी चाहि किन चुपचाप बसेका हो ? के तिङ्गा शास्त्रा छैनन् ?” भनी भनेपछि जीवकले अरु मन्त्रीहरूले आ-आफ्ना शास्त्राको नमस्कार गरी आसनमे बसी राजालाई कुरा सुनाएँ यैं कुरा नसुनाई आसनबाट उठी जुन दिशातिर भगवान् बुद्ध बसिरहनुभएको छ सो दिशातिर हेरेर पञ्चाङ्ग बन्दना गरी बुझात जोरी शीरमा राखी यस्तो भने—

‘महाराज ! यो नसोच्चुहोस् कि यी जीवक जो पायो त्यो श्रमण वा ब्राह्मणकहाँ जान्छन् । जुन श्रमणकहाँ म जान्छु, जुन श्रमणको म अनुयायी छु सो श्रमण आमाको कोखमा जाँदा, आमाको कोखबाट निस्केंदा, महाभिनिट्कमण गर्दा सम्बोधि प्राप्ति गर्दा तथा धर्मचक्र प्रवर्तन गर्दा दशसहस्र लोकधातु कम्पित भएको थियो । यस्तैगरी वहाँले यमकप्रातिहार्य पनि देखाउनु भएको थियो र त्र्यास्त्रिश देवलोक-बाट ओर्लिनु भएको थियो । त्यस्ता श्रमण गौतमको बारेमा म केही भन्दछु । ध्यानदिएर मुनुहोस् ।’

यो कुराबाट राजाको ध्यान आकर्षित गरी जीवक अगाडि भन्दछन् ।

“महाराज ! वहाँ भगवान्‌को यस्तो कल्याण कीर्ति शब्द लोकमा फैलिएको छ । वहाँ भगवान् अरहत् सम्यक्सम्बुद्ध हुनुहुन्छ । वहाँ भगवान् असल मार्गमा जानु भएको छ । वहाँ भगवान् देवमनुष्य-हङ्का शास्ता हुनुहुन्छ ...”

यसरी भी प्रकारले बुद्धको गुण वर्णन गरे । यसरी एक एक पदको वर्णन गरिसकेपछि “महाराज ! मेरा शास्ता अरहन्त हुनुहुन्छ, सम्यक्सम्बुद्ध हुनुहुन्छ ...” भन्दे “हे देव ! त्यस्ता भगवान् बुद्धको उपासना गरी सत्संगत गर्नुहोस् । अवश्य पनि त्यस्ता भगवान्‌को सत्संगतद्वारा र उपासनाद्वारा तपाइँलाई शान्ति मिल्नेछ तपाइँको चित्त पनि प्रसन्न हुनेछ । वहाँकहाँ गई जे चाहनुहुन्छ त्यो सोधनुहोस् । तपाइँ जस्ता शय हुजार राजाहङ्कले प्रश्न सोधे पनि वहाँ सन्तोषजनक तथा

चित बुझनेगरी उत्तर दिन समर्थ हुनुहुन्छ । महाराज ! विश्वस्त भई तपाहैं त्यहाँ गई भगवान्‌संग प्रश्न सोछनुहोस्” भनी भने ।

जीवकको सुभधुर आवाजद्वारा बुद्धको गुण सुन्दासुन्दै राजाको शरीर पञ्चवर्ण प्रतिले भरियो । अनि उतनाघरीमै बुद्धकहाँ जाने इच्छा गरी “यस्तो बेलामा दशबल” बुद्धकहाँ जानको लागि जाव कलै बाहेक अरु कसैले यानवाहनादिको व्यवस्था तुरन्त गर्न सक्नेछैन्” भन्ने सोचेर “त्यसोभए जीवक ! हस्तीयानहरू तयार गर बुद्धकहाँ जानेलु” भनी आज्ञादिए^१ ।



१. ‘दशबल’ भनेको तथागतको विशेषण हो । तथागतमा दशबलको गुण छ । यी दशबलको बारेमा लेखकको बु. श्रा. च. आ-३, पृ. २९६ मा उल्लेख भएको छ ।
२. दी. नि. अ. क. । पृ. १६१-६७३ सामन्बफलसुन्तवण्णना ।

बुद्धकहाँ गए

त्यसब्बित राजगुडको प्राकार र गुद्रकुट पर्वतको बीचमा पने जीवकै आम्रबनया भगवान् बुद्ध साँढे बाह्यशय मिक्षुहरूका साथ शान्तपूर्वक बसिरहनुभएको थियो ।

यानबाहनहरू धेरै प्रकारका छन् । जस्तै रथहरू, घोडाहरू, पाल्कोहरू तथा हात्तीहरू । घोडा र रथबाट जाँदा आवाज धेरै आउँछ । टाढबाट पनि आवाज सुनिन्द्र । रात्रीको अवस्थामा शान्तपूर्वक बसिरहनुभएका बुद्धकहाँ जाँदा होहल्ला गरी जानु उचित हुने छैन । हात्तीमा जाँदा चाँह आवाज आउँदैन । अतः हात्ती नै उत्तम छ । उत्तम पुरुषकहाँ जान उत्तम यानबाट नै जानुपर्छ । हात्तीको पछि पछि लागेर गएता पनि आवाज सुनिदैन । शान्त हुनु भएका बुद्धकहाँ जान शान्तपूर्वक नै जानुपर्छ भन्ने विचार गरेर राजाले “हात्ती यान तयार पार” भनी अनुभइको हो भनी सुमझलविलासिनीले उल्लेख गरेको छ । त्यसैले तल उल्लिखित “शामण्यफल” भन्ने शीर्षकको मूल सूत्रमा “सौम्य जीवक ! त्यसोभए हस्तीयानहरू तयार पानं लगाक” भनी उल्लेख भएको हो ।

अनि जीवकले आफ्नो बुद्धि खेलाई राजाले नभने ता पनि यात्राको लागि भव्यरूपले तयारी गरे ।

१. १. पृ. ६७: सामञ्जफलसुत्तवण्णना; जा. अ. क. I-II. पृ. ३७७-७८, नं. १५०; जा. अ. क VI. पृ. १२७-२८, नं. ५३०.

“राजा चार्हि यस्तो रातमा भगवान्कहाँ जाने इच्छा मर्देष्टन् । राजाहरूका घेरे विरोधी शत्रुहरू हुन्दून् । यदि बीच बाटामा राजालाई किही भएको खण्डमा ‘राजाले आफूले भनेको कुरा सुन्दछन् भन्दै जीवक यस्तो असमयमा पनि राजालाई लिएर नगरबाट बाहिर निस्कन्दून्’ भन्ने निन्दा मलाई गर्नेछन् । भगवानलाई पनि ‘असमयमा आएका राजालाई श्रमण गौतम उपदेश गर्छन्’ भन्ने निन्दा गर्न सक्छन् । अतः जसो गर्दा भेरो पनि बुद्धको पनि निन्दा नहुने हो त्यसोगरी आरक्षा सम्पन्न गरी प्रबन्ध गर्नुपर्छ” भनी जीवकले सोचे ।

अनि “स्त्रीहरूको कारणबाट पुरुषहरूलाई भय उत्पन्न हुने छन्” भन्ने ठानी “पाँचशय ढोईहरूमा राजदरबारका पाँचशय स्त्रीहरूलाई पुरुषभेष लिन लगाई ढाल तरबार आदि लिन लगाई राजालाई लंबानु बन्यो” भनी पाँचशय स्त्रीहरूलाई तयार पान लगाई एक एक हातीमा एक एक जना पुरुष भेषका स्त्रीलाई बसाले । जीवकले यस्तो पनि सोचे “यी राजालाई पस जीवनमा कुनै मार्गफल लाभहुने उपनिशय छन् । बुद्धहरूले भने कसेको उपनिशय हेरेर उपदेश गर्नुहुन्छ । अतः किन मैले महाजनहरूलाई पनि भेला नगराऊ” । यस्तो चामा शास्त्राले कसेको उपनिशय देखनुभई धर्मोपदेश गर्नु हुनेछ । महाजनहरूको निमित्त यो लाभदायी हुनेछ ।”

यति सोचेर उनले भेला हुनको निमित्त ठाडे ठाडेमा तुरन्त खबर पठाए । “आज रातो राजा भगवान्कहाँ जाँदेष्टन् । सबैने आ-आफ्लो प्रभाव अनुसार राजाको रक्षा गर्नन्” भन्ने थोण्यापि पनि भगाइदिए ।

यो सुनेर महाजनहरूले विचार गरे — “राजाचार्हि भगवान् कही
जादेखन् । यहाँ आज कस्तो धर्मोपदेश हुनेछ होला ! यो उत्सवले
हामीलाई के गर्छ र ! उहाँ जानुप-यो” भन्दै हातमा फूलमाला औ
बुगन्धित धूपहरू लिई राजाको प्रतीक्षामा मानिसहरू बाटामा
जामिइरहे । अनि जीबकले राजालाई यानहरू तयार भए भनी निवेदन
गरे । अझ मगध गरी ३०० योजनमा आज्ञा चल्ने राजा कमरमा
खड्ग भिरी पाँचशय पुरुष भेषधारी स्त्रीहरूका साथ आफ्नो राजकीय
प्रभाव देखाउँदै हातमा मणिमय दण्ड लिई निस्के । यसैले तल
अनुवित “श्रामण्यफल” भनी मूल सूत्रमा “अनि प्रत्येक पाँचशय
हातीहरूमा एक एक स्त्री राखी.....प्रस्थान गरे” भनी उत्सेख भएको
हो ।

त्यो राजकीय यात्रा यसप्रकार थियो —

सोहृहजार राजकीय नर्तकी स्त्रीहरूले धेरा लगाए । यसको
अन्त तिर लंगडा बाहुन्नेहरू थिए । त्यसको आखिरी तिर अन्तपुर पालक
विश्वासीहरू थिए । त्यसको आखिरीमा रंगीविरंगी गरी सजाएका
साठीहजार महाभात्यहरू थिए । त्यसको अन्तमा विविधाकारले अलंकृत
तथा नानाप्रकारका आयुधहरू हातमा लिएका नब्बेहजार जति
विद्याधर तरुण नागरिकहरू थिए । त्यसको लगत्ते पछि शय मूल्य
जाने नुगा लगाई पाँचशय मूल्य जाने पछ्योरा एकांश पारी मुखमा लेख
नगाएका सुनका अनेक किशिमका आभरणहरू लगाएका दशहजार जति

१. दी. नि. अ. क. ।. पृ. १६७-६९: सामच्चरफलसुत्तवण्णना ।

आहुणहरू वाहिने हात उठाई जय जयकार गर्दै गएका थिए । त्यसपछि पञ्चांगिक तूर्यहरू र त्यसको अन्तमा धनुषधारीहरूले घेरा लगाएका थिए । त्यसपछि गर्दनले गर्दन जोडेर हिंडेका घोडाहरूको पत्ति थियो । घोडाको पंक्तिपछि उसले उसलाई छुनेगरी रथपत्ति थियो । रथपत्तिको आखिरीमा थपडी बजाइरहेका योद्धाहरू थिए । त्यसपछि आफ्ना आफ्ना आभरणहरूले सुसज्जित अठार पल्टनहरू थिए । जसको छेउमा बसेर कसंले हानेको बाँग राजाकहाँ पुग्न सक्तेनथ्यो ।

यसरी संघान गरी “यदि केही बिध्न भएमा राजाको निमित्त आफूले ज्यान दिने छु” भन्ने विचारलिई जीवक कौमारभृत्य राजाको नजिकबाट हिँडिरहेका थिए । त्यस भिडमा यति शय वा यति हजार चिराकहरू थिए भनी गिनितगर्न सकिन्नथ्यो । यस्तो राजकीय लोला गरी राजा जीवकको आम्रवनातर गए^१ ।

Dhamma.Digital

राजगृह नगरमा चौसट्टी (६४) बटा स्याना स्याना द्वारहरू र बत्तास (३-) बटा ठूला ठूला ढोकाहरू छन् । जीवकको आम्रवन चाहिं नगर प्राकारको र गृद्धकूट पवेतको बीचमा पर्दथ्यो । अनि पूर्वी ढोकाबाट निस्की पवंतको छाया भएको ठाउँतिर पुग्न गयो । त्यसदलास पवंतको टुप्पोले चन्द्रमा छेकिएको थियो । पवंतको छाया र इखहरूको छायाले अङ्घ्यरो जस्तो लागेको थियो । त्यसंले मूल सूत्रमा आम्रवनको नगिचमा पुग्दा राजालाई भय र त्रास लागेको थियो भनी उत्सेष भएको हो ।

१. दी. नि. अ. क. I. पृ. १६९-७० सामञ्जफलसुत्तवण्णना ।

यस सम्बन्धमा अर्थकथाले^१ यसो लेखदछु— राजालाई भय र त्रास लागेको अँध्यारो भएकाले हो । यो पनि उल्लेख गरेको छ कि अँध्यारो भएर होइन । किन भने त्यहाँ अँध्यारो भनेको छोदै थिएन । त्यहाँ हजारो चिराकहरू थिए । खास कुरा के थियो भने निःशब्दता देखेर जीवकमाथि राजाको मनमा आशंका लागेको थियो । जीवकले चाहिं प्रासादमाथि भनेका थिए कि भगवान्‌कहाँ जाँदा निःशब्दताले जानुपछं । भगवान् निःशब्दप्रेमी हुनुहुन्छ । त्यसले राजाले बाजागाजाहरू सबै बन्द गराएका थिए । कुरा गर्दा पनि विस्तारै कुरा गर्दै गएका थिए । आच्छब्दनमा बसिरहेका साँडे बाहुशय भिक्षुहरूको पनि कुनै प्रकारको आवाज सुनिश्चयो । राजाहरू चाहिं होहल्ला जस्ता आवाजहरू रुचाउने हुम्छन् । अतः उनको मनमा यस्तो आशंका लाग्यो—

“यी जीवक मलाई भन्द्ये कि आच्छब्दनमा साँडे बाहुशय भिक्षुहरू बस्वझन् । यतिका भिक्षुहरू बसेको ठाउँबाट कुनै पनि आवाज आएको सुनिन्देन । मलाई छुकाई जीवकले नगर बाहिर त्याई अगाडि-तिरबाट सेनाबलहरू त्याई मलाई समाती भाफ्ने छत्र धारण गर्ने त होइनन् ! पिनमा पाँच हातोको बल छ । मेरो नजिकबाट पनि हिडदेख्न् । मेरो नजिकमा शस्त्र लिएका भल मानिसहरू पनि कोही छैनन् । अहो ! मेरो अनर्थ हुनलाग्यो !”

यस्तो मानसिक भय र त्रास भएपछि भय र त्रास लागेको जस्तो नगरी बस्न नसकेपछि आफूमा भय र त्रास भएको कुरा प्रकाश पार्दै राजाले तल अनुदित मूल सूत्रमा यसो भनेका हुन्—

१. दी. नि. अ. क. I. पृ. १७०-७१.

“सौम्य जीवक ! के तिमीले मलाई छकाएका त होइनौ ? सौम्य जीवक ! के तिमीले धोका दिएका त होइनौ ! सौम्य जीवक ! के तिमीले शश्रुको हातमा पानं लगाएका त होइनौ ! त्यत्रो ठूलो साँडे बाहुशय महान भिक्षुसङ्को न खकारेको आवाज सुनिन्द्र न त खोकेको आवाज ने सुनिन्द्र न त कुनै आवाज ने सुनिन्द्र ।”

राजाको यो कुरा सुनी आबकले “यी राजाले मलाई चिनेका छनन् । जीवकले कुनै प्राणीको हत्या गर्दैन भने पनि यिनलाई आहाउन । अतः यदि मैले यिनलाई आश्वासन दिइन भने अनर्थ हुनसक्छ” भने सोचे । अनि दृढतापूर्वक आश्वासन दिई “महाराज ! नडराउनुहोस्, नडराउनुहोस्” भनी जोर दिएर भने । अनि भगाडि बढाउँदै लगी “महाराज ! ऊ त्यो मण्डलमासमा बत्ती बल्दैछ । चोर वा शश्रुहरू भए बत्ती बाली बस्दैनन् । यही बत्तीलाई हेरेर भगाडि बहुनुहोस् !” भनी जीवकले भने ।

अनि जतिसम्म बाटोमा हात्तीबाट जानसक्ने हो त्यतिसम्म हात्तीमा गई विहारको बहिद्वारमा पुगी हात्तीबाट ओल्है । हात्तीबाट ओल्हनेबित्तिके राजाको शरीरमा भगवान्को लेजले प्रभावित पान्यो । अनि त्यतिस्तेरं राजाको शरीरबाट पसिना निस्कन थाल्यो । कपडाहरू निचोर्नुपनै जस्तो भयो । आफूले गरेको अपराधको संस्मरण भई महान भय पनि हुनथाल्यो । अनि राजा सीधा भगवान्कहाँ जान नसकी जीवकको हात समाती आराम चारिका गर्न जस्तो गरी “सौम्य

जीवक ! तिमीले बडो रास्तो गरेका रहेछौं ! यो तिमीले रास्तो बनायो !” भन्दै विहारको बर्णन गरी क्रमशः जहाँ मण्डलमालको दंलो हो त्यहाँ गए । त्यहाँ पुगेपछि नजाने नदेखे जस्तो गरी राजाले “भगवान् कहाँ हुनुहुन्थि नि ?” भनी जीवकसंग सोधे । त्यसेले अगाडि अनुदित “आमण्यफल” भन्ने शीर्षकको मूल सूत्रमा “सौम्य जीवक ! भगवान् कहाँ हुनुहुन्थि” भनी उल्लेख भएको हो ।

यो सुनेर जीवकलाई यस्तो लाग्यो—“यी राजा पृथ्वीमा बसेर पृथ्वी कहाँछ भन्ने जस्तो गरी आकाशमा हेरेर चन्द्रमा कहाँछ भन्ने जस्तो गरी र सुमेरु भन्ने बसेर सुमेरु कहाँछ भन्ने जस्तो गरी दशबलको अलमडि बसेर भगवान् कहाँ हुनुहुन्थि भन्ने सोहँदँछम् ।”

अनि जीवकले भगवान्‌लाई नमस्कार गर्दै देखाइदिए । त्यसेले मूल सूत्रमा “महाराज ! भगवान् यहाँ हुनुहुन्थि । महाराज ! भगवान् यहाँ माझको स्तम्भमा अडेसलिई.....बसिरहनु भएकोछ” भनी भनिएको हो ।

जीवकले भगवान्‌लाई देखाइदिएपछि कसेलाई बाधा नहुने ठाउँको एक छेउमा राजा उभिहरहे । अनि त्यहाँ भेला भएका स्थितिका राजपरिषद र त्यितिका स्त्रीहरू प्रति शान्तस्वभाव भएका कुनै पनि जिक्षुको आँखा नगएको देखेर तथा कुनै पनि मिक्षुको हात खुट्टा चंचल भएको नदेखेर राजा तारं प्रभावित भए । अनि बार बार स्वच्छ तथा निर्भल भई शान्तेन्द्रिय भएका मिक्षुसङ्घमाथि हेरी “अहो मेरो छोरा

उद्य भद्र पनि यसरी नै शान्त भइदिए कति हुन्थ्यो” भन्दे उद्गार प्रकट गरे ।

उद्गारको रहस्य चाहिं राजाको मनमा अकै थियो । जब उनले शान्त भएका भिसुसङ्घ देखे तब उनको मन यसकक छोरामाथि पर्नगयो । छोरा पनि यस्तै शान्त भए हुन्थ्यो भनी भनेको भत्तब यस्तो थियो—

“मेरो छोरा अहिले बालक नै छ । मलाई तन्नेरो देखेर उसले बाजे खोइ त भनी सोछन सक्छ । अनि आजेलाई छोराले मारे भन्ने सुनेर उसको मनमा पनि त्यसोभए भैले पनि मेरा बाबुलाई मारेर राज्य लिनुपन्थ्यो भन्ने ठाण्ड सक्छ । अहो उसको मनमा यस्तो नभइदिए हुन्थ्यो भन्ने कुरामा ध्यान दिई उन्से ‘अहो मेरो छोरा पनि यस्तै शान्त भए हुन्थ्यो’ भनी भनेका हुन् ।”

नभन्दे पछि उद्य भद्रले आफ्ना बाबु अजातशत्रुघ्नाई मारिहाले । यति मात्र होइन पाँच पुस्तासम्म यिनीहरूका खान्वनमा छोराले बाबुलाई मारेका थिए ।

अजातशत्रुले आफ्ना पिता विष्वसारणाई मारे । उद्य-भद्रले आफ्ना पिता अजातशत्रुघ्नाई मारे । महामुण्डकले आफ्ना पिता उद्य भद्रलाई मारे । अनुरुद्रले आफ्ना पिता महामुण्डकलाई

१. दी. नि. अ. क. I. पृ. १७२-७४: सामन्बफलसुत्तवण्णना ।

मारे । नागदा सले आफ्ना पिता अनुरुद्धलाई मारे । नागदा सलाई चाहिं यो वंशघातक हो भनी नागरिकहरूले मारे^१ ।

भिक्षुसङ्ख्याई हेरी अजातशत्रु राजा उभिइरहेको बेलमा भगवान्‌ले “मैले कुरा ननिकालेसम्म राजाले भसेंग कुरा गर्न सक्ने छैनन्” भने कुरा बुझुभई उनले उद्गार प्रकट गरेपछि “राजा ! तपाईंले प्रेम अनुरूप आचरण गर्नुभयो” भनी भगवान्‌ले कुरा निकाल्नु भयो । अनि राजाको भनमा यस्तो लाग्यो—

“अहो आश्रयं बुद्धगुण ! म जस्तो अपराधी कोही छैन । मैले भगवान्‌का अप्र उपस्थाक राजालाई हत्या गरें । देवदत्तको कुरा सुनी बुद्धलाई मानेको निमित्त भानिसहङ्ग पठाएँ । मेरो सहायता पाई देवदत्तले ढुँगा छसाले । नालागिरि जस्तो प्रचण्ड हात्तीलाई मैले छाडिदिएँ । यस्ता अपराधीसेंग भगवान् प्रसन्न मुद्राले कुरागार्दे हुनुहुन्छ । अहो ! भगवान् कति अकम्प्य हुनुहुन्छ ! यस्ता शास्तालाई छाडी बाहिरका अल्ल कुनै पनि शास्ताको उपासना गर्ने छैन” भने भनमा राखी अत्यन्त प्रसन्न भई भगवान्‌लाई अभिवादन गरी भिक्षुसङ्ख्याई नभस्कार गरी राजा एक छेउमा बसे^२ ।

स्पष्टपछि केही कुरा सोधन चाहन्नु भनी राजाले आज्ञा भागे । भगवान्‌ले पनि उनलाई प्रश्न सोधनमा उत्साहित पार्नुहुँदै “सोधनुहोस्

१. दी. नि. अ. क. I. पृ. १७४.

२. दी. नि. अ. क. I. पृ. १७५.

राजन् ! जे चाहेनुहुन्छ त्यो सोधुहोस्” भनी भन्नुभयो । त्यसपछि
राजाले आफूलाई लागेका कुराहँ तोधे । भगवान्ले उत्तर दिनुभयो ।
जुन कुरा अगाडि अनुदित “आमण्यफल” भन्ने शीषंकको मूल सूत्रमा
वर्णित भएको छ ।

X X X



उपासकत्व ग्रहण

भगवान्‌को उपदेश सुनिःस्केपथि राजा अत्यन्त प्रसन्नमई
“धन्य ! धन्य !” भन्दे लोकोत्तर र लौकिक शरणहरूमध्ये लौकिक
शरणालिंद बुद्ध, धर्म र सङ्ख्याको शरणमा गई राजाले आजीवन उपासकत्व
ग्रहण गरे ।

यसपथि राजाले भगवान्‌संग क्षमा पनि मारो । भविष्यमा संयम
गर्ने प्रतिज्ञा पनि गरे । जुन कुरा अर्थविनय अनुसार अभिवृद्धिको
चिन्ह हो । भगवान्‌ले पनि क्षमा गर्नुभयो । अनि राजा “धेरे काम छ”
भन्दे भगवान्‌लाई अभिवादन तथा प्रदक्षिणा गरी फक्हे ।

राजा गद्दसकेपथि भिक्षुहरूलाई सम्बोधन गद्दे भगवान्‌ले
“भिक्षुहो ! यदि राजाले पितृघात नगरेका भए यसै आसनमा उनलाई
मार्गफल प्राप्ति हुने थियो । किन्तु उनले आफ्टो खाड्स आफ्ले खने
जस्तै पितृघात गरेका हुनाले मार्गफल प्राप्त गर्न सकेनन्” भन्ने
भन्नुभयो । जुन कुरा अगाडि अनुदित “आमरणफल” भन्ने शरीरेको
मूल सूत्रको अन्त्यमा उल्लेख भएको छ ।

भजिक्षमनिकाय भाग - ३, पृ. १२७ बहुधातुक सूत्रले “(१) दूष्ट-
सम्पन्न पुरुषले मातृहत्या गर्नसक्छ भन्ने कारण हुन सक्दन । बहु
पृथक्जनले मातृहत्या गर्नसक्छ भन्ने कारण हुनसक्छ । (२) दूष्ट-
सम्पन्न पुरुषले पितृहत्या गर्नसक्छ भन्ने कारण हुन सक्दन । बहु

१. दी. नि. अ. क. I. पृ. ३६३: सामन्जफलसुत्तवण्णना ।

पृथक्जनले पितृहत्या गर्नसक्छ भन्ने कारण हुन सक्छ । (३) दृष्टिसम्पन्न पुरुषले अरहन्तको हत्या गर्नसक्छ भन्ने कारण हुन सक्दैन । बरु पृथक्जनले अरहन्तको हत्या गर्नसक्छ भन्ने कारण हुन सक्छ । (४) दृष्टिसम्पन्न पुरुषले द्वंघचित्त लिई तथागतको शरीरबाट रक्तपात गराउनसक्छ भन्ने कारण हुन सक्दैन । बरु पृथक्जनले तथागतको शरीरबाट रक्तपात गराउनसक्छ भन्ने कारण हुन सक्छ । (५) दृष्टिसम्पन्न पुरुषले संघभेद गर्नसक्छ भन्ने कारण हुन सक्दैन । बरु पृथक्जनले संघभेद गर्नसक्छ भन्ने कारण हुन सक्छ र (६) दृष्टिसम्पन्न पुरुषले अरु शास्तालाई माझ सक्छ भन्ने कारण हुन सक्दैन । बरु पृथक्जनले अरु शास्तालाई माझ सक्छ भन्ने कारण हुन सक्छ" भनी जुन कुरा उल्लेख गरेको छ त्यसबाट हामा भझ सक्छौं कि आ नातशत्रु राजा पृथक्जन भएकाले नै उनले पितृघातको अपराध गरेका हुन् । यो कम चाहिए पञ्चआनन्तरिय कर्ममध्ये एक हुनाएको छ । जुन कर्म हुँदा यस जीवनमा कुनै मार्गफल प्राप्त गर्न सक्दैन । किनभने मातृघात, पितृघात, अरहन्तघात, बुद्धको शरीरबाट रक्तपात, संघभेद तथा बुद्धान्तताले कुनै हालतमा पनि यस जीवनमा मार्गफल प्राप्त गर्न सक्दैन भनी अङ्गुत्तरनिकाय छ्वकनिपातको पृ. १३७ र १४० का बोरोपित र ततिथ अभ्यट्टानसुत्तंले उल्लेख गरेका छन् । पञ्चआनन्तरिय कर्मको सम्बन्धमा विश्लेषण भएको कुरा पपञ्चसूदनी IV. पृ. ७५-७८ बहुधानुकसुत्तवर्णनामा उल्लेख भएको पाइन्छ ।

यद्यपि यो धर्मोपदेश सुनी राजाले कुनै मार्गफल प्राप्त गर्न सकेनन् । तर यसबाट राजाले धरे आश्वासन पाई धेरै मानसिक शान्ति

पाएका थिए । जहिलेदेखि यी राजाले आफ्ना पिताको हत्या गरे तबदेखि यिनले दिन वा रातमा सुत्दा राम्ररी निदाउन सकेका थिएनन् । शास्त्रा थेउ आएर मधुर धर्मोपदेश सुनेदेखि यिनले राम्ररी निदाउन पनि सके । यति मात्र होइन त्यहाँदेखि उनले बुद्धशासनको निमित्त ठूलो सत्कार पनि गरे । पृथक्जन श्रद्धा राख्नेहृष्मधयेमा यिनी जस्ता ठूला अरु कोही थिएनन् भनी सुमंगलविलासिनीले उल्लेख गरेको छ भने शाक देविन्द्रले पनि तप्स्तं भनेको कुरा महापरिनिब्बानसुत्तवण्णनाले उल्लेख गरेको पाइन्दछ^३ ।

भविष्यमा उनी 'विजितावी' भन्ने प्रत्येकजङ्ग भई परिनिर्वाण हुने छन् भनी सामञ्जफल सूत्र वर्णनाले^१ उल्लेख गरेको छ । यी सबै धर्मश्रवणको प्रत्यक्ष फल हो भनी भज्ञ सकिन्दछ ।

Dhamma.Digital

×

×

×

१. I. पृ. २६३: सामञ्जफलसुत्तवण्णना ।

२. दी. नि. अ. क. II. पृ. ३२५-२६.

३. I. पृ. २६३.

विविध पक्ष

एकदिन देवदत्तका उपस्थाक उपक मणिङ्कापुत्र गृहद्वृष्टमा बसिरहनु भएका भगवान् कहाँ गई देवदत्तको बारेमा बुद्धले के भन्ना रहेथ्यन् भन्ने कुरा जास्तको लागि तथ्यहाँ गए । त्यसबछत उनले भगवान्-लाई होच्याएर कुरा गरेका थिए । पछि त्यहाँबाट फक्तेर आई उनी अज्ञातशात्रु राजाकहाँ गई भगवान् संग यस्तो यस्तो ढांगले कुरा गरी आएँ अनी सुनाउंदा राजा रिसाएर उनलाई निकालि दिए' ।

X

X

X

एकदिन भेला भएका तोथियहरूले यस्तो कुरा गर्न थाले—

“आवुसो तिमीलाई थाहाछ के भगवान् सुदूलाई के कारणले लाभसत्कार भएको हो ?”

“अहे, थाहा छैन ।”

“तिमीलाई थाहा छ त ?”

“मलाई थाहाछ । भगवान् बुद्धका महामौद्रगलयायन भन्ने एकजना शिष्य छन् । तिनी देवलोक र नरकलोकमा गई आउँद्यन् ।

१. अ. नि-४, पृ. १९३: उपकसुत्त, अ. क. II, पृ. ५५४ यी उपक मणिङ्कापुत्रका कुरा लेखको बु. ग. भा-३, पृ. ५४ मा उल्लेख भएको छ ।

अनि मानिसहृलाई 'यस्तो यस्तो गरेमा देवलोकमा उत्पन्न हुन्छ र यस्तो यस्तो गरेमा नरकलोकमा उत्पन्न हुन्छ' भनी उनी सुनाउँछन् । यो सुनेर मानिसहृल धेरै सत्कार गर्छन् । यदि हामीले उनलाई मार्न सक्यो भने सो लाभसत्कार हामीले पाउन सक्छौं ।"

त्यसपछि उनीहूँ सबैको ऐक्यमत भई एक उपायद्वारा उनलाई मार्नुपर्छ भने कुरामा सहमत भए ।

त्यसपछि आफ्ना एकजना अनुयायीलाई भनी पेसा लिई मानिस मारी हिड्ने चोरहृलाई बोलाउन लगाई "महामौद्गल्यायन कालशिलामा बस्दैछन् । तिमीहूँ त्यर्हा गई उनलाई मार" भनी पेसा दिए । वहाँ गई उनीहूँले महामौद्गल्यायनलाई मारे । अनि यो कुरा सारा जम्बुद्वीपमा फैलियो । अजातशत्रु राजाले तो मानिसहृलाई समात्नको निमित्त चरपुरुषहूँ ठाउँठाउँमा पठाए ।

एकविन ती चोरहूँ रक्सी पिई आपसमा झगडा गर्दै "के तिमीले मौद्गल्यायनलाई पहिले हानेको हो र ! मैले हानेको होइन र !" मन्दै कुटोकुट गरिरहेको देखेर तिनीहूँ सबैलाई समाती चरपुरुषहूँ राजाकहाँ गए । अनि राजाले "तिमीहूँले महामौद्गल्यायनलाई मारेका ह्वौ ?" भनी सोध्दा "हो" भनी भनेपछि "हस्ते भनेर तिमीहूँले मारेका ह्वौ त ?" भनी सोध्दा "नांगा साधुहूँले भनेर" भनी भनेपछि राजाले पाँचशाय जस्ति नांगा साधुहूँलाई समात्न लगाई पाँचशाय चोरहूँका साथ राजाङ्गणमा कम्मरसम्म जाने

खाल्टोमा राष्ट्री परालले छोपी त्यसमा आगो लगाउन लगाए^१ ।

अङ्गुत्तरनिकाय सत्तकनिपात पृ. १६४ को वस्सकार सूत्र अनुसार एकदिन भगवान् राजगृहको गृहकूटमा बसिरहनु भएको थियो । त्यसबछत राजा अजा।तशत्रू वृजीहरूमाथि हमला गर्न चाहन्थे । वृजाहरू चाहिं त्यसबछत बडा बलिया तथा सुसंगटित थिए । तेपनि राजा उनीहरूमाथि हमला गर्न चाहन्थे । अनि वस्सकार (वर्षकार) महामात्यलाई बोलाई “वृजीहरूमाथि हमला गर्न सकिन्छ कि सकिन्न” भन्ने कुरा बुझ्न भगवान्कहाँ पठाए । त्यसबेला भगवान्ले पछिलितर उभिई पंखा हम्काइरहेका आ।नन्दलाई सम्बोधन गर्नुहुँदै “आनन्द ! जबसम्म वृजीहरू एक भेल भई बस्थन् तबसम्म उनीहरूलाई केही गर्न सकदैन” भनी सप्त अपरिहानीको कुरा भन्नुभयो ।

यो कुरा वस्सकारले अजातशत्रू राजालाई सुनाए । अनि केही चालबाजी सेली वस्सकारद्वारा तीन वर्षको समयमा वृजीहरूलाई फूट गराउन सफल भए । अनि राजालाई खबर पठाई वृजिहरूमाथि कब्जा गराउन लगाए ।

त्यसबछत गंगाको किनारमा भएको पत्तन भन्ने गाउँको कारणमा वृजी र भगद्धको बीच समय समयमा कङडा हुन्थ्यो । यो

१. घम्म. प. अ. क. पृ. ४६७: महामोग्गल्लानत्थेरवत्थु, दण्डवग्गो; जा. अ. क. IV. पृ. १५: सरभङ्गजातक, नं. ५५२. यस जातको अनुवाद लेखकको जा. सं. आ-४, पृ. १६२ मा उल्लेख भएको छ ।

पत्तन गाउँको आधा भागमा वृजीपुत्रीहरूको र अर्कों आधा भागमा अजातशत्रुको आज्ञा चल्थयो ।

अजातशत्रुले आफ्ना पितालाई हत्या गरी आठौं वर्ष पुग्दा उता भगवान् बुद्ध कुशीनगरमा महापरिनिर्वाण हुनुभयो ।

भगवान् परिनिर्वाण भएको समाचार अजातशत्रु राजाको राजदरबारमा पुग्यो । यो समाचार सुनेर अमात्यहरूले सौन्दर्याले—“शास्ता परिनिर्वाण हुनुभयो । अब वहाँलाई फर्काउम सकिने छैन । पृथक्क्जन अद्वा हुनेहरू मध्येमा हास्त्रा राजा जस्ता अद्वा हुने अरू कोही छैनन् । यदि यो समाचार वहाँले यत्तिकैमा सुन्नुभयो भने वहाँको मुटु पनि कुट्न सक्नेछ । अतः हामीले राजाको रक्षा गर्नुपछ ।”

यति सोचेर उनीहरूले तीनवटा सुनको द्वेषी ल्याई त्यसमा चतुमध्यर युक्त पानी राखी राजाकही गई “देव ! हामीले स्वप्न देख्यौ । त्यसको कुफल हटाउनको निमित्त तपाइँ गर्धनसम्मको पानीमा ढुबी स्नानगर्नुहोस्” भनी भने । अर्थात्तरी अमात्यहरूको कुरा सुनी राजाले “हुन्दै” भनी भने ।

अनि एक अमात्यले अलंकारहरू फुकाली केश फिर्जाई जुन

१. अ. नि. अ. क. II. पृ. ७०५-०६ र दी. नि. अ. क. II.

पृ. २१४-२४: महापरिनिबानसुत्तवण्णना । यस बारेका विस्तृत कुरा लेखकको बु. बा. भा-२ को पृ. २७ मम उल्लेख भएको छ ।

दिशातिर शास्ता परिनिर्वाण हुनुभएको हो सो दिशातिर हेरी बुझहात जोरी राजालाई बिन्तिगरे—

“वेद ! मरणबाट बच्नसक्ने कुनै छैनन् । हामीहरूको अभिष्ठादि हुने पूज्य स्थानमा वहाँ भगवान् शास्ता कुशीनगरमा परिनिर्वाण हुनुभयो ।”

यति सुन्नेबित्तिकं राजा बेहोस भई चतुमधुर युक्त पानी भएको द्रोणीमा लडे । अनि राजालाई उचाली अर्को द्रोणीमा लेटाए । होस आएपछि उनले “तात ! के भनेका ह्वै ?” भनी सोधे ।

“महाराज ! शास्ता परिनिर्वाण हुनुभयो ।”

फेरि पनि राजा बेहोस भई चतुमधुर युक्त पानी भएको द्रोणीमा लडे । अनि उनलाई त्यहाँबाट उचाली तेथो द्रोणीमा लेटाए । होस आएपछि फेरि राजाले “तात ! के भनेका ह्वै ?” भनी सोधे ।

“महाराज ! शास्ता परिनिर्वाण हुनुभयो ।”

राजा फेरि बेहोस भए । अनि उनलाई उचाली नुहाई ठाउकोमा घडाको पानी हालिदिए ।

होस आएपछि राजा असनबाट उठी सुगन्धित पारिएको केश फिजाई हातले छाती पिट्ठै छातीमा हात राखी रोए । यत्तिकैमा बहुला जस्तो भई राजा बाटो लागे । अनि अलंकृता नर्तकी स्त्रीहरूद्वारा परिवृत्त भई कारबाट निस्की जीवकको आम्रवनमा गई जहाँ बसी भगवानले धर्मदेशना गर्नुभएको थियो त्यहाँ गई “सर्वत्र भगवान् ! यस ठाउंमा

वस्तुभई तपाइँले धर्मोपदेश गर्नुभएको होइन ? मेरो शोकशल्यलाई दूर गरिदिनु भएको होइन ? तपाइँले मेरो शोकशल्यलाई छिकिबिनु भयो । अनि म तपाइँको शरणमा परें । अहिले चाहिं भगवान् कुनै उत्तर दिनुहुन्न !” यसरी बार बार रोई “अह दिनमा भए यस्तो अवस्थामा मिभुसङ्घ सहित भगवान् जम्बुद्वीपमा चारिकार्यं जानुभयो” भन्ने सुन्दर्यै । अहिले चाहिं कुनै अनुरूप खबर सुनिदेन । यस्तो भव्य साठीबटा जति गाथाद्वारा भगवान्को अनुस्मरण गरी “अब इवाइबाट केही सिद्ध हुने छैन : बरु दशबलको अस्थिधातुहरू ल्याउन लगाउन पन्यो” भन्ने सोचै ।

यसरी भगवान् परिनिर्वाण भएको समाचार सुनी बेहोसमा परी पछि राजाले भावान्का अस्थिधातुहरू ल्याउनको निमित्त कुशीनगरमा दूतहरू र पत्र पठाए । यति पठाइसकेपछि राजाले केरि यस्तो सोचे “यदि धातु दिए ठिकैछ । होइन भने ल्याउने उपाय यन्मैछु ।” यति सोची चतुरंगिणी सेनाका साथ आफू पनि निस्के ।

ल्यसैले महापरिनिवान सूत्रमा “अस्सोसि खो राजा मागधो अज्ञातसत्तु वेदेहिपुत्रा—‘भगवा किर कुसिनारायं परिनिब्बुतो’ ति ।’ अथ खो राजा मागधो अज्ञातसत्तु वेदेहिपुत्रो कोसिनार-कानं मल्लं दूरं पाहेचि— भगवा पि खत्तियो अहं पि खत्तियो ।

१. दी. नि. अ. क. II. पृ. ३२०-२२: महापरिनिवानसुत्तवण्णना ।
२. दी. नि. अ. क. II. पृ. ३२२: महापरिनिवानसुत्तवण्णना ।

अहं पि अरहामि भगवतो सरीरानं भागं । अहं पि भगवतो सरीरानं शूष्पं च महं च करिसामी'ति' ।"

अर्थ—

"भगवान् बंदेहीपुत्र अजातशत्रुले—भगवान् कुशी-नगरमा परिनिर्बाण हुनुपर्यो" भन्ने छबर सुनें । अनि भगवान् बंदेहीपुत्र अजातशत्रुले कुशीनगरका मल्लहरूकहाँ दूत पठाए—'भगवान् पनि क्षत्री हुनुहुम्छ र म पनि क्षत्री हुँ । मैले पनि भगवान्‌को शरीरको भाग पाउनुपर्छ । म पनि भगवान्‌को शरीरको स्तूप बनाई महोस्तव गर्नेछु' ।"

यस्तं गरी बैशालीका लिङ्गबीहरूले, कपिलवस्तुका शाक्ष-इरूले, अल्लकप्पका बुळयहरूले, रामग्रामका कोलियहरूले, बेठद्वीपका ब्राह्मणहरूले र पावाका मझहरूले पनि भगवान्‌को शरीरधातु मात्र पठाएका थिए^१ ।

जब यी सर्वका सबैसे "या त भगवान्‌को शरीर धातु बेक या त युद्ध" भनी भन्नथाले तब त्यहाँ केहीछिन ठूलो खलबल हुनथाएँयो । अनि जम्बुद्वीपका सबै जसो राजाहरूका गुरु हुने द्रोण ब्राह्मण त्यसबाटत कुशीनगरमा थिए । अनि उनसे सम्झाएपछि सबै शान्त भए र

१. दी. नि. II. पृ. १२६.

२. दी. नि. II. पृ. १२७: महापरिनिवानसुत्तं ।

द्वोण ब्राह्मणके सुफ़ाउ अनुसार अस्थिधानुहरु आठ भागमा विभाजन गरिदै' ।

X

X

X



-
१. दी. नि. II. पृ. १२७: महापरिनिबानसुत्तं, अ. क. II. पृ. ३२३;
यस सम्बन्धमा लेखकको बु. ब्रा. भा-१, पृ. १५३ मा पनि केही
कुरा उल्लेख भएको छ ।

धातु पूजा र स्तूप निर्माण

अगाडि “स्तूप बनाए” भन्ने शीर्षकको मूल सूत्रमा ‘..... राजगृहमा अगवान् का शरीर धातुहरू राख्ने स्तूप पनि बनाए’ भन्ने सम्बन्धमा अर्थकथाले यसरी वर्णन गरेको छ ।

कुशीनगरबाट राजगृह सम्म २५ योजन छ । यस बीचमा आठ उसभी सम्मको बाटो सम्याई जस्तो मल्ल राजाहरूको मकुटबन्धन र संस्थागारको बीचमा पूजा गरे त्यस्तैगरी २५ योजन बाटोमा पूजा गराई लोकवासीहरूलाई शान्त्वना दिँदै सबै बजारहरूमा सुवर्णमय द्रोणीमा राखिएको धातुहरूलाई तौरको परिक्षेपद्वारा आरक्षा गरी आपनो राज्यको ५०० योजन मण्डलभित्र मानिसहरू भेला गराए ।

धायुहरूलाई कुशीनगरदेखि काधुकोडा गर्दै निस्की जहाँ जहाँ सुचर्ण वर्ण फूलहरू देख्दैन् त्यहाँ त्यहाँ तौरको परिक्षेप भित्र राखेका धातुहरूको पूजा गरे । त्यहाँ चढाइएका फूलहरू ओइलाएपछि उनीहरू त्यहाँबाट प्रस्थान गर्दैन् । देशको मुख्य भागमा र अग्निम भागमा पुग्दा एकसातासम्म साधुकोडा गर्दैन् । यसप्रकारले धायुहरू तिई आउनेहरूलाई ७ वर्ष ७ महीना र ७ दिन लाग्यो^१ ।

१. एक उसभी भनेको कति रहेछ भन्ने कुरा जान्नको लागि लेखकको बु. म. भा-१, पृ. ३८ को पादटिप्पणीमा हेनूँ ।
२. दी. नि. अ. क. II, पृ. ३२५: महापरिनिवानमुत्तवण्णना ।

मिथ्यादृष्टिकहरू “थमण गौतमको परिनिर्वाण भएवेहि बल जबजंस्ती गरी साधुकोडा गराउन लगाइचाट हात्रा काम-धाम सबै विनाश भयो” भन्दै कराउनथाले । यसरी कुरा गरी चित्त प्रसन्न गर्नुपर्ने ठाउँमा चित्त बिगारी अपाप्यमा गएका मानिसहरू द४ हजार थिए भने चित्त प्रसन्न गरी स्वर्गजाने मानिसहरू असंख्य अंप्रभिय थिए भनी पेतवत्थु अर्थकथाले’ उल्लेख गरेको छ । क्षीणात्मी भिक्षुहरूले आवज्ञन गर्दा “मानिसहरू भन बिगारी अप्रसन्न भई अपाप्यमा गएका” देखेर “शक्त देवेन्द्रलाई भनेर चाँडै धातुहरू ल्याइपुन्याउने उपाय गराउनु-पन्यो” भनी शक्त देवेन्द्रकहाँ गई शक्तलाई “महाराज ! चाँडै धातुहरू ल्याइपुन्याउने उपाय गर्नुपन्यो” भनी भने । यो सुनेर शक्तले भन्दछन्— “भन्ते ! पृथक्जन मानिसहरू भध्येमा अजातशत्रु जस्ता शह्वा हुने अहू कोही छैनन् । उनले मेरो कुरा सुन्ने छैनन् । वरू हामीले भयावह गरी आवाजहरू कुनाउनेछौं । महाशब्द सुनाउनेछौं । यक्ष आदिको दृश्य देखाउनेछौं । अनि तपाइँहरूले ‘महाराज ! अमनुष्य यक्षहरू रिसाउँदै-छन् धातुहरू चाँडै ल्याउनुहोस् भनी भनुहोस् । यसरी उनले चाँडै ल्याउनेद्यन् ।’ शक्त देवेन्द्रले आफूले भने जस्तै गरे ।

राजाकहाँ गई स्थविरहरूले “महाराज ! अमनुष्य यक्षहरू रिसाउँदैछन् धातुहरू चाँडै ल्याउन लगाउनुहोस्” भनी भने ।

“भन्ते ! जबसम्म मेरो चित्त सन्तोष हुने छैन तबसम्म ल्याउने छैन” भनी भने । फेरि राजाले उनीहरूको कुरामा सोचिचार गरी

१. पृ. १५१: धातुपेतवत्थुअट्कथा ।

“हुन्द्य धातुहरू चाँडै ल्याउन्” भन्ने आज्ञादिए । सातदिनपछि धातुहरू ल्याइपुन्याए ।

यसरी ल्याइपुन्याएका धातुहरू राखी राजगृहमा स्तूप बनाई महोत्सव पनि गरे । अरुहरूले पनि आ-आफ्नो ठाउँमा स्तूप बनाई महोत्सव गरे भनी अटुकथाले^१ उल्लेख गरेको छ ।

अजातशत्रु राजाद्वारा राजगृहमा बनाइएको यो स्तूपको कारणबाट दुइजना आइमाईहरू दिव्यलोकमा पुगेका कुरा विमानवत्थु अटुकथामा^२ उल्लेख भएको पाइन्छ ।

अब जम्बुद्वीपमा शरीरधातुहरू भएका स्तूपहरू आठवटा र शब्देरधातुहरू नापेको ‘तुम्ब’ राखी बनाएको एउटा र चिताका अङ्गारहरू राखेर बनाएको एउटा गरी जम्मा दशवटा (१०) स्तूपहरू भए^३ ।

१. दी. नि. अ. क. II. पृ. ३२५-२८: महापरिनिब्बानसुत्तवण्णना ।
२. पृ. १३६: विसालकछी विमान अटुकथा र पृ. १६०: पीतिविमान अटुकथा ।
३. (१) राजगृहमा एउटा, (२) वैशालीमा एउटा, (३) कपिल-वस्तुमा एउटा, (४) अल्लकप्पमा एउटा, (५) रामग्राममा एउटा, (६) वेठद्वीपमा एउटा, (७) पावामा एउटा, (८) कुशीनगरमा एउटा, (९) द्रोण ब्राह्मणले ‘तुम्ब’ राखी बनाएको एउटा तथा (१०) पिप्पलीवनीय मौर्यहरूले ‘अङ्गार’ राखी बनाएको एउटा गरी जम्मा दशवटा स्तूपहरू हुन् । दी. नि. अ. क. II. पृ. १२८: महापरिनिब्बानसुत्तवण्णना ।

एकदिन महाकाश्यप महास्थविरले भविष्यमा धी धातुहरूको विष्णु हुने कुरा जानी राजा अजातशत्रुकहाँ गई “महाराज ! धातुनिधान गर्नुपछं” भनी भन्नुभयो ।

“हुन्छ भन्ते ! धातुनिधान गर्ने काम मेरो जिम्मा भयो । तर भन्ते ! बाँकी धातुहरू कसरी ल्याउने त ?”

“महाराज ! धातुहरू ल्याउने कामको जिम्मा तपाइँहको होइन । त्यो त हामीहरूको हो ।”

“हुन्छ त भन्ते ! त्यसोभए तपाइँहरूले धातुहरू ल्याउनुहोस् म निधान कार्य गर्नेछु ।”

अति महास्थविर त्यस त्यस राजकुलमा गई पूजाआजा गर्नको निमित्त चाहिने मात्र राख्न लगाई बाँकी धातुहरू ल्याउनुभयो । रामधाममा चाहिं नागहरूले धातुहरू लिइराखेको हुँदा त्यहाँ विष्णु हुने छैन । त्यहाँका धातुहरू भविष्यमा लंकास्थित महाविहारको महाचेत्यमा रहनेछन् भनी त्यहाँका धातुहरू चाहिं नलिई बाँकी सात नगरहरूबाट धातुहरू ल्याई राजगृहको पूर्वदक्षिण दिशातिर उर्मिई “यो ठाउँमा जुन ढुङ्गाहरू थन् ती सबै लोप होउन् । धूलो सका होस् । पानी ननिक्षियोस्” भनी महास्थविरले अधिष्ठान गर्नुभयो ।

राजाले त्यस ठाउँमा खज्च लगाई त्यसबाट आएको माटोको इँट बनाउन लगाई असीतिमहाश्रावकहरूको निमित्त चैत्यहरू बनाए । “यहाँ राजा के गर्दैछन् ?” भनी सोध्दा “महाश्रावकहरूको निमित्त चैत्यहरू बनाउँदै छन्” भनी भन्दछन् । धातुनिधान गर्ने भनी कसेलाई

भन्देनन् । असी हात (८०) जति गहिरो खनिसकेपछि त्यहाँ फलाम वछचाई त्यसमाथि थूपारामको (सकाको) घर जत्रे घर बनाउन लगाई आठ आठवटा हरिचन्दनका सन्दूक र स्तूपहरू बनाउन लगाए । अनि भगवान्का धातुहरू ती हरिचन्दनका सन्दूकमा राखी ती सन्दूकहरू अर्का हरिचन्दनका सन्दूकहरूमा राखी यस्तै प्रकारले आठवटा हरिचन्दनका सन्दूकमा राखे । अनि ती आठवटा सन्दूकहरू आठवटा स्तूपमा राखे । यी आठवटा हरिचन्दनका स्तूपहरू अर्का आठवटा लोहितचन्दनका सन्दूकहरू अर्का आठवटा लोहितचन्दनका स्तूपहरूमा राखे । यी आठवटा लोहितचन्दनका स्तूपहरू अर्का आठवटा दन्तमय सन्दूकमा राखे । यी आठवटा दन्तमय सन्दूकहरू आठवटा दन्तमय स्तूपहरूमा राखे । यी आठवटा दन्तमय स्तूपहरू अर्का आठवटा दन्तमय सन्दूकमा राखे । यी आठवटा रत्नमय सन्दूकहरू आठवटा रत्नमय स्तूपहरूमा राखे । यी आठवटा रत्नमय स्तूपहरू अर्का आठवटा सुवर्णमय सन्दूकमा राखे । यी आठवटा रत्नमय सन्दूकहरू आठवटा सुवर्णमय स्तूपमा राखे । यी आठवटा सुवर्णमय स्तूपहरू अर्का आठवटा चाँदीका सन्दूकमा राखे । यी आठवटा चाँदीका सन्दूकहरू आठवटा चाँदीका स्तूपहरूमा राखे । यी आठवटा चाँदीका आठवटा स्तूपहरू अर्का आठवटा मणिमय सन्दूकमा राखे । यी आठवटा मणिमय सन्दूकहरू आठवटा मणिमय स्तूपमा राखे । यी आठवटा मणिका सन्दूकहरू आठवटा राता मणिका स्तूपमा राखे । यी आठवटा राता मणिका सन्दूकहरू अर्का आठवटा मसारगल्लका सन्दूकमा राखे । यी

आठवटा मसारगल्लका सन्दूकहरू आठवटा मसारगल्ल स्तूपमा राखे । यी आठवटा मसारगल्लका स्तूपहरू अर्का आठवटा मणिमय सन्दूकमा राखे । यी आठवटा मणिमय सन्दूकहरू आठवटा मणिमय स्तूपमा राखे ।

सबभन्दा माथिल्लो मणिमय स्तूप शूपाराम (लंकाको) चंत्य जत्रे थियो । त्यसको माथि रत्नमय घर बनाए । त्यसको माथि सुनको, त्यसको माथि चाँदीको, त्यसको माथि तामाको र त्यसमाथि फलामको घर बनाए । अनि रत्नमय बालुवा छरी जलज स्थलज हजारों फूलहरू छरी ५५० जातकहरू, असीति महाश्रावकहरू, शुद्धोदन महाराजा, महामायादेवी र सिद्धार्थ कुमारसँग जन्मेका र उत्पन्न भएका सात वस्तुहरू सबै सुवर्णमय बनाई पाँच पाँच शय सुन र चाँदीका पूर्णघडाहरू राख्न लगाए । पाँचशय सुवर्णमय ध्वजाहरू फैलाए । पाँचशय सुनका पाला र पाँचशय चाँदीका पालाहरू बनाउन लगाई त्यसमा सुगन्धित तेल राखो कपडाको बत्ती बाले । यसपछि महाकाश्यप महास्थविरले “फूलभाला भओइलाउन् र सुगन्ध नहराउन् तथा बत्ती ननिभोस्” भनी अधिष्ठान गरी “भविष्यमा प्रियदास भन्ने कुमार छत्र धारण गरी अशोक धर्मराजा हुने छन् । उनले यी धातुहरू फैलाउने छन्” भनी सुनको पातामा अक्षर लेखाउनु भयो ।

सर्वप्रकारका आभूषणहरूद्वारा पूजा गरी अजातशत्रु राजा मुरुदेखि देलो थुन्दे बाहिर निस्के । तामा र कलामका देलाहरू युनेर-चुकुलको डोरीमा ताल्चा कुण्डधाई त्यहीनिर एक ठूलो मणिको डर्स्तो

राखो “भविष्यतमा हुने दरिद्र राजाले यो मणिको डल्लो लिई धातुहरूको पूजा सत्कार गरून्” भनी अक्षर लेखाउन लगाए ।

शक्र देवराजाले विश्वकर्मालाई बोलाई “तात ! अज्ञातशत्रुले धातुनिधान गरे । त्यहाँ आरक्षा गर” भनी पश्चए । त्यहाँ आई उनले बाजाबज्जने यन्त्र राखे । धातुगर्भमा स्फटिकको तरबार लिएका काठका रूपहरू वायुवेगले धूम्ने यन्त्र राखो एउटै चक्रकामा बाँधिदिए । अनि चारेतिरबाट ढुङ्गाको परखाल लगाई एउटा ढुङ्गाले माथि छोपी माटो छरो जमिन जस्तै सम्म गरी त्यसमाथि ढुङ्गाको चेत्य राखिदिए ।

यसरी धातुनिधानको काम सिद्धिएपछि आयु छउञ्जेल बसी महाकाश्यप महास्थविर परिनिर्वाण हुनुभयो । अज्ञातशत्रु पनि कर्मनुसार गए । मानिसहरू पनि मरे ।

Dhamma.Digital

x

x

x

१. दी. नि. अ. क. II. पृ. ३२६-२८: महापरिनिब्बानसुत्तवण्णना ।

धर्मसङ्गायनमा भद्रत

अजातशत्रुले राज्य गरेको आठो वर्षमा भगवान् बुद्ध कुशीनगरमा परिनिर्वाण भएको कुरा माथि उल्लेख भइसकेको छ ।

अनि भगवान् परिनिर्वाण भएर एक हप्ता साधुओडा र एक हप्ता धातुपूजा गरी दुइहप्ता वितिसकेपछि गृष्म ऋतुको डेढ महीना बाँकी छोटा वर्षावास बन्ने समय पनि निकट आएपछि सातलाख (७,०००००) भिक्षुसङ्गका नायक^१ हनुभएका महाकाश्यप महास्थानिर्वाचके केही दिन अघि राजगृहमा वर्षावास गरी उहीं धर्मसङ्गायना गर्ने भन्ने निर्णय गर्नु भए अनुसार भिक्षुहरूलाई सम्बोधन गर्नुभई “आबुसो ! राजगृहमा जाओ” भनी भन्नुभई अधा परिषदलिई आफू राजगृह जातको निमित्त एउटा बाटो लाग्नुभयो । अनुरुद्ध महास्थानिर्वाचके पनि आधा परिषद लिई राजगृह जानको निमित्त एउटा बाटो लिनुभयो । आनन्द महास्थानिर्वाचके चाहिं श्रावस्ती भएर राजगृह जानेछु भन्ने विचार गरौ भगवान्का पात्र चौकर लिई भिक्षुसङ्ग सहित श्रावस्तीमा जानुभयो^२ ।

महाकाश्यप र अनुरुद्ध महास्थानिर्वाचके पुणिसकेपछि
“भगवान्ले पनि विहार प्रतिसंस्करण गर्नेमा प्रशंसा गर्नुभएको छ”

१. सम. पा. I. पृ. ६: बाहिरनिदानकथा ।

२. सम. पा. I. पृ. ९: बाहिरनिदानकथा ।

भन्दे वहांहरूले सबभन्दा पहिले विहारहरू सुग्धर सका तथा जोणेंद्रार गर्ने निश्चय गर्नुभयो । त्यसबछत राजगृहमा भट्टार (१८) वटा महाविहारहरू थिए ।

अनि दोश्रो दिनमा स्थविरहरू राजद्वारमा उभिन जानुभयो । राजा आजातशत्रु आई अभिवादन गरी “भन्ते ! के कामले आउनु भएको हो र मैले के गर्नुपन्थ्यो ?” भनी सोधेपछि स्थविरहरूले अठार महाविहारहरू प्रतिसंस्करण र सका सुग्धर गर्नको निमित्त हस्तकर्म चाहियो भनी सूचित गरे ।

“हुन्छ, हवस्” भनी राजाले हस्तकर्मको निमित्त मानिसहरू फठाइदिए । पहिलो महीनाभरी सबै विहारहरू प्रतिसंस्करण गरिसकेपछि राजालाई भने —

“महाराज ! प्रतिसंस्करणको काम सिद्धिसकियो । अब धर्म र विनष्टको संग्रह गर्नेछौं ।”

“हुन्छ भन्ते ! विश्वस्त भई गर्नुहोस् । मेरो आज्ञाचक्ष होस्, तपाईंहरूको धर्मचक्र होस् । भन्ते ! आज्ञादिनुहोस् मैले के गर्नुपन्थ्यो ।”

“महाराज ! धर्मसंग्रह गर्नेहरूको निमित्त बस्ने ठाउं चाहियो ।”

“भन्ते ! कहाँ बनाउं त ?”

“महाराज ! देभार पर्वतको सप्तपर्णी गुफाद्वारमा बनाउन योग्य हुनेछ ।”

१. सम. पा. I. पृ. १०: ब. हिरन्दिनकथा ।

“हवस भन्ते” भनी अजातशत्रु राजा^१ले विश्वकर्मालि बनाए जस्तै गरी अति सुन्दर सुरम्य तथा सुविभक्त भित्ता, भन्याङ्ग र स्तम्भहरू भएको पाँचशय पिक्षुहरू अटाउने ब्रह्मविमान जस्तै महामण्डप बनाई भव्यरूपले फूलमाला आविहरूले तिगारपटार गरी चेंदुवा टाँगी पिक्षुहरूले बस्न योग्य (कपिय) आसनहरू बछधाई मण्डपको बीचमा दक्षिणतिर अडेस लिई उत्तराभिमुख हुने गरी थेरासन राखे । मण्डपको बीचमा पूर्वाभिमुख हुने गरी बुङ्ग भगवान्लाई योग्य हुने गरी आसन राखी बन्तमा जडिएको पंखा पनि राखे । अनि राजाले “भन्ते ! मेरो काम सम्पन्न भयो” भनी भिक्षुसङ्घलाई निवेदन गराए^२ । त्यसेले इतिवृत्तक अटुकथाको निदानवर्णनामा “अजातशत्रु^३ले बनाउन लगाएको सद्गुर्म मण्डपमा बसी महाकाशयप प्रमुख भिक्षुसङ्घहरूले धर्मसङ्गायना गरे...” भनी उल्लेख भएको हो ।

जातक अटुकथा^४ अनुसार अजातशत्रु राजाकी महारानी प्रसेनजित कोशल राजाको छोरी वर्जिर भने कुमारी यिइन् र उनको तरफबाट उद्यम भद्र कुमार^५ भने एकजना छोरा यिए भने कुरा पालिसाहित्यबाट प्रष्ठ हुन्दै ।

१. सम. पा I. पृ. १०-११: वाहिरनिदानकथा ।

२. पृ. ४०.

३. जा. अ. क. I-II. पृ. ६४६: वड्ढकीसूकरजातक, नं. २८३ र जा. अ. क. V. पृ. ५१: तच्छमूकरजातक, नं. ४९२.

४. दी. नि. II. पृ. ४४: सामञ्चफलसुत्त ।

मूलपालि र अटुकथाहरू अध्ययन गर्दा अज्ञातशत्रु राजाको पालामा बुद्ध परिनिर्वाण भइसकेपछि पाटलीग्राममा नगर बसाल्ने काम गरेका थिए । जुन नगर पछि पाटलिपुत्र भयो भन्ने कुरा दीघनिकाय भाग-२, पृ. ७०ः महापरिनिवास शूत्रको 'पाटलिपुत्र बगरभाषन' शीर्षकको कुराबाट; उदानपालि पृ. १७०ः पाटलिगामिय सूत्र र महादग्गपालि पृ. २४३ः सुनीधवरसकारवत्थुबाट तथा यिनका अर्थकथाहरूबाट प्रष्टसंग बुझ्न सकिन्छ । यो नगर निर्माणको मूल सूत्रको अनुवाद यसै संग्रहको अन्त्यमा 'सुनीधवर्षकार' को कुरामा समूललेख घरेको छु ।

सुनीध र वर्षकारको^१ अलावा गोपकमोगल्लान^२ र हपनन्द^३ यनि अज्ञातशत्रु राजाका मन्त्रीहरू र सेनापतिहरू थिए भन्ने कुरा पालिताहिर रको अध्ययन गर्दा बुझिन्छ ।

पालि त्रिपिटकका अर्थकथाहरू तथा मूलपालिमा खोजी गरी भेटिएका काणहरू अनुसार लेखिएको अज्ञातशत्रु राजाको परिचय यति नै हो ।

अज्ञातशत्रु राजाले बुद्ध परिनिर्वाणपछि २४ वर्षसम्म राज्य परे^४ ।

x

x

x

१. दी. नि. ॥. पृ. ७०ः महापरिनिवाससुत्तं ।

२. म. नि. ॥॥. पृ. ६८ः गोपकमोगल्लानसुत्तं ।

३. म. नि. ॥॥. पृ. ७४ः गोपकमोगल्लानसुत्तं ।

४. सम. पा. I. पृ. ६३ः बाहिरनिदानकथा ।

पूर्व पाठि -

**१-देवदत्तसँगको भेट
(देवदत्तवत्थु^१)**

अनि भगवान् अनुप्रियामा इच्छानुसार विहार गर्नुभई कौशम्बीको निमित्त चारिका गर्नुभयो । चारिका गर्नुहुँदै भगवान् कमशः कौशम्बीमा पुग्नुभयो । त्यसपछि भगवान्‌ले कौशम्बीको शोषणातारमा विहार गर्नुभयो ।

त्यसबछत त्यहाँ (कौशम्बीमा) एकान्तमा बसिरहेका देवदत्त (भिष्म) को मनमा यस्तो वितर्कना उठ्यो—

“कसलाई मैले प्रसन्नपारूँ जसलाई प्रसन्न पार्दा मलाई धेरं लाभसत्कार प्राप्त हुनसकोस् ।”

त्यसपछि देवदत्तको मनमा यस्तो लाग्यो—“यो अजातशत्रु राजकुमार तन्नेरी छन् । यिनको भविष्य पनि राज्ञ छ । अतः अजातशत्रु राजकुमारलाई किन प्रसन्न नपारूँ । उनी प्रसन्न भएमा मैले धेरं लाभसत्कार पाउनेछु ।”

१. चुल्ल. व. पा. पृ. २८३: सञ्चभेदविद्यन्धक ।

यति सोची शयनासन सच्याई पात्र-चीवर ग्रहण गरी देवदत्त राजगृहतिर गए । क्रमशः राजगृह (नगरमा) पुगेष्ठि आफ्नो रूपलाई लोप गरी कुमारको स्वरूप निर्मित गरी सर्पमेष्टला लगाई (अहिमेष्टलिकाय) अजातशत्रुको काखमा इकट्ठ भए । यसबाट अजातशत्रु राजकुमार अत्यन्त भयभीत तथा सत्रस्त भए । अनि देवदत्तले अजातशत्रु राजकुमारलाई यसो भने—

“राजकुमार ! मलाई देखेर डराउनु भयो के ?”

“हो, म डराए । तिमी को ह्वौ ?”

“म देवदत्त हुँ ।”

“यदि तपाईं देवदत्त हुनुहुँद्य रुने आप्नो भेष देखाउनुहोस् ।”

अनि देवदत्तले कुमारक रूपलाई लोप गरी सङ्घाटी पात्र-चीवर धारी भई अजातशत्रु राजकुमारको अधित्तिर उभिइरहे । यस्तो शृङ्खिप्रातिहार्यद्वारा अति प्रसन्न तथा प्रभावित भई अजातशत्रु राजकुमार पाँचशय (५००) रथहरू लिई विहान र साँझ देवदत्तको उपस्थानको निर्मित जानथाले । पाँचशय (५००) थाली पक्षवाल्ल भोजनहरू पनि (दिनहुँ) पठाउन थाले । यसरी नाभसत्कारद्वारा मदमत्त भएका देवदत्तले एकदिन यस्तो सोचे “मैले भिक्षुसङ्घ परिहरण गर्नुपन्यो (अहं भिक्षुसङ्घं परिहरिस्तामि) अर्थात् अभिक्षुसङ्घको नायक बन्नुपन्यो ।” यस्तो कल्पना गर्ने बित्तिकै देवदत्तको स्थो शृङ्खिशक्ति हराएर गयो ।

त्यसबछत आयुष्मान् महामौदूगल्यायनको उपस्थाक ककुध भन्ने कोलियपुत्रको हालसाले मृत्यु भएको थियो र उनी एक मनोमय लोकमा (— ब्रह्मलोकमा) उत्पन्न भएका थिए। उनको यस्तो आत्मभाव थियो कि मानो दुइ तीन मागधी गाउँहरू जत्रे। त्यस आत्मभावद्वारा उनले न आफूलाई न त अकालाई नै पीडा दिन्ने। अनि ककुध देवपुत्र जहाँ आयुष्मान् महामौदूगल्यायन हुनुहुन्थ्यो त्यहाँ गए। स्थाँ पुगेच्छि आयुष्मान् महामौदूगल्यायनलाई अभिवादन गरी एक छेउमा उभिए। एक छेउमा उभिएका ककुध देवपुत्रले आयुष्मान् महामौदूगल्यायनलाई यस्तो विन्तिगरे—

“भन्ते ! लाभसत्कारद्वारा मदमत्त भएका देवदत्तले ‘म भिक्षु-सङ्घको बायक बन्नेछु भन्ने इच्छा गर्दैछन्। भन्ते ! यस्तो विचार गर्ने वित्तिक देवदत्तको त्यो ऋद्धिशक्ति हराएर गयो’।”

यति विवितगारी ककुध देवपुत्र आयुष्मान् महामौदूगल्यायनलाई अभिवादन तथा प्रवक्षणा गरी उहाँ अन्तर्धान भए।

त्यसपछि आयुष्मान् महामौदूगल्यायन जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानुभयो। त्यहाँ पुगेच्छि भगवान्त्वाई अभिवादन गरी एक छेउमा बस्नुभयो। एक छेउमा बस्नुभएका आयुष्मान् महामौदूगल्यायनले भगवान्स्ताई यस्तो विन्ति गर्नुभयो—

“भन्ते ! ककुध भन्ने मेरा उपस्थाकको हालसाले मृत्यु भयो र उनी एक मनोमय लोकमा उत्पन्न भए। उनको आत्मभाव मानो मापधी दुइ तीन गाउँहरू जत्रे छन्। अनि भन्ते ! ककुध देवपुत्र

माई मलाई अभिबादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका ककुध देवपुत्रले—‘लाभसत्कारद्वारा सदमत भटका देवदत्तले आफू सञ्चाको नायक बन्ने हच्छा गर्दैछन् र यस्तो हच्छा गर्ने चित्तकै उनको स्यो श्रद्धिशक्ति ‘हराएर गयो’ भनी मलाई सुनाए । यति भनी मलाई अभिबादन तथा प्रदक्षिणा गरी उहीं अन्तर्धान भए ।”

“मौद्गल्यायन ! उन्ने भटेका कुराहरु सबै त्यस्तं हुग्छन् र अन्यथा हुग्नन् भन्ने कुरा तिमीले आफ्नो चित्तले कुण्ठ देवपुत्रको चित्तलाई थाहापायो त ?”

“मन्ने ! मैले आफ्नो चित्तले ककुध देवपुत्रको चित्तलाई पनि थाहापाएँ । जुन कुराहरु ककुध देवपुत्रले भन्दछन् ती (कुराहरु) सबै त्यस्तं हुग्छन् र अन्यथा हुने छन्नन् भन्ने कुरा पनि मैले थाहापाएँ ।”

“मौद्गल्यायन ! आफ्नो वचनलाई समाली राख । मौद्ग-
ल्यायन ! आफ्नो वचनलाई समाली राख । अहिले सो मोष्टपुरवाने (= देवदत्तले) आफ्नले आफूलाई प्रकट गर्नेछन् ।”

x

x

x

अृष्ट सूत्र—

२—पांचशय रथहरू

(पञ्चरथसुत्तं^१)

(भगवान्) राजगृह स्थित वेणुवनको कलन्दकनिष्ठापमा बसिरहनुभएको थियो । त्यसबबत अजातशत्रु कुमार पांचशय रथहरू लिई बिहान र बेलुकी देवदत्तको उपस्थानको निमित्त जान्ते र पांचशय थाली^२ पक्वान्न भोजनहरू पनि पठाउँथे । अनि केही मिक्षुहरू जहाँ भगवान् हुनुहुन्यो त्यहाँ गए । त्यहाँ पुरोपछि भगवान्‌लाई अभिवादन पारी एक छेउमा बसे । एक छेउमा बसेका तौ मिक्षुहरूसे भगवान्‌लाई यस्ती भने—“भन्ते ! अजातशत्रु कुमार देवदत्तको उपस्थानको निमित्त पांचशय रथहरू लिई बिहान र बेलुकी जान्छन् र पांचशय थाली पक्वान्न भोजनहरू पनि पठाउँद्धन् ।”

१. सं. नि. II. पृ. २०१: लाभसक्कारसंयुतं, अ. क. II. पृ. १५७.
२. एउटा थालीमा दशजना पुरुषको लागि पुग्ने भात अटाउँद्ध भनी सं. नि. अ. क. II. पृ. १५७: पञ्चरथसुत्तवण्णनाले उल्लेख गरेको थ ।

“भिक्षुहो ! देवदत्तको लाभसत्कार र यशकीर्ति प्रति ईर्ष्या नगर । भिक्षुहो ! जो यो अजातशत्रु कुमार देवदत्तकहाँ उपस्थानको निमित्त बिहान र बेलुकी पांचशय रथहरू लिई जान्धन् र पांचशय थाली पक्वान्न भोजनहरू पठाउँछन् भिक्षुहो ! यसबाट देवदत्तको कुशल धर्मंमा हानी ने अपेक्षा गर्नुपर्छ बृद्धि होइन ।

“भिक्षुहो ! जस्तै चण्ड कुकुरको नाकमा (भालूको वा माछाको) पित्त राखिएदा उ क्न चण्ड हुन्छ भिक्षुहो ! त्यस्तै जो यो अजातशत्रु कुमार देवदत्त कहाँ बिहान र बेलुकी उपस्थानको निमित्त पांचशय रथहरू लिई जान्धन् र पांचशय थाली पक्वान्न भोजनहरू पठाउँछन् भिक्षुहो ! यसबाट देवदत्तको कुशल धर्मंमा हानी ने अपेक्षा गर्नुपर्छ बृद्धि होइन । भिक्षुहो ! यसरी लाभसत्कार र यशकीर्ति भनेको दर्शन तथा खरो छ...। भिक्षुहो ! यसरी तिमीहरूले सिक्तुपर्छ ।”

x

x

x

मूल पाठ —

३ - राजहत्याको प्रयत्न (अजातसत् कुमारवत्यु')

एकदिन देवदत्त (भिक्षु) जहाँ अजातशत्रु राजकुमार थिएः
त्यहाँ गई अजातशत्रु राजकुमारलाई यस्तो भने—

“हे कुमार ! अधि मनुष्यहरू दीर्घायु हुन्ये र आजकल अल्पायु
हुन्नन् । शायद तिमी कुमार छँदा नै मृत्यु हुन पनि सक्छौ । हे कुमार !
त्यस्तले तिमीले आफ्ना पितालाई हत्या गरी राजा होइ । म भगवान्‌लाई
हत्या गरी बुझ हुनेछु ।”

अनि अजातशत्रु राजकुमार “आर्य देवदत्त महान् ऋद्धिवान्
र महान् भानुभान् सम्पन्न हुनुहुन्च । आर्य देवदत्तले जान्दछन् होला”
भन्ने चिचार गरी तिद्वामा शस्त्र बाँधी मध्याह्न समयमे भयभीत
उद्वेग संशक्ति र उत्त्रस्त भएकैं गरी (बिम्बिसारको) अन्तःपुरमा
परे । अन्तःपुरका अङ्ग एक हाकिमहरूले अजातशत्रु राजकुमारलाई

१. चुल. व. पा. पृ. २९०: सञ्चेदकखन्नकं ।

मध्याह्न समयमें भयभीत उद्वेग सशंकित र उत्त्रस्त भएँ गरी एकलाली
अन्तःपुरमा पसेको देखेर समाते । खोज तलास गर्दा तिघामा शाल
बाई राखेको देखेपछि उनीहरूले अजातशत्रु राजकुमारसंग सोधे—

“हे कुमार ! तपाइँ के गनं चाहनुहुन्छ ?”

“बाबुलाई मानं चाहन्छू ।”

“कसले प्रोत्साहित पान्यो ?”

“आयं देवदत्तले ।”

(क) अनि यो कुरा सुनी केही महामात्यहरूले यस्तो राय
व्यक्त गरे—“कुमारलाई पनि मानूपछं देवदत्तलाई पनि मानूपछं र सब
मिशुहरूलाई पनि मानूपछं ।”

(ख) केही महामात्यहरूले यस्तो राय व्यक्त गरे—“मिशुहरू-
लाई मानं हुम् । मिशुहरूले कुनै अपराध गरेका छनन् । कुमारलाई र
देवदत्तलाई मानूपछं ।”

(ग) केही महामात्यहरूले यस्तो राय व्यक्त गरे—“न कुमारलाई
मानून्छ न देवदत्तलाई मानून्छ न त मिशुहरूलाई न मानून्छ ।
किन्तु राजालाई बिन्ति गर्नुपछं । राजाबाट जस्तो आज्ञा हुनेछ त्यस्तै
गर्नुपछं ।”

अनि अजातशत्रुलाई साथमा लिई तो महामात्यहरू जहाँ
भगवराजा सेनीय बिन्दिसार यिए त्यहाँ गए । त्यहाँ पुणेपछि भक्त-
राजा सेनीय बिन्दिसारलाई यो कुरा बिन्ति गरे ।

“हे भणे । महामात्यहरूको के राय छ नि ?”

“बहाराज ! (क) केही महामात्यहरूले यस्तो राय व्यक्त नरे—‘कुमारलाई पनि देवदत्तलाई पनि तथा सबै भिक्षुहरूलाई मार्नुपछं ।’ (ख) केही महामात्यहरूले यस्तो राय व्यक्त गरे—‘भिक्षुहरूलाई मानेहुन्छ । भिक्षुहरूले कुनै अपराध गरेका छैनन् । कुमारलाई र देवदत्तलाई मार्नुपछं ।’ (ग) केही महामात्यहरूले यस्तो राय व्यक्त गरे—‘न कुमारलाई मार्नहुन्छ न देवदत्तलाई मार्नहुन्छ न त भिक्षुहरूलाई ने मार्नहुन्छ । किन्तु राजालाई विन्ति गर्नुपछं । राजाबाट जस्तो भासा हुनेछ त्यस्तं गर्नुपछं’ ।”

“हे भणे ! बुद्ध, धर्म तथा सङ्ख्याले के गरेका छन् र ? के दोष छ र ? भगवान्‌ले राजगृहमा देवदत्तको बारेमा पहिले नै प्रकाश गरी तस्तु भएको छ, होइन ? ‘अधि देवदत्तको अर्के स्वभाव यिदी अहिले चाहाँ ह अर्के स्वभाव छ । देवदत्तले काय, बचन तथा मनले ओ काम गर्छन् त्यो बुद्ध, धर्म तथा सङ्ख्या भनी सम्झनुहुन्छ । त्यसबाट केवल देवदत्त नै सम्झनुपछं१’ अनि जुन महामात्यहरूले—‘कुमारलाई भनि देवदत्तलाई पनि तथा सबै भिक्षुसङ्ख्यालाई पनि मार्नुपछं’ भनी राय व्यक्त गरे—त्यस्तालाई निकम्भा पारिदिए अर्थात् अपदस्थ गरिदिए । जुन महामात्यहरूले—‘भिक्षुहरूलाई मानेहुन्छ भिक्षुहरूले कुनै अपराध गरेका छैनन् किन्तु राजकुमार र देवदत्तलाई मार्नुपछं’ भनी राय

१. यसरी देवदत्तको सम्बन्धमा प्रकाश गरिएको कुरा लेखकको बु. भा. च. भा-३, पृ. २१६ मा उल्लेख भएको छ । जान्न चाहौनेसे उहाँ हैनूँ ।

[७६]

बुद्धकालीन राजपरिवार-२

व्यक्त गरे त्यस्तालाई नीचस्थानमा राखिदिए अर्थात् श्रेणी घटाइदिए ।
बुन महामात्यहरूले — ‘न कुमारलाई मानं हुन्छ न देवदत्तलाई मानं
हुन्छ न त भिक्षुहरूलाई ने मानं हुन्छ किन्तु राजालाई बिन्ति गर्नुपछं ।
राजाबाट जे आज्ञा हुनेछ त्यस्तं गर्नुपछं’ भना राय व्यक्त गरे त्यस्तालाई
उच्चस्थानमा राखे अर्थात् पद बढाइदिए । यसपछि मगधराजा सेनीय
बिभिन्नसारले कुमारसंग सोधे —

“हे कुमार ! किन तिमीले मलाई मानं चाहेको ?”

“देव ! म राज्य चाहन्नु ॥”

“हे कुमार ! यदि तिमी राज्य चाहन्दौ भने यो राज्य लेउ”
भनी आज्ञातशब्दु कुमारलाई राज्य सुम्पिदिए ।

x

x

x

मूळ पालि—

४-देवदत्तलाई सहयोग

(अभिमारपेसनं^१)

अनि देवदत्त (भिक्षु) जहाँ अजातशत्रु कुमार यिए त्यहीं गए। त्यहीं गई अजातशत्रु कुमारलाई यस्तो भने—“महाराज ! मानिसहरूलाई आज्ञादिनुहोस् जसले थ्रमण गौतमलाई मानेछन् ।”

अनि अजातशत्रु कुमारले मानिसहरूलाई आज्ञादिए—“मने ! आर्य देवदत्तले जस्तो भन्नुद्देख त्यस्तं गर ।”

अनि देवदत्तले एक पुरुषलाई आज्ञादिए—“आबुसो ! अपुक ठाउमा थ्रमण गौतम बसेकाछन् । त्यहीं गएर उनलाई मारेर यो बाटोबाट आऊ ।”

सो बाटोमा दुइ पुरुषहरू रहेके । जो एक पुरुष यो बाटोबाट आउनेछ उनलाई मारेर यो बाटोबाट आऊ ।

१. चुल्ल. व. पा. पृ. २९१: सहृदयेदविवरणकं ।

सो बाटोमा चारजना पुरुषहरु राखे । जो दुइजना पुरुषहरु
वो बाटोबाट आउनेछन् उनीहरूलाई मारेर यो बाटोबाट आऊ ।

स्थो बाटोमा आठजना पुरुषहरु राखे । जो चारजना पुरुषहरु
वो बाटोबाट आउनेछन् उनीहरूलाई मारेर यो बाटोबाट आऊ ।

सो बाटोमा सोहजना पुरुषहरु राखे । जो आठजना पुरुषहरु
वो बाटोबाट आउनेछन् उनीहरूलाई मारेर आऊ ।

अनि त्यो एकजना पुरुष ढाल तरबार लिई बाँणको ठोको मिरी
भर्ही भगवान् हुनुहुन्थ्यो त्यहाँ गयो । त्यहाँ गएर भगवान्‌को भगिच्चमा
चयभीत, उद्बेग, सशक्त व्रस्त तथा स्तव्य भई उभिइरह्यो । (त्यस
किसिमले उभिइरहेको) सो पुरुषलाई देखेर (भगवान्‌ले) यस्तो
अन्युभयो —

Dhamma Digital

“आवुसो ! आऊ, नडराऊ !”

अनि सो पुरुषले ढाल र तरबार एकातिर राखो बाँणको ठोको
किंकी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गयो । त्यहाँ गएर भगवान्‌को
चाउमा शीर राखो भगवान्‌लाई यस्तो विनिंगन्थ्यो —

“भन्ते ! मूख्यले जस्तै मूढले जस्तै अकुशलले जस्तै मैले अपराध
करे । जो कि म दुष्टचित्त लिएर बध्यचित्त लिएर यहाँ आएँ । भन्ते ।
सो मलाई क्षमागर्नुहोस् ! भविष्यमा यस्तो गर्नेछन् ।”

“आवुसो ! ठीक छ । जो कि तिमीले मूख्यले जस्तै मूढले जस्तै
अकुशलले जस्तै अपराध गन्थ्यो । जो कि तिमी दुष्टचित्त लिई बध्यचित्त

लिई यही आयो । आवुसो ! जब कि तिभीले आपनो दोषलाई 'दोष हो' भनी जानी धर्मानुकूल क्षमा मार्गयो । त्यो तिक्षो दोषलाई हामी क्षमा गढ़ो । आदृशो ! आदंदिनयमा दस्ताई अस्तित्वामें अनिन्द्र जसले आपनो दोषलाई 'दोष हो' भनी जानी धर्मानुकूल क्षमा मार्ग र भविष्यमा यस्तो नगर्ने प्रतिज्ञा गर्छ ।"

अनि भगवान्‌ले सो पुरुषलाई आनुपूर्वीकथा सुनाउनु भयो । यस्तो दानकथा... । अनि सो पुरुषले भगवान्‌लाई यस्तो भन्यो— "धन्य हो भो गौतम ! ...^३ आजदेखि आजीवन शरणमा आएको उपासक हो भनी तपाइँ गौतमले मलाई स्वीकार गर्नुहोस् ।"

अनि भगवान्‌ले सो पुरुषलाई यस्तो भन्नुभयो— "आवुसो ! तिमी यो बाटोबाट नजाऊ । यो बाटोबाट जाऊ" भनी अर्के बाटोबाट पछाडनु भयो ।

अनि तो दुइजना पुरुषहरूले किन त्यो पुरुष अहिलेसम्म अद्वाएको होला भन्ने सोची फक्केर बाटोतिर जाँदा भगवान्‌लाई एक उखमनि असिरहनु भएको देखे । अनि उनीहरू जहाँ भगवान् असिरहनु

१. यहाँका बाँकी कुराहरू लेखकको बु. रा. भा-१ को पृ. ३६ मा,
बु. ब्रा. भा-२, पृ. १६१ मा, बु. गृ. भा-२, पृ. १०० मा अथवा
बु. गृ. भा-३, पृ. ४२२ मा हेतु ।
२. यहाँका बाँकी कुराहरू लेखकको बु. रा. भा-१, पृ. ३८, बु. ब्रा.
भा-२, पृ. ३७ अथवा बु. गृ. भा-२, पृ. ३७ मा हेतु ।

भएको थियो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे । भगवान्‌ले उनीहरूलाई आनुपूर्वीकथा सुनाउनु भयो...। अनि उनीहरूले भगवान्‌लाई यस्तो भने—“धन्य हो भो गौतम ! ...आजदेखि आजीवन शरणमा आएका उपासकहरू हुन् भनी तपाइँ गौतमले हामीलाई स्वीकार गर्नुहोस् ।”

अनि भगवान्‌ले ती दुइजना पुरुषहरूलाई यस्तो भन्नुभयो—“आद्युतो ! तिमीहरू यो बाटोबाट नजाऊ । यो बाटोबाट जाऊ” भनी अर्कैं बाटोबाट पठाउनु भयो ।

अनि ती चारजना पुरुषहरूले...आठजना पुरुषहरूले...सोहृचना पुरुषहरूले “किन ती आठजना पुरुषहरू अहिलेसम्म नआएका होलान्” भन्ने सोची फक्त बाटोतिर जाँदा भगवान्‌लाई एक रुद्धभन्नि बसिरहनु भएको देखे । अनि उनीहरू जहाँ भगवान् बसिरहनु भएको थियो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे । भगवान्‌ले उनीहरूलाई आनुपूर्वीकथा सुनाउनु भयो...। अनि उनीहरूले भगवान्‌लाई यस्तो भने—“धन्यहो भो गौतम ! ...आजदेखि आजीवन शरणमा आएका उपासकहरू हुन् भनी तपाइँ गौतमले हामीलाई स्वीकार गर्नुहोस् ।”

अनि ती पुरुषहरूलाई भगवान्‌ले यस्तो भन्नुभयो—“आद्युतो ! तिमीहरू यो बाटोबाट नजाऊ । यो बाटोबाट जाऊ” भनी अर्कैं बाटोबाट पठाउनु भयो ।

अनि त्यो एकजना पुरुष जहाँ देवदत्त थिए त्यहाँ गयो । त्यहाँ
पुरोपच्छि देवदत्तलाई यस्तो भन्यो—“भन्ते ! म वहाँ भगवान्‌लाई मानं
सविदन । वहाँ भगवान् महान् ऋद्धिचान् र महाप्रभावशाली हुनुहुन्द्य ।”

“आवुसो ! भइहल्यो । तिमीले शमण गौतमलाई नमार ।
म ने शमण गौतमलाई मानेछु ।”



Dhamma.Digital


मूल सूत्र—

५-प्रसेनजित् कोशल राजासँग युद्ध
(पठमसंगामसुत्तं*)

एकदिन भगधराजा वैदेहीपुत्र^१ अजातशत्रु^२ले चतुरज्ञिणी^३ सेना तथार गरी प्रसेनजित् कोशल राजाको विरोधमा काशी गाउँमा^४

१. सं. नि. I. पृ. ८२: कोसलसंयुत्तं, अ. क. I. पृ. १२०.
२. 'वैदेहीपुत्र' भन्ने शब्दको अर्थ अगाडि पृ. ९१, "श्रामण्यकल" भन्ने शीर्षकको पादटिप्पणीमा उल्लेख भएको छ ।
३. 'चतुरज्ञिणी सेना' भनेको हस्तीसैन्य, अश्वसैन्य, रथसैन्य र पैदल-सैन्यलाई भन्दछन् । सं. नि. अ. क. I. पृ. १२०: पठमसंगामसुत्त-वर्णना ।
४. यो काशी गाउँ अजातशत्रु राजाकी आमाको दाइजो हो । अजातशत्रुकी आमा महाकोशलकी छोरी हुन् । यिनकै तरफबाट अजातशत्रुको जन्म भएको थियो । यस सम्बन्धी अरु विशेष कुरा जान्न चाहनेले लेखकरो बु. रा. भा-१, पृ. ३ 'परिवार' भन्ने शीर्षकमा हैन् ।

हमला गरे । प्रसेनजित् कोशल राजाले सुने—“मगधराजा वंदेहीपुत्र अजातशत्रुले चतुरज्ञिणी सेना तयार गरी मेरो विरोधमा काशी गाउँमा हमला गरे ।” अनि प्रसेनजित् कोशल राजाले पनि चतुरज्ञिणी सेना तयार गरी मगधराजा वंदेहीपुत्र अजातशत्रुको विरोधमा काशी गाउँमा प्रति हमला गरे । अनि मगधराजा वंदेहीपुत्र अजातशत्रु र प्रसेनजित् कोशलराजा आपसमा लडे । यो युद्धमा मगधराजा वंदेहीपुत्र अजातशत्रुले प्रसेनजित् कोशलराजालाई पराजित गरे । पराजित प्रसेनजित् कोशलराजा आपने राजधानी आवस्तीमै फर्के ।



अनि केही भिक्षुहूल पूर्वाल्ल समयमा छीवर पहिरी पात्र-चीवर ग्रहण गरी आवस्तीमा मिक्षाटनार्थ गए । आवस्तीमा मिक्षाटन गरिसकेपछि भोजनोपरान्त जहाँ भगवान् हृषुहन्थ्यो तथहाँ गर्द भगवान्-लाई अभिवादन गरी एक छेउभा बसे । एक छेउभा बसेका ती भिक्षुहूले भगवान्-लाई यस्तो बिन्तिगरे—

“भन्ते ! यहाँ मगधराजा वंदेहीपुत्र अजातशत्रुले चतुरज्ञिणी सेना तयार गरी प्रसेनजित् कोशलराजाको विरुद्धमा काशी गाउँमा हमला गरे । भन्ते ! अनि प्रसेनजित् कोशलराजाले सुने—“मगधराजा वंदेहीपुत्र अजातशत्रुले चतुरज्ञिणी सेना तयार गरी मेरो विरोधमा काशी गाउँमा हमला गरे ।” भन्ते ! अनि प्रसेनजित् कोशलराजाले पनि चतुरज्ञिणी सेना तयार गरी मगधराजा वंदेहीपुत्र अजातशत्रुको विरोधमा काशी गाउँमा प्रति हमला गरे । भन्ते ! अनि मगधराजा

वंदेहीपुत्र अजातशत्रु र प्रसेनजित् कोशलराजा आपसमा लडे ।
भन्ते ! त्यस संग्राममा मणधराजा वंदेहीपुत्र अजातशत्रुले प्रसेनजित्
कोशलराजालाई पराजित गरे । पराजित प्रसेनजित् कोशलराजा आपने
राजधानी शावस्तीमै फर्के ।”

“भिक्षुहो ! मणधराजा वंदेहीपुत्र अजातशत्रु पापमित्र’ पाप-
सहाय र पापमा मन लगाउँछन् । प्रसेनजिन् कोशलराजा कल्याणमित्र’
कल्याण सहाय र कल्याणमा मन लगाउँछन् । भिक्षुहो ! पराजित भएको
कारणले प्रसेनजित् कोशलराजा भाज राति दुःखीभई सुन्नेछन् ।”

यति कुरा भन्नुभई पुनः पस्तो भन्नुभयो—

“जयं वेरं पसवति, दुक्खं सेति पराजितो ।
उपसन्तो सुखं सेति, हित्वा जयपराजय’ति ॥”

१. देवदत्तादिहरूसँग मित्रता राख्ने भएकाले यहाँ ‘पापमित्र र पाप-
सहाय’ भनी उल्लेख भएको हो भनी सं. नि. अ. क. I. पृ. १२१:
पठमसङ्घामसुत्तवण्णनाले उल्लेख गरेको छ ।
२. सारिपुत्र आदि स्थविरहरूसँग मित्रता राख्ने भएको हुँदा
‘कल्याणमित्र’ भनिएको हो भनी सं. नि. अ. क. I. पृ. १२१:
पठमसङ्घामसुत्तवण्णनाले उल्लेख गरेको छ ।

आर्थ—

“विजयको कारणले वरी उत्पन्न हुन्छ पराजित मुरुष दुःखपूर्वक सुत्क्षेप । जय-पराजय त्यागमे शान्तपुरुष सुखपूर्वक निवाउन्छ ।”

× × ×



मूल सूत्र—

६- प्रसेनजित् राजासंग दोशो युद्ध (द्वितीयसङ्गामयुत्तं१)

एकदिन मगधराजा बैदेहीपुत्र अजातशत्रुले चतुरङ्गिणी सेना तयार गरी काशी गाउँमा हमला गरे ।

प्रसेनजित् कोशलराजाले पनि “मगधराजा बैदेहीपुत्र अजात-शत्रुले...” काशी गाउँमा हमला गरे” भन्ने सुने । अनि प्रसेनजित् कोशलराजाले पनि...१ मगधराजा बैदेहीपुत्र अजातशत्रुको विरोधमा काशी गाउँमा प्रति हमला गरे । अनि मगधराजा बैदेहीपुत्र अजात-शत्रु र प्रसेनजित् कोशलराजा आपसमा लडे । त्यस सङ्ग्राममा प्रसेनजित् कोशलराजाले मगधराजा बैदेहीपुत्र अजातशत्रुलाई पराजित

१. सं. नि. I. पृ. ८३: कोसलसंयुत्तं, अ. क. पृ. १२१.
२. यहाँका बाँकी कुराहरू माथि पृ. ८२ मा ‘प्रसेनजित् कोशल राजासंग युद्ध’ मा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।
३. यहाँका बाँकी कुराहरू माथि पृ. ८३ मा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।

गरी जिउंदे समाते । त्यस समय प्रसेनजित् कोशलराजाको मनमा यस्तो लाग्यो—“यद्यपि यी मगधराजा वैदेहीपुत्र अजातशत्रु विद्रोह नगर्नेसंग विद्रोह गर्छन् तंपनि यिनी आफ्ने भानिज न हुन् । अतः यिनका सबै हस्तीसंन्यहरू, अश्वसंन्यहरू, रथसंन्यहरू र पैदलसंन्यहरू जफत गरी किन यिनलाई जिउंदे छाडि नदिन् ।”

यति सोची प्रसेनजित् कोशलराजाले मगधराजा वैदेहीपुत्र अजातशत्रुका सबै हस्तीसंन्य सबै अश्वसंन्य सबै रथसंन्य तथा सबै पैदलसंन्य हरण गरी जिउंदे छाडिदिए ।

त्यस समय केही भिक्षुहरू पूर्वाह्नि समयमा चौवर पहिरौ पात्र-चौवर ग्रहण गरी भिक्षाटनार्थं श्रावस्तीमा गए । श्रावस्तीमा भिक्षाटन गरिसकेपछि भोजनोपरान्त जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई भगवान्-लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका ती भिक्षुहरूले भगवान्-लाई निम्न कुरा विनिंगरे—

“भन्ते ! यहाँ मगधराजा वैदेहीपुत्र अजातशत्रुले चतुरङ्गिणी सेना तयार गरी काशी गाडौंमा हमला गरे । प्रसेनजित् कोशलराजाले पनि मगधराजा वैदेहीपुत्र अजातशत्रुको विरोधमा काशी गाडौंमा प्रति हमला गरे । अनि मगधराजा वैदेहीपुत्र अजातशत्रु र प्रसेनजित् कोशलराजा आपसमा लडे । त्यस सङ्ग्राममा प्रसेनजित् कोशलराजाले मगधराजा वैदेहीपुत्र अजातशत्रुलाई पराजित गरी जिउंदे समाते । त्यस समय प्रसेनजित् कोशलराजाको मनमा यस्तो लाग्यो—‘यद्यपि यी मगधराजा वैदेहीपुत्र अजातशत्रु विद्रोह नगर्नेसंग विद्रोह गर्छन् तंपनि

यिनी आपने भर्त्तनिंज ने हुन् । अतः यिनका सबै हस्तीसंन्यहरू... जफत गरी किन यिनलाई जिउंदै छाडि नदिङै ।' यति सोचेर प्रसेनजित् कोशलराजाले मगधराजा बैदेहीपुत्र अजातशत्रुका सबै हस्तीसंन्यहरू... हरण गरी (अजातशत्रुत्वाई) जिउंदै छाडिरिए ।"

यी कुरा सुनी त्यसबेला भगवान्‌ले निभ्न गाथा भन्नुभयो—

१. "विलुम्पतेव पुरिसो, पावस्म उपकप्पति ।
यदा चञ्जे विलुम्पन्ति, सो विलुत्तो विलुम्पति ॥
२. "ठानं हि मञ्जति बालो, याव पापं न पच्चति ।
यदा च पञ्चति पापं, अथै दुखं निगच्छति ॥
३. "हृष्टा^१ लभति^२ हृष्टारं, जेतारं लभते^३ जयं ।
अक्कोसको च अक्कोसं, रोसेतारं च रोसको ।
अथ कम्मविवट्टेन, सो विलुत्तो विलुम्पतीति ॥"

अर्थ—

१—"आपनो सामध्यं छउञ्जेलसम्म पुरुषले अर्काको लुदछ ॥
बब अरुहरूले पनि लुट्नथालछ तब सो लुटिराखेको पनि लुटिन्छन् ।

१. बर्मीमा : 'विलुप्पति' ।
२. सिहल र रोमनमा : 'अथ बालो' ।
- ३-३. सिहलमा र स्पाममा : 'लभति हृष्टा' ।
४. रोमनमा : 'लभति' ।

२—“जबसम्म पापको फल पाउँदैन तबसम्म मूर्ख ठान्दछ कि ‘मैले खूब गरे’ । जब पापको फल भोग्नेबेला आउँछ तब अति दुःखी भई बस्छ ।

३—“मानेलाई मानें भेटिन्छ । विजेतालाई विजेता भेटिन्छ । गालिगर्नेलाई गालिगर्न भेटिन्छ । क्रोधीलाई क्रोधी नै भेटिन्छ र आफूले गरेको कर्तुं तर्को फल भोग्नुपर्ही लुटिराखेको समेत लुटाइन्छ ।”



मूळ सूत्र —

७—शामण्यफल (सामव्यफलसुन्त^१)

यस्तो मैले सुनौ—

एक समय भगवान् राजगृहको जीवक कौमारभृत्यको^२ आम्रवनमा^३ साँढे बाहुशय भिक्षुसङ्खका साथ बसिरहनुभएको थियो ।

त्यस समय मगधराजा अजातशत्रु वंदेहीपुत्र^४ (वेदेहिपुत्तो) पूर्णिमाको^५ उपोसथको^६ पन्ध्रौदिन चातुर्मासिनीको कौमुदि (= कार्तिक पूर्णिमा) ले पूर्ण चन्द्र भएको रातमा राजामात्पहरूद्वारा परिवृत्त भई उत्तम प्रासादको माथिल्लो भागमा बसिरहेका थिए । अनि मगधराजा अजातशत्रु वंदेहीपुत्रले त्यस पूर्णिमाको रातमा उदान प्रकट गरे—

-
१. दी. नि. I. पृ. ४१, अ. क. I. पृ. १५२.
 २. जीवक कौमारभृत्य भनेका के हुन् भन्ने बारेमा लेखकको बु. गृ. भा-१, पृ. ३४७ को जीवकपरिचय हेतू० ।
 ३. यो आम्रवन कहाँनिर छ भन्ने कुरा लेखकको बु. गृ. भा-१, पृ. ३५६ मा हेतू० ।

४. यी राजा महाकोशल राजाकी छोरीका पुत्र हन् । वैदेह राजाका होइनन् । पण्डितदूरुलाई 'वैदेही' भन्दछन् । जस्तै—वैदेहिक गृहपतिहरू (वैदेहिका गृहपतानि, म. नि. I. पृ. १६७: ककचूपम-सुत्तं); आर्य आनन्द वैदेहमुनि (अथयो आनन्दो वैदेहमुनि, सं. नि. II. पृ. १८३: चीवरसुत्तं, कस्सपसंयुत्तं) । वैदेहि शब्दको अर्थ यसरी लगाइएको छ —

'वैदग्निं एतेनाति = वेदो । ज्ञाणस्सेतं अधिवचनं । वैदेत ईहति घटति वायमतीति = वेदेहो । वैदेहिया पुत्तो = वैदेहि पुत्तो ।' अर्थात् जसद्वारा चुकिने हो त्यो 'वेद' हो । ज्ञानलाई नै 'वेद' भनिएको हो । वैदद्वारा उत्साहित हुने 'वैदेही' हो । वैदेहीको पुत्र = वैदेहीपुत्र हो भनी सुमं. वि. I. पृ. १५८: सामञ्जफलसुत्त-वण्णनाले उल्लेख गरेको छ । यस्तै गरी सार. प. II. पृ. १३२१ उपस्सयसुत्तवण्णना, कस्सपसंयुत्तले पनि उल्लेख गरेको छ । पषं. सू. II. पृ. ८१: ककचूपमसुत्तवण्णनाले पनि ।

यो वैदेही शब्द 'विद वाणे' भन्ने धातु शब्दद्वारा बनेको हो ।

५. 'पूर्णिमा' शब्दको अर्थ उल्लेख गर्दै सुमं. वि. I. पृ. १५९: सामञ्ज-फलसुत्तवण्णनाले यसरी दिएको छ —

"महीना पूर्ण हुने, क्रतु पूर्ण हुने अथवा वर्ष पूर्ण हुनेलाई 'पूर्ण' भन्दछन् । 'मा' भनेको चन्द्रमा हो । अतः चन्द्रमा पूर्ण भएको हुनाले 'पूर्णिमा' भनिएको हो ।"

“अहा ! कति निर्मल रमणीय यो रात ! अहा ! कति अभिरूप यो निर्मल रात ! अहा कति दशंनीय यो निर्मल रात ! अहा ! कति प्रतादनीय यो निर्मल रात ! अहा ! कति लक्षणीय यो निर्मल रात ! आज कुन श्रमण वा ब्राह्मणको^१ सत्संगत गर्उ जसको सत्संगत गर्दा प्राणुलित चित्त हुनसकोस् !”

(१) यस्तो भन्दा एक राजामात्यले मगधराजा अजातशत्रु वंदेहीपुत्रलाई यस्तो भने—“देव ! यी पूरणकश्यप^२ सङ्घी, गणी, गणाचार्य, प्रसिद्ध, यशस्वी, तीर्थंकर (= सम्प्रदाय स्थापक), धेरैजनाले साधुसम्मत, रात्रज्ञ, चिरप्रवर्जित, धेरै समय विताइसकेका तथा बैश

६. यहाँ ‘उपोसथ’ भनेको शील ग्रहण गरी अथवा निराहार भई ब्रत बस्ने दिनलाई भनिएको हो । दी. नि. अ. क. I. पृ. १५९: सामञ्चकलसुत्तवण्णना ।

भिक्षुहरूको प्रातिमोक्ष उद्देशण गर्नेलाई पनि ‘उपोसथ’ भन्दछन् भने अष्टाङ्गशील समादान गरी बस्नेलाई र उपवास बस्नेलाई पनि ‘उपोसथ’ नै भन्दछन् भनी दी. नि. अ. क. I. पृ. १५९ ले उल्लेख गरेको छ ।

१. यहाँ ‘ब्राह्मण’ भनिएको ब्राह्मण जातिलाई भनिएको होइन । अरहन्त आदि श्रेष्ठ पुरुषलाई भनिएको हो ।
२. यी पूरणकश्यप को हुन् भन्ने सम्बन्धमा लेखकको बु. प. भा-१, पृ. १ को पूरणकश्यप परिचयमा हेतु ।

पुगिसकेका हुन् । देव ! ती पूरणकश्यपको सत्संगत गर्नुहोस् । पूरण-
कश्यपसेंग सत्संगत गर्दा अवश्य पनि देवको चित्र प्रफुल्लित हुनेछ ।”
यस्तोभन्दा मगधराजा अजातशत्रु बैदेहीपुत्र चुपलागेर बसे ।

(२) अर्का राजामात्यले मगधराजा अजातशत्रु बैदेहीपुत्रलाई
यस्तो भने—“देव ! यी मक्खलिगोशाल^१ सङ्घी, गणी, गणाचार्य,...
तथा बैंश पुगिसकेका हुन् । देव यी मक्खलिगोशालसेंग सत्संगत
गर्नुहोस् । मक्खलिगोशालसेंग सत्संगत गर्दा अवश्य पनि देवको
चित्र प्रफुल्लित हुनेछ ।” यस्तो भन्दा मगधराजा अजातशत्रु
चुपलागेर बसे ।

(३) अर्का राजामात्यले पनि मगधराजा अजातशत्रु बैदेही-
पुत्रलाई यस्तो भने—“देव ! यी अजित केशकम्बल^२ सङ्घी, गणी,
गणाचार्य,... तथा बैंश पुगिसकेका हुन् । देव ! अजित केशकम्बलसेंग
सत्संगत गर्नुहोस् । अजित केशकम्बलसेंग सत्संगत गर्दा अवश्य पनि
देवको चित्र प्रफुल्लित हुनेछ ।” यस्तो भन्दा मगधराजा अजातशत्रु
बैदेहीपुत्र चुपलागेर बसे ।

१. यी मक्खलिगोशाल कस्ता हुन् भन्ने सम्बन्धमा लेखकको बु. प.

भा-१, पृ. ७३ मा मक्खलिगोशालपरिचय हेनूँ ।

२. यी अजित केशकम्बल को हुन् भन्ने सम्बन्धमा लेखकको बु. प.

भा-१, पृ. ९६ को अजित केशकम्बलपरिचय हेनूँ ।

(४) अर्का राजामात्यले पनि मगधराजा अजातशत्रु वंदेही-पुत्रलाई यस्तो भने—“देव ! यी पकुधकच्चान्” (= प्रकुध कात्यायन) सङ्गी, गणी, गणाचार्य, .. तथा बेश पुगिसकेका हुम् । देव ! यी पकुध कच्चानसँग सत्संगत गर्नुहोस् । पकुध कच्चानसँग सत्संगत गर्दा अवश्य पनि देवको चित्त प्रफुल्लित हुनेछ ।” यस्तो भन्दा मगधराजा अजातशत्रु वंदेहीपुत्र चुपलागेर बसे ।

(५) अर्का राजामात्यले पनि यस्तो भने—“देव ! यी सञ्जय बेलट्टपुत्र^३ सङ्गी, गणी गणाचार्य, .. तथा बेश पुगिसकेका हुन् । देव ! यी सञ्जय बेलट्टपुत्रसँग सत्संगत गर्नुहोस् । सञ्जय बेलट्टपुत्रसँग सत्संगत गर्दा अवश्य पनि देवको चित्त प्रफुल्लित हुनेछ ।” यस्तो भन्दा मगधराजा अजातशत्रु वंदेहीपुत्र चुपलागेर बसे ।

(६) अर्का राजामात्यले पनि यस्तो भने—“देव ! यी निगण्ठ-नाटपुत्र^४ सङ्गी, गणी, गणाचार्य, .. तथा बेश पुगिसकेका हुन् । देव ! यी निगण्ठ-नाटपुत्रसँग सत्संगत गर्नुहोस् । निगण्ठ-नाटपुत्रसँग सत्संगत गर्दा अवश्य पनि देवको चित्त प्रफुल्लित हुनेछ ।” यस्तो भन्दा मगधराजा अजातशत्रु वंदेहीपुत्र चुपलागेर बसे ।

१. यी पकुध कच्चान कस्ता हुन् भन्ने सम्बन्धमा लेखकको बु. प. भा-१, पृ. १०८ को पकुध कच्चानपरिचय हेतू^५ ।
२. यी सञ्जय बेलट्टपुत्र को थिए भन्ने सम्बन्धमा लेखकको बु. प. भा-१, पृ. १२० को सञ्जय बेलट्टपुत्रपरिचयमा हेतू^६ ।
३. यी निगण्ठ-नाटपुत्रको सम्बन्धमा लेखकको बु. प. भा-१, पृ. १३२ को निगण्ठ-नाटपुत्रपरिचय हेतू^७ ।

जीवकको आम्रवनमा गए

त्यस समय जीवक कौमारभूत्य मगधराजा अजातशत्रु वंदेहीपुत्रको नगिष्ठमा चुपलागेर बसिरहेका थिए । अनि मगधराजा अजातशत्रु वंदेहीपुत्रले जीवक कौमारभूत्यलाई परतो भने—“सौम्य जीवक ! किन तिमी चुपलागेर बसिरहेको ?”

“देव ! वहाँ भगवान् अरहत् सम्यक्सम्बुद्ध हात्रो आम्रवनमा साँढे बाहुशय भहान भिक्षुसङ्घका साथ बसिरहनुभएको छ । वहाँ भगवान्‌को यस्तो कल्पणा कीर्तिशब्द फेलिरहेको छ—‘वहाँ भगवान् अरहत् हुनुहुन्छ...’ तथा वहाँ बुद्ध भगवान् हुनुहुन्छ ।’ देव ! वहाँ भगवान्‌संग सत्कांगत गर्नुहोस् । वहाँ भगवान्‌संग सत्संगत गर्दा अवश्य पनि देवको चिन्ता प्रफुल्लित हुनेछ ।”

“सौम्य जीवक ! त्यसोभए हस्तीयानहरू तयार पार्न लगाऊ ।”

१. यहाँका बाँकी कुराहरू लेखकको बु. गृ. भा-२, पृ. १४७ मा उल्लेख भए जस्तै दोहन्याई पढ्नु ।
२. अनेक रथहरू वा अश्वहरू छँदा छँदै किन हात्तीयान तयार गर भनी नियुक्त गरे होलान् भन्ने बारेमा सुमं. वि. I. पृ. १६७: सामञ्चफलसुन्त वर्णनाले यसरी उल्लेख गरेको छ—

अश्वयान वा अरु रथहरूमा जाँदा आवाज आउँछ ।
त्यसैले शान्त हुनु भएका बुद्धकहाँ जानको निमित्त हात्तीमा जाँदा आवाज नभाई शान्त हुनेछ भन्ने मनमा राखी यसो भनेका हुन् ।

“हवस् देव !” भनी मगधराजा अजातशत्रु वैदेहीपुत्रलाई प्रत्युत्तर दिई जीवक कौमारभृत्यले पांचशय ढोईहरू र राजाले चढ़ने हात्ती पनि तयार पानं लगाई मगधराजा अजातशत्रु वैदेहीपुत्रलाई निवेदन गरे—
“देव ! हस्तीयानहरू तयार भइसके । अब जस्तो उचित सम्झनुहुन्छ ।”

अनि प्रत्येक पांचशय हात्तीहरूमा एक एक स्त्री राखी^१ आफूले चढ़ने हात्तीमा चढो चिरागहरू समाटनलगाई महत् राजानुभावले मगधराजा अजातशत्रु वैदेहीपुत्र राजगृहबाट जहाँ जीवकको आम्रवन हो त्यतंतिर प्रस्थान गरे ।

अनि आम्रवनको नगिचमा पुणेपछि मगधराजा अजातशत्रु वैदेहीपुत्र भय^२ र त्रासले जिरिङ्गिए । अनि भयभीत तथा संविम्म र लोमहर्षण^३ भएका मगधराजा अजातशत्रु वैदेहीपुत्रले जीवक कौमारभृत्यसँग यस्तो भने—“सौम्य जीवक ! के तिमीले भलाई छकाएका त होइनौ ? सौम्य जीवक ! के तिमीले धोका दिएका त होइनौ ? सौम्य जीवक के तिमीले शत्रुको हातमा पानं लगाएका त होइनौ ? त्यत्रो ठूलो साँढे बाह्रशय महान भिक्षुसङ्घको न खकारको आवाज सुनिन्छ न त खोकेको आवाज ने सुनिन्छ न त अरु कुनै आवाज ने सुनिन्छ !”

१. यी स्त्रीहरूलाई पुरुष भेष बनाई ढाल तरबार लिन लगाई हात्तीमा राखेका थिए भनी सुम. वि. I. पृ. १६८ ले उल्लेख गरेको छ ।

३. भय चार प्रकारका छन्—(१) चित्त त्रासको भय, (२) ज्ञान भय, (३) आरम्मण भय र (४) अोत्तप्त भय ।

(१) ती मध्ये “जार्ति पटिच्च भयं भयानकं”
(=जातिको कारणले भयानक भय हुन्छ) भन्ने जस्ता ठाउँमा चित्तत्रास भयलाई ‘भय’ भनिएको हो ।

(२) “ते पि तथागतस्स धर्मदेशनं सुत्वा येभुय्येन भव्यं संवेगं सन्तासं आपज्जन्ती” (=उनीहरू तथागतको धर्मदेशना सुनेर धेरैजसोले भय, संवेग र त्रास गर्दछन्) भन्ने जस्ता ठाउँमा ज्ञानभयलाई ‘भय’ भनिएको हो । (सं. नि. II. पृ. ३११: सीहसुत्त, खन्धसंयुत्त ।)

(३) “एतं नून तं भयभेरवं आगच्छति” (=यो होकि ब्याहो त्यो भयभेरव आउने) भन्ने जस्ता ठाउँमा आरम्मण भयलाई ‘भय’ भनिएको हो । (म. नि. I. पृ. २८: भयभेरव-सुत्त ।)

(४) “भीरुं पसंसन्ति न हि तत्थं सूरं,
भया हि सन्तो न करोन्ति पापं”

(=त्यहाँ डरमान्नेलाई प्रशंसा गर्दछन् तर शूरलाई होइन; डर-

मान्नेहरू पाप गर्देनन्) भन्ने जस्तो ठाउँमा ओतप्यभयलाई 'भय' भनिएको हो । (सं. नि. I. पृ. २१: साधुसुत, देवतासंयुत ।)

यहाँ यस सूत्रमा चाहिं चित्तत्रासको भयलाई 'भय' भनिएको हो भनी सुमं. वि. I. पृ. १७०: सामन्बफलसुतवण्णनाले उल्लेख गरेको छ ।

३. 'लोमहर्षण' भनेको आडका रौहरू ठाडा हुन्छन् । यो लोमहर्षण चाहिं धर्मश्रवण आदिको बेलामा प्रीतिको कारणले पनि हुन्छ । पिसाच आदि देख्दा डरपोकहरूलाई भयको कारणले पनि हुन्छ । यहाँ पनि चित्तत्रासको कारणले लोमहर्षण भएको हो भनी सुमं. वि. I. पृ. १७० ले उल्लेख गरेको छ ।

किन यी अजातशत्रु राजा भयभीत भएका होलान् भन्ने बारेमा सुमं. वि. I. पृ. १७० ले यसरी उल्लेख गरेको छ—

'किन भयभीत भएको हो ?' भन्ने कुराको उत्तर केहीले अन्धकार भएकोले हो भनी भन्दछन् । राजगृहमा ३२ बटा महाद्वारहरू र ६४ बटा स्थाना स्थाना द्वारहरू छन् । जीवकको आम्रवन चाहिं राजगृहको परखाल र गृदकूट पर्वतको धीमाप देख्छ । अनि उनी पञ्चोमद्वारबाट निस्केर पर्वतको छाया भएको ठाउँमा पुगे । त्यहाँनिर पर्वतको टुप्पोले चन्द्रमा ढाकिएको यियो ।

पर्वतको छाया र रुखहरूको छायाले गर्दा त्यहाँ अँध्यारो भएको थियो । यो कुरा चाहिं खास कारण होइन । किनभने त्यसबछत हजारों चिरागहरू थिए । निःशब्दताको कारणले गर्दा आफ्नो ज्यानको बारेमा आशंका भएर नै यी राजा भयभीत भएका हुन् । जीवकले चाहिं अजातशत्रुलाई प्रासादमाथि नै भनिसकेका थिए कि भगवान् निःशब्दकामी हुनुहुन्छ । त्यसैले निःशब्दतापूर्वक जानुपछं । त्यसैले राजाले तूर्यं शब्दहरू बन्द गराएका थिए । तूर्यहरू केवल लिएर मात्र गएका थिए । यति मात्र होइन कुराकानी पनि ठूलो स्वरले गर्न दिएका थिएनन् । आम्रवनमा पनि कसैले खोकेको आवाजसम्म पनि सुनिदैनथ्यो । राजाहरू चाहिं शब्दहरूमा अभिरमण गर्छन् । अतः उनी निःशब्दताको कारणले गर्दा उत्कण्ठित मात्र भएका होइनन् तर उनले जीवकमाथि आशंका पनि गरेका थिए । “मेरो आम्रवनमा साँढे बाह्रशय भिक्षुहरू छन् भनी यी जीवक भन्दछन्” तर यहाँ भने खोकेको आवाजसम्म पनि सुनिदैन । कूटो कुरा गरेर आफूले छत्र लिन चाहन्छन् जस्तो लाग्छ । यिनमा चाहिं पाँच हात्तीको बल छ र मेरो नगिचबाट पनि जाँदैछन् । यहाँ मेरो नगिचमा हातमा शस्त्र भएका कुनै पुरुष पनि छैनन् । “अहो मेरो अनर्थ हुनलाग्यो” भनी डराएका थिए । डराएर पनि नडराए जस्तै बस्न नसकी आफू भयभीत भएको कुरा उनलाई भनी नै हाले । त्यसैले सूत्रमा ‘भय त्रास र लोमहर्षण भयो’ भनी उल्लेख गरेको हो ।

“महाराज ! नडराउनुहोस्, महाराज ! नडराउनुहोस्” ! देव मैले तपाइँलाई छकाएको छैन । देव ! न मैले तपाइँलाई धोका नै विएको छु । देव ! न मैले तपाइँलाई शत्रुको हातमा पारेको छु । महाराज ! अगाडि बढ्नुहोस्, महाराज ! अगाडि बढ्नुहोस् ! ऊ त्यो मण्डलमालमा बत्ती बल्दैछै ।”

अनि मगधराजा अजातशत्रु वंदेहीपुत्र जतिसम्म हात्तीबाट ज्ञाने बाटो हो त्यतिसम्म हात्तीबाट गई त्यसपछि हात्तीजाट ओलही^३ पैदल नै जहाँ मण्डलमालको ढार हो त्यहाँ गए । त्यहाँ पुगेपछि जीवक कौमारभृत्यजाई यस्तो भने—“सौम्य जीवक ! मगवान्कहाँ हुनुहुन्च्य स” ?”

“महाराज ! मगवान् यहाँ हुनुहुन्च्य । महाराज ! मगवान् यहाँ माझको स्तम्भमा अडेसलिई भिक्षुसङ्घलाई अगाडितिर पारी पूर्भाभिमुख गरी बसिरहनु भएको छ ।”

अनि मगधराजा अजातशत्रु वंदेहीपुत्र जहाँ मगवान् हुनुहुन्च्यो त्यहाँ गए । त्यहाँ पुगेपछि एक छेउमा उभिए^४ । एक छेउमा उभिएका

१. मैले कसैलाई हत्या गर्दिन भन्ने कुरा यी राजा जान्दैनन् । अतः यदि मैले आश्वासन नदिएको खण्डमा मामला खराब हुनेछ भन्ने ठानी उन्ले ‘नडराउनुहोस् नडराउनुहोस्’ भनी भनेका हुन् भनी सुमं. वि. I. पृ. १७१: सामञ्जफलसुत्तवण्णनाले उल्लेख गरेको हो ।

२. “ऊ त्यो मण्डलमालमा बत्ती बल्दैछ” भनी भनाको मतलब हो—

महाराज ! चोरका जमातहरू बत्ती बालेर बस्दैनन् । यो मण्डलमालमा बत्ती बलिहरेको छ । अतः नडराउनुहोस् र बत्ती भएको ठाउँमा जानुहोस् भनी भनिएको हो । सुमं. वि. I. पृ. १०६: सामञ्जफलसुत्तवण्णना ।

३. 'हात्तीबाट ओल्ही' भनेको विहारको बहिद्वारको कोठा अगाडि ओल्हे भनी भनिएको हो ।

ओल्हेर खुट्टाले भुइमा टेक्ने वित्तिकै भगवान्को रश्मी राजाको शरारभरी फैलिएर गयो । अनि त्यतिखेरै राजाको शरीरमा पसिना निष्कन्याल्यो र लगाइराखेको वस्त्र निचोर्न पर्ने जस्तो भयो । त्यसैबखत आफ्नो अपराधलाई क्लसकक सम्झेर राजाको मनमा महाभय उत्पन्न भयो । अनि सीधा बुद्धकहाँ जान नसकी जीवकको हात समाती आराममा घुम्ने जस्तो गरी "जीवक ! तिमीले यो खूब राम्ररी बनायो" भन्दै विहारको बयान गर्दै जहाँ मण्डलमालको द्वार हो त्यहाँ गए भनी सुमं. वि. I. पृ. १७२ ले उल्लेख गरेको छ ।

४. राजाले भगवान्कहाँ हुनुहुन्छ भनी किन सोधेका होलान् भन्ने बारेमा केही भन्दछन् कि 'नजानेर' । केटाकेटीको बखतमा राजा बिम्बिसारसँग आउँदा यिनले बुद्धलाई देखेका थिए । पछि कुसंगतको कारणले गर्दा यिनले पितृघात गरेका थिए । देवदत्तको कुरा सुनेर धनपालक (नालागिरी) लाई छाडी दिएका थिए । यस्तै यस्ता काम गरी अपराधी भएको हुँदा उनी भगवान्कहाँ

नगएका हुन् । त्यसैले 'नजानेर' भनिएको हो । तर यो चाहि कुनै कारण होइन । किनभने भगवान् लक्षणहरूले सुसम्पन्न र अनु-ब्यञ्जनहरूले प्रतिमण्डित हुनुहुन्छ । छ वर्ण रशमीहरूद्वारा सबै आरामहरू प्रकाश गरी ताराहरू परिवृत्त भएको चन्द्रमा जस्तै भिक्षुहरूद्वारा परिवृत्त भई मण्डलमालमा बसिरहनु भएको छ । कसले वहाँलाई चिन्न नसक्ला र ? यिनले त केवल आफ्नो ऐश्वर्यलीलाले यस्तो सोधेका हुन् । राजाहरूको लागि यो स्वाभाविक नै हो कि जो जानेर पनि नजाने जस्तै गरी सोधदछन् ।

अनि जीवकले राजाको कुरा सुनी - "पृथ्वीमा बसेर पनि खोइ पृथ्वी भनी यी राजा सोधदछन् । आकाशमा हेरेर पनि खोइ चन्द्रमा भनी सोधदछन् । सुमेष्ठको फेदीमा बसेर खोइ सुमेष्ठ भनी सोधें जस्तै गरी भगवान्को अगाडि बसेर पनि खोइ भगवान् भनी सोधदछन्" भन्ने लागेर भगवान्लाई देखाइदिनु पन्यो भनी सोचेर जत्तातिर भगवान् हुनुहुन्छ्यो त्यतातिर दुइहात जोरी नमस्कार गरी "यहाँ भगवान् हुनुहुन्छ" भनी भने । सुमं. वि. I. पृ. १७३ः सामञ्जफलसुत्तवण्णना ।

५. 'एक छेउमा उभिए' भनेको भगवान्लाई र भिक्षुसङ्घलाई कुनै बाधा नहुने गरी एक अनुकूल ठाउँमा उभिई भगवान्लाई नमस्कार गरिरहे भनी सुमं. वि. I. पृ. १७३ ले उल्लेख गरेको छ ।

भगधराजा अजातशत्रु वंदेहीपुत्रले स्वच्छ तलाऊ जस्तै बसिरहेका ।
भिक्षुहृष्टाई हेरेर उदान प्रकट गरे ॥—“जस्तै यी भिक्षुसङ्ग उपशान्त
भई बसिरहेका छन् त्यस्तै गरी मेरा उदयभद्र कुमार पनि उपशान्त भई
बसुन् ।”

“महाराज ! तपाईं प्रेम अनुरूप जानुभयो ॥”

“भन्ते ! मिरो उदयभद्र कुमार भलाई प्यारो छ । भन्ते !
उदयभद्र कुमार पनि यसरी नै उपशान्त भएर बसे हुन्थयो । जसरी
यहाँ भिक्षुसङ्ग उपशान्त भई बसेका छन् ।”

अनि भगधराजा अजातशत्रु वंदेहीपुत्रले भगवान्लाई अभिवादन
गरी भिक्षुसङ्गलाई दुइहात जोरी नमस्कार गरी^५ एक छेउमा बसे ।
एक छेउमा बसेका भगधराजा अजातशत्रु वंदेहीपुत्रले भगवान्लाई
यस्तो भने—“भन्ते ! भगवान्सँग म केही कुरा सोधन चाहन्छु यदि
भगवान्ले प्रश्नको उत्तर दिने अबकाश दिनुहुन्थ भने ।”

“महाराज ! सोधनुहोस् जहिले चाहनुहुन्थ ॥”

१. जजस्तलाई हेरे ती ती भिक्षुहृष्ट चुपलागेर बसिरहेका देखे । त्यहाँ
एक भिक्षुले पनि हात वा खुट्टा चलाइरहेका थिएनन् । सर्वालङ्घारले
प्रतिमण्डित भएका भाटक परिवारलाई वा राजालाई कुनै भिक्षुले
हेरेका थिएनन् । सबैले भगवान्लाई नै हेरी बसिरहेका थिए ।

उनीहरूलाई देखेर राजा अति प्रसन्न भएका थिए । मल रहित तलाऊ जस्तै उनीहरूका शान्त इन्द्रियहरू अति प्रसन्न थिए । अनि बारम्बार उनीहरूलाई हेरी राजाले उदान प्रकट गरेका हुन् । सुमं. वि. I. पृ. १७३-७४.

५. “जस्तै यी भिक्षुसङ्घ उपशान्त भई बसिरहेका छन् त्यस्तै गरी उदयभद्र कुमार पनि उपशान्त भई बसुन्” भनी उदान प्रकट गरे । यसको अर्थ प्रष्ट पाँई सुमं. वि. I. पृ. १७४: सामञ्जफलसुत्त-वण्णनाले यसरी उल्लेख गरेको छ ।

“अहो ! मेरो पुत्र उदयभद्र पनि प्रव्रजित भई यसरी नै उपशान्त भएर वस्नसके कति असल हुने थियो ।” यति कारणले मात्र त्यसो भनेको होइन । यिनले शान्तपूर्वक बसिरहेका भिक्षु-सङ्घलाई देखेर पुत्रको अनुस्मरण गरेका थिए । कुनै दुर्लभ चीज पाएर अथवा कुनै प्रिय वस्तु देखेर आफ्ना प्यारा ज्ञातिबन्धुहरूको अनुस्मरण गनुँ यो लोकका मानिसहरूको स्वभाव हो । यदधिपि उनले यस्तो भने तर उनले यो कुरा आफ्नो पुत्रमाथि आशंका गरी भनेका हुन् ।

राजाको मनमा यस्तो लागेको थियो—“मेरो छोराले सोधनसक्षम कि मेरा पिता तन्नेरी छन्, मेरा बाजे कहाँछन् ?” यस्तो सोध्ने उसले “तिम्रो पिताले तिम्रा बाजेलाई मारिदिए” भन्ने कुरा सुन्नसक्छ । अनि उसले पनि “मैले पनि मेरा पितालाई

मारेर राज्य गर्नेछु” भन्ने कुरा सोच्न सक्छ। यसरी पुत्रमायि आशंका गरी उनले ‘मेरो छोरा शान्त भएर वसे हुन्थ्यो’ भन्ने कुरा भनेका हुन्। यस्तो इच्छा गरे तापनि पछि उनलाई उनको पुत्रले मारिनै दिएका थिए। यिनीहरूको वंशमा पाँच वंशसम्म पितृघातको परम्परा चलेको थियो। जस्तै—(१) अजातशत्रुले बिभिन्नसार राजालाई मारे (२) उदयभद्रले अजातशत्रुलाई मारे (३) उनको पुत्र महामुण्डले आफ्नो पिता उदयभद्रलाई मारे (४) अनि महामुण्डलाई अनुरुद्धले मारे र (५) अनुरुद्धको छोरा नागदास भन्नेले आफ्नो पिता अनुरुद्धलाई मारे। त्यसपछि नागदास राजालाई ‘यी राजाहरू वंशछेदक हुन्’ भनी रिसाएका नागरिकहरूले मारिदिए। सुमं. वि. I. पृ. १७४: सामन्वयफलसुत्त-वण्णना।

Dhamma.Digital

३. किन भगवान्ले यस्तो भन्नुभएको होला ? राजाले वचन प्रकट गर्नु भन्दा अगावै त्यसबखत भगवान्ले यसरी विचार गर्नु भएको थियो—‘यी राजा चुपलागेर कुनै शब्द प्रकट नगरी के सोचेर वसेका होलान् ?’ त्यसपछि भगवान्ले उनको मनोभावलाई बुझ्नुभई ‘यी राजा मर्सेंग कुरागर्न नसकी भिक्षुसङ्घलाई हेरी पुत्रको संस्मरण गर्दैछन्। मैले कुरा नउठाइकन यिनले मर्सेंग कुरागर्न सक्ने छैनन्। अतः यिनीसङ्ग कुरा गर्नुपन्यो’ भनी राजाको कुरा सिद्धिने बित्तिकै भगवान्ले ‘महाराज ! तपाईँ प्रेम-

अनुरूप जानुभयो' भनी भन्नुभएको हो । भनाइको मतलब जसरी अग्लो ठाउँको पानी होचो ठाउँमा जानेहो त्यसरी नै भिक्षुसङ्घमाई हेदैं जहाँ प्रेम छ त्यहाँ तपाइँको मन गयो भनी भनिएको हो ।

यति कुरा सुनेपछि राजालाई यस्तो लाग्यो—“अहो आश्र्वयं बुद्धगुण ! म जस्तो अपराधी भगवान्को अरु कोही छैनन् । मैले वहाँका अग्र उपस्थापक (=विम्बसार) लाई मारिदिएँ । देवदत्तको कुरा सुनेर मैले वहाँलाई मार्नको निमित्त मानिसहरू पठाएँ । (हेर चुल्ल. व. पा. पृ. २९६: नालागिरिपेसनं, सङ्घ-भेदव्यवधान्धक) मेरो सहारा लिएर देवदत्तले भगवान्‌माथि ढुँगा पथांके । (हेर चुल्ल. व. पा. पृ. २९३: लोहितुप्पादकम्म, सङ्घ-भेदव्यवधान्धक) यस्तो महाअपराधी मसँग दशबलले कुरा गर्दै हुनुहुन्छ । अहो भगवान् पाँच प्रकारका तटस्थता (तादि) गुणहरूले युक्त हुनुहुन्छ । यस्ता शास्तालाई छाडेर अब बाहिर शास्ताहरू खोज्ने छैन” भन्दै चित्त प्रसन्न गरी भगवान्‌सँग कुरा गर्दै राजाले “भन्ते ! मेरा उदयभद्र कुमार मलाई प्यारो छन्” भनी भनेका हुन् भनी सुमं. वि. I. पृ. १७४-७५: सामञ्जफलसुत्तवण्णनाले उल्लेख गरेको हो ।

(यहाँ माथि लेखिएका पाँच प्रकारका तादिगुण भनेका के के हुन् भन्ने कुरा महा. नि. पृ. ९६ र ४०० मा उल्लेख भएको पाइन्छ ।)

४. किन भिक्षुसङ्घलाई नमस्कार मात्र गरेका हुन् त ? भन्ने प्रश्नको बारेमा अटुक्याले यसरी लेखेको छ—

चनलाई यस्तो लागेको थियो—“भगवान्लाई वन्दना गरी यता उत्ता गई भिक्षुसङ्घलाई वन्दना गर्दा भगवान्लाई पछाडि पार्नुपर्ने हुन्छ । यसो गर्दा गौरव देखाएको हुन्न । राजालाई वन्दना गरी उपराजाहूलाई वन्दना गर्दा राजालाई अगौरव गरेको हुन्छ ।” त्यसैले भगवान्लाई वन्दना गरी उभिइरहेको ठाउंबाटै भिक्षुसङ्घलाई दुःहात जोरी नमस्कार गरी एक छेरमा बसेका हुन् । सुमं. वि. I. पृ. १७५.

५. अनि प्रश्न सोधन प्रोत्साहित पादै भगवान्ले “महाराज ! सोधनुहोस् जहिले चाहनुहुन्छ” भनी भन्नुभएको हो ।

यसको तात्पर्य यो हो कि जहिले चाहनुहुन्छ सोधनुहोस् । उत्तर दिनमा मलाई कुनै बोकु हुने छैन । अथवा जे चाहनुहुन्छ सोधनुहोस् सबैको उत्तर म दिनेछु भनी सर्वज्ञ ज्ञानद्वारा वचन दिनु भएको हो । यस्तो भन्नाले प्रत्येकबुद्ध र अग्रशावकहरू भन्दा असाधारणता देखाउँछ । उनीहरूले चाहि ‘जहिले चाहन्छौ सोध’ भनी भन्दैनन् । ‘प्रश्न सुनेर भन्नेलु’ भनी भन्दछन् । बुद्धले चाहि ‘आवुसो ! जहिले चाहन्छौ सोध’ भनेर वा ‘महाराज ! जहिले चाहन्छौ सोध’ भनी भन्न सक्नुहुन्छ । सुमं. वि. I. पृ. १७६: सामञ्चफलसुत्तवण्णना ।

श्रामण्यफल सम्बन्धी प्रश्न

“भन्ते ! जस्तै यहाँ विविध प्रकारका शिल्पीहरू छन् । जस्तै—माहुतेहरू, सदाचारहरू, सारथीहरू, धनुषाचार्यहरू, चेलकहरू, (= विजय ध्वजा धारीहरू), चलकाहरू (= सेनाभ्यूह निर्माताहरू), पिण्डायकहरू (= सेनाहरूलाई भात पस्काउनेहरू), उग्रराजपुत्रहरू (संग्राममा जाने शूर बीच राजपुत्रहरू), पञ्चनिकहरू (= शत्रुका शीर छेदन गर्न सक्नेहरू), शूरहरू, चम्पयोधिनहरू (= द्यालाका ढाल लिई संग्राममा जानेहरू), दासपुत्रहरू, भान्धेहरू, हजामहरू, तुहाउनेहरू, सूपशास्त्रीहरू, मालाकारहरू, धोबीहरू, चप्रासीहरू, नलकारहरू, कुमालेहरू, गणकहरू (= काम छेडनेहरू), गणितज्ञहरू तथा अरू पनि विविध प्रकारका शिल्पीहरू छन् । तिनीहरूले यसै जीवनमा आफ्ना शिल्पफलहरूद्वारा जीविका गर्छन् । त्यसद्वारा उनीहरूले आफूलाई सुखी तथा आनन्दित पार्छन् । आमाबाबुहरूलाई पनि सुखी तथा आनन्दित पार्छन् । साथी मित्रहरूलाई पनि सुखी तथा आनन्दित पार्छन् । उनीहरूले श्रमण-ब्राह्मणहरू प्रति उँभोलाग्ने स्वर्गीय सुखविपाकी र स्वर्गंगामी दानदक्षिणा अपित गर्छन् । भन्ते ! यस्तंगरी यसै जीवनमा प्रत्यक्षफल दिने ‘श्रामण्यफल’ (सामञ्जफल = श्रमणभावको फल) प्रकापन गर्न सकिन्दै के ? (~ देखाउन सकिन्दै के ?)

१. ‘श्रामण्यफल’ को शब्दार्थ हो—श्रमणफल । परमार्थको हिसाबले चाहिं ‘माग’ लाई ‘श्रामण’ र ‘आर्यफल’ लाई ‘श्रामण्यफल’

“महाराज ! यो प्रश्न अरु कुनै श्रमणबाहाणहरूसंग सोच्नु
भएको कुरा तपाइँलाई थाहाछ के ? ”

भन्दछन् । जस्तो कि “भिक्षुहो ! श्रामण्य भनेको कस्तो हो ?
यही आयंअष्टाङ्गिकमार्गं हो । जस्तै—सम्यक्दृष्टिः...सम्यक्-
समाधि । भिक्षुहो ! यही श्रामण्य हो । भिक्षुहो ! कुनचाहि
श्रामण्यफल हो त ? स्रोतापत्तिफल,...अरहत्फल । यही श्रामण्य-
फल हो । ” (सं. नि. IV. पृ. २२: पठम सामञ्जसुत्त,
मग्गसंयुत्तं ।) राजालाई चाहि यस विषयमा ज्ञान थिएन ।
त्यसैले उनले माथि सूत्रमा डल्लेख भए जस्तै दासपुत्रहरूले छैं यसै
जीवनमा पाउने कुनै प्रत्यक्षफल पाउने कुनै धर्म छ के ? भनी
सोधेका हुन् । सुम. वि. I. पृ. १७९: सामञ्जफलसुत्तव्यणना ।

१. भगवान्‌ले यो प्रश्न किन सोच्नुभएको होला भन्ने सम्बन्धमा
भटुकथाले यसरी पष्टकरण दिएको छ ।

अनि भगवान्‌ले प्रश्नको उत्तर दिनुभन्दा भगावै यस्तो
सोच्नुभयो—“यी धेरै अन्यतीर्थिय श्रावकहरू राजामात्यहरू यही
आएका छन् । कृष्णपक्ष र शुक्लपक्षको सम्बन्धमा कुरा प्रकाश
पार्दा उनीहरूले ‘महत् उत्साह लिएर महाराजा यहाँ आउनुभएको
छ । वहाँ आउनु भएदेखि नै श्रमणहरूको क्षण्डा र वादविवाद
सम्बन्धी श्रमण गौतमले कुरा गर्दै हुनुहुन्छ’ भन्दै कराउनेछन् । रा-
वादरपूर्वक धर्मकुरा सुन्ने छैनन् । राजाले नै भनेको छण्डमा
उनीहरू कराउने छैनन् । राजाकै कुराको अनुशारण गर्नेछन् ।

“मन्ते ! यो प्रश्न अरु श्रमणशास्त्राणहरूसँग सोधेको कुरा भलाई आहाच्छ ।”

“महाराज ! अनि कसरी उनीहरूले तपाइँलाई उत्तर दिए त ? यदि तपाइँलाई बोक लागदेन भने बताउनुहोस् ।”

“मन्ते ! भलाई कुनै बोक लागदेन जहाँ कि भगवान् वा भगवान् समान कुनै (पुरुष) बसेका छन् ।”

“महाराज ! त्यसोभए भन्नुहोस् ।”

छत्रीथिय मतहरू

“मन्ते ! एक समय म जहाँ पूरणकशयप थिए त्यहाँ गए । त्यहाँ पुणेपद्धि पूरणकशयपसँग सम्मोदन गरे । सम्मोदनीय कुशलवाहार्ता गरिसकेपद्धि एक छेउमा बसे । मन्ते अनि एक छेउमा बसेको भैले पूरणकशयपसँग यस्तो सोधें—‘मो कशयप ! यहाँ विविध प्रकारका

यी लोकवासीहरू मालिकको अनुशारण गठन् । अतः राजाकै जिम्मा लगाइदिनु पन्यो भन्ने सोचेर भगवान् ले “यो प्रश्न अरु कुनै श्रमणशास्त्राणहरूसँग सोधनु भएको छ के ? त्यसो सोधनु भएको तपाइँलाई आहा छ के ? विसंनु त भएको छैन ?” भनी भन्नु-भएको हो । यदि कसैसँग सोधनु भएको छ भने उनीहरूले के कस्तो उत्तर दिए भन्ने कुरा बताउन गहारो लागदेन भने त्यो कुरा भन्नुभए बेश हुने थियो भनी भन्नुभएको हो भनी सुमं. वि. I. पृ. १७९-८०: सामञ्जकलसुत्तवण्णनाले उल्लेख गरेको छ ।

शिल्पीहरू छन् । जस्तै— माहुतेहरू,...' । भो कश्यप ! तपाईंले पनि त्यस्तेगरी यसे जीवनमा प्रत्यक्षरूपसे आमण्यफल देखाउन सक्नुहुःछ के ?'

"मन्ते ! यस्तो सोधदा पूरणकश्यपले मलाई यस्तो जवाफ दिए—

पूरणकश्यपको मत

"महाराज ! [क] (१) गर्दा र गराउँदा छेवन गर्दा र छेवन गराउँदा, पिट्न लगाउँदा, हरण गर्दा र हरण गराउँदा, कष्ट दिवा र कष्ट दिन लगाउँदा, फन्दामा पार्दा र फन्दामा पाने लगाउँदा प्राणीज्ञात गर्दा, (२) चोरी गर्दा, घर फोर्दा, लुट-पीट गर्दा एकलो घरमा लुट-पीट गर्दा, चार दोबाटोमा बसी आउने जानेलाई लुट-पीट तथा काट-मार गर्दा; (३) परदारगमन गर्दा तथा (४) झूटो बोलदा पनि पाप काग्दैन र पाप गर्दु भन्दा पनि पाप गरिएको हुँदैन । [ख] छुराको जस्तो धार मएको चक्कले यस पृथ्वीमा प्राणी-हरूलाई (कसेले) उनीहरूको मातृको युप्रो अथवा पुञ्ज लगाएता पनि त्यसको कारणले (उत्सलाई) पाप लाग्दैन र पाप हुँदैन । [ग] यसरी हनन गर्दै, धात गर्दै, छेवन गर्दै तथा छेवन गराउँदै; पिट्ने र पिट्ने

१. यहाँका बाँकी कुराहरू माथि पृ. १०८ मा उल्लेख भए जस्तै दोहन्याई पद्नू ।

लगाउँदे— (उत्तरगङ्गाबाट) दक्षिण^१ गङ्गाको तटसम्म गए तापनि त्यसको कारणले पाप लाग्दैन, पाप हुँदैन । [घ] (त्यस्ते) दानदिदै र दान दिन लगाउँदे, यज्ञ गर्दै र यज्ञ गराउँदे (दक्षिण गङ्गाबाट) उत्तर^२ गङ्गाको तटसम्म गएता पनि त्यसको कारणले पुण्य पाउँदैन, पुण्य हुँदैन । [ड] (त्यस्ते) दानद्वारा, इन्द्रिय दमनद्वारा, शील-संयमद्वारा, सत्यवादीताद्वारा पनि पुण्य पाउँदैन^३ र पुण्य हुँदैन ।^४

“भन्ते ! पूरणकश्यपसँग मैले यसे जीवनमह प्रत्यक्षरूपले सामव्यफलको कुरो सोध्वा उनले भलाई ‘गर्नु नपर्न’ (= अक्षिरियं = अ-क्रिया) कुराको व्याख्या गरे । जस्तै—कसेले कसेसंग आँपको कुरो सोध्वा छौकाको कुरा बताए कै वा लौकाको कुरा सोध्वा आँपको

१. दक्षिणतिरका मानिसहरू चण्ड तथा रौद्र स्वभावका हुन्दछन् रे त्यसैले उनीहरूलाई काटे पनि पाप लाग्दैन भन्ने पूरणकश्यप ठान्दछन् । त्यसैले ‘दक्षिण’ भनी लक्षित गरिएको हो रे । दी. नि. अ. क. I. पृ. १८१.
२. उत्तरका मानिसहरू श्रद्धालु स्वभावका हुन्दछन् रे । त्यसैले उनी-हरूलाई दान दिएता पनि पुण्य पाइँदैन भन्ने पूरणकश्यप ठान्दछन् । त्यसैले ‘उत्तर’ भन्ने लक्षित गरिएको हो रे । दी. नि. अ. क. I. पृ. १८१.
३. यस्तै दृष्टिका कुरा सं. नि. II. पृ. ४२०: करोतोमुत्त, अ. क. II. पृ. २४८ मा पनि हेर्नु योग्य छ; म. नि. II. पृ. २१४: सन्दक-सूत्रमा पनि ।

कुरा बताए के पूरणकश्यपले मलाई यसे जोवनमा प्रत्यक्षरूपले सामव्यफलको कुरो सोष्टा 'अ-क्रिया' को कुरा सुनाए ।

“भन्ते ! अनि मेरो मनमा यस्तो लाग्यो—‘म जस्ता (राजा) ले आफ्नो राज्यमा बस्ने श्रमण वा ब्राह्मणलाई कसरी असन्तुष्ट पारौ !’

“भन्ते ! यति सोची मैले पूरणकश्यपकी भाषणलाई न त अभिनन्दन गरेन त आक्रोश नै । बल्कि अभिनन्दन पनि नगरी आक्रोश पनि नगरी असन्तुष्ट भएर पनि असन्तुष्टिताको भाव प्रकट नगरी उही बचन (उनले भनेको कुरा) ‘सार हो’ भनी ग्रहण नगरी उनले भनेको कुरालाई मनमा पनि नराखी म आसनबाट उठी फक्त आए ।

Dhamma.Digital मक्खली गोशालको भत

“भन्ते ! एक समय म जहाँ मक्खली गोशाल थिए त्यही गए । त्यहाँ पुरोपछि मक्खली गोशालसँग सम्मोदन गरें । सम्मोदनीय कुशलवार्ता गरिसकेपछि एक छेउमा बसें । भन्ते ! अनि एक छेउमा बसेको मैले मक्खली गोशालसँग यस्तो सोधें—“भो गोशाल ! यही विविध प्रकारका शिल्पीहरू छन् । जस्तै—माहृतेहरू... । भो

१. यहाँका बाँको कुराहरू माथि पृ. १०८ मा उल्लेख भए जस्तै दोहन्याई पढ्नु ।

गोशाल ! के तपाइँले पनि त्यस्तैंगरी यसे जीवनमा प्रत्यक्षरूपले सामव्यफल । (=सामान्यफल=आफैले जानुपर्ने फल) देखाउन सक्नु हुन्छ ?”

“भन्ते ! यस्तो सोध्दा मक्खकी गोशालले मलाई यस्तो जवाफ दिए—

‘महाराज ! (१) सत्त्वहरू संकिळष्ट हुनाको कुनै हेतु छैन, कुनै प्रत्यय छैन; विना हेतुले, विना प्रत्ययले नै सत्त्वहरू संकिळष्ट हुन्छन् । (२) सत्त्वहरू शुद्धि हुनाको पनि कुनै हेतु छैन, कुनै प्रत्यय छैन; विना हेतुले र विना प्रत्ययले नै सत्त्वहरू विशुद्ध हुन्छन् । (३) आफुले गरेर पनि (विशुद्ध) हुन्न (नतिथक्षतकारे), अकाली गरेर पनि (विशुद्ध) हुन्न (नतिथपरकारे); (४) पुरुषार्थद्वारा पनि (विशुद्ध) हुन्न, (५) पुरुषको शक्तिद्वारा पनि (विशुद्ध) हुन्न, पुरुषको पराक्रमद्वारा पनि (विशुद्ध) हुन्न^१, (६) सबै सत्त्वहरू^२, सबै प्राणीहरू^३, सबै

१. यस्तै कुरा सं. नि. II. पृ. ४२२: हेतुसुत्तमा पनि छ । अ. क. II.

पृ. २४८.

२. मक्खलीको सिद्धान्त अनुसार सबै पशुहरूलाई ‘सत्त्व’ भन्दछन् ।

दी. नि. अ. क. I. पृ. १८२.

३. मक्खलीको सिद्धान्त अनुसार एक इन्द्रिय र दुइ इन्द्रिय भएका

प्राणीहरूलाई ‘प्राणीहरू’ भनिएको छ । दी. नि. अ. क. I.

पृ. १८२, तृण वृक्षादिहरूलाई एक इन्द्रिय प्राणी भनी मान्दछन् ।

महा. व. पा. पृ. २०८.

भूतहरू^१ तथा सबै जीवहरू^२ आपना वशमा छेनन् र स्वाभाविकहरूपले जहाँ जहाँ जानु पर्ने हो त्यहाँ त्यहाँ गई छ-अभिजातिहरू^३ अन्तर्गत सुख दुःखको अनुभव गर्नन् । (७) प्रमुख योनिहरू चौध लाख बयसटी शय (१४,६,६००) छन् । (८) पाँचशय कर्महरू छन्, (९) पाँच कर्महरू छन्, (१०) तीन कर्महरू^४ छन् तथा (११) कर्म र अर्धकर्म^५ पनि छन् । (१२) बयसटी प्रतिपदाहरू छन्, (१३) बयसटी अन्तर कल्पहरू^६ छन्, (१४) छ अभिजातिहरू छन्, (१५) आठ पुरुषभूमिहरू^७ छन्, (१६) उनन्चास शय आजीवक ज्ञातहरू, (१७) उनन्चास शय परिव्राजक प्रवर्ज्याहरू र (१८) उनन्चास शय नागवासहरू छन् । (१९) बोस शय इन्द्रियहरू, (२०) तीस शय नरकहरू र (२१) छत्तीस रज धातुहरू (=धुलो लाग्ने ठाउँहरू) छन् ।

१. सबै अण्डज प्राणीहरूलाई 'भूत' भनी अन्य तैर्थीयहरू भन्दछन् रे ।
दी. नि. अ. क. I. पृ. १८२.
२. धान, जौ, गढ़ आदि अन्नहरूमा जीव छ भन्ने धारणा अन्य धर्मावलम्बीहरूले राख्ने भएको हुँदा यसैलाई 'जीव' भनिएको हो ।
दी. नि. अ. क. I. पृ. १८२.
३. छ-अभिजातिहरू भनेका कस्ता हुन् भन्ने बारेमा लेखकको बु. प. भा-१, पृ. ४० मा हेन् ।
४. अन्य तैर्थीयहरूमा पनि कसैले पञ्चेन्द्रियलाई 'पाँच कर्म' भन्छन् रे । दी. नि. अ. क. I. पृ. १८३.
५. काय, वाक, चित्तलाई तीन कर्म भनिएको रे । दी. नि. अ. क. I. पृ. १८३.

६. काय र वचनलाई 'कर्म' र मन-कर्मलाई 'अर्ध-कर्म' भनी भन्दछन्। दी. नि. अ. क. I. पृ. १८३.
७. एक कल्पमा चौसटी अन्तर कल्पहरू हुन्दछन्। तर यिनले दुइ कल्पहरू थाहा नपाई बयसटी कल्पहरूमात्र उल्लेख गरे। दी. नि. अ. क. I. पृ. १८३.
८. (१) मन्दभूमि, (२) खिङ्डाभूमि, (३) वीमंसनभूमि, (४) उजुगतभूमि, (५) सेष्वभूमि, (६) समणभूमि, (७) जिनभूमि र (८) पर्णभारभूमिलाई अन्य धर्मावलम्बीहरूले 'आठ पुरुषभूमि' भनी भन्दछन्। यसको अर्थ यसप्रकार छ—

जन्मेदेखि सातदिनसम्मलाई 'मन्द-भूमि', दुर्गंतिबाट आएका जन्मेपछि धेरै स्न्दछन् तथा सुगतिबाट आएका हाँस्न्दछन्— यही रुने र हाँस्ने अवस्थालाई 'खिङ्डाभूमि'; आमा-बांबुहरूले हात समाती हिङ्डाउने अवस्थालाई 'वीमंसनभूमि'; पैदल हिङ्गन सक्ने अवस्थालाई 'उजुगतभूमि'; शिक्षा सिक्ने अवस्थालाई 'सेष्वभूमि'; घरछाडी प्रव्रजित हुने अवस्थालाई 'समणभूमि'; आचार्यको सत्संगत गरी ज्ञान प्राप्त गर्ने अवस्थालाई 'जिनभूमि' र भिक्षु, पर्णक तथा जिनहरूबाट कुनै कुरा सुन्न नपर्ने अवस्थालाई 'पर्णकभूमि' (= पर्णकभूमि) भनी— यिनै आठ अवस्थालाई अन्य धर्मावलम्बीहरूले 'अष्ट पुरुषभूमि' भन्दछन्। दी. नि. अ. क. I. पृ. १८४; सं. नि. अ. क. II. पृ. २५०.

(२२) सात संज्ञीगम्भेहरु^३ (= सचेतन मम्भेहरु), (२३) सात असंज्ञी (=अचेतन) गर्भेहरु^४ र (२४) सात निर्गम्भी गम्भेहरु^५ छन् । (२५) सात द्रैवहरु, (२६) सात मनुष्यहरु र (२७) सात पिशाचहरु छन् । (२८) सात दहहरु^६, (२९) सात महाग्रन्थी (पबुट) हरु र साड़ स्यानाग्रन्थी (पबुट) हरु छन् । (३०) सात महाप्रपातहरु र सात शय स्याना प्रपातहरु छन् । (३१) सात महास्वप्नहरु र सात शय स्याना स्वप्नहरु छन् । (३२) असीलाख साना ठूला कल्पहरु^७ सम्म

१. उँट, गाई, गधा, बाखा, पशु, मृग आदिलाई मकड़ली गोशालले 'सात संज्ञी गर्भ' भन्दछन् । दी. नि. अ. क. I. पृ. १८५.
२. चापल, जी, गडौ, कडगू, वरक र कोदो आदिलाई उनी 'सात असंज्ञी गर्भ' भन्दछन् । दी. नि. अ. क. I. पृ. १८५.
३. गाँठा भएका वस्तुहरुमा हुने गम्भेहरु । जस्तै—उखूको गाँठो, बाँसको गाँठो र वेतको गाँठो इत्यादि । दी. नि. अ. क. I. पृ. १८५.
४. सातवटा ठूला दहहरु, जस्तै (१) कण्मण्ड, (२) रथकार, (३) अनोतप्त, (४) सिहप्रपात, (५) तियगल, (६) मुचलिन्द तथा (७) कुणालक । दी. नि. अ. क. I. पृ. १८५.
५. कुनै एक महासरोवरबाट शय वर्पंको एक पटक कुणाग्रद्वारा एक बिन्दु पानी छिकी यसै क्रमद्वारा त्यस सरोवरको पानी सात पटकसम्म सिद्धिने अवस्थालाई एक महा (= ठूलो कल्प) भन्दछन् । दी. नि. अ. क. I. पृ. १८५; म. नि. अ. क. III. पृ. १५९: सन्दकसुत्तवण्णना ।

संसारमा घुमी-फिरी मूर्ख तथा पण्डितहरूले दुःखको अन्त गर्न सक्षम् । (३३) फेरि त्यहाँ यो शीलद्वारा, यो ब्रतद्वारा अथवा यो ब्रह्मचर्यद्वारा भ अपरिपक्व कर्मलाई परिपक्व गर्नेछु अथवा परिपक्व कर्मलाई भोग गरेर पार लगाउनेछु भन्ने पनि हुन सक्दैन । (३४) द्रोण (= पाथी) ले नापिराखेको जस्तै नापिराखेको यस संसारको सुख-दुःखलाई घटी-बढी गर्न सकिन्न न उच्च-नीच (= ठूलो-स्थानो) पान नै सक्षम् । जस्तै— बेरिराखेको धागोको ढळो छाडिदिदा धागोको प्रमाण भएसम्म मात्र जान्छ त्यस्तै—मूर्ख र पण्डितहरूले (संसारमा) घुम-फिर गरेर मात्र दुःखको अन्त गर्ने छन् ।'

“भन्ते ! मैले मक्खली गोशालसँग यसे जीवनमा प्रत्यक्षरूपले सामञ्ज-फलको कुरा सोध्ना उनले मलाई ‘संसार-शुद्धि’को कुरा सुनाए । जस्तै कस्तैले कसंसँग आँपको कुरा सोध्ना लौकाको कुरा बताए क्यों वा लौकाको कुरा सोध्ना आँपको कुरा बताए क्यों मक्खली गोशालले मलाई यसे जीवनमा प्रत्यक्षरूपले सामञ्जफलको कुरा सोध्ना ‘संसार-शुद्धि’को कुरा बताए ।

“भन्ते ! अनि मेरो भनमा यस्तो लाग्यो—‘म जस्ता (राजा) ले आफ्नो राज्यमा बस्ने धर्मण ब्राह्मणलाई कसरी असन्तुष्ट पाहौ ।’

“भन्ते ! यति सोची मैले मक्खली गोशालको भाषणलाई न त अभिनन्दन गरें न त आक्रोश नै । बल्कि अभिनन्दन पनि नगरी आक्रोश

१. यस्तै कुरा सं. नि. II. पृ. ४२३: महादिट्ठिसुत्तंमा पनि छ । अ. क.

II. पृ. २४९; म. नि. II. पृ. २१५: सन्दकसुत्तं ।

‘पनि नगरी— असन्तुष्ट भएर पनि असन्तुष्टिताको भाव प्रकट नगरी— उही वचन ‘सार हो’ भनी ग्रहण चरणी उनले भनेको कुरालाई भनमा पनि नराखी म आसनबाट उठी फर्केर आएँ ।’

अजित केशकम्बलको मत

“भन्ते ! एक समय म जहाँ अजित केशकम्बल^१ थिए त्यहाँ गए । त्यही पुगेपछि अजित केशकम्बलसंग सम्मोदन गरे । सम्मोदनीय कुशलवार्ता गरिसकेपछि एक छेउमा बसे । भन्ते ! अनि एक छेउमा बसेको मैले अजित केशकम्बलसंग पस्तो सोधें—

‘भो अजित ! यहाँ विविधप्रकारका शिल्पीहरू छन् । जस्तै— मादुतेहरू... भो अजित ! के तपाईंले पनि त्यस्तै गरी यसै जीवनमा प्रत्यक्षरूपले सामव्य-फल (= सामान्य फल = भाफैसे जानुपर्ने फल) देखाउन सक्नुहुन्छ ?’

“भन्ते ! यस्तो सोध्वा अजित केशम्बलले मलाई यस्तो जवाफ दिए—

‘महाराज ! (१) न दानको फल छ, न यज्ञको फल छ र न होमको फल छ । (२) सु-कृत्य र दुष्कृत्य कर्महरूको विपाक-फल पनि

१. रोमनमा ‘केश कम्बली’ ।

२. यहाँका बाँकी कुराहरू माथि पृ. १०८ मा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।

छंन् । (३) यो लोक पनि छेन र परलोक पनि छंन् । (४) आमा पनि छैन र बाबु पनि छंन् । (५) अौपवातिक (= च्यूत भएर फेरि उत्पन्न हुने) सत्त्वहरू पनि छेनन् । (६) यो लोकमा त्यस्ता कुनै श्रमण वा व्राण्डणहरू पनि छैनन् जसले सम्यक्स्वप्ले नैर्याणिक (= मोक्ष) आगंमा गमन गरी यो लोक र परलोकलाई साक्षात्कार गरी केही भन्न सक्नुन् । (७) चतुर्महाभौतिकद्वारा' बनेको यो पुरुषको जब मरण हुन्छ तब पृथ्वी धातु पृथ्वी समूहमा पुरुष, जान्ध; आप (= पानी) धातु, आप-समूहमा पुरुष, जान्ध; तेज-धातु, तेज समूहमा पुरुष, जान्ध; वायु-धातु, वायु-समूहमा पुरुष, जान्ध; इन्द्रियहरू (= मन सहित) आकाशतिर लाग्छन् । (८) मृत शरीरलाई आसन सहित पञ्चम पुरुषले^२ लैजान्धन् र श्मशानसम्म उसको 'पदचिन्ह'^३ देखिन्दछ । परेवाको (सेतो) जस्तो वर्ण भएका उसका हाडहरू सबै आहुतिमा भज्म हुन्दछन् ।

१. पृथ्वी, आप, तेज (= शीतोष्ण), वायु—यी चार तत्त्वलाई 'चतुर्महाभूत' भन्दछन् ।
२. मृत शरीर राखेको खाट र बोक्ने चारजना मानिसहरू सहितलाई 'आसन सहित पञ्चम पुरुष' भनिएको हो । दी. नि. अ. क. I. पृ. १८७.
३. श्मशान पुगुन्नजेलसम्म मृत शरीर देखिन्दछ । यसैलाई 'पदचिन्ह' भनिएको हो । मृत्यु भएपछि श्मशान लैजाने बेलासम्म मृतकको गुणागुणको कुरा गर्नेलाई पनि 'पद-चिन्ह' भन्दछन् । दी. नि. अ. क. I. पृ. १८७.

(९) दान भनेको दिने (मूर्ख) हरूले बनाइराखेका हुन् । ज-जसले दानको फल छ (अस्ति) भनी बताउँछन्, उनीहरूको कुरो खोको हो, कूटो हो र उनीहरूका कुराहरू प्रलाप मात्र हुन् । (१०) मूर्ख र पण्डित दुबैका शरीरहरू विनाश भएर उच्छ्रेद (नष्ट) हुन्छ, विनाश हुन्छ र मृत्युपछि केही हुन्न' ।'

"भन्ते ! मैले अजित केशकम्बलसँग यसे जोवनमा प्रत्यक्षरूपले सामञ्ज-फल (= सामान्य-फल) को कुरा सोधदा उनले मलाई 'उच्छ्रेद' को कुरा सुनाए । जस्तै—कसेले कसेसँग आँपको कुरा सोधदा लौकाको कुरा बताए छैं वा लौकाको कुरा सोधदा आँपको कुरा बताए जस्तै अजित केशकम्बलले मलाई यसे जोवनमा प्रत्यक्षरूपले सामञ्ज-फलको कुरा सोधदा 'उच्छ्रेद' को कुरा बताए ।

"भन्ते ! अनि मेरो मनमा यस्तो लाग्यो—'म जस्ता (राजा) ले आफ्नो राज्यस्था बस्ने श्रमण वा ब्राह्मणलाई कसरी असन्तुष्ट पारू' ।"

"भन्ते ! यति सोची मैले अजित केशकम्बलको भाषणलाई न त अभिनन्दन गरेन त आक्रोश नै । अलिक अभिनन्दन पनि नगरी आक्रोश पनि नगरी—असन्तुष्ट भएर पनि असन्तुष्टिताको भाव प्रकट नगरी—उही वचन 'सत्य हो' भनी ग्रहण नगरी उनले भनेको कुरालाई मनमा पनि नराखो म आसनबाट उठी फक्तैर आए ।"

-
१. यस्तै कुरा सं. नि. II. पृ. ४१८: नत्थिदिव्वसुत्तमा पनि उल्लेख भएको पाइँछ । अ. क. II. पृ. २४७; म. नि. II. पृ. २१२: सन्दकसुत्त ।

प्रकुध कात्यायनको मत

“भन्ते ! एक समय म जहाँ प्रकुध कात्यायन (प्रकुध कच्चान) थिए त्यहाँ गएँ । त्यहाँ पुगेपछि प्रकुध कात्यायनसँग सम्मोदन गरें । सम्मोदनीय कुशलवार्ता गरिसकेपछि एक छेउमा बसें । भन्ते ! अनि एक छेउमा बसेको मैले प्रकुध कात्यायनसँग यस्तो सोधें—

‘भो कात्यायन ! यहाँ विविध प्रकारका शिल्पीहरू छन् । जस्तै—माहृतेहरू...’ भो कात्यायन ! के तपाइँले पनि त्यस्तै गरी यसं जीवनमा प्रत्यक्षरूपले सामव्य-फल देखाउन सक्नुहुन्छ ?’

“भन्ते ! यस्तो सोधदा प्रकुध कात्यायनले मलाई यस्तो उत्तर दिए —

‘महाराज ! [१] यी सप्तकायहरू अकृत, अकृतविधा; [२] अनिर्मित, अनिर्मापित; [३] बन्ध्या (= बाँझो, निष्फल), कूटस्थ तथा स्तम्भ समान निश्चल छ । तिनीहरू न चल्दछन्, न विपर्यैत हुन्छन्, न परस्पर बिघ्नबाधा दिन्छन्, परस्पर सुख पनि हुन्न, दुःख पनि हुन्न; न त परस्पर सुख दुःखको लागि नै हुन्छन् ।

‘सप्तकाय भनेका कुनू हुन् भने—(१) पृथ्वी-काय, (२) आप-काय, (३) तेज-काय, (४) वायु-काय, (५) सुख-काय, (६)

१. यहाँका बाँकी कुराहरू माथि पृ. १०८ मा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।

दुःख-काय तथा (७) जीव-काय । यी सम-कायहरू अकृत, अकृत-विधा; अनिर्मित, अनिर्मापित; वन्ध्या, कूटस्थ तथा स्तम्भ समान निश्चल छन् । यी न चलदछन् न विपरीत हुन्छन् न परस्पर विघ्नबाधा दिन्छन्, न परस्पर सुखको लागि हुन्छन्, न परस्पर दुःखको लागि हुन्छन् न त परस्पर सुख दुःखको लागि ने हुन्छन् । [४] त्यहाँ मार्न वा मार्न लगाउने छैनन, सुन्ने वा सुझ लगाउने छैनन र जान्ने वा जाझ लगाउने छैनन । [५] कसैले कसैलाई धार भएको शस्त्रले शीर छेदन गरे तापनि कुनै जीवलाई मारेको हुन्न । सप्त-कायको बीचमा भएका छिद्रहरूका बीचमा (शस्त्र) पनै जान्छ^१ ।

“भन्ते ! मैले प्रकुध कात्यायनसँग यसै जीवनमा प्रत्यक्षरूपले सामञ्ज-फल (= सामान्य-फल) को कुरा सोध्दा उनले मलाई ‘अकै अकै’ कुरा सुनाए । जस्तै कसैले कसैसंग आँपको कुरा सोध्दा लौकाको कुरा बताए जस्तै वा लौकाको कुरा सोध्दा आँपको कुरा बताए यैं प्रकुध कात्यायनले मलाई यसै जीवनमा प्रत्यक्षरूपले सामञ्ज-फलको कुरा सोध्दा ‘अकै अकै’ कुरा बताए ।”

“भन्ते ! अनि मेरो मनमा यस्तो लाग्यो—‘म जस्ता (राजा) ले आफ्नो राज्यमा बस्ने भ्रमण वा ब्राह्मणलाई कसरी असन्तुष्ट पाहौ’ ।”

“भन्ते ! यति सोची मैले प्रकुध कात्यायनको भाषणलाई न त अभिनन्दन गरें न त आक्रोश नै । बल्कि अभिनन्दन पनि नगरी

१. यस्तै कुरा सं. नि. II. पृ. ४२३: महादिद्विसुत्तमा पनि छ । अ. क. II. पृ. २४९; म. नि. II. पृ. २१६: सन्दकमुत्त ।

आओश पनि नगरी—असन्तुष्ट भएर पनि असन्तुष्टिताको भाव प्रकट नगरी—उही बचन ‘सत्य हो’ भनी ग्रहण नगरी उनले भनेको कुरालाई भनमा पनि नराखी म आसनवाट उठी फक्केर आए ।”

निगण्ठको मत

“भन्ते ! एक समय म जहाँ निगण्ठ (= निर्गन्ध) नाटपुत्र थिए त्यहाँ गए । त्यहाँ पुगेपछि निगण्ठ-नाटपुत्रसँग सम्मोदन गरे । सम्मोदनीय कुशलवार्ता गरिसकेपछि एक छेउमा थाँवे । भन्ते ! अनि एक छेउमा बसेको मैले निगण्ठ-नाटपुत्रसँग यस्तो सोधे—

‘भो अग्निवेस्सन ! (गोत्रको नाम) यहाँ विविधप्रकारका शिल्पीहरू छन् । जस्तै माहुतेहरू^१... स्वर्गीय सुख-विपाकी स्वर्गामी दानदक्षिणा अपित गर्छन् । भो अग्निवेस्सन ! के तपाइले पनि त्यस्तै गरी यसं जीवनमा प्रत्यक्षरूपले सामव्य-फल (= सामान्य-फल = आफैले जान्नुपर्ने फल) देखाउन सक्नुहुन्छ ?’

“भन्ते ! यस्तो सोधदा निगण्ठ-नाटपुत्रले मलाई यस्तो जवाफ दिए—

‘महाराज ! यहाँ निगण्ठ (= निर्गन्ध) चातुर्याम-संवरले संवृत्त हुन्छ । महाराज ! कसरी निगण्ठ चातुर्याम-संवरले संवृत्त हुन्छ भने ?—

१. यहाँका बाँकी कुराहरू माथि पृ. १०८ मा उल्लेख भए जस्तै दोहन्याई पढ्न ।

‘महाराज ! (१) यहाँ निगण्ठ सबै (चीसो) पानी बर्जित गर्छै, (२) सबै (पाप) बर्जनले युक्त हुन्छ, (३) सबै पापलाई शुद्ध गर्छ (पखाल्छ), तथा (४) सबै पाप बर्जित गर्नमा तत्पर रहन्छ । महाराज ! यसप्रकार निगण्ठ^१ चातुर्यामि-संवरले संवृत्त हुन्छ । महाराज ! चातुर्यामि-संवरले संवृत्त हुन्ने भएकोले निगण्ठलाई ‘गतात्म’ (= जहाँ पुग्नु पन्ने हो त्यहाँ पुगेका) भन्दछन्, ‘यतात्म’ (= संयतचित्त भएका) भन्दछन् तथा ‘स्थितात्म’ (= सुप्रतिष्ठित चित्त भएका) भन्दछन् ।’

“मन्ते ! मैले निगण्ठ-नाटपुत्रसँग यसे जीवनमा प्रत्यक्षरूपले सामव्य-फल (= सामान्यफल) को कुरा सोध्दा उन्हें मलाई ‘चातुर्यामि-संवर’ का कुराहरू बताए । जस्तै कसैले कसैसँग आँपको कुरा सोध्दा लौकाको कुरा बताए जस्तै वा लौकाको कुरा सोध्दा आँपको कुरा बताए कै निगण्ठ-नाटपुत्रले मलाई यसे जीवनमा प्रत्यक्षरूपले सामव्य-फलको कुरा सोध्दा ‘चातुर्यामि-संवर’ का कुराहरू सुनाए ।

१. निगण्ठ = निर्ग्रन्थ भनेको जैन सम्प्रदाय हो । यस सम्प्रदायका प्रवर्तीक नातपुत्र = नाथपुत्र हुन् । जैनहरू चीसो पानीमा जीव रहन्क्छ भन्ने विचारका भएका हुँदा सबै चीसो पानीको व्यंवहार गर्दैनन् । अ. क. I. पृ. १७.
२. आफूलाई नै लक्षणरी नाटपुत्रले ‘निगण्ठ’ मात्र भनेका हुन् । निगण्ठ शब्दको अर्थ हो - ग्रन्थी रहित = बन्धन रहित ।

“भन्ते ! अनि मेरो मनमा यस्तो लाग्यो—‘म जस्ता (राजा) ले आफ्नो राज्यमा बस्ने थमण आहुणलाई कसरी असन्तुष्ट पाहौ’ !”

“भन्ते ! यति सोची मैले निराणठ-नाटपुत्रको भाषणलाई न त अभिनन्दन गरें न त आक्रोश नै । बल्कि अभिनन्दन पनि नगरी आक्रोश पनि नगरी—असन्तुष्ट भएर पनि असन्तुष्टिताको भाव प्रकट नगरी—उही वचन ‘सत्य हो’ भनी ग्रहण पनि नगरी उनले भनैको कुरालाई मनमा पनि नराखी म आसनबाट उठी फक्केर आए ।”

सञ्जयको मत

“भन्ते ! एक समय म जहाँ सञ्जय बेलट्टपुत्र^१ थिए त्यहाँ गए । त्यहाँ पुगेपछि सञ्जय बेलट्टपुत्रसँग सम्मोदन गरें । सम्मोदनीय कुशलदार्ता गरिसकेपछि एक छेउमा बसें । भन्ते ! अनि एक छेउमा बसेको मैले सञ्जय बेलट्टपुत्रसँग यस्तो सोधें—

‘भो सञ्जय ! यहाँ विविधप्रकारका शिल्पीहरू छन् । जस्तै—माहुतेहरू^२.. प्रत्यक्षरूपले आफूलाई पनि सुखी तथा आनन्दित पाठ्नन् । आमा-बाबुहरूलाई पनि सुखी तथा आनन्दित पाठ्नन् । पुत्र-दारहरूलाई पनि सुखी तथा आनन्दित पाठ्नन् । उनीहरूले उभोल्लागेका

१. कहीं कहीं बेलट्टपुत्र भन्ने पनि डल्लेख भएको पाइन्छ ।
२. यहाँका बाँकी कुराहरू माथि पृ. १०८ मा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।

श्रमण-ब्राह्मणहरूसाई स्वर्गीय सुख-विपाकी स्वर्गगामी—दान-दक्षिणा अपित गर्थन् । ओ सञ्जय ! के तपाईंले पनि त्यस्ते गरी यसे जीवनमा प्रत्यक्षरूपले सामव्य-फल (सामान्य-फल=आफैले जानुपर्ने फल) देखाउन सक्नुहुन्छ ?'

“भन्ते ! यस्तो सोधदा सञ्जय बेकट्टपुत्रज्ञे मलाई यस्तो उत्तर दिए—

‘(१) महाराज ! यदि तपाईंले मसेंग ‘परलोक छ के ?’ भनी सोधनु भएमा यदि मलाई ‘परलोक छ’ भन्ने लागेमा म तपाईंलाई ‘परलोक छ’ भनी भन्नेछु । (अ) यस्तो हो पनि भन्दिन, (आ) त्यस्तो होइन पनि भन्दिन, (इ) अन्यथा हो पनि भन्दिन, (ई) होइन पनि भन्दिन र (उ) ‘होइन’ भनेकोलाई ‘होइन’ पनि भन्दिन ।

Dhamma.Digital

‘(२) महाराज ! यदि तपाईंले मसेंग ‘परलोक छैन के ?’ भनी सोधनु भएमा यदि मलाई ‘परलोक छैन’ भन्ने लागेमा म तपाईंलाई ‘परलोक छैन’ भनी भन्नेछु ।... (३) यदि तपाईंले मसेंग ‘परलोक छ पनि छैन पनि के ?’... (४)... ‘परलोक न छ न छैन के ?’... (५)... ‘औपपातिक सत्त्व छ के ?’... (६)... ‘औपपातिक सत्त्व छैन के ?’... (७)... ‘औपपातिक सत्त्व न छ न छैन कै ?’... (८)... ‘सु-कृत्य दु-कृत्यको कर्मफल छ के ?’... (९)... ‘सुकृत्य दुकृत्यको कर्मफल छैन के ?’... (१०)... ‘सु-कृत्य दु-कृत्य कर्मको फल छ पनि छैन पनि के ?’... (११)... ‘सु-कृत्य दुकृत्य कर्मको फल

न त छ न त छेन के ?'... (१२) ... 'तथागत (= सत्त्व) मरणपछि हुन्छ कि के ?'... (१३) ... 'तथागत मरणपछि हुन्न कि के ?' ... (१४) ... 'तथागत मरणपछि हुन्छ पनि हुन्न पनि कि के ?' ... (१५) ... 'तथागत मरणपछि न त हुन्छ न त हुन्न कि के ?' भनी सोधनु भएमा यदि मलाई 'तथागत (= सत्त्व) मरणपछि न त हुन्न' भन्ने लागेमा मैले तपाइँलाई 'तथागत (= सत्त्व) मरणपछि न त हुन्छ न त हुन्न' भनी भन्नेछु। (अ) यस्तो हो पनि भन्दिन, (आ) त्यस्तो होइन पनि भन्दिन, (इ) अन्यथा हो पनि भन्दिन, (ई) होइन पनि भन्दिन र (उ) 'होइन' भनेकोलाई 'होइन' पनि भन्दिन।'

"भन्ते ! मैले सञ्जय बेलट्टपुत्रसँग यसे जीवनमा प्रत्यक्षरूपले सामडब्ब-फल (= सामान्य-फल) को कुरा सोधदा उनले मलाई 'विक्षेप' (= यो पनि होइन र त्यो पनि होइन) को कुरा सुनाए। जस्तै कर्सेले कर्सेसंग आँपको कुरा सोधदा लौकाको कुरा बताए जस्तै वा लौकाको कुरा सोधदा आँपको कुरा बताए कै सञ्जय बेलट्टपुत्रले मलाई यसे जीवनमा प्रत्यक्षरूपले सामडब्ब-फलको कुरा सोधदा 'विक्षेप' को कुरा बताए।

"भन्ते ! अनि मेरो मनमा यस्तो लाग्यो — 'म जस्ता (राजा) ले आपनो राज्यमा बस्ने श्रमण वा ब्राह्मणलाई कसरी असन्तुष्ट पारूँ।'

"भन्ते ! यति सोची मैले सञ्जय बेलट्टपुत्रको भाषणलाई न त अभिनन्दन गरें न त आक्रोश नै। बल्कि अभिनन्दन पनि नगरी

आक्रोश पनि नगरी—असन्तुष्ट भएर पनि असन्तुष्टिताको भाव प्रकट नगरी उही बचन 'सत्य हो' भनी ग्रहण नगरी उनले भनेको कुरालाई भनमा पनि नराखो म आसनबाट उठी फक्त आए ।"

बुद्धवाद

पहिलो सान्दृष्टिक शामण्यफल

"भन्ते ! सो म भगवान्‌संग पनि सोष्ठवछु । 'भन्ते ! जस्तै यहाँ विविध प्रकारका शिल्पीहरू थन् । जस्तै—माहुतेहरू^३... गणितज्ञ-हरू तथा अरू पनि विविध प्रकारका शिल्पीहरू थन् । तिनीहरूले यसै जीवनमा आफ्ना शिल्पफलहरूद्वारा जीविका गर्छन् । त्यसद्वारा उनीहरूले आफूलाई सुखी तथा आनन्दित पार्छन् ।...' । भन्ते ! यस्तै गरी यसै जीवनमा प्रत्यक्षफल दिने शामण्यफल प्रज्ञापन गर्न सबनुहुन्थ्य के ? (=देखाउन सबनुहुन्थ्य के ?)"

१. बालुवा निचोर्दा तेल नपाए जस्तै मैले तीर्थियबादहरूमा कुनै सार पाउन सकिन । अब म भगवान्‌संग सोष्ठवछु भनी भनिएको हो । सुम. वि. I. पृ. १८९: सामन्बफलसुत्तवण्णना ।
२. यहाँका बाँकी कुराहरू माथि पृ. १०८ मा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।
३. यहाँका बाँकी कुराहरू माथि पृ. १०८ मा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।

“महाराज ! सक्षु ! महाराज ! त्यसो भए तपाइँसंगे सोधनेछु । जस्तो तपाइँलाई लाग्छ त्यस्तो भन्नुहोस् । महाराज ! तपाइँ यस विषयमा के भन्नुहुन्थ ? भन्नौं कि यहाँ तपाइँको काम गर्ने दास छ । जो पहिले उठ्ने पछि सुत्ने, के गर्नुपर्छ भन्ने विचार गर्ने तथा प्रसन्नपूर्वक मुख ताक्ने स्वभावको हुन्थ । अनि उसलाई यस्तो लाग्छ—‘पुण्यको विपाक र पुण्यको गति भनेको आश्रय र भद्रभूत रहेछ । यो मगध-राजा बैदेहीपुत्र अजातशत्रु पनि मानिस हुन् र म पनि मानिस हुँ । तर यो मगधराजा बैदेहीपुत्र अजातशत्रु देवता के पञ्चकामगुणले सुसम्पन्न भई पञ्चकाम विषयको परिमोग गर्छन् । म चाहिँ उनको कामगर्ने पहिले उठ्ने र पछि सुत्ने, के गर्नुपर्छ भन्ने विचार गर्ने, मन पर्ने ढंगले काम गर्ने, प्रियवचन बोल्ने तथा प्रसन्नपूर्वक स्वामीको मुख ताक्ने स्वभावको दास हुँ । अब मैले पनि पुण्य गर्नुपर्छ । (ता कि राजाले जस्तै सुख पाउन सकूँ । तर राजाले एक दिनमा दिने दान पुण्य आफ्नो जीवनभरमा पनि म गर्न सकिदैन) त्यसले केश दाही क्षोर गरी काषायवस्त्र धारण गरी घरबार छाडी अनगारिक भई प्रदर्जित हुनुपन्थ्यो । त्यसपछि केश दाही क्षोर गरी काषायवस्त्र धारण गरी घरबार छाडी अनगारिक भई उ प्रदर्जित हुन्थ । यसप्रकार प्रदर्जित भएपछि उ कायसंयम गरी बस्थ । घचन संयम गरी बस्थ । मन संयम गरी बस्थ । खाना र बस्त्रले मात्र सन्तुष्ट भई एकान्तवासमा अभिरमण गरी बस्थ । अनि अरु मानिसहरू आई तपाइँलाई यस्तो अनदछन्—‘हे देव ! यो जान्नुहोस् । जो त्यो पुरुष तपाइँको दास... यियो देव ! अब सो पुरुष केश दाही क्षोर गरी काषायवस्त्र धारण

गरी घरबार छाडी अनगारिक भई प्रव्रजित भइतक्यो । यसरी प्रव्रजित भएको उ कायसंयम गरी बसेको छ । वचन संयम गरी बसेको छ । मन संयम गरी बसेको छ । छाना र बस्त्रले मात्र सन्तुष्ट भई एकान्तवासमा अभिरमण गरी बसेको छ ।' अनि के तपाईँ यसो भन्नुहुन्थ ? 'ओ ! सो पुरुष फेरि पनि भेरो दास ने.. हो' ।"

"भन्ते ! यसो भन्न सविदन । बरु हामी ने उसलाई अभिवादन गर्नेछौं । सेवा गर्नेछौं । आसनद्वारा निम्त्याउनेछौं । जीवर-भिक्षा भोजन-सयनाशन-न्लान प्रत्यय भेषज्य वस्तुहरूद्वारा निम्त्याउनेछौं तथा धर्मतापूर्वक उसको आरक्षा संविधान गर्नेछौं ।"

"महाराज ! यदि यसो हो भने यो सान्दृष्टिक आमण्यफल हो कि होइन त ? यसमा तपाईँ के भन्नुहुन्थ ?"

"भन्ते ! यदि यसो हो भने साँच्चे ने यो सान्दृष्टिक आमण्य-
फल हो ।"

"महाराज ! यस जीवनमा पाउने यो पहिलो सान्दृष्टिक आमण्यफल देखाएको छु ।"

दोश्रो सान्दृष्टिक आमण्यफल

"भन्ते ! यस्ते गरी अर्को पनि यस जीवनमा प्रत्यक्षफल दिने सान्दृष्टिक आमण्यफल प्रज्ञापन गर्न सक्नुहुन्थ के ?"

"महाराज ! सक्छु । महाराज ! त्यसोभए तपाईँसेहे सोध्नेछु । तपाईँलाई जस्तो लाग्नेछ त्यस्तो भन्नुहोस् । महाराज ! तपाईँ यस

विषयमा के भनुहुन्छ ? भर्तों कि यहाँ तपाइँको कृषक गृहपति छ जो कामकाज गर्छ तथा धनधान्य बटुल्छ । अनि उसलाई यस्तो लाख्य—‘पुण्यको विपाक र पुण्यको गति भनेको आश्रय र अद्भूत रहेछ ! यी भग्धराजा वैदेहीपुत्र अजातशत्रु पनि मानिस हुन् र म पनि मानिस हुँ । तर यी भग्धराजा वैदेहीपुत्र अजातशत्रु देवता क्यै पञ्चकामगुणले सुसम्पन्न भई पञ्चकाम विषयको परिभोग गर्छन् । म चाहिं उनको कामकाज गर्ने तथा धनधान्य बटुल्ने कृषक गृहपति हुँ । अब मैले पनि पुण्य गर्नुपर्छ । (ताकि राजाले जस्तै सुख पाउन सकूँ । तर राजाले जस्तै म दानपुण्य गर्न सकिदैन) अतः किन म केश दाही क्षौर गरी काषायवस्त्र धारण गरी घरबार छाडी अनगारिक भई प्रवर्जित नहोऊँ ।’

‘अनि पछि गएर सो पुरुष थोरै वा धेरै धनसम्पत्ति छाडी थोरै वा धेरै ज्ञातिबन्धुहरूलाई छाडी केश दाही क्षौर गरी काषायवस्त्र धारण गरी घरबार छाडी अनगारिक भई प्रवर्जित हुन्छ । यसप्रकार प्रवर्जित भएपछि उ कायसंयम गरी बस्छ । बचनसंयम गरी बस्छ । मनसंयम गरी बस्छ । खाना र वस्त्रले मात्र सन्तुष्ट भई एकान्तवासमा अभिरमण गरी बस्छ । अनि अरु मानिसहरू आई तपाइँलाई यस्तो भन्दछन्—‘हे देव ! यो जानुहोस् । जो यो पुरुष तपाइँको कृषक थियो...देव ! अब सो पुरुष केश दाही क्षौर गरी काषायवस्त्र धारण गरी घरबार छाडी अनगारिक भई प्रवर्जित भइसक्यो । यसरी प्रवर्जित भएको उ कायसंयम गरी बसेको छ । बचन संयम गरी बसेको छ । मन संयम गरी बसेको छ । खाना र वस्त्रले मात्र सन्तुष्ट भई एकान्त-

वासमा अभिरमण गरी बसेको छ ।’ अनि के तपाइँ यसो भन्नुहुन्छ ? ‘ओ ! सो पुरुष फेरि पनि मेरो कामकाज गर्ने धनधार्य बटुल्ने कृषक गृहयति नै हो’ ।”

“भन्ते ! यसो भन्न सविवन । बरू हामी नै उसलाई अभिवादन गर्नेछौं । सेवा गर्नेछौं । आसनद्वारा निम्त्याउनेछौं । चीवर-मिक्षा भोजन-सयनाशम-ग्लान प्रत्यय भैषज्य वस्तुहरूद्वारा निम्त्याउनेछौं तथा धमंतापूर्वक उसको आरक्षा संविधान गर्नेछौं ।”

“महाराज ! यदि यस्तो हो भने यो सान्दृष्टिक श्रामण्यफल हो कि होइन त ? यसमा तपाइँ के भन्नुहुन्छ ?”

“भन्ते ! यदि यसो हो भने सांच्चै नै यो सान्दृष्टिक श्रामण्य-फल हो ।”

“महाराज ! यसै जीवनमा पाउने यो दोश्रो सान्दृष्टिक श्रामण्यफल देखाएको छु ।”

श्रेष्ठतर श्रामण्यफल

“भन्ते ! अर्को पनि यसै जीवनमा प्रत्यक्षफल दिने सान्दृष्टिक श्रामण्यफल योभन्दा सुन्दरतर र श्रेष्ठतर यसै जीवनमा प्रत्यक्षफल दिने सान्दृष्टिक श्रामण्यफल प्रज्ञापन गर्न सक्नुहुन्छ के ?”

“महाराज ! सबछु । महाराज । त्यसोभए सुन्नुहोस् राज्ञरी यनमा राख्नुहोस् भन्नेछु ।”

“भन्ते ! हुन्छ” भनी मगधराजा वैदेहीपुत्र अजातशत्रुले भगवान्‌लाई प्रत्युत्तर दिए ।

भगवान्‌ले यस्तो भन्तुभयो—“महाराज ! यहाँ तथागत, अरहत् सम्यक्सम्बुद्ध, विद्याच्चरण सम्पन्न, सुगत, लोकविद्, अनुत्तर, पुरुषवस्त्र्य सारथी, देवमनुष्यका शास्ता, बुद्ध भगवान् यस लोकमा’ उत्पन्न हुन्छ । वहाँले देव-मार सहित ब्रह्मलोकलाई, श्रमण ब्राह्मण सहित प्रजालाई, देवमनुष्य सहित लोकलाई—स्वयं अभिज्ञाद्वारा साक्षात्कार गर्नुभएको धर्मोपदेश गर्नुहुन्छ । वहाँले आदिकल्याण, मध्यकल्याण तथा पर्यवशान कल्याण हुने धर्मोपदेश गर्नुहुन्छ । वहाँले अर्थयुक्त र व्यञ्जनयुक्त सबै परिपूर्ण भएको परिशुद्ध भएको ब्रह्मचर्य प्रकाश पानुहुन्छै ।

“अनि त्यो धर्मलाई गृह्यति वा गृह्यतिपुत्रले अथवा भरु कुनै कुलमा जन्मेकाले सुन्दर्छ । धर्म सुनेर उसको मनमा तथागत प्रति श्रद्धा उत्पन्न हुन्छ । श्रद्धा उत्पन्न भएपछि उसले यस्तो विचार गर्दै—‘घरमा

१. यहाँ लोक तीनप्रकारका छन् । जस्तै—(१) अवकाशलोक (=भाकाशलोक) (२) सत्त्वलोक र (३) संस्कारलोक । यहाँ चाहि ‘सत्त्वलोक’ लाई ‘लोक’ भनिएको हो ।

सत्त्वलोकमा उत्पन्न हुँदा पनि तथागत न देवलोकमा र ब्रह्मलोकमा उत्पन्न हुन्छन् । बल्की मनुष्यलोकमै उत्पन्न हुन्छन् । मनुष्यलोकमा पर्नि अरु कुनै चक्रवाडमा उत्पन्न हुन्नन् बल्की यसै चक्रवाडमा अर्थात् यसै भूमण्डलमा उत्पन्न हुन्छन् । यस भूमण्डलमा पनि सबै ठाउँहरूमा होइन केवल लम्बाई ३०० योजन,

चौडाइ २५० योजन र चारैतिरबाट ९०० योजन भएको मध्यजनपदमा (=मध्यप्रदेशमा) उत्पन्न हुन्छन् । (मध्यप्रदेश भनेको कुन ठाउँलाई भनिन्थ्य र यसको सिमाना कुन कुन हो भन्ने कुरा लेखकको बुद्धकालीन विमानकथाको पृ. ९५ को पादटिप्पणीमा उल्लेख भएको छ ।) यस मध्यजनपदमा तथागत मात्र उत्पन्न हुने होइनन् बल्की प्रत्येक बुद्धहरू, अग्रश्वावकहरू, असीतिमहाथेरहरू, बुद्धमाता, बुद्धपिता, चक्रवर्ती राजा तथा अरु सार प्राप्त ब्राह्मण गृहपतिहरू पनि उत्पन्न हुन्छन् । यहाँ सुजाताले दिएको भोजन ग्रहण गरी अरहत् मार्गसम्मलाई तथागत उत्पन्न भइरहेको र अरहत् फलमा पुग्नेबित्तिकै तथागत उत्पन्न भएको हुन्छ । अर्को प्रकारले महाभिनिष्क्रमण गरेदेखि अरहत् मार्गसम्म, तुषितलोकबाट आएदेखि अरहत् मार्गसम्म तथा दीपङ्कर बुद्धको पालादेखि अरहत् मार्गसम्मलाई तथागत उत्पन्न भइरहेको र अरहत् फलमा पुग्नेबित्तिकै तथागत उत्पन्न भएको हुन्छ । यहाँ चाहिं सर्वप्रथम जन्मेको अवस्थालाई उत्पन्न भइरहेको र बुद्धत्व प्राप्त भएपछि बुद्ध भगवान् उत्पन्न भएको भनिएको हो । सुमं. चि. I. पृ. १९४-९५: सामञ्चफलसुत्तवण्णना ।

- २. 'देव-मार सहित ब्रह्मलोकलाई' भन्ने आदिदेखि 'ब्रह्मचर्य प्रकाश पार्नुहुन्छ' भन्ने आदि शब्दहरूको स्पष्टिकरण लेखकको बु. ब्रा. भा-२, पृ. ८७ देखि ९५ सम्म, पृ. २२१ देखि २२६ सम्म तथा पृ. ३३६ को पादटिप्पणीमा उल्लेख भएका छन् ।

बस्तु बाधापूर्ण अ । रागङ्गो मल उत्पन्न हुन्छ । प्रवज्या हुनु खुला आकाश जस्तै हो । घरमा बसेर परिपूर्णरूपले परिशुद्धरूपले शंख जस्तै सफा गरी ब्रह्मचर्य (—श्रेष्ठचर्या) पासन गर्न सजिलो छैन । अतः किन म केश दाही क्षोर गरी घरबाट निस्की अनगरिक भई प्रवजित नहै । अनि पछि गएर उ थोरै वा धेरै भौगसम्पत्तिलाई छाडी थोरै वा धेरै ज्ञाति परिवारहरूलाई त्यागी केश दाही क्षोर गरी काषायबस्त्र धारण गरी घरबाट त्यागी अनगरिक भई प्रवजित हुन्छ ।

“यसरी प्रवजित भएको उ प्रातिमोक्ष संवरशीलले युक्त भई आचार-गोचरले सम्पन्न भई अणुमात्र दोषमा पनि भयदर्शी भई तथा शिक्षापवह्न समादान गरी बस्तु । कुशल कायकमं र वचीकमंले सम्पन्न भई परिशुद्ध आजीविकाले युक्त हुन्छ । अनि इन्द्रियलाई रक्षा गर्छ तथा स्मृतिसम्प्रजन्यले युक्त भई सन्तुष्ट भई बस्तु ।

Dhamma.Digital

स्थानो शील

“महाराज ! कसरी भिक्षु शील सम्पन्न हुन्छ ?

१—“महाराज ! यही भिक्षु प्राणी हिंसालाई त्यागी प्राणी हिंसाबाट विरत भई बस्तु । दण्डरहित शस्त्ररहित लज्जालु दयालु तथा सबै प्राणीहरू प्रति हितानुकम्पी भई बस्तु । यो पनि शील नै हो ।

(यहाँदेखि अगाडिका कुराहरू लेखकको बुद्धकालीन आह्याण भाग-२ को पृ. २२८ देखि पृ. २३५ मा उल्लेख भएका नं. २६ सम्मका कुरा बमोजिम हो भन्ने बुझ्नू ।)

मध्यम शील

१—“श्रद्धाले दिएका भोजनहरू खाई जसरी यहाँ केही श्रमण ब्राह्मणहरू मूलबीज, स्कन्धबीज, फलबीज, अग्रबीज तथा पञ्चमबीज^१ आदि विञ्छहरू र हरियाली घींस इत्यादि विगानें जस्ता काममा लागेका हुन्थन् त्यसरी भिक्षु विञ्छहरू र हरियाली घींस इत्यादि विगानें काममा लागेको हुन्न । यो पनि शील नै हो ।

२—“श्रद्धाले दिएका भोजनहरू खाई जसरी यहाँ केही श्रमण ब्राह्मणहरू अन्न, पान^२, वस्त्र, यान, सयनाशन तथा सुगन्धादि वस्तुहरूको सञ्चिकार^३ (= युपार्णे र बचाइराख्ने) गर्ने जस्ता काममा लागेर बस्थन् त्यसरी (भिक्षु) सञ्चिकार गर्ने काममा लागेको हुन्न । यो पनि शील नै हो ।

३—“श्रद्धाले दिएका भोजनहरू खाएर जसरी यहाँ केही श्रमण ब्राह्मणहरू नाच, गान, वाद्य नृथ्य, नीता (= रामलीला) आदि हातको थपडी, बैताल, गाथो बजाउने, गीत मण्डल, फलामे गेडीको

१. यी ‘मूलबीज’ आदि शब्दको स्पष्टिकरण लेखकको बु. ब्रा. भा-२, पृ. २२९ को पादटिप्पणीमा उल्लेख भएको छ ।
२. अम्बपान, जम्बुपान, चोचपान (= विऊ भएको केरा), मोचपान (= विऊ नभएको केरा), मधुपान, दाखपान, सालुकपान (= रक्तनील उत्पल) र फारुसकपान । यी अष्टपानलाई ‘पान’ भनिएको हो । सम. पा. III. पृ. ११६७ भेसजज्ववन्धकं ।

३. कुनै खानपान वस्तुहरू 'भोलिको लागि' भनी बचाइराख्नुलाई भिक्षुहरूको नियममा 'सन्निधिकार' भनिन्छ । यस्तो गर्नाले भिक्षुहरूलाई दोष लाग्छ ।

एकचोटि ग्रहण गरी मध्यान्ह समयभित्रै खानुपर्ने खाद्यभोजय वस्तुलाई 'यावकालिक' भन्दछन् । मध्यान्ह समयभित्रै खाने कुरा समयभित्र नखाई पछि खाएमा 'सन्निधिकार' दोष लाग्छ ।

दूधदही बाहेक फलफूलको सर्वत आदि बेहान एकचोटि ग्रहण गरी बेलुकीसम्म पिउन हुन्छ । यस्तोलाई 'यामकालिक' भन्दछन् । यसो नगरी याम अर्थात् निर्धारित समय विताई पिएमा 'सन्निधिकार' दोष लाग्छ ।

Dhamma.Digital

औषधि आदि वस्तुहरू चाहिए एकचोटि ग्रहण गरेपछि एक सातासम्म खान सकिन्छ । यस्तालाई 'सप्ताहकालिक' भन्दछन् । एक हप्ता बितेपछि फेरि ग्रहण नगरी खाएमा 'अन्निधिकार' दोष लाग्छ ।

पानी जस्ता वस्तुहरू जीवनभरसम्म कसैबाट ग्रहण नगरिकने पिउन सक्छ । यस्तालाई 'यावजीविक' भनी भन्दछन् ।

अरू श्रमण ब्राह्मणहरूले चाहिए खाने वस्तुहरू 'भोलिको लागि' भनी बचाइराख्नन् वा थुपारी राख्नन् । भिक्षुहरूले यस्तो गर्देनन् भनिएको हो ।

खेल, बौसको खेल, मानिसको हाडको खेल (धोपनं), हात्तीजुधने, घोडा जुधने, भंसीजुधने, कुखुरा जुधने, बट्टाइ जुधने, लट्टी लडाउने, मुडकी लडने, पहाडमा लडने, मारपीट खेल, सेनाहस्रको खेल तथा सेना व्यूहको खेल आदि विविध दृश्य हेनें जस्ता काममा लागेर बस्थन् त्यसरो (भिक्षु) विविध दृश्य हेनें काममा लागेको हुँम्भ । यो पनि शील नै हो ।

४—"श्रद्धाले दिएका भोजनहरू खाई जसरो यहाँ केही श्रमण आह्वाणहरू अष्टपद', दशपद, आकाश, परिहारपथ^१, सत्तिक^२, खलिक (= खालमा चासा खेल्ने), घटिका (= लामो लट्टीले हिर्काउने खेल), पञ्चचीर (= पातहरूको नसा बजाउने खेल), वञ्चक (= खेलाउने हलो), मोक्षचिक (= पल्टिने खेल), चिङ्गुलिक (= तालपत्रहरूले बनाएको चक्रका जो हावाद्वारा घुम्छ), पत्तालहक (= पातको माना बनाई नाप्ने खेल), रथक (= खेलाउना रथ), धनक (= खेलाउना धनूष), अब्द्धरिक (= पिठ्यूमा वा आकाशमा लेखेको अक्षर चिन्ने खेल), मनेतिक (= मनमा चिताएको कुरा जान्ने खेल) तथा यथावचन

१. एक एक पंक्तिमा आठ आठवटा घोडा राखेर खेल्ने जूवा । दी. नि. अ. क. I. पृ. १०३: ब्रह्मजालसुत्तवण्णना । यसै गरी दशपथ शब्दको अर्थ पनि बुझ्नुपछ ।
२. भुइमा मण्डल आदि बनाएर त्यसमा वस्तु राखेर लिने खेल । दी. नि. अ. क. I. पृ. १०४: ब्रह्मजालसुत्तवण्णना ।
३. गिरखाको थुप्रो राखी त्यसबाट गिरखा नचल्ने गरी गिरखा छिक्ने खेल । दी. नि. अ. क. I. पृ. १०४: ब्रह्मजालसुत्तवण्णना ।

(—काना लंगडा आदिहरूको नक्कल पानें खेल) आदि आदि प्रकारका प्रमाद हुने जस्ता जूवा आदि खेलको काममा लागेर बस्थन् त्यसरी (मिक्ष) प्रमाद हुने जूवा आदि खेलको काममा लागेको हुन्न । यो पनि शील नै हो ।

५—“श्रद्धाले दिएका भोजनहरू खाएर जसरी यहाँ केही श्रमण ब्राह्मणहरू ठूलो आसनपलङ्घ, लामा लामा रो भएको आसन चित्रित आसन, उर्णमय अस्तरण, फुलदार बुटा भएको अस्तरण, कपासको ओढने, सिहादि चित्र भएको अस्तरण, दुबैतिर फल्लर भएको अस्तरण, एकातिर फल्लर भएको अस्तरण, जरी भरिएको रेशमी अस्तरण, रत्नहरू भरिएको रेशमी अस्तरण, सोहङ नर्तकी स्त्रीहरू नाच्न सक्ने दरी, हात्ती घोडा रथमाथि बिच्छुच्चाउने लम्पटहरू, बाखाका छालाद्वारा बनेको ओछ्चान, कदलिमृगछालाको अस्तरण, फल्लर भएको चंदुवा, टाउको र खुट्टातिर राता तकिया राखेका आदि आदि जस्ता उच्चासयन तथा महासयनमा सुन्ने गर्नन् त्यसरी (मिक्ष) उच्चासयन तथा महासयनमा सुन्दैन । यो पनि शील नै हो ।

६—“श्रद्धाले दिएका भोजनहरू खाई जसरी यहाँ केही श्रमण ब्राह्मणहरू आउमा पाउडर लगाउने, शरीर मिचाउने, नुहाउने, सुडौल बनाउनको निमित्त मुग्रो आदिले शरीरपीटन लगाउने, ऐता हेने अल्जन लगाउने, मालागन्धविलेपन लगाउने, मुखचूर्ण (= मुखको पाउडर) लगाउने, मुख-लेपन लगाउने, हातमा आभूषण लगाउने, शिखाको आभूषण लगाउने, छडी लिएर हिडने, स्त्री-पुरुषको बुटा

भएको टोपी लगाउने, तरबार भिन्ने, छाता ओढ्ने, बुट्टा भएको जुत्ता लगाउने, कपालमा मणी लगाउने, चमर हस्कने, लामा लामा सफा सेता कपडाहरू लगाउने आदि आदि जस्ता मण्डन तथा विभूषण लगाउने इत्यादि काममा लागेका हुन्छन् त्यसरी (मिक्षु) मण्डन तथा विभूषण लगाउने काममा लागेको हुन्न । यो पनि शील नै हो ।

७—“ध्रुवाले दिएका भोजनहरू खाई जसरी यहाँ केही श्रमण ब्राह्मणहरू तिरश्रीनकथामा^१ लागेका हुन्छन् त्यसरी (मिक्षु) तिरश्रीन-कथामा लागेको हुन्न । यो पनि शील नै हो ।

८—“ध्रुवाले दिएका भोजनहरू खाई जसरी यहाँ केही श्रमण ब्राह्मणहरू ‘तिमी यो धर्मविनय जान्दैनौ, यो धर्मविनय म जान्दछु । तिमी यो धर्मविनय के जानौलार ? तिमी गलत बाटोमा छौ । म ठीक बाटोमा छु । मेरो कुरा सार्थक छ तिम्रो कुरा निरर्थक छ । अघि भन्तुपनै पछि भन्दौ पछि भन्तुपनै अघि भन्दौ । तिमीले धेरै दिनदेखि सिकेर (अभ्यास) आएको कुरा मेरो बादको अगाडि वर्थ छ । तिमी माथि बाद आरोप गछु’ । तिमी निग्रहित छौ । (मेरो बादबाट) मुक्त हुन तिमी बाहिर घुम । यदि सक्षमी भने मेरो कुराको जवाफ देउ’ भन्ने आदि जस्ता विग्रहकथामा लागेका हुन्छन् त्यसरी (मिक्षु) विग्रह-कथामा लागेको हुन्न । यो पनि शील नै हो ।

१. तिरश्रीनकथा भनेको कस्तो हो भन्ने कुरा लेखकको बु. प. भा-१, पृ. ४२० मा र बु. गृ. भा-३, पृ. २८३ मा उल्लेख भइसकेका छन् ।

९—“श्रद्धाले दिएका भोजनहरू खाई जसरी यहाँ केही श्रमण ब्राह्मणहरू-राजाहरूले, महामन्त्रीहरूले, क्षत्रीहरूले, ब्राह्मणहरूले र गृह-पतिहरूले, कुमारहरूले ‘फलाना ठाउँमा जाऊ, फलाना ठाउँमा आऊ, यो लंजाऊ, फलाना ठाउँमा यो ल्याऊ’ भन्ने आदि जस्ता काममा लगाएको दूतेय्य काममा लागेका हुन्छन् त्यसरी (भिक्षु) दूतेय्य काममा लागेको हुन्न । यो पनि शील नै हो ।

१०—“श्रद्धाले दिएका भोजनहरू खाई जसरी यहाँ केही श्रमण ब्राह्मणहरू कुहक (=आफूमा नभएको गुण देखाउने बानी=पाखंडित) हुन्छन्, लाभसत्कारको निमित्त कुरा गर्छन्, यसेको कारणमा लक्षणका कुराहरू बताउँछन्, यसेको कारणमा अर्कालाई गाली पनि गर्छन् तथा लाभले लाभको खोजी गर्छन् त्यसरी (भिक्षु) कुहक हुन्न । यो पनि शील नै हो ।

Dhamma.Digital

महाशील

१—“श्रद्धाले दिएका भोजनहरू खाई जसरी यहाँ केही श्रमण ब्राह्मणहरू अङ्गविद्या^१, निमित्तविद्या^२, उत्पादविद्या^३, स्वप्नविद्या^४, लक्षणविद्या^५, मुसाले काटेको विद्या^६, अनिहोम, बारहोम^७, मुसहोम, कणिका होम, तण्डुलहोम, घिऊहोम, तेलहोम, मुखहोम^८, रगतहोम^९,

-
१. हात खुट्टा आदिको लक्षण हेरी यस्तो अङ्गमे युक्त हुने दीर्घायु तथा यशवान् हुन्छ भनी जान्ने विद्या ।
 २. ‘निमित्तविद्या’ भनेको बाहिरको कुनै कारणलाई देखेर त्यस अनुसार भन्ने विद्या । जस्तै—

पण्डराजाले तीनवटा मोती मुट्ठीमा राखी निमित्तविदच्या जान्नेसँग सोधे—‘मेरो हातमा के छ ?’ उसले यताउता हेदा एडटा माकुराले किंगा समातछु भनी दगुरेर जाँदा किंगा मुक्त भएर गयो । यो देखेर उसले ‘मुक्ता = मोती’ भनी भन्यो । फेरि राजाले ‘कतिवटा छ त ?’ भनी सोधे । फेरि यताउता हेदा उसले नगिचमा तीनचोटि कुखुरा बासेको सुनेर ‘तीनवटा’ भनी भन्यो । यस्तालाई ‘निमित्तविदच्या’ भन्दछन् । दी. नि. अ. क. I. पृ. ११०: अह्मजालसुत्तबण्णना ।

३. ‘उत्पादविदच्या’ भनेको बिजुली चम्केर बज्र खसेको देखेर यसबाट यस्तो हुनेक्ष भनी भन्ने विदच्या ।
४. ‘स्वप्नविदच्या’ भनेको फलाना फलाना समयमा यस्तो यस्तो स्वप्न देखेमा यस्तो यस्तो हुनेक्ष भन्ने विदच्या ।
५. ‘लक्षणविदच्या’ भनेको यस्तो यस्तो लक्षणले युक्त हुने राजा हुन्छ अथवा उपराजा हुन्छ भन्ने विदच्या ।
६. कुनै वस्तु वा वस्त्र मुसाले काटेको देखेर यसबाट यस्तो यस्तो हुनसक्छ भनी भन्ने विदच्या ।
७. यस्तो यस्तो किसिमको दाहसे होम गर्दा यस्तो यस्तो फल पाइन्छ भन्ने विद्या हो ।
८. ‘मुखहोम’ भनेको मुखमा राखेको अन्न आदि यज्ञशालामा थुकेर गरिने होम । अथवा मंत्र उच्चारण गरी गरिने होम ।
९. दाहिने काँधतिरको रगतले गर्ने होम ।

अंगविद्या, वास्तुविद्या^१, क्षत्रविद्या, मसानविद्या^२, भूतविद्या, भूरिविद्या^३, सर्वविद्या^४, विषविद्या^५, बिच्छीविद्या, मुसाको विद्या, पक्षिविद्या, लाटोकोसेरोको विद्या, परिपक्षविद्या^६, तीरविद्या^७, मृगचक्रविद्या^८ आदि आवि जस्ता तिरश्रीन विद्याद्वारा मिथ्याजीवनले जीविका गछेन् त्यसरी (भिक्षु) तिरश्रीनविद्याद्वारा मिथ्या जीवनले जीविका गर्देन । यो पनि शील न हो ।

२—“श्रद्धाले दिएका भोजनहरू खाई जसरी यहाँ केहो श्रमण आहुणहरू भणीलक्षण, वस्त्रलक्षण, दण्डलक्षण, शस्त्रलक्षण, तरबार लक्षण, तीरलक्षण, धनुषलक्षण, आयुलक्षण, स्त्रीलक्षण, पुरुषलक्षण, कुमारलक्षण, कुमारीलक्षण, दासलक्षण, दासीलक्षण, हातीलक्षण, घोडालक्षण, भंसीलक्षण, साँढेलक्षण, गाईलक्षण, बोकालक्षण, भेडालक्षण, कुखुरालक्षण, बटाईलक्षण, गोहौलक्षण, कर्णिका (कानको गहना) लक्षण,

१. घरबारीको माटो हेरेर गुण दोष विचार गर्ने विद्या ।
२. मसानमा बसेर शान्ति सुरक्षा गर्ने विद्या ।
३. घरमा बस्नेहरूले पढ्नु पर्ने मन्त्र ।
४. संपले टोकेकोलाई निको पाने मन्त्र विद्या ।
५. पुरानो विषलाई छिक्नसक्ने र नयाँ विषलाई थप्नसक्ने विद्या ।
६. यो यति बाँचने छ यो यति बाँचने छ भनी भन्नसक्ने विद्या ।
७. आफूतिर आएको तीरलाई हटाउनसक्ने विद्या ।
८. सबै पशुपक्षि सम्बन्धी विद्या । दी. नि. अ. क. I. पृ. ११०-१२: ब्रह्माजालसुत्तवण्णना ।

कछुवालक्षण र मृगलक्षण जानने आदि आदि जस्ता तिरश्रीनविद्याद्वारा
मिथ्या जीवनले जीविका गर्छन् त्यसरी (मिक्षु) तिरश्रीन विद्याद्वारा
मिथ्या जीवनले जीविका गर्दैन् । यो पनि शील न हो ।

३—“श्रद्धाले दिएका भोजनहरू खाई जसरी यहाँ केही श्रमण
आह्याणहरू फलाना बेलामा राजा बाहिर निस्कनु पछं, फलाना बेलामा
राजा फर्कनु पछं, भित्रका राजा अगाडि बढ्नुपछं, बाहिरका राजा
पछाडि हटेर जानुपछं, बाहिरका राजा अगाडि बढ्नुपछं, भित्रका राजा
पछाडि हटेर जानुपछं, भित्रका राजाको जय हुनेछ, बाहिरका राजाको
पराजय हुनेछ, बाहिरका राजाको जय हुनेछ र भित्रका राजाको पराजय
हुनेछ । यसरी यसको जय हुनेछ र यसको पराजय हुनेछ भन्ने आदि
आदि जस्ता तिरश्रीनविद्याद्वारा मिथ्या जीवनले जीविका गर्छन् त्यसरी
(मिक्षु) तिरश्रीनविद्याद्वारा मिथ्या जीवनले जीविका गर्दैन् । यो पनि
शील न हो ।

४—“श्रद्धाले दिएका भोजनहरू खाई जसरी यहाँ केही श्रमण
आह्याणहरू चन्द्र ग्रहण हुनेछ, सूर्य ग्रहण हुनेछ, नक्षत्र ग्रहण हुनेछ,
चन्द्र सूर्यहरू आ-आपनो बाटोमा रहनेछन्, चन्द्र सूर्यहरू आ-आपनो
बाटो छाडेर अर्को बाटोमा लाग्नेछन्, नक्षत्रहरू आ-आपनो बाटोमा
रहनेछन्, नक्षत्रहरू आ-आपनो बाटो छाडेर अर्को बाटोमा लाग्नेछन्,
उल्कापात हुनेछ, दिशा डाह हुनेछ, भूकम्प हुनेछ, सुक्खा बादल गर्जिने
छ, चन्द्रसूर्य नक्षत्रहरूको उदय अस्त मलिन तथा परिशुद्ध हुनेछ, यो
चन्द्रग्रहणद्वारा यस्तो फल हुनेछ, यो सूर्यग्रहणद्वारा यस्तो फल हुनेछ,

यो जलस्त्री प्रहृष्टदारी। यस्तों के फल सुनिष्ठ हैं। यो अन्वर सुनिष्ठ है। आजकल जलमाला बहुतीकरण के फल सुनिष्ठ हैं। यो अन्वर सुनिष्ठ है। यो अन्वर सुनिष्ठ है। यो अन्वर सुनिष्ठ है।

आ-आपनो बाटोमा रहनाको फल यस्तो हुनेछ, यो नक्षत्रहरू आ-आपनो ग्रन्थहरू द्वितीय शिष्टहरू डाँडे असुरार्थी काहारी लिहारी—^८ बाटा छाडी अर्को बाटोमा लाग्नाको फल यस्तो हुनेछ, यो उल्कापातको प्रभावले इहाल्लू उपचक्रले उड्होइ गाडा इमान्दार लहानफ्रान्फ फल यस्तो हुनेछ, यो दिशाडाहंको फल यस्तो हुनेछ, यो भक्तपूर्वको फल गाडा इक्षुहोइ उम्हुड्ह डोगारी गाडा कासारी उपहिन्दा गाडा यस्तो हुनेछ, यो सुखद्वा बादल गजनको फल यस्तो हुनेछ, यो चन्द्रसूर्य गाडा इवाहारी उम्हुड्ह डीगारी गाडा इक्षुहोइ उम्हुड्ह डीहोइ नक्षत्रहरूको उदय अस्त मलिन तथा परिशुद्ध हुनुको फल यस्तो हुनेछ किएहारे इक्षुहोइ उम्हुड्ह उपहिन्दा उड्होइ भित्र भन्ने आदि अंदि जस्त तिरश्रीन विद्युतावारा मिथ्या जीवनले जाप्तार्थ लिहारा इक्षारी उम्हुड्ह उपहिन्दा उड्होइ उम्हुड्ह एकाइ गठन त्रियसरी (भिक्ष) तिरश्रीन विद्युतावारा मिथ्या जीवनले जीविका डीपुँ निम्न छन्दु छन्दु छन्दु छन्दु छन्दु छन्दु छन्दु छन्दु छन्दु गर्दन। यो पनि शील नै हो।

६—“धर्मात्रे दिएका भोजनहरू खाई जसरी गर्ही केही शमण
मन्त्रप्रसीढ़ी, मन्त्र निधानात् छ छान्तु इनकाम छुन्, मन्त्र निधानात् कल्प हुन्
बाह्यणहरू आद्वाह (= कन्या ल्याउने) विवाह (= कन्या दिने) गर्नुको
मन्त्र निधानात् १५८, मन्त्रप्रसीढ़ी, मन्त्रनम्भाच, मन्त्रप्रसीढ़ी
जागि साइदृ बताउने, उधारो भाठाउने, साइट बवाउने, उधारो बिचे,
मन्त्र निधानात् प्राणात्, मन्त्र निधानात् बिचे, मन्त्र निधानात्
जाइत बताउने, भग्यवानी बनाउने, दुर्भाग्य, बनाउने, गर्भपूष्ट गर्ने,
मन्त्र निधानात् भक्ति निधानात् छन्, मन्त्र निधानात् नाल त्रिनाल
मन्त्रबलले जिभो बाँध्ने, मन्त्रबलले बंगरा बाँध्ने, मन्त्रबलले अर्काको
प्रश्नपूछाइन्दै, मन्त्रजडाइ निधानात् शास्त्रात् बाँध्ने, मन्त्र निधानात् नाल त्रिनाल
हात उल्टाइ दाउने, मन्त्रबलले बंगरा बाँध्ने, गराइदिने, मन्त्रबलले
प्रश्नपूछाइ शास्त्रात् दाउने, मन्त्र निधानात् प्रश्नपूछ्ने, मन्त्र निधानात् बाँध्ने, मन्त्र
बहिर्दै गराइदिने, ऐनामा देवता बोलाई प्रश्नस्थोध्ने, कुमादीको शरीरमा
प्रश्नपूछाइ दिन्नानी, नाल भाँगाई निधानात् मन्त्र निधानात् बाँध्ने, त्रुट भास्तर
देवता प्रवेशगर्दै प्रश्न सोध्ने, देवदासीको शरीरमा देवता प्रवेश गराई
प्रश्नपूछाइ दिन्नानी (भिसी) प्राणात् निधानात् नाल त्रिनाल प्रश्नपूछाइ शास्त्र
प्रश्न सोध्ने, जीविकाको जागि संयं र महाब्रह्माको प्रजा गर्ने, मुखबाट
‘तु न लाइ नाप गो’। निधानात् निधानात् निधानात् गर्भसी शास्त्र
अग्निज्ञाताला निकाल्ने र थी आह्वान गर्न आदि आदि जस्ता तिरश्चीन-
निधानी ति क्लिप्रम इष्टप्रसादात् निधान नीच ! शुणाइ “विद्याहारा
विद्यथा जीवनले जीविका गठन त्यसरी (भिसी) तिरश्चीन-
निधान निधान इष्टप्रसाद निधान त्रिप डाहुँके डाहाणशक क्लिप्रसुलाहि
विद्यथा द्वारा भिथ्या जीवनले जीविका गदन । यो पनि शील न हो ।
डाहुँक निधान त्रिप त्रिपर कर्पासोइ शिराम इन्द्र इन्द्र निधान ! शास्त्रात्
निधान शिरा निधान ! शास्त्रात् भीजनहरू शिरा जसरी यहाँ कहा श्रमण
निधान डाहुँत्र इष्टप्रसाद निधान निधान निधान निधान निधान निधान निधान
बाह्यणहरू शास्त्रकम, प्रणालिकम, भूतकम, भूर्मकम, इष्टप्रसादात्

१। नाण्डनाम्
हितादृष्टीकर्त्तव्यम् भनेको उपरोक्तकारले प्रार्थना गरेको काम सिद्ध
भएप्रक्षिप्तभाकल्प भरे ब्रह्मेविष्युपूजा गर्ने काम हो ।

३. सिकेको मन्त्रलाई घरमा राखी अस्तु सम्भव किमा । ४०६. प. ।

नपुंसक बनाउने कर्म, नपुंसकलाई पुरुष बनाउने कर्म, भूमिकर्म^१, भूमिपरिकर्म^२, आचमनकर्म, नुहाउनेकर्म, होमकर्म, उल्टी गराउने कर्म, विरेचन कर्म, उठवंविरेचन कर्म, अधोविरेचन कर्म, शीषंविरेचन कर्म, कानको तेल बनाउने कर्म, नेत्र तपण कर्म, नस् राहने कर्म अञ्जन कर्म, शीतल अञ्जन दिने कर्म, शस्त्रभस्त्रद्वारा गरिने वैद्यकर्म, शल्यचिकित्सा कर्म, बालचिकित्सा कर्म, जरीबुटीबाट औषधी दिने कर्म र क्षार औषधीको प्रभाव दूर गर्ने औषधी दिने कर्म आदि आदि जस्ता तिरश्रीनविद्याद्वारा मिथ्या जीवनले जीविका गर्छन् त्यसरी (भिक्षु) तिरश्रीनविद्याद्वारा मिथ्या जीवनले जीविका गर्दैन् । यो पनि शील न हो ।

“महाराज ! अनि यसरी शीलसम्पन्न भएको सो भिक्षुले शीलसंवरको कारणबाट कतैबाट पनि कुनै भय^३ आउने कुरो देखदैन । महाराज ! जस्तै शत्रुलाई दमन गरी अभिषेक प्राप्त क्षत्रीले कतैबाट पनि शत्रुको भय आउने कुरो देखदैन । महाराज ! त्यस्तै गरी यसरी शीलसम्पन्न भएको सो भिक्षुले शीलसंवरको कारणबाट कतैबाट पनि

१. घर बनाउनको निमित्त भूमिभाग शुद्धि गर्ने काम ।
२. ‘यो यो वस्तु त्याऊ’ भनी वस्तुहरू राखी घर बनाउनु भन्दा अगाडि पूजा गर्ने काम । दी. नि. अ. क. I. पृ. १५: ब्रह्मजाल-सुत्तवण्णना ।
३. असंयमताको कारणबाट जुन भय र त्रास मनभित्र लाग्छ त्यस्तो भय र त्रास उसको मनभित्र हुँदैन भनिएको हो । दी. नि. अ. क. I. पृ. २०४: सामञ्जफलसुत्तवण्णना ।

कुनै भय आउमे कुरो देखदैन । यो आयंशीलस्कन्धले सम्प्रभ मएको उसले आफूभित्र निरवदध सुखको अनुभव गर्छ । महाराज ! यसरी भिक्षु शीलसम्प्रभ हुन्छ ।

इन्द्रियसंवर

“महाराज ! कसरी भिक्षुले आपनो इन्द्रियलाई वशमा राख्छ ?

१—“महाराज ! यहाँ भिक्षु चक्षुले^१ रूप हेर्दा निमित्तग्राही हुन्छ (= आकार प्रकारलाई आसक्त चित्तले हेर्दैन), न व्यञ्जनग्राही हुन्छ (= अङ्गप्रत्यङ्ग हाउभाउलाई आसक्त चित्तले हेर्दैन), बरु चक्षुरिन्द्रिय असंयमी हुँवा जुन अभिध्या (= लोभ) दौमनस्य पापक अकुशल धर्महरू (= चित्तहरू) उत्पन्न हुने हुन् तिनीहरूको निवारणको निमित्त प्रयत्न गर्छ, चक्षुरिन्द्रिय रक्षा गर्छ र चक्षुरिन्द्रिय संयम गर्दै बस्छ ।

१. यो ‘चक्षु’ शब्दको अर्थ विभिन्न ठाउँमा विभिन्न प्रकारले पाइएको छ । जस्तै “बुद्ध चक्खुना लोकं ओलोकेसि” (महा. व. पा. पृ. ११ ब्रह्माचनकथा) अर्थात् “बुद्धचक्खुद्वारा लोकमा हेर्नु भयो” भन्ने जस्ता ठाउँमा ‘बुद्धचक्षु’ लाई ‘चक्षु’ भनिएको हो ।

“तथूपमं धर्ममयं सुमेध,

प्रासादमारुह समन्त चक्खु” (महा. व. पा. पृ. ११ ब्रह्माचनकथा) अर्थात् “तथस्तै गरी धर्ममय हुनु भएका तपाईं सुमेधले पनि प्रासादमा आरोहण गरी समन्तचक्षुले हेनुं होस्” भन्ने

गिरजां ग्रामां लिपाकालाहिंडा॑ ए॒ । निःर्णै॑ शिर॒ निःर्णै॑ ए॒ निःर्णै॑
शिष्यस्ताऽमाँमा॑ संवेद॑ लिपाकालाहिंडा॑ निःर्णै॑ भर्मिए॑
हो॑ । छन्दु॑ लिपाकालाहिंडा॑ माँमा॑

“विरजं वीतमलं धर्मचक्रुं उदपादि” (महा. व. पा.
पृ. १५: धर्मचक्रपवत्तम् चक्रुं भनिए॑ विरज वीतमल भएको धर्मचक्रु
उत्पन्न भयो” भन्ने जस्ता ठाउँमा तीन आर्यमार्गं सम्बन्धी
छ धर्मचक्रुं लाई॑ चक्रुं भनिए॑ हो॑ शिष्य ! लागाहम्”
इहु॑ शिष्याहमी॑ तिर्थ॑ ए॒ 'तिर्थ॑ लिपी॑ हुङ ! लागाहम्'—१
“चक्रुं उदपादि लाण॑ उदपादि” (महा. व. पा. प. १३:
छन्दु॑ शिष्याहम्भ॑ निःर्णै॑ लिपाकालाहिंडा॑ शिष्याहम्भ॑ तिर्थ॑ लागाहम्
धर्मचक्रपवत्तनं) अर्थात् “चक्रुं उत्पन्न भयो ज्ञान उत्पन्न भयो”
भन्ने जस्ता ठाउँमा पर्वेनिवासादि॑ ज्ञानरूपी॑ ‘प्रज्ञचक्रुं’ लाई॑
लागाहम्भ॑ कण्ठा॑ शिष्याहम्भ॑ (पाइ॑) लागाहम्भ॑ छृ॑ तिर्थ॑ शिष्याहम्भ॑
‘चक्रुं’ भनिएको हो॑ । छमी॑ शिष्याहम्भ॑ तिर्थ॑ तिर्थ॑ तिर्थ॑
छमी॑ तिर्थ॑ तिर्थ॑ तिर्थ॑ तिर्थ॑ तिर्थ॑ तिर्थ॑ तिर्थ॑ तिर्थ॑ तिर्थ॑
। छमी॑ शिर॑ लिपाकालाहिंडा॑ त्र॑ (लागाहिंडा॑ लिपाकालाहिंडा॑
सुत्) अर्थात् “दिव्यचक्रुद्वारा” भन्ने जस्ता ठाउँमा ‘दिव्यचक्रुं’
किग्राह्याई॑ चक्रुं भनिए॑ हो॑ माँ॑ १३ लिपी॑ लिपी॑ लिपी॑ लिपी॑ लिपी॑ लिपी॑

१९. प. १५. छ. (छम.) “चक्रुं च पट्टिच्च रूपम्॑ लिपी॑ लिपी॑ लिपी॑ लिपी॑ लिपी॑
सुत्” अर्थात् “चक्रुं कारणले रूपमा॑ भन्ने जस्ता ठाउँमा॑
‘मांसचक्रुं’ लाई॑ ‘चक्रुं’ भनिए॑ हो॑ । लिपी॑ लिपी॑ लिपी॑ लिपी॑ लिपी॑

यहाँ चाहि॑ मांसचक्रुं व्यवहारक दृष्टिले ‘चक्रुविज्ञान’
२०. प. १५. (छम.) “चक्रुं लिपाकालाहिंडा॑ रूपमां लिपाकालाहिंडा॑
लिपाकालाहिंडा॑ लिपाकालाहिंडा॑ लिपाकालाहिंडा॑ लिपाकालाहिंडा॑ लिपाकालाहिंडा॑
भन्ने अथं लुक्तुपठ॑ दी॑ नि॑ अ॑ क॑ १. पृ. २०५: सामवफल-
लिपाकालाहिंडा॑ लिपाकालाहिंडा॑ लिपाकालाहिंडा॑ लिपाकालाहिंडा॑ लिपाकालाहिंडा॑
सुतदण्णना॑ ।

५-“मनले भी नहुँगेहि निर्मित्तगाहि हुम्...
 ६-“मनले भी नहुँगेहि निर्मित्तगाहि हुम्...
 ३-“घाणले गन्धार्घुँ राष्ट्रपतिमिस्त्राही हुम्...
 ४-“जिह्वाले रसास्वाद लिंदा निर्मित्तगाही हुम्,...
 ५-“कायले स्पर्श गर्दा निर्मित्तगाही हुम्,...

“महाराज कसरी भिक्षु स्मृतिसम्प्रजन्यताहारा सम्पन्न महसूले
हन्त ?

एकू निःमा महारत्न ! यहीं विक्षु अर्द्धान्वा आडेंदा संवेत भई होस
एकू रात्रि हुए म लिए तड़ी था पछामड़ यत्तु उत्ता तेरा संवेत ह भई होस राखेर
हेठु । हात खुटा खुन्कुर्कुडेहर वर्जित संवेत ह भई होस राखेर
प्रकृति के ग नह छुपाइ र बालू भेष्टर क भरता गंगा संवेत ह भई होस राखेर
त्स्तर्वंच न अखिला था पिचंता अथवा त्राई खींदा संवेत ह भई होस राखेर
खान्ध । छाडा पिसाब गर्दा संवेत ह भई होस राखेर त्रिपाला गठ ।
भृहुया, भृद्या, भृसा, सुवा, विर्जिवा, भृता गर्दा उप लागेर बस्ता

सचेत भई होस राखेर (सम्पज्जानकारी) बस्छ । महाराज ! यसरी
भिक्षु स्मृतिसम्प्रजन्यताद्वारा सम्पन्न भएको हुन्छ ।

सन्तुष्टिता

“महाराज ! कसरी भिक्षु सन्तोषी हुन्छ ?

“महाराज ! यहाँ भिक्षु शरीर ढाक्ने भरको चीवरले सन्तुष्ट हुन्छ । पेटभरको भोजनले सन्तुष्ट हुन्छ । जहाँ जहाँ उ जान्छ पात्र-चीवर साथमा लिएर जान्छ । महाराज ! जस्तै—चरा पक्षीहरू जहाँ जहाँ जान्दछन् त्यहाँ त्यहाँ आफ्नो पक्षभार (= पखेटा) लिएर नै उड्ङ्ङ्ङन् । महाराज ! यस्तै गरी भिक्षु पनि शरीर ढाक्ने भरको चीवरले सन्तुष्ट हुन्छ । पेटभरको भोजनले सन्तुष्ट हुन्छ र जहाँ गए पनि आफ्नो पात्र-चीवर साथमा लिएर हिँड्छ । महाराज ! यसरी भिक्षु सन्तोषी हुन्छ ।

१. कस्तालाई चीवरको बारेमा सन्तोषी हुने भन्दछन् भन्ने कुरा लेखकको बु. बा. भा-२, पृ. २३७ को पादटिप्पणीमा विस्तृतरूपले उल्लेख भइसकेको छ । चाहेनेले त्यहाँ हेनूँ ।

२. चीवरको बारेमा जस्तै भोजनको बारेमा पनि तीन प्रकारले सन्तोष हुन्छ । जस्तै—(१) यथालाभ सन्तोष, (२) यथाबल सन्तोष र (३) यथासाध्य सन्तोष ।

(१) यहाँ भिक्षुले रक्ष वा उत्तम भोजन पाउँछ । अनि-

नीवरण प्रहाण

“उ यी आर्यशीलस्कन्धले युक्त भई यो आर्य इन्द्रिय संवरले
युक्त भई यी आर्य स्मृतिसम्प्रजन्यताले युक्त भई यो आर्य सन्तुष्टिताले
युक्त भई एकान्त निर्जन शयनासन (= मुत्तने र बस्ने ठाडे) मा बस्थ ।
अथवा उ जङ्गल, रुखमनि, पर्वत, कल्दरा (= पानीको छरना भएको
ठाडे) पहाडी गुफा, मसान, जङ्गलको बाटो, खुला ठाडे तथा पराले

त्यसद्वारा भाषन गर्छ । अर्को खोजदेन । पाए पनि ग्रहण गर्देन ।
यसैलाई ‘यथावाभ सन्तोष’ भन्दछन् ।

(२) यहाँ भिक्खुलाई आफ्नो इवभावलाई प्रतिकूल हुने
अथवा व्याधिलाई प्रतिकूल हुने भोजन पाउँच्छ अथवा जुन भोजन
छाँदा उसलाई बिसञ्चो हुन्छ त्यस्तो भोजन उसले आफूसमान
भिक्खुलाई दिएर उसबाट अनुकूल भोजन ग्रहण गरी श्रमण धर्म
पालन गर्दै सन्तोष लिन्छ । यो हो ‘यथावत सन्तोष’ ।

(३) अर्कोले चाहिं धेरै उत्तम भोजनहरू पाउँच्छ । उसले
ती भोजनहरू चौवरको विषयमा रै आफूभन्दा वयोवृद्ध, बहुश्रुत
अथवा अल्पलाभी तथा रोगी हुनेलाई दिई उनीहस्तको अवशेष
भोजन खाएर अथवा भिक्षाटन् गरी मिश्रित भोजन गरेर भए पनि
सन्तोष नै हुन्छ । यो हो ‘यथासारूप्य सन्तोष’ । दी. नि. अ. क. I.
पृ. २२७-२८: सामञ्जफलसुत्तवण्णना ।

द्याप्रोमा बस्थ । उ मिक्षादृश्मुक्तुर पूर्णेऽप्यजनपथि पलेटीमारी शरीर
सीधापारी मुख अगाडि स्मृति राखो' बस्थ ।

“उसले (१) पञ्चोपादानस्कन्ध मायि (लोके) को अभिध्या-
त्ति हुआ हटाइ भवित्वमिथ्याले पुक्त भई बैस्थ र अभिध्यावाट विचर्त परिशुद्ध
द्वाच्छांगीहुए (२) पञ्चमिति वै प्रधावेष्माह हटाइ अष्टविकास वित्तमित्तस्त्रस्त्र
प्राप्तिहृष्टति वैहतकामो भई बैस्थ र पञ्चमिति प्रधावेष्माह वित्तमित्तस्त्रस्त्र
पिण्डि (३) विनिमय) अर्थात् शारीरिक र मानसिक ज्ञानस्थिरतामाह
हटाइ पञ्चमित्तस्त्रस्त्र दूर भरी विस्तृत अस्तिकासंज्ञा भई तथा विनिमय
सम्बन्ध भई अस्तिकासंज्ञा चित्त परिशुद्ध पाठ्य । (४) उद्घच्च-
कुकुकुच्च अर्थात् शारीरिक र मानसिक अस्तिकासंज्ञा ए अशान्तपनसाह हटाइ
शारीरिक र मानसिक स्थिरतये ह शास्त्रियनलाहि बढाइ विस्तृत
इत्यत्त्वस्त्रस्त्र वैस्म विश्वास्त्रापार्श्वा शारीरिक त्वयै भानीतिक अस्तिकासंज्ञा
अशीर्मितपेनवैहृष्टविस्तृतमुद्गाराणि । (५) विचर्तकित्सो विवरणम् शंका
ए. इवासि प्रश्वासमां हर्मसि रस्त्रिय बस्त्रुत्र विभवी इलास्त्र त्रांछ
मिति एवा भिन्न द्वाविन्न एक प्रकाशको द्व्यामिति भावी इलास्त्रमि
३. यो विचर्तकित्सो भनेका आठ प्रकारका हुन्छि । वित्तस्त्र (६) शास्त्रा
प्रातिक्षमाद्यहुङ्कार, (७) प्रकार व्रेति द्वेष्माह गीर्णा, (८) सङ्घ प्रति सन्देह
एव उच्छव, (९) शिखाप्रति व्रेतह गर्णी, (१०) वृद्धिनक्त सम्बन्धमात्रिन्देह
एव उच्छव, (११) वृद्धिनक्त विश्वास्त्रापार्श्वाद्यमात्र सन्देह गाठ, (१२) वृद्धिनक्त मात्रान्त
सीप सम्बन्धमात्र सन्देह गर्णी रिति (१३) यो विचर्तकित्सो वित्तमित्तस्त्र
। अनुन्त्र विनेकुरां विवरणमेहागार्त्तम् विभवी पाल्पूरुष विश्वास्त्रमित्तस्त्र

‘संहेष्टलार्हि यहर्तार्हि त्रिविसन्देहे त्वं मूर्ति प्रस्तु दं कुम्भकृष्णं शर्मसीयनिकृता भर्त्ता
अकथंकथी) शंकवाच त्रिक्ता प्रसिद्धमौर्यान्तं। लालितार्थ द्वाच्छब्द वाचाप

१४८ अंत्रु ! महाराज ! निगाह स्वरूप निष्ठा ! हातुरुस् ॥४
 महाराज ! जस्त कुनै बुहबलै श्रण लिएरु काम चलाउँछ ।
 रुपाई त्यो काम सकल हुन्दै । जा हाँहाँ प्रियाँ हाँहाँ त्रियाँ
 उसको हाँहाँ त्यो काम सकल हुन्दै । जा हाँहाँ उसको बुरानो श्रण थिया
 हाँहाँ त्रियाँ उसलाइ उसल बुक्ता गरीवन्दै र दार मरणाथ उसग (धन) पान
 अद्वचका हुन्दै । अहुँ कुसलाइ यस्ता लिग्दै अधिक मले श्रण लिएर
 किहाँ त्रियाँ प्रियाँ ! भरा हाँह काम सकल भयो । जो भरा पुरानो श्रण थिया
 साँ पान मले तरिसक । दार मरणाथ मसेग (धन) पान द्वचका छ ।
 प्रिय त्रियाँ उसलाइ प्रामीदृश सोमनस्य प्राप्त हुन्दै । त्रियाँ त्रियाँ कु
 णार प्रभासि । ए हाँगार हाँगार डाँगार । एम कुसलाइ

२-“महाराज ! जस्ते कुनै पुरुष रोगी तथा अतिरोगी भई कुनै
पुरुष छ यस्तो वृक्षि, तज्ज्ञानहीन नाम शरीरमहङ्कार पक्षि हास्ति ।” प्रश्नि गएर उ
डाको देखाएवद मर्त्तु हुन्था । माह पनि उच्चाल्पाल समेतमह बलमन्तिं हुन्था ।
तज्ज्ञानहीन पर्याप्त तज्ज्ञानाल अधिकृत होयसे तथा अहितोमोभावहुन्था
तप्तिमर्त्तु । भात छहूनि तिक्तिहासक्षमते ५ दिनमो शरीरमम बलमन्तिं हुन्था ।
तज्ज्ञानमत्ते देखाएवद मर्त्तु भावत्तिहासक्षमते ५ दिनमो शरीरमम बलमन्तिं हुन्था
तप्तिमर्त्तु । यस्तो वृक्षि, तज्ज्ञानहीन प्रामणेक्ष इस्तो वृक्षि, तज्ज्ञानहीन प्रामणेक्ष ।

तथा कुनै भयविना मुक्त भएँ । मेरो कुनै धन पनि हानी भएको छैन ।’
यसबाट उसलाई प्रामोदच र सौमनस्य प्राप्त हुन्छ ।

४—“महाराज ! जस्तै कुनै पुरुष आफ्नो अधीनमा रहन नपाई
पराधीन भई जहाँ चाहो त्यहाँ जान नसक्ने दास हुन्छ । पछि गएर
सो पुरुष आफ्नो अधीनमा बस्ने भई पराधीन नभई स्वतन्त्ररूपले जहाँ
चाहो त्यहाँ जानसक्ने भई त्यो दासत्वबाट मुक्त हुन्छ । अनि उसलाई
यस्तो लाग्छ—‘अघि म आफ्नो अधीनमा रहन नपाई पराधीन भई जहाँ
चाहो त्यहाँ जान नसक्ने दास भएको थिएँ । अब म आफ्नो अधीनमा
रही अपराधीन भई स्वतन्त्ररूपले जहाँ चाहो त्यहाँ जानसक्ने भई त्यो
दासत्वबाट मुक्त भएँ ।’ यसबाट उसलाई प्रामोदच र सौमनस्य प्राप्त
हुन्छ ।

५—“महाराज ! जस्तै कुनै धनी महाभोगी पुरुष भय सहित
दुर्भिक्ष कान्तार बाटोमा लागेको हुन्छ । पछि उ त्यो कान्तार बाटोलाई
सकुशल पार गर्छ । भय रहित सुरक्षित गाउँको अन्तमा पुग्छ । अनि
उसलाई यस्तो लाग्छ—‘अघि म धनी महाभोगी पुरुष भएर पनि
भय सहित दुर्भिक्ष भएको कान्तारको बाटोमा लागेको थिएँ । अब म
सो कान्तार बाटोलाई सकुशल पार गरी भय रहित सुरक्षित गाउँको
अन्तमा आइपुगेँ ।’ यसबाट उसलाई प्रामोदच र सौमनस्य प्राप्त हुन्छ ।

“महाराज ! यस्तै गरी भिक्षुले श्रण जस्ता, रोग जस्ता,
फ्यालखाना जस्ता, दासत्व जस्ता र कान्तारको बाटो जस्ता भएका यी
पञ्चनीवरणहरू आफूबाट मुक्त नभएको कुरालाई देखदृश्य ।

“महाराज ! जस्तै अक्षण यैं, आरोग्य यैं, क्यालखानाबाट मुक्त यैं र सुरक्षित भूमि यैं यी पञ्चनीवरणहरू आफूबाट मुक्त भएको कुरा आफूमा देखदछ ।

“यी पञ्चनीवरणहरू प्रहोण भएको कुरा आफूमा देखदा उसमा प्रामोदच उत्पन्न हुन्छ । प्रमुदित हुनेको प्रीति उत्पन्न हुन्छ । प्रीतिचित्त भएको शरीर शान्त हुन्छ । शान्त भएको कायले सुखानुभव गर्छ । सुखी भएको चित्त समाधिष्ठ हुन्छ ।

प्रथमध्यान

“अनि उ कामविविधबाट अलग भई अकुशलबाट अलग भई वितर्क विचार युक्त भएको विवेकजः (—ध्यानजः) प्रीतिसुख भएको प्रथमध्यान प्राप्त गरी बस्छ । उसले विवेकजः प्रीतिसुखद्वारा यही शरीरलाई स्नेहित पार्छ, सर्वत्र स्नेहित पार्छ, परिपूर्ण पार्छ र सर्वत्र स्पर्शित पार्छ । उसको कुनै पनि शरीरको भाग विवेकजः प्रीति र सुखले नद्दोएको हुन्न । महाराज ! जस्तै कुनै दक्ष नहापक (—नुहाइदिने) ले वा उसको अन्तेवासीने स्नानीय चूर्णलाई काँसको थालमा राखी अलि अलि पानी हात्दै भिजाउँदै मुछ्दै डल्लो पार्छ । अनि त्यो स्नानीय चूर्णको डल्ला स्नेहित भएपछि भित्र बाहिर जम्मै मिजिसकेपछि बघेर जान्न । महाराज ! त्यस्तै भिक्षुने विवेकजः प्रीति र सुखद्वारा यही शरीरलाई स्नेहित पार्छ, सर्वत्र स्नेहित पार्छ, परिपूर्ण पार्छ र सर्वत्र स्पर्शित पार्छ । उसको शरीरको कुनै पनि भाग ध्यानजः प्रीतिसुखले

वास्त्रोदये न वृक्षः । विहारणा । त्योऽप्यस्तु चिक्षा शास्त्रवाक्यः ॥ अधिल्लोऽस्तु चूटिटाप्या उत्तरात्मकं भज्ञाप्ति सुकराणी देवीमहाते वृक्षं ॥ उं कृष्ण ।

द्वितीयध्यान द्वितीयध्यान द्वितीयध्यान द्वितीयध्यान

क्षिप्रम् छात्रीम् प्राप्तिः ५ अतीतं तृतीयधर्याम् ६ छहु द्विं नवमं क्रि (७.३३)
प्रमाणीम् छात्रीम् प्राप्तिः ७ द्विं ८ । छमं द्विं नवमं चापाध्याम्
छात्रीम् ८ त्रिंशतिः ९ नू एकिं प्रियं लोकिलाई मनुष्यां इति वित्तं द्विं
मात्रामित्तम् प्रजाम् १० एवं योग्याम् ११ अप्युपासत् मनो तदाम् । तदाम् १२ अप्युपासत्
लोकेष्वप्याकृति स्विवाहम् उच्चारं त्रिंशतिः १३ मनो ग्रह्यत् शुद्धिकामो
एवं योग्याम् १४ एवं योग्याम् १५ तदाम् १६ सत्त्वे नैवाप्यतिष्ठ शुद्धिकामो
इति एवं योग्याम् १७ एवं योग्याम् १८ तदाम् १९ तदाम् २० तदाम् २१ तदाम् २२
तदाम् २३ तदाम् २४ तदाम् २५ तदाम् २६ तदाम् २७ तदाम् २८ तदाम् २९ तदाम् ३० तदाम् ३१
तदाम् ३२ तदाम् ३३ तदाम् ३४ तदाम् ३५ तदाम् ३६ तदाम् ३७ तदाम् ३८ तदाम् ३९ तदाम् ४० तदाम् ४१

अनि तथा उत्पल.. पुण्डरिकाको कुनै पनि भाग शीतल पानीले स्पर्शित
-पूर्वी त्रिसौ छन्दहरौ राजीव त्यस्त भक्तुले छन्दोपातक ग्रन्थम् सुखद्वारा यही
ग्रन्थस्त्रीइन्हामहत्पाठनी। इस्त्रीप्राप्तस्त्रीष्ठंशु । उद्धक्षेष्ट्रीशस्त्रीक्रृन
विषयं भाग नेप्राप्ततक मुख्यं निष्ठाएको वृष्ट्यक्षम महाराजी। यस्त्रीसंदृष्टिक
ज्ञानमयकल्प अधिकल्पकी संगद्वृष्टिक्षम श्रमिकल्पिणी भर्म पर्म भर्म सुदृतरर
सुर्वमप्युक्तं कलाक चालोकां याहलाक तात्र तु क्रिप्त निष्ठात
ग्रन्थं । तु क्रिप्ताम्बुद्धीम् ग्रन्थं त्रिपुरा त्रिपुरा भास्त्री भास्त्री

चतुर्थांश्यान्

— १८ . १९ . २० फ्रिडरिक लैन्सिंग रेस्टोरेंट 'फ्रिडरिक' ।

ਭੁਟ ਰਿਹਿਉ ਅਹਾਗਜਾ ਕੱਝ ਸੇਵਿ ਪਿਆਸੁਹ ਸੁਖਲਿਹੈ ਬਾਣੀ ਰਥਾਸੀ-ਕੁਛ ਜ਼ਹੁਰੀ ਪਨਿ
ਧਾਗੀ ਪਹਿਲੇ ਨੇ ਸੌਮਨਾਸਥ (—ਮਾਨਸਿਕ ਸੁਖ) ਦੌਮਨਾਸਥ (—ਸੰਖੜਨਸਿਕ)

दुःख) को अन्त गरी सुख दुःख नभएको समृति र उपेक्षा परिशुद्ध भएको चतुर्थध्यान प्राप्त गरी बस्छ । उ यही शरीरमा परिशुद्ध ज्योतिर्मय चित्त फेलाई बसिरहन्छ । उसको शरीरको कुनै पनि भाग परिशुद्ध ज्योतिर्मय चित्तले स्पर्शित नभएको हुन्न । महाराज ! जस्तै—कुनै पुरुष शरीरवेखि लिएर भापनो शरीर जम्मै सेतो कपडाले ढाकेर बस्छ भने उसको शरीरको कुनै पनि भाग सेतो कपडाले नढाकिएको हुन्न । महाराज ! त्यस्तै मिक्षु यही शरीरमा परिशुद्ध ज्योतिर्मय चित्त फेलाई बसिरहन्छ । उसको शरीरको कुनै पनि भाग परिशुद्ध ज्योतिर्मय चित्तले स्पर्शित नभएको हुन्न । महाराज ! यो सान्दृष्टिक आमण्यफल अधित्सो सान्दृष्टिक आमण्यफल मन्दा पनि सुन्दरतर र उत्तमतर छ ।

विपश्यनाज्ञान

Dhamma.Digital

“यसरी समाहित चित्त भएपछि, परिशुद्ध स्वच्छ निर्मल क्लेश-रहित भएपछि, मृदु तथा कर्मण्य भएपछि तथा निश्चलतामा पुरोपछि उसले ज्ञानदर्शनार्थ^१। चित्त अघि बढाउंछ र चित्त कुकाउंछ । अनि उसले यसरी जान्वछ — ‘यो मेरो शारीरिक रूप चानुमहाभौतिक हो, आमा बाबुको कारणले भएको हो, भात दालद्वारा संवर्धित बालक कालमा छेदन परिमाज्जन भेदन विधवंशन भएको तथा अनित्य स्वभावको हो । यो मेरो

१. यो ‘ज्ञानदर्शन’ भन्ने शब्दको प्राचिकरण लेखकको बु. बा. भा-२, पृ. १५८ को पादटिप्पणीमा उल्लेख भइसकेको छ । चाहैन्ने उहाँ हेतु ।

विज्ञान (=चेतना) यसेमा सम्बन्धित छ, यसेमा प्रतिबद्ध छ ।' महाराज ! जस्तै अष्टांश गरी राम्भरी कुँदेको सका निर्मल चमक्दार मलिनता नभएको असल जातको वंदूयमणिमा नीलो वा पहेलो, सेतो वा पाण्डुरङ्गको धागो राखेको आँखा देख्ने पुरुषले त्यसलाई हातमा राखी राम्भरी हेर्दा उसले 'यो असल जातको वंदूयमणि हो यसलाई आठकुने पारी कुँदेको छ सका निर्मल चमक्दार मलिन नभएको हो । यसमा नीलो वा पहेलो, सेतो वा पाण्डुरङ्गको धागो राखेको छ' भनी थाहा पर्दछ । महाराज ! त्यस्तै गरी समाहित चित्त भएपछि परिशुद्ध स्वच्छ निर्मल क्लेशरहित भएपछि मृदु तथा कर्मण्य भएपछि निश्चलतामा पुगेपछि भिक्षुले ज्ञानदर्शनार्थ चित्त अधि बढाउँछ, चित्त ऊकाउँछ । अनि उसले यसरी जान्दछ—'यो मेरो शारीरिक रूप... अनित्य स्वभावको हो । यो मेरो विज्ञान यसेमा सम्बन्धित छ, यसेमा प्रतिबद्ध छ ।' महाराज ! यो सान्दृष्टिक शामण्यफल अघिल्लो सान्दृष्टिक शामण्यफल भन्ना पनि सुन्दरतर र उत्तमतर छ ।

मनोमय ऋद्धिज्ञान

"यसरी समाहित चित्त भएपछि परिशुद्ध स्वच्छ निर्मल क्लेशरहित भएपछि मृदु तथा कर्मण्य भएपछि निश्चलतामा पुगेपछि उसले भनीमय-काय निर्माणको निर्मित चित्त भगाडि बढाउँछ चित्त ऊकाउँछ । अनि उसले यो शारीरबाट भलग्ग शारीर निर्माण गर्छ । जो अङ्गप्रत्यङ्गले युक्त इन्द्रिय सहित भनोमय भौतिक रूप हुन्छ ।

महाराज ! जस्तै कुनै पुरुषले मुञ्ज (=बोको) बाट ईषिक (=डाँठ) निकालेछ । अनि उसलाई यस्तो लाग्छ—‘यो मुञ्ज हो यो ईषिक हो ।’ मिन्नै मुञ्ज हो मिन्नै ईषिक हो । मुञ्जबाट डांठ निकालिएको हो ।’ अथवा महाराज ! जस्तै कुनै पुरुषले मियानबाट तरबार निकालेछ । अनि उसलाई यस्तो लाग्छ—‘यो तरबार हो यो मियान हो । तरबार अकै हो मियान अकै हो । मियानबाट तरबार निकालिएको हो ।’ अथवा महाराज ! कुनै पुरुषले पेटारीबाट सर्प निकालेछ । अनि उसलाई पस्तो लाग्छ—‘यो सर्प हो यो पेटारी हो । सर्प अकै हो पेटारी अकै हो । पेटारीबाट सर्प निकालिएको हो ।’ महाराज ! त्यस्तै मिक्सुले पसरी समाहित चित्त भएपछि...। उसले यो शरीरबाट अलग्गे शरीर निर्माण गर्छ । जो भङ्गप्रत्यङ्गले युक्त इन्द्रिय सहित मनोमय भौतिक रूप हुन्छ । महाराज ! यो सान्दृष्टिक शामण्यफल अधित्तो सान्दृष्टिक शामण्यफलभन्दा पनि सुन्दरतर र उत्तमतर छ ।

ऋद्धिविज्ञान

“पसरी समाहित चित्त भएपछि...निश्चलतामा पुगेपछि उसले ऋद्धिविज्ञानको निमित्त चित्त अघि बढाउन्छ चित्त फुकाउन्छ । अनि उसले अनेक प्रकारका ऋद्धिविधि (—ऋद्धि चमत्कार) भनुभव गर्छ— एक भइकन पनि धेरै हुन्छ धेरै भइकन पनि एक हुन्छ । प्रकट पनि हुन्छ अन्तरधान पनि हुन्छ । मित्तामा नच्छोई परखालमा नच्छोई पर्वतमा नच्छोई आकाशमा हिँडे जस्तै गरी वारपार गर्छ । पानीमा ढुङ्को

सगाए जस्ते गरी पृथ्वीमा पनि डुब्छ माथि पनि भाउँछ । पृथ्वीमा हिडे जस्ते गरी पानीमा पनि नभिजने गरी छिड्छ । पलेटिमारी पंक्ति क्यों भाकाशमा पनि जान्छ । त्यस्तो महान तेजस्ती भ्रह्मपराक्रमी चन्द्रसूर्यसाई पनि हातले परामर्श र परिमाजन गर्छ । ब्रह्मलोकसम्मलाई पनि आपनो कायदारा वशमा राख्छ । महाराज ! जस्ते कुनै सिपालु कुमालेले वा उसको अन्तेवासीले राम्ररी मुखेको माटोले जस्ता भाँडाहरू बनाउन चाहन्छ उस्ता भाँडाहरू तयार पार्छ । अथवा महाराज ! जस्ते कुनै सिपालु दर्श (= हातीको दांत) कारले वा उसको अन्तेवासीले राम्ररी बनाएको दन्तमा जस्तो (बुट्टा) बनाउन चाहन्छ उस्ते बनाउँछ । अथवा महाराज ! जस्ते कुनै सिपालु सुनारले वा उसको अन्तेवासीले परिशोधन गरेको सुनदारा जस्तो (गहनाहरू) बनाउन चाहन्छ उस्ते बनाउँछ । महाराज ! त्यस्ते गरी भिक्षुले यसरी समाहित चित्त भएपछि उसले ब्रह्मलोकसम्मलाई पनि आपनो कायदारा वशमा राख्छ । महाराज ! यो सान्दूषिक धारण्यफल भविल्लो सान्दूषिक धारण्यफलभन्दा पनि सुन्दरतर र उत्तमतर छ ।

दिव्यश्रोतज्ञान

“यसरी समाहित चित्त भएपछि...निश्चलतामा पुरेपछि उसले दिव्यश्रोतधारु प्राप्तिको निमित्त चित्त अगाडि बढाउँछ चित्त फुकाउँछ । अनि उसले अलीकिक विशुद्ध दिव्य-श्रोत धारुद्वारा वेषताहरूको पनि मनुष्यहरूको पनि टाढाको पनि नगिचको पनि हुबै शब्दहरू सुन्न ।

महाराज ! जस्तै कुनै पुरुष लामो बाटो गइरहेको बेलामा (कसले अज्ञाएको) भेरी शब्द, मृदङ्ग शब्द र डमह शब्द पनि सुन्दर । यो शब्दहरू सुनेर उसको मनमा यस्तो लाग्छ—‘यो भेरी शब्द हो,...यो प्रणवक शब्द हो । महाराज ! त्यस्तै गरी मिक्खुले यसरी समाहित चित्त भएपछि...उसले अलौकिक विशुद्ध दिव्य-श्रोतधातुद्वारा...दुर्ब शब्दहरू सुन्न । महाराज ! यो सान्दृष्टिक शामण्यफल अघिल्लो सान्दृष्टिक शामण्यफलभन्दा पनि सुन्दरतर र उत्तमतर छ ।

परचित्तज्ञान

“यसरी समाहित चित्त भएपछि.. निश्चलतामा पुगेपछि उसले परचित्तज्ञान (= अर्काको मनको कुरा जाने) को निमित्त चित्त अघि बढाउंदै चित्त युकाउँदै । अनि उसले परसत्त्व र परपुद्गलको चित्तलाई आपनो चित्तले—‘सराग चित्तलाई ‘सरागचित्त’ भनी वीतराग चित्त-स्थाई ‘वीतरागचित्त’ भनी सदोष चित्तलाई ‘सदोषचित्त’ भनी वीतदोष चित्तलाई ‘वीतदोषचित्त’ भनी समोह चित्तलाई ‘समोहचित्त’ भनी चोतमोह चित्तलाई ‘चोतमोहचित्त’ भनी संक्षिप्त चित्तलाई ‘संक्षिप्तचित्त’ अनी विक्षिप्त चित्तलाई ‘विक्षिप्तचित्त’ भनी महत्तगत चित्तलाई ‘महत्तगतचित्त’ भनी अमहत्तगत चित्तलाई ‘अमहत्तगतचित्त’ भनी सउत्तर

१. ‘सरागचित्त’ आदि भनेका ककस्ता हुन् भन्ने कुराको स्पष्टिकरण लेखकको बु. ब्रा. भा-२, पृ. १९३ देखि पृ. १९५ सम्मको आदटिष्णीमा उल्लेख भएका छन् । चाहिनेले त्यहाँ हेनू’ ।

चित्तलाई 'सउत्तरचित्त' भनी अनुत्तर चित्तलाई 'अनुत्तरचित्त' भनी समाहित चित्तलाई 'समाहितचित्त' भनी असमाहित चित्तलाई 'असमा-हितचित्त' भनी विमुक्त चित्तलाई 'विमुक्तचित्त' भनी र अविमुक्त चित्तलाई 'अविमुक्तचित्त' भनी जान्दछ ।' महाराज ! जस्तै कुनै नक्कल पानं पनें स्वभावका स्त्री पुरुष वा युवाले ऐनामा वा परिशुद्ध निर्मल स्वच्छ पानीको पात्रमा आफ्नो मुख हेर्दा मैलो परेको भए 'मैलो परेको छ' भनी मैलो परेको छन भने 'मैलो परेको छन' भनी जान्दछ । महाराज ! त्यस्तै गरी भिक्षुले यसरी समाहित चित्त भएपछि... उसले परतत्व र परपुद्गलको चित्तलाई आफ्नो चित्तले सराग चित्तलाई 'सरागचित्त' भनी , अविमुक्त चित्तलाई 'अविमुक्तचित्त' भनी जान्दछ ।' महाराज ! यो सान्दृष्टिक श्रामण्यफल अधिल्लो सान्दृष्टिक श्रामण्य-फलभन्दा पनि मुन्दरतर र उत्तमतर छ ।

Dhamma.Digital

पूर्वानुस्मृतिज्ञान

"यसरी समाहित चित्त भएपछि... निश्चलतामा पुगेपछि उसले पूर्वानुस्मृतिज्ञानको निमित्त चित्त अघि बढाउँछ चित्त छुकाउँछ । अनि उसले अनेक प्रकारका पूर्वजन्मका कुराहरू अनुस्मरण गर्छ । जस्तै एक जन्मको कुरा तुइ जन्मको कुरा तीन जन्मको कुरा चार जन्मको कुरा पाँच जन्मको कुरा दश जन्मको कुरा बीस जन्मको कुरा तीस जन्मको कुरा चालोस जन्मको कुरा पचास जन्मको कुरा शय जन्मको कुरा हजार जन्मको कुरा शय हजार जन्मको कुरा । अनेक संवर्तकल्प

(= प्रलय) का कुराहरु अनेक विवरं कल्प (= सृष्टि) का कुराहरु अनेक संवर्तं-विवरं कल्पहरुमा—फलाना गाउंमा यिए यस्तो नाउं यस्तो गोत्र यस्तो वर्णं यस्तो आहार यस्तो मुख दुःख प्रतिसंवेदी र यति आयु यिषो । त्यहाँबाट च्युत भई अमुक स्थानमा उत्पन्न भए । त्यहाँ पनि यस्तो नाउं यस्तो गोत्र यस्तो वर्णं यस्तो आहार यस्तो मुख दुःख प्रतिसंवेदी र यति आयु यिषो । त्यहाँबाट पनि च्युत भई यहाँ उत्पन्न भए ।' यसरी आकार सहित उद्देश्य सहित (= नाम र गोत्र सहित) अनेक प्रकारका पूर्वजन्मका कुराहरु अनुस्मरण गळे । महाराज ! जस्तै कुनै पुरुष आपनो गाउंबाट अर्को गाउंमा जान्छ त्यहाँबाट पनि अर्को गाउंमा जान्छ त्यहाँबाट पनि अर्को गाउंमा जान्छ र त्यस गाउंबाट उ केरि आपने गाउंमा फक्केर आउँछ । अनि उसले यस्तो अनुस्मरण गळे—'म आपनो गाउंबाट फलाना गाउंमा गए त्यहाँ यसरी उभिए यसरी बसे बस्तो कुरा गरे यसरी चुपलागे । त्यहाँबाट म फलाना गाउंमा गए त्यहाँ पनि यसरी उभिएको यिए यसरी बसेको यिए यस्तो कुरा गरेको यिए यसरी चुपलागेको यिए । त्यहाँबाट फेरि म आपने गाउंमा फक्केर आए ।' महाराज ! त्यस्तै गरी चिक्कुले यसरी समाहित चित्त भएपछि .. उसले पूर्वानुस्मृतिज्ञानको निमित्त चित्त अधि बढाउँछ चित्त झुकाउँछ । अनि उसले अनेक प्रकारका पूर्वजन्मका कुराहरु अनुस्मरण गळे । जस्तै एक जन्मको कुरा...। यसरी आकार सहित उद्देश्य सहित अनेक प्रकारका पूर्वजन्मका कुराहरु अनुस्मरण गळे । महाराज ! यो सान्दृष्टिक शामण्यफल अधित्तो सान्दृष्टिक शामण्य-फलभन्दा पनि सुन्दरतर र उत्तमतर छ ।

दिव्यचक्षुज्ञान

“यसरी समाहित चित्त भएपछि...निश्चलतामा पुरोपच्छि उसले सत्त्वहरूको च्युति र उत्पत्ति सम्बन्धी ज्ञानको निमित्त चित्त अधिकाडाउँछ चित्त फुकाउँछ । अनि उसले विशुद्ध अमानुषीय दिव्यचक्षुद्वारा च्युत भएका उत्पन्न भएका सत्त्वहरूसाई देखदछ (=जान्दछ) र आ-आफ्ना कर्मानुसार नीच उच्च, सुवर्ण दुर्वर्ण, सुगति दुर्गतिमा उत्पन्न भएका सत्त्वहरूसाई देखदछ—‘यी सत्त्वहरू कायदुश्रितिले युक्त भई वाक्सुश्रितिले युक्त भई मनःदुश्रितिले युक्त भई आयंहरूको निन्दा गर्ने भई मिथ्यादृष्टिक भई मिथ्यादृष्टि युक्त काम गर्ने भई मरणोप्राप्त अपायदुर्गति विनिपात तथा नरकमा उत्पन्न भए । यी सत्त्वहरू कायसुचरितले युक्त भई वाक्सुचरितले युक्त भई मनःसुचरितले युक्त भई आयंहरूको निन्दा नगर्ने भई सम्यक्दृष्टिक भई सम्यक्दृष्टि युक्त काम गर्ने भई मरणोप्राप्त सुगति स्वर्गलोकमा उत्पन्न भए ।’ यसरी विशुद्ध अमानुषीय दिव्यचक्षुद्वारा च्युत भएका उत्पन्न भएका सत्त्वहरूसाई देखदछ (=जान्दछ) र आ-आफ्ना कर्मानुसार नीच उच्च, सुवर्ण दुर्वर्ण, सुगति दुर्गतिमा उत्पन्न भएका सत्त्वहरूसाई देखदछ । महाराज ! जस्तै चौबाटोको बीचमा भएको घरमा आँखा देल्ने कुनै पुरुष उभिइरहेवा मानिसहरू घरभित्र पसेका पनि निस्केका पनि सडकको बाटोमा यताउता हिँडिरहेका पनि चौबाटोको बीचमा बसिरहेका पनि देखदछ । अनि उसलाई यस्तो लाग्छ—‘यी मानिसहरू घरभित्र पस्दछन् निस्कन्धन् सडकको बाटोमा यताउता हिँडिरहन्थन् चौबाटोको बीचमा बस्दछन् ।’

महाराज ! त्यस्ते गरी भिक्षुले यसरी समाहित चित्त भएपछि... आ-भाषणा कर्मनुसार नीच उच्च... सुगति दुर्गतिमा उत्पन्न भएका सत्त्वहरूलाई देवदछ । महाराज ! पो सान्दृष्टिक शामण्यफल अधिल्लो सान्दृष्टिक शामण्यफलमन्वा पनि सुन्दरतर र उत्तमतर छ ।

आत्मवक्षयज्ञान

“यसरी समाहित चित्त भएपछि परिशुद्ध स्वच्छ निमंत्र र दखेशरहित भएपछि मृदु तथा कर्मण्य भएपछि निश्चलतामा पुरोपछि उसले आत्मवहरूको^१ क्षय हुने ज्ञानको निमित्त चित्त अघि बढाउँद्य चित्त फुकाउँद्य । भनि उसले ‘यो दुःख हो’ भनी यथार्थतः बोध गर्छ । ‘यो दुःख समुदय हो’ भनी यथार्थतः बोध गर्छ । ‘यो दुःखनिरोध हो’ भनी यथार्थतः बोध गर्छ । ‘यो दुःखनिरोध हुने मार्ग हो’ भनी यथार्थतः बोध गर्छ । ‘यो आत्मवहरू हुन्’ भनी यथार्थतः बोध गर्छ । ‘यो आत्मव-समुदय हो’ भनी यथार्थतः बोध गर्छ । ‘यो आत्मव निरोध हो’ भनी यथार्थतः बोध गर्छ । ‘यो आत्मव निरोध हुने मार्ग हो’ भनी यथार्थतः बोध गर्छ । यसरी देखेपछि यसरी अबबोध भएपछि उसको चित्त

१. आत्मवहरू भनेका कति छन् भन्ने कुरा लेखकको बु. प. भा-१, पृ. ३२८ को पादटिप्पणीमा र बु. ब्रा. भा-३, पृ. १२७ को पादटिप्पणीमा उल्लेख भएका छन् ।

कामास्त्रवद्वाट^१ र भद्रास्त्रवद्वाट र अविद्यास्त्रवद्वाट पनि विमुक्त हुन्छ । विमुक्त भएपछि 'विमुक्त भए' भन्ने ज्ञान पनि हुन्छ । 'जाति' (=जन्म) क्षीण भयो ब्रह्मचर्यवास पूरा भयो गर्नुपर्ने वरिसको अब उप्रान्त यहाँ आउनुपर्ने हेतु छन्' भन्ने ज्ञान पनि हुन्छ ।

"महाराज ! जस्तै पहाडले घेरिएको स्वच्छ प्रसन्न तथा निमंल जलाशय हुन्छ । वहाँ कुनै आँखा देख्ने पुरुष जलाशयको किनारमा बसी उसले पानीमा सिपी शंख कंकड काठ तथा माछाहरूको समूहलाई यताउता डुलिरहेका बसिरहेका देख्न । अनि उसको मनमा यस्तो लाग्छ —'यो जलाशय स्वच्छ प्रसन्न तथा निमंल छ । यहाँ सिपी शंख कंकड काठ र माछाहरूको समूह यताउता डुलिरहेका छन् बसिरहेका छन् ।' महाराज ! यस्तै गरी समाहित चित्त भएपछि .. निश्चलतामा पुगेपछि मिक्खुले आस्त्रवहरूको क्षय हुने ज्ञानको निमित्त चित्त अधि बढाउँच्छ चित्त फुकाउँच्छ । अनि उसले 'यो डुःख हो' मनो यथार्थतः बोध गर्छ । 'यो आस्त्रवनिरोध हुने मार्ग हो' मनो यथार्थतः बोध गर्छ ।

१. 'कामास्त्र' आदि भनेका कस्ता हुन् भन्ने सम्बन्धमा लेखकको बु. प. भा-१, पृ. ३८५ को पादटिप्पणीमा र बु. गृ. भा-३, पृ. १२७ को पादटिप्पणीमा हेनुँ ।
२. 'विमुक्त भए' भनिएको मतलब के हो र 'जातिक्षीण भयो' भनिएको कुराको स्पष्टिकरण लेखकको बु. ब्रा. भा-२, पृ. २८० को पादटिप्पणीमा उल्लेख भएको छ ।

यसरी देखेपछि यसरी भवबोध मएषपछि उसको चित्त कामःस्ववाट र भवास्ववाट र अविद्यास्ववाट पनि विमुक्त हुन्छ । विमुक्त मएषपछि 'विमुक्त भए' भन्ने ज्ञान पनि हुन्छ । 'जति क्षीण भयो ब्रह्मचर्यवास पूरा भयो गर्नुपर्ने गरिसके भब उप्रान्त यहाँ आउनु पर्ने हेतु छैन' भन्ने ज्ञान पनि हुन्छ । यो सान्दृष्टिक शामण्यफल अघित्सो सान्दृष्टिक शामण्यफलमन्दा पनि सुन्दरतर र उत्तमतर छ । महाराज ! यो सान्दृष्टिक शामण्यफलमन्दा उत्तरितर वा प्रणोत्तर सान्दृष्टिक शामण्यफल अर्को छैन ।"



उपासकत्व ग्रहण

यस्तो भग्नुहुंदा मगध राजा वैवेहीपुत्र अजातशत्रुले भगवान्-लाई यस्तो भने—“धन्यहो भन्ते ! धन्यहो भन्ते !! जस्तै कुनै पुरुषसे घोटेकोलाई उत्तानो पारिदिवा वा ढाकेकोलाई उघारिदिवा वा बाटो भुलेकोलाई बाटो देखाइदिवा कथवा अन्धकारमा तेलको दियो राखिदिवा आँखा हुनेले रूप देखदृष्ट त्यस्तै गरी भन्ते ! मगवान्‌ले मलाई अनेक प्रकारले धर्म प्रकाश पारिदिनु भयो । भन्ते ! अब म भगवान्‌को शरणमा पठुँ धर्म र मिक्षुसङ्को पनि । आजदेखि भगवान्‌ले मलाई आजीबन शरणमा आएको उपासक हो भनी स्वीकार गर्नुहोस् । भन्ते ! जो मैले आफ्नो मूख्यताको कारणले, मूढताको कारणले तथा अकुशलताको कारणले एक ठूलो अपराध गरें जो कि मैले ऐश्वर्यको कारणमा धार्मिक

धर्मराजा आप्नो पिताको हत्या गरें । भन्ते ! सो मेरो अपराधलाई भगवान्‌ले क्षमा गर्नुहोस् । अबदेखि मैले त्यस्तो अपराध गर्ने छौंन ।”

“महाराज ! अबश्य पनि जो तपाईंले आप्नो मूर्खताको कारणले, मूढताको कारणले तथा अकुशलताको कारणले एक छूलो अपराध गर्नुभयो । जो कि तपाईंले ऐश्वर्यको कारणमा धार्मिक धर्मराजा आप्नो पिताको हत्या गर्नुभयो । महाराज ! जब कि तपाईंले सो अपराधलाई ‘अपराध हो’ भनी जानेर धर्मानुकूल क्षमा याचना गर्नुहुन्छ त्यो तपाईंको अपराधसाई हामी क्षमा गष्ठौं । महाराज ! आर्यको विनयमा यसलाई अभिवृद्धि नै भनिन्छ । जसले अपराधलाई ‘अपराध हो’ भनी जानेर धर्मानुकूल क्षमा याचना गर्छ र भविध्यमा त्यस्तो नगर्ने प्रतिज्ञा गर्छ ।”

यस्तो भन्तुहुंदा भगव्य राजा बंदेहीपुत्र अजातशत्रुले भगवान्-लाई यस्तो भने—“भन्ते ! हृषस त अब हामीहरू जानेछौं । हामीहरूको धेरे काम र धेरे गर्नुपर्ने छ ।”

“महाराज ! जस्तो समय तपाईं ठान्तुहुन्छ त्यस्तो गर्नुहोस् ।”

अनि भगव्य राजा बंदेहीपुत्र अजातशत्रु भगवान्‌को भाषणलाई अभिनन्दन र अनुमोदन गरी भासनबाट उठी भगवान्‌लाई अभिवादन र प्रवक्षिणा गरी फक्त ।

अनि भगव्य राजा बंदेहीपुत्र अजातशत्रु गएको केही छिनमै भगवान्‌ले भिक्षुहरूलाई सम्बोधन गर्नुभयो—“भिक्षुहो ! यदि राजाले

[१७२]

बुद्धकालीन राजपरिवार-२

आमिक धर्मराजा आपनो पिताको हस्या नगरेका भए यसे अस्तनमा
बस्दा बस्दे उनमा विरज शीतमल धर्मचक्रु उत्पन्न हुने थियो ।”
भगवान्‌ले पति चन्द्रु भएपछि सन्तुष्ट मई भिक्षुहरूले भगवान्‌को
आषणताई अभिनन्दन गरे ।

Dhamma.Digital

x

x

x

मूळ सूत्र—

द-वृजीमाथि हमला गर्ने विचार
(वस्सकारसुत्त^१)

यस्तो मेले सुनौ ।

एक समय भगवान् राजगृहस्थित गृद्धकूट पर्वतमा बस्नुभएको थियो । त्यस समय वंदेहीपुत्र मगधराजा अजातशत्रुले वज्जीमाथि (=वृजीमाथि) हमला गर्न चाहेका थिए । अनि उनी यस्तो भन्न्ये—“यस्ता महाद्विक तथा महाप्रभावशाली वज्जीहरूलाई म उचिष्टमा पानेछु । वज्जीहरूको विनाश पानेछु । वज्जीहरूलाई व्यसनमा पुन्याइदिनेछु ।”

अनि वंदेहीपुत्र मगधराजा अजातशत्रुले मगध महामात्य वस्सकार (=वर्षकार) आह्याणलाई बोलाए—“आह्यण ! यता आक । तिमी जहाँ भगवान् हुनुहुन्छ त्यहाँ जाऊ । त्यहाँ गएर मेरो वचनले

१. अ. नि-७, पृ. १६४: वज्जिसत्तकषग्गो, अ. क. II. पृ. ७०५ यस सूत्रका कुराहरू दी. नि. II. पृ. ५८: महापरिनिष्ठबानसुत्तमा पनि उल्लेख भएको पाइन्छ; अ. क. II. पृ. २१५.

भगवान्‌को चरणकमलमा शीरले बन्दना गर । अत्याबाध अल्पातङ्क
भहुट्टान बल तथा कुशल विहारको बारेमा पनि सोध— भन्ते !
वंदेहीपुत्र भगधराजा अजातशत्रु भगवान्‌को चरणकमलमा शीरले
बन्दना गर्छन् । अल्पाबाध अल्पातङ्क लहुट्टान बल तथा कुशल विहारको
बारेमा पनि सोधछन् । यस्तो पनि भन—‘भन्ते ! वंदेहीपुत्र भगधराजा
अजातशत्रुले बज्जीमाथि हमला गर्न चाहन्दैन् । उनी यस्तो
मग्दछन्—यस्ता महादिक तथा महाप्रभावशाली बज्जीहरूलाई म
उच्चिष्ठ पार्नेछु । बज्जीहरूको विनाश पार्नेछु । बज्जीहरूलाई व्यसनमा
पुन्याइदिनेछु ।’ तिमीलाई भगवान्‌ले जस्तो भन्तुहुनेछ तथो राघ्रौ
अध्ययन गरी भलाई भन्न आक । तथागतले असत्य बताउनु हुन्न ।”

“हवस् भो !” भनी वंदेहीपुत्र भगधराजा अजातशत्रुलाई
प्रत्युत्तर दिई भगधमहामात्य वस्सकार ब्राह्मण जहाँ भगवान् हनुहुन्थ्यो
त्यहाँ गए । त्यहाँ पुरोपछि भगवान्‌सँग सम्मोदन गरे । सम्मोदनीय
कुशलवार्ता गरिसकेपछि एक छेउमा बसे । एक छेउमा बसेका भगध-
महामात्य वस्सकार ब्राह्मणले भगवान्‌लाई यस्तो भने—...

(यो सूत्र लेखकको बु. ना. भा-३ मा पनि अनुदित भएको छ ।
त्यसले यहाँविडि भगाडिका कुराहरू उक्त पुस्तकको पृ. २३८ मा हेतू ।)

मूल सूत्र—

९—शरीरधातु माग्न पठाए (शरीरधातु विभाजनं^१)

भगवाराजा वैदेहीपुत्र अजातशत्रुले सुने—“भगवान् कुशी-
नगरमा परिनिर्वाण हुनुभयो ।” अनि भगवाराजा वैदेहीपुत्र अजातशत्रुले
कुशीनगरका मल्लहरूकहाँ दूत पठाए—“भगवान् पनि क्षत्री हुनुहुन्छ म
पनि क्षत्री हुँ । भगवान्को शरीरधातुको निमित्त म पनि योग्य छु ।
मैले पनि भगवान्को शरीरधातुको स्तूप (=चंत्य) बनाउनेछु र
महोत्सव पनि गर्नेछु ।”

X

X

X

१. दी. नि. पा. II. पृ. १२६: महापरिनिवाचसुत्तं, अ. क. II.
पृ. ३२०: महापरिनिवाचसुत्तबण्णना ।
२. कसरी यो समाचार सुने भने ? पहिले राजाका अमात्यहरूले
सुने—“भगवान् परिनिर्वाण हुनुभयो । फेरि ल्याडन सक्ने छैन ।”
अनि उनीहरूले सोचे “पृथक्जनिक श्रद्धामा हात्रा राजा जस्ता

श्रद्धा हुने अरु कोही छैनन् । यदि वहाँले अहिले तुरन्तै यो खबर सुनेमा वहाँको हृदय फुट्न सक्छ । अतः हामीले राजाको आरक्षा गर्नुपछं ।” यती सोची उनीहरूले सुवर्ण द्रोणीमा चतुमधुरसयुक्त पानी राखी राजाकहाँ गई “दच ! हामीले स्वप्न देर्हयौ । त्यसको कुफल हटाउनको निमित्त तपाइँ गर्धनसम्मको पानीमा डुबी स्नान गर्नुपछं” भनी भने । अर्थचारी अमात्यहरूको कुरा सुनी राजाले “हुन्द्य” भनी भने ।

अनि एक अमात्यले अलंकारहरू फुकालौ केश फिजाई जुन दिशातिर शास्ता परिनिवारण हुनु भएको हो सो दिशातिर हेरी दुइ हात जोरी राजालाई बिन्ति गरे—

“देव ! मरणबाट बचनसक्ने कुनै छैनन् । हामीहरूको अभिवृद्धि हुने पूज्य स्थानमा वहाँ भगवान् शास्ता कुशीनगरमा परिनिवारण हुनुभयो ।”

यति सुन्नेबित्तिकै राजा बेहोश भई चतुमधुर द्रोणीमा लडे । अनि राजालाई उचालौ अर्को द्रोणीमा लेटाए । होश आएपछि उनले “तात ! के भनेका ह्वौ ?” भनी सोधे ।

“महाराज ! शास्ता परिनिवारण हुनुभयो ।”

फेरि पनि राजा बेहोश भई चतुमधुर द्रोणीमा लडे । अनि उनलाई त्यहाँबाट उचाली तेश्वो द्रोणीमा लेटाए । होस आएपछि फेरि राजाले “तात ! के भनेका ह्वौ ?” भनी सोधे । “महाराज ! शास्ता परिनिवारण हुनुभयो ।” राजा फेरि पनि

बेहोस भए । अनि उनलाई उचाली नुहाई टाउकोमा घडाको पानी राखिदिए ।

होस आएपछि आसनबाट उठी सुगन्धित पारिएको केज फिजाई हातले छाती ठोकदै छातीमा हात राखी राजा रुथाले । यत्तिकैमा बहुला जस्तो भई बाटो लागे । अनि अलकृत नरंकी रुव्रीहरूद्वारा परिवृत्त भई नगरबाट निस्की जीवकको आम्रवनमा गई जहाँ बसी भगवान्‌ले धर्मदेशना गर्नुभएको थियो त्यहाँ गई “सर्वं ज्ञ भगवान् !” यस ठाउँमा बस्नुभई तपाइँले धर्मदेशना गर्नुभएको होइन ? मेरो शोकशत्यलाई दूर गर्नुभएको होइन ? तपाइँले मेरो शोकशत्यलाई किंकिदिनु भयो । अनि म तपाइँको शरणमा गए । अहिले चाहिं भगवान् कुनै उत्तर दिनुहुन्न !” यसरी बार बार रोई “अरू दिनमा भए यस्तो अवस्थामा भिक्षुसञ्च सहित भगवान् जम्बुद्वीपमा धारिकार्य जानुभयो” भन्ने सुन्दछु । अहिले चाहिं कुनै अमुरुरूप खबर सुविदैन । यस्तो भन्दै साठीवटा जति गाथाहरूद्वारा भगवान्‌को गुण संस्मरण गरी “अब रुवाइबाट केही सिद्ध हुने छैन । बरु दशबलको धातुहरू त्याउन लगाउन-पन्यो” भनी सोचे । यसप्रकार भगवान् परिनिर्वाण भएको खबर सुनी पछि धातु त्याउनको निमित्त द्रवहरू पठाए । त्यसैले सूत्रमा “अनि मगधराजा वैदेहीपुत्र अजातशत्रुले कुशीनगरका मल्लहरूकहाँ द्रूत पठाए” भनी भनिएको हो । दी. नि. अ. क. II. पृ. ३२०-३२१: महापरिनिब्बानसुत्सवण्णना ।

मूल सूत्र—

**१०-स्तूप बनाए
(धातुथूपपूजा')**

“अथ चो राजा मागधो भजातसत्तु वेदेहीपुत्तो राजगहे भगवतोः
सरोरानं यूपं च महं च अकासि ।”

अर्थ—

Dhamma.Digital

“अनि भगव राजा वेदेहीपुत्र अकातशान्त्रुले राजगृहमा भगवान् कह
सरोर धातुहरू राखो स्तूप पनि बनाए भहोत्सव पनि गरे ।”

X

X

X

१. दी. नि. II. पृ. १३८: महापरिनिबाससुत्त, अ. क. II. पृ. ३२५.

मूळ पाठि—

११-धर्मसङ्गायना
(धर्मसङ्गायनं*)

अनि आयुष्मान् महाकाश्यपले सङ्घलाई ज्ञापन गर्नुभयो—

‘आबूसो सङ्घ ! मेरो कुरा सुन्नुहोस् । यदि सङ्घलाई स्वीकृत
छ भने (पत्तकल्लं) म आयुष्मान् आनन्दसँग धर्मसम्बन्धी कुरा
सोध्नेछु ।’

आयुष्मान् आनन्दले पनि सङ्घलाई ज्ञापन गर्नुभयो—

“भन्ते सङ्घ ! मेरो कुरा सुन्नुहोस् । यदि सङ्घलाई स्वीकृति छ
भने (पत्तकल्लं) आयुष्मान् महाकाश्यपले सोधिने धर्मसम्बन्धी कुरा
बताउने छु ।”

अनि आयुष्मान् महाकाश्यपले आयुष्मान् आनन्दलाई
पस्तो भन्नुभयो—

आबूसो आनन्द ! ब्रह्मजाग्न (सूत्र) कही देशना गर्नुमएको
हो ?”

१. चुल्ल. ब. पा. पृ. ४०९: पञ्चसतिकव्याख्याकं ।

“मन्ते ! राजगृह र नालन्दाको बीच अस्वलटिक (उदयान) को राजागारमा हो ।”

“कसको कारणमा ?”

“सुप्रिय परिव्राजक र ब्रह्मदत्त माणवको कारणमा हो ।”

त्यसपछि आयुष्मान् महाकाशयपले आयुष्मान् आनन्दसँग भ्रह्मजाल (सूत्र) को निवान पनि व्यक्ति पनि सोधनुभयो ।

“आबुसो आनन्द ! सामव्यफल (सूत्र) कहाँ देशना गर्नु-भएको हो ?”

“मन्ते ! राजगृहस्थि जीवकको आम्रवनमा ।”

“कसलाई बताउनु भएको हो ?”

“बैदेहीपुत्र अजातशत्रुघ्नाई ।”

अनि आयुष्मान् महाकाशयपले आयुष्मान् आनन्दसँग सामव्यफल (सूत्र) को निवान पनि व्यक्ति पनि सोधनुभयो । यस्तै किसिमले पाँच निकायको सम्बन्धमा सोधनुभयो । आयुष्मान् आनन्दले पनि सोधे सोधेका कुरा बताउनु भयो ।

X

X

X

मूल सूत्र—

१२—मार्ग उत्पादन गर्ने बुद्ध (गोपकमोगल्लामसुत्तं^१)

यस्तो मैले सुनें—

एक समय आयुष्मान् आनन्द—भगवान् परिनिवाणि भएको चिरकाल नवित्वे^२—राजगृहस्थित वेणुबनको कल्पन्दकनिकापमा बस्तुभएको थियो । त्यस समय मगधराजा वेदेहीपुत्र अज्ञातशत्रु राजा प्रदथोत प्रति आशंका गरी^३ राजगृह प्रतिसंस्करण गरिरहेका थिए । अनि आयुष्मान् आनन्द पूर्वाह्नि समयमा चौवर पहिरी पात्र-चौवर ग्रहण गरी राजगृहमा मिक्षादनार्थ जानुमयो । अनि त्यसबेला आयुष्मान् आनन्दलाई यस्तो लाग्यो—“राजगृहमा मिक्षादनार्थ जानको निमित अङ्क समय छ । अतः किन म (त्यतिन्जेलसम्म)

१. म. नि. III. पृ. ६८; अ. क. IV. ४९.

२. भगवान् बुद्ध परिनिवाणि भएर धातुसंविभाजन पनि गरिसकेपछि

धर्मसङ्ग्रायना गनंको निमित्त राजगृहमा आद्वरहनुभएको बेलामा पं. सू. IV. पृ. ४९: गोपकमोगल्लानमुत्तवण्णना ।

३. चण्डप्रदयोत राजा बिभिसार राजाका साथी थिए । बिभिसार राजाले जीवक वैदधलाई पठाई औषधी गराइदिएविच चण्डप्रदयोत राजा बिभिसार राजाका अति विश्वासी भएका थिए । जब 'देवदत्तको कुमन्त्रण सुनी अजातशत्रुले आफ्ना पिता बिभिसार राजालाई हत्या गरे' भन्ने कुरा सुने तब एकदिन प्रदयोत राजाले एक राजपरिषद्मा 'यी अजातशत्रुले मेरा प्रिय साथी बिभिसार राजालाई हत्या गरी राज्य चलाउँछु भन्ने ठान्दछन् । किन्तु उनलाई मेरा साथीका साथी म रहेको कुरा जनाउनेछु' भनी भनेका थिए । यो कुरा सुनेर अजातशत्रुको मनमा प्रदयोत राजामाथि आशंका उठेको थियो । त्यसैले सूत्रमा 'प्रदयोत प्रति आशंका गरी राजगृह प्रतिसंस्करण गरिरहेका थिए' भनी उल्लेख भएको हो भनी पं. सू. IV. पृ. ४९: गोपकमोगल्लानमुत्तवण्णनाले उल्लेख गरेको हो ।

(चण्ड प्रदयोत राजाको सम्बन्धमा केही कुराहरू लेखकको बु. गृ. भा-१, पृ. ३६७ र बु. रा. भा-१, पृ. ९, ४२, ४२२ तथा ४२३ मा हैन् ।)

गोपक मोगल्लान (गोपक मौद्गल्यायन) ब्राह्मणको कर्मन्दिष्टमा^१ (= काम गरिरहेको ठाउँमा), जहाँ गोपक मोगल्लान छन् त्यहाँ नजाऊँ ।”

अनि आयुष्मान् आनन्द जहाँ गोपक मोगल्लान ब्राह्मणको कर्मन्त हो जहाँ गोपक मोगल्लान ब्राह्मण यिए त्यहाँ जानुभयो । अनि गोपक मोगल्लान ब्राह्मणले आयुष्मान् आनन्दलाई दाँडेखि भाइरहनुभएको देखे । देखेपछि आयुष्मान् आनन्दसँग यस्तो भने—

“आउनुहोस् तपाईं आनन्द ! तपाईं आनन्दको स्वागत छ । धेरै समयपछि तपाईं आनन्दले यहाँ आउने काम गर्नुभयो । बस्नुहोस् तपाईं आनन्द, यहाँ आसन बिच्छाइरालेको छ ।”

आयुष्मान् आनन्द पनि बिच्छाइरालेको आसनमा बस्नुभयो ।
गोपक मोगल्लान ब्राह्मण पनि एक होचो आसनलिई एक छेउमा

१. नगर प्रतिसंस्करण गराउनको लागि नगर बाहिर काम गराइ-
रहेको ठाउँमा । परं. सू. IV. पृ. ४९: गोपकमोगल्लानसुत्त-
वण्णना ।
२. हामीहरू घर्मसङ्गायना गर्नेको निमित्त राजगृहमा आएका छौं ।
यी ब्राह्मण महाप्रभावशासी तथा अजातशत्रु राजाका बलभ
(=प्यारा) हुन् । यिनको संग्रह गरेमा वेणुवनको आरक्षा
राम्ररी हुनसक्छ भन्ने लागेर आयुष्मान् आनन्द उनकहाँ
जानुभएको हो भनी परं. सू. IV. पृ. ४९: गोपकमोगल्लानसुत्त-
वण्णनाले उल्लेख गरेको छ ।

बसे । एक छेडमा बसेका मोपक मोगाङ्गान ब्राह्मणसे आकुञ्चान् आनन्दसंग यस्तो भने—

“मो आनन्द ! जुन धर्मंहृले युक्त भई वहाँ आदरणीय गौतम अरहन्त सम्यक्सम्बुद्ध हुनु भएको यियो ती सबैका सबै (सब्बेनसब्ब) धर्मंहृलका आकारहरूसे, सबैका सबै अङ्गहरूले (सब्बतथासब्ब) युक्त हुने कुनै एक मिशु (तपाइङ्गहरूमा) थ के ?”

“ब्राह्मण ! छैन । ती सबैका सबै धर्मंहृलका आकारहरूसे, सबैका सबै अङ्गहरूले युक्त हुने कुनै एक मिशु (हामीहरूमा) छैन जुन धर्मंहृले युक्त भएर वहाँ भगवान् अरहन्त सम्यक्सम्बुद्ध हुनु भएको यियो । ब्राह्मण ! वहाँ भगवान् अनुवाद मार्गको उत्पादक हुनुहुन्थ । अज्ञात बाटोलाई ज्ञात गराइदिने हुनुहुन्थ । नबताइएको बाटोलाई बताइदिने हुनुहुन्थ । वहाँ भगवान् मार्गज्ञ, मार्गविद् तथा मार्गकोविद द्वनुहुन्थ । पछि सम्मिलित भएका (हामी) श्रावकहरू (= शिष्यहरू) सोही मार्गमा अनुगमन गर्ने भई अहिले (हामीहरू) विहार गर्दौ ।”

(यस सूत्रको अनुवाद लेखकको बु. ना. पा-२, पृ. १८१ मा भइसकेको हुँदा सम्पूर्ण सूत्रको कुरा यहाँ उल्लेख गरेको छैन । यसभन्दा अगाडिका कुराहरू उक्त पुस्तकको पृ. १८४ “वर्षकार ब्राह्मण आनन्द-संग” भन्ने शीषंकदेवि पद्धनू ।)

२. अभय राजकुमार

परिचय

अभय राजकुमारका आमा बाबुहरू

बुद्धको पालामा भज्ज़-मगध भन्ने दुइ राज्यमा राज्य आने मगधवेशका पराक्रमी विम्बिसार भन्ने राजा थिए ।

एकदिन यिनले उज्जेनदासी एडटी अति सुन्दरी पद्मावती भन्ने गणिकाको लावण्यता बारे बयान सुने । यो सुनेर विम्बिसारको उनकहाँ जाने प्रबल इच्छा भएपछि उनले यो कुरा आफ्ना पुरोहितलाई बताए । पुरोहितले “हुन्छ” भनी आफ्नो भन्त्रबलको प्रभावद्वारा कुम्भीर भन्ने यक्षको आह्वान गरी उसको सहायताद्वारा राजालाई तुरन्तै उनकहाँ लगे । राजा उनीसंग एक रात मात्र बसे । यसबाट पद्मावती गणिका भर्मवती भइन् । अनि यिनले आकू गर्मवती भएको सूचना राजालाई दिइन् । यो सुनेर राजाले “यदि पुत्र भएमा ठूलो गराई भक्तौं पठाउन्” भनी आफ्नो एउटा औंठी उनसाई दिए । दश महीनापछि उनले पुत्र जन्माइन् । नाउं राख्ने दिनमा आफ्नो छोरालाई “अभय” भन्ने नाम

राखिन् । बालक सात वर्षं भएपछि “तिज्ञा बाडु विम्बिसार राजा हुन्”
मनी छोरालाई राजाकहाँ पठाइन् । बालकलाई देखेर राजाको मनमा
पुत्र स्नेह उत्पन्न भई उनलाई राजकीय ढंगले पालन पोषण गरे ।
राजकीय ढंगले पालन पोषण भएको हुनाले उनलाई “अभय
राजकुमार” भनियो^३ ।

अभय राजकुमार विम्बिसार राजाका छोरा हुन् भन्ने कुरा
मूलयालि^४ र अटुकथाहरूद्वारा^५ पुष्टि हुन्छ ।

अभय राजकुमारको छोरा

क्रमशः अभय राजकुमार ठूलो भए । स्यसबखत राजगृहमा
शाङ्कवती भन्ने गणिका थिइन् । उनी सुन्दरी तथा दर्शनीया थिइन् ।
उनी नृत्यगीत र बाजाहरू बजाउनेमा पनि पटु थिइन् । उनकहाँ
जानेसंग उनी एक रातको एक शय लिङ्घिन्^६ ।

१. येरौ. गा. अ. क. पृ. ३१: अभयमातुयेरगाथाअटुकथा ।
२. अप. दा. पा. II. पृ. १५५: अभयत्थेर अपदानं; बहा. व. पा.
पृ. २९०: विम्बिसारराजवत्यु, चीवरकब्धन्धकं ।
३. म. नि. अ. क. III. पृ. ७४: अभयराजकुमारमुत्तवण्णा; येर.
गा. अ. क. I. पृ. ८३: अभयस्थेरगाथटुकथा; अप. दा. अ. क. II.
पृ. ४५३: अभयत्थेरस्स अपदानटुकथा ।
४. महा. व. पा. पृ. २८६-८७: जीवकवत्यु, चीवरकब्धन्धकं । यस
कुराको अनुवाद अगाडि “जीवक कथा” शीर्षकमा भएको छ ।

यो अभय राजकुमार उनकहाँ गएको कुरा शालबतीले छोरा पाएको कुराबाट प्रष्ठ हुन्छ । नभन्दं अभय राजकुमारको संसर्गको कारणले शालबती गणिका केही दिनमै गर्भिणी भइन् । अनि उनले यस्तो सोचन थालिन्—“गर्भिणी हत्रीहरूलाई पुरुषहरू भनपराउँदैनन् । यदि म गर्भिणी भएको कुरा अख्ले थाहापाएको खण्डमा मेरो लाभ-सरकार कम हुनेछ ।” यति सोचेर उनले भाषनो पालेलाई “कुनै मानिसलाई आउन नदिनू । कसैले सोधेमा विरामी छे भनी भन्नू” भनी भनिन् ।

भनिन्छ कि गणिकाहरू छोरी जन्मेमा मात्र पालन-पोषण गर्छन् र छोरा जन्मेमा पयाकन लगाउँछन् रे । यही कुरालाई पुष्ट गर्दै शालबती गणिकाले आफ्नो छोरा दूधे बालकलाई नाडलोमा राखी कासिगर पयाक्ने ठाउँमा फालन लगाएको कुरा महावग्गपालि पृ. २८७ चीवरकछन्दकको जीवकवत्थुमा उल्लेख भएको छ ।

जुन दिन शालबती गणिकाले आफ्नो दूधे-बालकलाई नाडलोमा हाली फालन लगाएकी थिइन् ठीक उसे दिनमा दिनहुँ राजाकही खाकरीमा जाने अभय राजकुमारले बाटोको छेउमा कौवाहरूको बथान देखेर “के रहेछ ?” भनी मानिसहरूसँग सोध्दा “एउटा दूधे-बालक” भन्ने सुनी “जीवित छ के ?” भनी सोध्दा “जीवित न छ” भन्ने सुनेपछि अभय राजकुमारले बालकलाई आफ्नो अन्तःपुरमा

१. महा. व. पा. पृ. २८७: जीवकवत्थु, चीवरकछन्दक ।

लक्षो पालन-पोषण गते आज्ञा दिए ।

यस बालकको पालन-पोषण अभय राजकुमारको भन्ति पुरमा राजकीय ढंगले भयो । भत्त: “जीवित छन्” भन्ने अर्थसे “जीवक” र राजकुमारको ढंगले पालन-पोषण भएको हुनासे यिनलाई “कुमारभूत्य” पनि भने । ह्यसंले पालिसाहित्यमा यिनलाई “जीवक कुमारभूत्य” भनिएको हो ।

जीवक अभय राजकुमारका छोरा हुन् भन्ने बारेमा मूलपालिमा^१ यसरी उल्लेख भएको पाइन्दछ । जीवक ठूलो भएपछि राजदरबारका मानिसहरूसे उनलाई “आमा बाबु नभएको केटो” भनी भन्दथे । यो सुनेर उनको मनमा सारे दुःख लाग्दथ्यो । एकदिन उनले अभय राजकुमारसँग सोई यस्तो प्रश्न सोधे—

“हे देव ! मेरा आमा र पिता को हुन् ?”

यसको उत्तरमा अभय राजकुमारले भनेका कुरा महावग्गपालि चौवरक्खन्धक पृ. २८७ मा यस्तो उल्लेख भएको छ ।

“मलाई पति तिझ्रो आमा को हुन् भन्ने कुरा याहालेन । परन्तु म तिझ्रो पिता हुँ । तिझ्रो पालन-पोषण मैले गरेको छु ।”

मझगुत्तर अट्टकथा एककनिपातवर्णना पृ. २१६: जीवक कथाले यस्तो उल्लेख गरेको छ—

१. महा. व. पा. पृ. २८७: जीवकवत्थु, चौवरक्खन्धक ।

२. महा. व. पा. पृ. २८७.

“राजगृह नगरमा अभय राजकुमारको कारणले शाकावती गणिकाको कोखबाट जीवक जग्मेका हुन् ।”

जीवकले पनि आफूलाई विभिन्नसार राखाको नाती र अभय राजकुमारको पुत्र हुँ मनो समन्तपासादिका III. पृ. ११८२ जीवक-वस्थु, चौवरक्खन्धकमा उल्लेख गरेको छ ।

धार्मिक विश्वास

बुद्धकालमा जति धार्मिक स्वतन्त्रता वियो शायद त्यति स्वतन्त्रता भाग्यकल नहुन सक्छ । त्यसधेखत बाहुले मानेको धर्मलाई छोराले मान्युपर्ण भन्नै कर नभएको कुरा यी अभय राजकुमारले ने प्रवाणित गरी देखाएका छन् । अभय राजकुमारका पिता विभिन्नसार राजा बुद्धका अनन्य भक्त भए पनि यी अभय राजकुमार निगण्ठ-नाटपुत्रका भक्त थिए भन्ने कुरा अगाडि अनुदित “निगण्ठ शिष्य” शीर्षकमा उल्लिखित मञ्जिकमनिकायको अभय राजकुमार सूत्रबाट प्रेष्ट हुन्थ । यस्तं कुरा येरगाथा अटुकथाले^१ पनि उल्लेख गरेको पाइन्थ ।

निगण्ठका शिष्य भएको हुनाले ने एकदिन निगण्ठ-नाटपुत्रकहाँ जाँदा उनले राजकुमारलाई झोधारे प्रश्न सिकाई बुद्धकहाँ वाद गन्नेको निमित्त पठाएका कुरा अगाडि अनुदित मूल सूत्रबाट प्रष्ट भएको छ ।

जब अभय राजकुमार निगण्ठको कुरा मुनी बुद्धकहाँ गए तब पहिलो प्रश्नको उत्तरमा ने राजकुमारले निगण्ठ पराजित भएको कुरा

१. I. पृ. ८३: अभयत्येरगाथा अटुकथा ।

महसूस गरी पछि उनी उहों बुद्धको शरणमा परि उपासकत्व प्रहण गरेको कुरा पनि सूत्रबाट प्रष्ठ भएको छ । त्यहाँदिखि उनी बुद्धको परम भक्त भएको कुरा निम्न घटनाको आधारमा प्रष्ठ हुन्थ ।

एक समय प्रत्यन्तमा शान्त गरी अभय राजकुमार-माथि अति खुशी भई बिश्वसार राजासे उनलाई नृथगीतमा सिपालु एउटो नर्तकी स्त्री समेत विई सात दिनसम्म राज्य गर्न दिएका थिए । अनि सात दिनसम्म बाहिर ननिस्की राजवधीको सुखानुभव गरी आठो दिनमा राजकुमार नदीमा गई नुहाइधुवाइ गरी उदयानमा गई प्रसेनजित राजाका सन्तति महामात्यले^१ ये सो स्त्रीको नाचगान सुन्दे बसिरहे । अनि सो स्त्री उतनाघरीमै सन्तति महामात्यकी स्त्री ये पेट दुखो मृत्यु भइन् । अनि राजकुमारलाई यसबाट सारे मनमा शोक भएपछि “भगवान्नले बाहेक यो भेरो मनको शोकलाई अङ्ग कस्तैले दूर गराउन सक्नेछौन” भनी बुद्धकही गए । भगवान्नले पनि “राजकुमार ! यो स्त्रीको कारणमा शोक गरी जति भासु तिमीले यो अनादि संसारमा बघाइसक्यो त्यो नदीको पानीभन्दा पनि बढी होला” भनी सम्झाउनु भई अगाडि भगवान्नले धन्मपदमा “एथ पत्सथीमं लोकं” भन्ने गाथा मुनाउनु भई राजकुमारको मनलाई शान्त पारिदिनुभयो^२ ।

१. यी सन्तति महामात्यको कुरा चाहि धर्म. प. अ. क. पृ. ४७४: दण्डवर्गमा उल्लेख भएको छ ।
२. धर्म. प. पा. पृ. ३३ गा. नं. १७१ लोकवर्ग ।
३. धर्म. प. अ. क. पृ. ५२९: अभयराजकुमारस्सबत्थु, लोकवर्ग ।

एकदिन विम्बिसार राजासे अभय राजकुमारलाई “हे अभय ! मलाई त्यस्तो रौग भएको छ जसले गर्दा मेरो कपडा पनि रगते रगतले भिज्ब। अतः मेरो लागि तिमीले त्यस्तो वेदध खोज जसले मलाई औषधी गर्न सक्नेछ” मनी भने । यो सुनेर अभय राजकुमारले “देव ! यो हात्रा जीवक वेदध तन्नेरी तथा सिपालु छन् । उन्ने तपाइँलाई औषधी गर्नेछन्” मनी भने । यति भनी अभय राजकुमारले “जीवकलाई पठाइदिए” ।



जब अजातशत्रुले वेदवत्तको कुमन्त्रण सुनी विम्बिसार राजालाई निर्मम हृष्णा गरे तब यसबाट अभय राजकुमारलाई सारे विस्तृत लागेको कुरा थेराया अटुकथा पृ. ८३ ले उल्लेख गरेको छ । यसरी विरक्तिएपछि उनौ बुद्धशासनमा गई प्रवर्जित भई ‘ताळच्छिगग्लूपम’ सूत्रको उपदेश सुनी लोतापन्न भई पछि विपर्यना बढाई अरहत् भएका यिए ।

१. महा. व. पा. पृ. १९०: विम्बिसार राजवत्थु, जीवरक्खमधकं । यस सम्बन्धी विस्तृत कुरा लेखकको बु. रा. भा-१, पृ. ४५ र बु. गृ. भा-१, पृ. ३७१ मा उल्लेख भएका छन् ।
२. पर्हा उल्लेख भएको ‘ताळच्छिगग्लूपम’ सूत्रलाई सं. नि. IV- पृ. ३८७ मा ‘वालसुत्त’ भनी समुल्लेख भएको छ ।
३. थेर. गा. अ. क. पृ. ८३: अभयत्थेरगाया अटुकथा ।

भरहन्त भएपश्चि उनसे येरगाथापालिमा यस्तो उल्लेख गरेका

छन्—

“सुत्वा सुभासितं वाचं, बुद्धस्सादिच्छबन्धुनो ।
पच्चब्याधि हि निपुणं, वालगं उसुना यथा’ति॑ ॥”

अथ—

“आदित्यबन्धु बुद्धको सुभाषित वचन सुनेर जस्ते घोडाको
पुच्छरको रौलाई सात पयाक पारो चिरेको रौलाई दक्ष बाँण हान्मेले
नविराइकन हान्ध त्यस्ते गरी मैले वहाँको सूक्ष्म तथा निपुण धमंसाई
अवबोध गरें ।”

आफ्नो जीवनको कथा बताउँदै उनले अपदानपालिमा यस्तो
उल्लेख गरेका छन्—

Dhamma.Digital
“पचिष्ठमे च भवे दानि, गिरिब्रजपुरुषतमे ।
रञ्जोहं बिम्बिसारस्स, पुत्रो नामेन चाभयो ॥

“पापमित्तवसं गम्त्वा, निगण्ठेन विमोहितो ।
पेसितो नाटपुत्रेन, बुद्धसेष्टमुपेच्चहं ॥

“पुच्छित्वा निपुणं पञ्चं, सुत्वा व्याकरणुत्तमं ।
पञ्चजिज्ञत्वान नचिरं, भरहत्तमपापुर्ण॑ ॥”

१. येर. गा. पा. पृ. २४०: अभयत्येरगाथा ।

२. अप. दा. पा. पृ. १५५: अभयत्येर अपदानं ।

अर्थ—

“यो अन्तिम जन्ममा उत्तम गिरिब्रज भन्ने राजगृहका विनिवसार राजाको म अभ्य भन्ने पुत्र भएको थिएँ ।

“निगण्ठले मोहितपारी म पापमित्रको बशमा गएँ । अनि निगण्ठले पठाएकोले म थेष्ठ हनुभएका बुद्धकहाँ गएँ ।

“सोधिएको प्रश्नको उत्तर सुनिसकेपछि म प्रवर्जित भएँ र केही समयमै मैले अस्त्व चनि प्राप्त गरेँ ।”



मूल पाठि—

१—जीवक कथा (जीवकवस्थु^१)

स्यसद्बुद्धत बुद्ध भगवान् राजगृहस्थित देगुबनको घटन्दक-
निवापमा बस्तु भएको थियो ।

स्यस समयमा वैशाली नगर समृद्ध, उन्नत, बहुजनाकीर्ण तथा
सुभिक्ष थियो । ७७०७ प्रासादहरू ७७०७ कूटागारहरू (पगोडा ढाँचाका
घरहरू) ७७०७ आराम (बगेंचा) हरू र ७७०७ पोखरीहरू थिए ।
आच्चपाली गणिका भभिरुपा दर्शनीया प्रासादिका तथा परमहपवती
थिइन् । उनी नाचगान र बाजा बजाउनमा लिपालु थिइन् । रातको
पचास कार्षपिण (स्यस बखतका रूपर्याँ) लिई आफूलाई चाहिने
मानिससंग जाने गथिन् । यसले गर्दा वैशाली नगर प्रसन्न तथा
चहकिलो देखिन्थयो ।

राजगृह निगमवासीहरू केही कामले वैशाली नगरमा गए ।
राजगृह निगमवासीहरूले वैशाली नगर सुसमृद्ध, उन्नत, बहुजनाकीर्ण तथा

१. महा. व. पा. पृ. २८६: चीवरखन्धक, अ. क. III. पृ. १०५१.

सुमिक्ष मण्डको देखे । ७७०७ प्रासादहरू... र ७७०७ पोखरीहरू पनि देखे । अभिरूपा दर्शनीया प्रासादिका तथा परमरूपवती आघ्रपाळी गणिकालाई पनि देखे । उनी नाचगान तथा बाजा बजाउनमा नियुण रहिछन् भन्ने कुरा पनि थाहापाए । एक रातको पचास कार्यापिण लिई आफूले चाहेको मानिससँग जाने कुरा पनि थाहापाए । यसेले वैशाली नगर प्रसन्न तथा चहकिलो रहेको पनि बुझे ।

वैशालीमा आएको काम सिध्याई राजगृह निगमवासीहरू पुनः राजगृहमै फक्केर गए । उनीहरू जहाँ मगधराजा सेनीय बिभिन्नसार थिए त्यहाँ गई मगधराजा सेनीय बिभिन्नसारलाई यस्तो बिन्ति गरे—

“हे देव ! वैशाली नगर सुसमृद्ध, उन्नत, बहुजनाकीर्ण तथा सुमिक्ष छ । त्यहाँ ७७०७ प्रासादहरू... र ७७०७ पोखरीहरू पनि छन् । अभिरूपा दर्शनीया प्रासादिका तथा परमरूपवती आघ्रपाळी गणिका पनि छन् । उनी नाचगान तथा बाजा बजाउनमा सिपालु छिन् । एक रातको पचास कार्यापिण लिई उनलाई चाहने मानिससँग जानिछन् । यसेले वैशाली नगर प्रसन्न तथा चहकिलो छ । हे देव ! हामीले पनि गणिकाहरू खडा गर्दौ ।”

“हे भणे ! त्यसोमए त्यस्ता कुमारी खोज जसलाई तिमीहरूले गणिका बनाउन सक्नेछो ।”

त्यसबछत राजगृह नगरमा अभिरूपा दर्शनीया प्रासादिका तथा अत्यन्त स्पृहवती शालवती नामक कुमारी यिइन् । अनि राजगृह निगमवासीहरूले शालवती कुमारीलाई गणिकाको रूपमा खडा गरे । केहो समयमै शालवती गणिका नाचगान तथा बाजा

बजाउनमा चतुर भइन् । उनलाई चाहने मानिसहरूसंग रातको एकशय काषायिण लिई जानथालिन् । सर केही दिनपछि ने शालवती गणिका गमिणी भइन् । अनि उनले विचार गरिन्—“गमिणी सत्रीलाई पुरुषहरू अनपराउँदेनन् । परि मलाई कसले शालवती गणिका गमिणी छे भन्ने आहापाएको खण्डमा मेरो सबै मानसत्कार हराएर जानेथ । अतः किन म रोगी भएकोछु भनी नजनाउँ ।” यति सोबौ द्वारपाललाई आज्ञा दिइन्—

“हे भणे ! द्वारपाल ! परि कसले मलाई सोध्यो भने म विरामी छे भनी भनिदेउ ।”

“भार्या ! हवस्” भनी त्यो द्वारपालले शालवती गणिकाको कुरा मान्यो ।

शालवती गणिकाको गर्भ पूर्ण भएपछि उनले छोरा जन्माइन् । शालवती गणिकाले वासीलाई आज्ञा दिइन्—

“हम्बजे ! यो दूधे बालकलाई पुरानो नाडलोमा राखो बाहिर लगो कर्सिगर पयाक्ने ठाउँमा पयाकिदेउ ।”

“भार्या ! हवस्” भनी सो वासीले शालवती गणिकाको कुरा सुनी त्यो बालकलाई पुरानो नाडलोमा राखो बाहिर लगो कर्सिगर पयाक्ने ठाउँमा पयाकिदिई ।

स्यसब्बतमा अभय राजकुमार समयमे राजाको बाकरीमा आई थिए र उनले सो बालकलाई कोवाहरूले घेरीराखेको देखेर मानिसहरूसंग सोधे—

“हे भणे ! कौवाहूले घेरीतालेको यो के हो ?”

“हे देव ! दूधे बालक हो ।”

“हे भणे ! जिउंदै छ ?”

“हे देव ! जिउंदै छ ।”

“हे भणे ! यो बालकको पोषण गर्नको सांगि हात्रो अन्तःपुरमा
लगी धाइहूलाई देऊ !”

“हवस् देव !” भनो ती मानिसहूले अभय राजकुमारको
कुरा सुनो त्यो बालकलाई अभय राजकुमारको अन्तःपुरमा लगी
‘यसलाई पोषण गर’ भनो धाइहूलाई सुम्पिदिए ।

त्यो बालक ‘जिउंदैछ’ भन्ने अथंले ‘जीवक’ र राजकुमारद्वारा
पोषण गराइएको हुनाले ‘कौमारभृत्य’ भन्ने नाम राखे । चिरकाल
नहुँदैमा जीवक कौमारभृत्य जान्ने बुझ्ने भए । एकदिन जीवक
कौमारभृत्य जहाँ अभय राजकुमार थिए त्यहाँ गई राजकुमारसंग
निम्न कुरा सोधे—

“हे देव ! मेरी आमा को हुन् र मेरा पिता को हुन् ?”

“हे भणे ! मलाई पनि तिझ्री आमा याहा छेन । किन्तु म
तिझ्रो पिता हुँ । मैले तिमीलाई पोषण गराएको छु ।”

यो कुरा सुनी जीवकको मममा यस्तो लाग्यो—“यो राजकुमा-
रा कुनै शिल्प विना जीविका गर्नु सकिसो हुने छेन । किन म सीढ
नसिकूँ ।”

त्यसवचत तक्षशिला मा एक दिशाप्रमुख बंदर बसेका थिए । एकदिन जीवक कौमारभृत्य अभय राजकुमारसँग तसोधी जहाँ तक्षशिला हो त्यहाँ गई त्यो बंदरकहाँ पुगे । बंदरकहाँ पुगेपछि निवेदन गरे—

“हे आचार्य ! म सीप सिवत चाहुङ्गु ।”

‘हे भणे ! त्यसोभए सिक ।’

जीवक कौमारभृत्यले त्यहाँ धेरे पढे, चाँडे पढेर राज्ञरी धारण गरेर पढेका कुराहरु पनि बिस्तिन्नथे । सातवर्ष बितिसकेपछि एकदिन जीवक कौमारभृत्यको मनमा यस्तो लाग्यो—

“म धेरे पढ्दछु, चाँडे पढ्दछु, राज्ञरी मनमा धारण पनि गर्दछु र पढेको कुरा पनि बिस्तिन्न । सातवर्षसम्मले पनि यो सीपको अन्त भएको देखिन । कहिले यो सीपको अन्त देखनसक्ने होला ।”

यति सोची जीवक कौमारभृत्य जहाँ बंदराचार्य थिए त्यहाँ गई सोधे—

“हे आचार्य ! म धेरे पढ्छु, चाँडे पढ्छु, राज्ञरी मनमा राख्दछु र पढेको कुरा पनि बिस्तिन्न । कहिले यो सीपको अन्त देखनसक्ने होला ?”

“हे भणे ! जीवक ! त्यसोभए तिमी खन्ती लिई तक्षशिलाको चारेतिर योजन योजनसम्म घुमी जे जाति औषधीमा करम नजान्ने चदार्थ देखनेछौं ती सबै लिएर भान ।”

“हे आचार्य !” मनी जीवक कौमारभृत्य सो वंदयका
कुरा सुनी खग्नी लिई तक्षशिलाको चारेतिर योजन योजनसम्म घुम्दा
पनि कुनै पदार्थ औषधीमा काम नलाग्ने देखेनन् । अनि जीवक
कौमारभृत्य जहाँ सो वंदय थिए तपहाँ गई वंदयताई यस्तो मने—

“हे माचार्य ! तक्षशिलाको चारेतिर योजन योजनसम्म घुमें ।
तर कुनै पनि पदार्थ औषधीमा काम नलाग्ने मैले देखिन ।”

“हे मणे जीवक ! राज्ञरी जान्यौ । तिस्रो जीविकाका साङ्गि
पत्तिले पर्याप्त छ” मनी जीवक कौमारभृत्यलाई अलिकति बाटो
खचं दिए ।

दिएको अलिकति बाटो खचं लिई जीवक कौमारभृत्य
राजगृहतिर लागे । जीवक कौमारभृत्यको सो बाटो खचं (पात्राको)
बोचंमा साकेत नगर पुर्वा पुर्वं सिद्धियो । अनि जीवक कौमार-
भृत्यको मनमा यस्तो लाग्यो—

“यो बाटो (जानवीकी बाटो) कान्तारमय छ । यही पासी
दुलंभ छ । खानेकुराको पनि भभाव छ । बाटो खचं नमई यात्रागर्नु
मुस्तिल हुने छ । अतः किन म बाटो खचं नखोजूँ ।”

(यसंभन्दा भगाडिका कुरा जान्न चाहनेसे सेषकको तु. गु. भा-१,
को पृ. ३६७ मा हेनूँ ।)

मूळ सूत्र—

**२-निगण्ठ-शिष्य
(भगवराजकुमारसुत्तं^१)**

एस्तो मेले सुनेऽ।

एक समय भगवान् राजगृहस्थित वेणुवनको कल्पनदक्ति-निवापमा बस्तु भएको थियो ।

त्यस समय अभय राजकुमार जहाँ निगण्ठ-नाटपुत्र थिए त्यहाँ गए । त्यहाँ पुरोपच्छि निगण्ठ-नाटपुत्रलाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका अभय राजकुमारलाई निगण्ठ-नाटपुत्रले असो भने—

“भाऊ, राजकुमार ! अमण गौतमलाई तिमीले वाद भारोप लयाउ । अनि ‘अभय राजकुमारले त्यस्ता महान्-क्रदिसम्पन्न तथा अभावशाली अमण गौतमलाई वाद भारोप गरे’ भन्ने तिम्रो कल्याण कौर्तिशब्द आकाशमा फैलिने छ ।”

१. म. नि. II. पृ. ६७; म. क. III. पृ. ७४.

“मन्ते ! कसरौ त्यस्ता महान् अद्वितम्पन्न, त्यस्ता प्रभावशाली अमण गौतमलाई मैले बाद आरोप गर्ने ?”

“आऊ राजकुमार ! जहाँ अमण गौतम छन् त्यहाँ तिमी जाऊ त्यहाँ गई अमण गौतमलाई यसो भन —

१—“मन्ते ! के तथागतले त्यस्तो वचन बोल्नुहुन्थ ! जुन वचन अर्कालाई अप्रिय तथा अमनाप (=मन नपर्ने) हुन्थ ?”

“यदि यस्तो सोधा अमण गौतमले तिमीसाई यस्तो भन्दछन् भने—‘राजकुमार ! तथागतले त्यस्तो वचन बोल्न सक्छन् जुन वचन अर्कालाई अप्रिय तथा अमनाप हुन सक्छ ।’ अनि तिमीले उनलाई यस्तो भन —

‘मन्ते ! त्यसोभए यहाँ पृथक्जनसँग तपाईंको के विशेषता रही त ? पृथक्जनले पनि त्यस्तो वचन बोल्द्य जुन वचन अर्कालाई अप्रिय तथा अमनाप हुन्थ ।’

“यदि यस्तो सोधा अमण गौतमस्ते—‘राजकुमार ! तथागतले त्यस्तो वचन बोल्दैन जुन वचन अर्कालाई अप्रिय तथा अमनाप हुन्थ’ भनी भन्द्यन् भने अनि तिमीले उनलाई यस्तो भन —

२—‘मन्ते ! त्यसोभए तपाईंले—‘देवदत्त आपायिक १ (=अपायगामी) हुन् देवदत्त कल्पस्थायी (=कल्पसम्म नकंमा रहने) .

१. यस्तो कुरा भगवान्‌ले चुल्ल व. पा. पृ. :०३: सङ्घभेदकथा, सङ्घभेदव्यवहारकंमा प्रकाश गर्नु भएको छ ।

हुन् देवदत्त अचिकित्स्य (=प्रतिकार गर्न नसक्ने) हुन्' भनो देवदत्तको बारेमा किन भविष्यवाणी गर्नु भएको त ? यो वचनहरूद्वारा देवदत्त रिसाएका यिए असन्तुष्ट भएका यिए ।'

"राजकुमार ! यो दोधारे प्रश्नहरू सोध्दा श्रमण गौतमले स्पसलाई न निलन सक्नेछन् न उकेलन नै सक्नेछन् । जस्तै—कुनै भानिसको घाँटीमा चारकुने फलामको टुक्रा राखिदिवा उसले त्यसलाई न निलन सक्छ न उकेलन नै सक्छ । राजकुमार ! त्यस्तै—तिम्रो यस दोधारे प्रश्नलाई श्रमण गौतमले न निलन सक्नेछन् न त उकेलन नै ।"

भगवान्‌ले अप्रिय-वचन बोल्नु हुन्छ ?

"हवस् भन्ते !" भनो निगण्ठ-नाटपुत्रसाई प्रश्नुतर विई निगण्ठ-नाटपुत्रसाई अभिवादन तथा प्रदक्षिणा गरी आहा भगवान् हुनुहुन्थ्यो त्यहाँ अभय राजकुमार गए । त्यहाँ पुगेपछि भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका अभय राजकुमारले सूर्यसाई (= समय) हेरी यस्तो विचार गरे—

"आज भगवान्‌लाई बाह आरोप गर्ने समय छैन । भोलि मेरं धरमा भगवान्‌लाई बाह आरोप गर्नेछु ।"

यति सोची उनले भगवान्‌सेंग बिन्ति गरे—

"भन्ते ! भोलिको निमित्त भगवान् सहित चारजनाले भेरो ओजन स्वीकार गर्नुहोस् ।"

भगवान्‌ले तृणीभावद्वारा स्वीकार गर्नुभयो ।

अनि भगवान्‌ले निम्तो स्वीकार गर्नु भएको बुझी अभय राजकुमार आसनबाट उठी भगवान्‌लाई अभिवादन तथा प्रदक्षिणा गरी कर्केर गए । यस रात वित्सकेपछि भगवान्‌ पूर्वाह्लू समपमा चौबर पहिरी पात्र-चौबर प्रहण गरी जहाँ अभय राजकुमारको घर हो थ्यहाँ आनुभयो । यहाँ पुगेपछि विच्छिन्नाइराखेको आसनमा बस्नुभयो । यसपछि अभय राजकुमारले भगवान्‌लाई प्रणीत खाद्य-मोज्य अपित गरी सन्तुष्ट गराए । अनि भगवान्‌ले भोजन सिध्याई पात्रबाट हात हटाइसकेपछि अभय राजकुमार एक होचो आसन लिई एक छेउमा बसे । एक छेउमा बसेका अभय राजकुमारले भगवान्‌सँग बिन्ति गरे—

“मन्ते ! के भगवान्‌ले यस्तो वचन बोल्नु हुन्दै ? जुन वचन अकालाई अप्रिय तथा अमनाप (=मन नपर्ने) होस् ।”

“राजकुमार ! यहाँ एकांशले (=सर्वथा, अपवाद विना) बताउन सकिन्न ।”

“मन्ते ! यहाँ ने निगण्ठको नाश भयो ।”

“राजकुमार ! किन तिमोले यस्तो मन्देखो ? —‘यहाँ ने निगण्ठको नाश भयो’ ।”

“मन्ते ! म निगण्ठ-नाटपुत्रकहाँ गए । यहाँ पुगेपछि निगण्ठ-नाटपुत्रलाई अभिवादन गरी एक छेउमा बसें । मन्ते ! एक छेउमा बसेको मलाई निगण्ठ-नाटपुत्रले यस्तो भने —

‘आऊ राजकुमार ! तिमीले श्रमण गौतमलाई बाद आरोप गर । अनि ‘अमय राजकुमारले त्यस्ता महान्-शृङ्खला-सम्पन्न त्यस्ता प्रभावशाली श्रमण गौतमलाई बाद आरोप गरे’ भन्ने तिम्रो कल्याण कीर्तिशब्द आकाशमा फेलिने छ ।’

“भन्ते ! यस्तोभन्दा मैले निगण्ठ-नाटपुत्रसँग सोधै—भन्ते ! कसरी त्यस्ता महान्-शृङ्खलासम्पन्न त्यस्ता प्रभावशाली श्रमण-गौतमलाई मैले बाद आरोप गरू ?”

(अनि निगण्ठ-नाटपुत्रले मलाई यस्तो भने) — ‘आऊ राजकुमार, तिमी जहाँ श्रमण गौतम छन् त्यहाँ जाऊ, त्यहाँ गई श्रमण गौतमसँग—‘भन्ते ! के तथागतले त्यस्तो वचन बोल्नु हुन्थ ? जुन वचन अर्कालाई अप्रिय तथा अमनाप होस् ।’ भनी सोध । यदि यस्तो सोध्दा तिमीलाई श्रमण गौतमले ‘राजकुमार ! तथागतले त्यस्तो वचन बोल्न सबै जुन वचन अर्कालाई अप्रसन्न तथा अमनाप हुन सबै’ भनी भन्दैन भने अनि तिमीले उनलाई यस्तो भन—‘भन्ते ! त्यसोभए यहाँ पृथक् जनसँग तपाइङ्को के विशेषता रहो त ? पृथक् जनसे पनि त्यस्तो वचन बोल्द्य जुन वचन अर्कालाई अप्रसन्न तथा अमनाप हुन्थ ।’ यदि यस्तो सोध्दा तिमीलाई श्रमण गौतमले ‘राजकुमार ! तथागतले न त्यस्तो वचन बोल्द्य जुन वचन अर्कालाई अप्रसन्न तथा अमनाप हुन्थ’ भनी भनेमा अनि तिमीले उनलाई यसो भन—‘भन्ते ! त्यसोभए तपाइङ्को ‘देवदत्त आपायिक हुन्, देवदत्त कल्पस्थायी हुन् र देवदत्त अचिकित्स्य हुन्’ भनी देवदत्तको बारेमा किन भविष्यवाणी गर्नु भएको

त ? यो वचनहस्तिका देवदत्त रिसाएका थिए र असन्तुष्ट भएका थिए ।' राजकुमार ! यो दोधारे प्रश्नहरू सोध्दा अमण गौतमले त्यसलाई न निलन सक्नेछन् न उकेलन न सक्नेछन् । जस्तै—कुनै मानिसको पाँटीपा चारकुने फलामको टुक्रा राखिदिंदा उसले त्यसलाई न निलन सक्छ न उकेलन ने सक्छ । राजकुमार ! त्यस्तै तिचो यस दोधारे प्रश्नलाई अमण गौतमले न निलन सक्नेछन् न त उकेलन ने ।"

अप्रिय पनि बोल्न सक्छ

त्यसबछत अभय राजकुमारको काखमा उत्तानोपारी सुताउनपनें स्थानो बालक थियो । अनि भगवान्ले अभय राजकुमारसंग सोच्नुभयो—

Dhamma.Digital

"राजकुमार ! यदि तिचो प्रमादले वा धाइको प्रमादले यो बालकले कुनै काठको छेषका वा कुनै गीर्वा मुखमा राख्यो भने त्यसबछत तिमीले के गर्दौ ? यसमा तिमी के भन्दौ त ?"

"भन्ते ! (मुखबाट) बाहिर निकाल्ने छु । यदि पहिले न बाहिर निकाल्न सकिन भने—बाँया हातले (बालकको) शीर समाती बाहिने हातको झोला (चोर झोला) बड्याएर रगत आए ता पनि बाहिर निकाल्ने छु ।"

"त्यस्तो गर्नाको कारण कै त ?"

“मने ! कुमार प्रति मेरो दया भएकोले ।”

“राजकुमार ! स्यस्त—(१) जुन वचन अभूत, असत्य तथा अनर्थसंहित छ भने तथागतलाई याहा छ र—स्यस्तो वचन बोल्दा अर्कालाई अप्रिय अमनाप हुन्छ भने—स्यस्तो वचन तथागतलाई याहा छ र—स्यस्तो वचन बोल्दा अर्कालाई अप्रिय अमनाप हुन्छ भने—स्यस्तो वचन यत्तेज्ज्ञ (=उचित र अनुचित समय विचार गर्ने) हुन्छ । (२) जुन वचन अभूत, सत्य तथा अर्थसंहित छ भने तथागतलाई याहा छ तर—स्यस्तो वचन बोल्दा अर्कालाई अप्रिय अमनाप हुन्छ भने—स्यस्तो वचन बोल्दा तथागत कालज्ञ (=उचित र अनुचित समय विचार गर्ने) हुन्छ । (३) जुन वचन अभूत, सत्य तथा अनर्थसंहित छ भने तथागतलाई याहा छ तर—स्यस्तो वचन बोल्दा अर्कालाई प्रिय अमनाप (=मनपर्ने) हुन्छ भने—स्यस्तो वचन पनि तथागतले बोल्देन । (५) जुन वचन अभूत, सत्य तथा अनर्थसंहित छ भने तथागतलाई याहा छ तर—स्यस्तो वचन बोल्दा अर्कालाई प्रिय अमनाप हुन्छ भने—स्यस्तो वचन पनि तथागतले बोल्देन । (६) जुन वचन अभूत, सत्य तथा अर्थसंहित छ भने तथागतलाई याहा छ र—स्यस्तो वचन बोल्दा अर्कालाई प्रिय अमनाप पनि हुन्छ भने—स्यस्तो वचन बोल्दा तथागत कालज्ञ हुन्छ ।

“सो किन भने ? —

“राजकुमार ! सत्व प्रति तथागतको दया भएकोले ।”

प्रश्न बनाई सोध्यन्

“भन्ते यहाँ भृत्रीय पण्डितहरू, माहृण पण्डितहरू, गृह्णति पण्डितहरू तथा भमण पण्डितहरूले प्रश्नहरू बनाई तथागतकर्ही आई सोध्यन् । भन्ते ! के त्यसको उत्तरको निमित्त — ज-जसले मकहाँ आई जुन जुन प्रश्नहरू सोध्नेछन् उनीहरूलाई मैले ‘यस्तो यस्तो उत्तर दिनेछु’ भनी भगवान्ले पहिले नं भनमा परिवितकंना गर्नुहुन्थि कि अथवा त्यसं अवस्थामा (उत्तरको) ज्ञान हुन्थ्य ?”

“राजकुमार ! त्यसोमए म तिमीसंग एक प्रश्न सोध्नेछु । तिमीलाई जस्तो भाग्य त्यस्तो जवाक दिनु । राजकुमार ! के तिमी रथको अङ्ग-प्रत्यङ्गको बारेमा चतुर छौ ? यसमा तिमी के मन्थौ ?”

“छु, भन्ते ! म रथको अङ्ग-प्रत्यङ्गको बारेमा चतुर छु (जान्दछु) ।”

“राजकुमार ! तिमीले भन कि यदि तिमीसंग कसाले—‘रथको अङ्ग-प्रत्यङ्ग भनेको के हो ?’ भनी सोधेमा तिमीले—‘जसले मकहाँ आई यस्तो सोध्नेछ उसलाई मैले यस्तो उत्तर दिनेछु’ भनी पहिले नं भनमा परिवितकंना गर्खौं कि अथवा त्यसं अवस्थामै (तिमीलाई) ज्ञान हुन्थ ?”

“भन्ते ! म रथिक हुँ । मलाई रथ सम्बन्धी अङ्ग-प्रत्यङ्गको बारेमा जम्मै ज्ञान छ । रथ सम्बन्धी सबै अङ्ग-प्रत्यङ्गको बारेमा मलाई राच्रंसंग ज्ञान छ । त्यसो हुनाले त्यसं अवस्थामै मलाई ज्ञान हुन्थ ।”

“राजकुमार ! त्यस्ते—जो तो क्षत्रीय पण्डितहरू, ब्राह्मण पण्डितहरू, गृहस्थी पण्डितहरू तथा श्रमण पण्डितहरूले प्रश्नहरू बनाई तथागतकहाँ भाई प्रश्न सोध्यन्—(त्यसको उत्तर) त्यसे अवस्थामै ज्ञान हुन्थे ।

“किन भने ? —

“राजकुमार ! तथागतलाई धर्म-धातु (चित्त विषय) सम्बन्धी रात्रिरी सुप्रतिवेध छ (—ज्ञान छ) । धर्म-धातु सम्बन्धी सुप्रतिवेध भएको हुनासे नं तथागतलाई त्यसे अवस्थामै (उत्तरको) ज्ञान हुन्थे ।”

शरणागमन

यस्तो भन्नुहुँदा—अभय राजकुमारले भगवान्‌संग विनित गरे—

“धन्य ! धन्य !! भन्ते, जस्ते—घोप्टेकोलाई उत्तानो पारिविदा ढाकेकोलाई उघारिविदा बाटो भुलेकोलाई बाटो देखाइदिवा अन्धकारमा सेलको बत्ती बालिदिवा—आँखा हुनेहरूले रूप देखे कें भगवान्‌ले मलाई अनेक प्रकारले धर्म प्रकाश पारिविनु भयो । भन्ते ! अब म भगवान्‌को शरणमा पक्छुं धन्य तथा मिक्षुसङ्को पति । आजदेखि जीवनमर शरणमा आएको उपासक हो भनो भगवान्‌ले मलाई स्वोकार गन्होस् ।”

X

X

X

शूल सूत्र—

३—अज्ञानताको हेतु छैन
(अभयमुत्तं॑)

पस्तो मैले मुनें ।

एक समय भगवान् राजगृहस्थित गृद्धकूट पर्वतमा बस्नु-
मएको यियो ।

त्यसबाट अभय राजकुमार जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ
गए । यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे ।
एक छेउमा बसेका अभय राजकुमारले भगवान्सँग यस्तो चिन्ति गरे—

“मन्ते ! पूरण काशयप यस्तो भन्दन्—

‘अज्ञानको निम्ति र अदर्शन (=न देख्नु) को निम्ति कुनै
हेतु छैन र कुनै प्रत्यय छैन । हेतुविना प्रत्ययविना नै अज्ञान हुन्थ्य र
अदर्शन (=न देख्नु) हुन्थ्य । ज्ञानको निम्ति र दर्शन (=देख्नु) को
निम्ति पनि कुनै हेतु छैन र कुनै प्रत्यय छैन । हेतुविना प्रत्ययविना नै
ज्ञान र दर्शन हुन्थ्य ।’

१. सं. नि. IV. पृ. १११: बोज्ज्ञसंयुतं, अ. क. III. पृ. १४७.

“यस विषयमा ज्ञानान् के मनु हृष्टः ?”

अज्ञानताको हेतु छ

“राजकुमार ! अज्ञानको निमित्त र अदर्शनको निमित्त हेतु पनि छ र प्रत्यय पनि छ । हेतुद्वारा प्रत्ययद्वारा नै अज्ञान पनि हृष्ट र अदर्शन पनि हृष्ट । राजकुमार ! ज्ञानको निमित्त र दर्शनको निमित्त पनि हेतु छ र प्रत्यय पनि छ । हेतुद्वारा प्रत्ययद्वारा नै ज्ञान पनि हृष्ट र दर्शन पनि हृष्ट ।”

“मन्ते ! अज्ञानको निमित्त र अदर्शनको निमित्त के हेतु के प्रत्यय हो त ? कसरी हेतुद्वारा प्रत्ययद्वारा अज्ञान र अदर्शन हृष्ट नि ?”

पञ्चनीवरण—१—“राजकुमार ! यहाँ जुनबेला चित्त काम-रागको बशमा हृष्ट । जुनबेला चित्तले कामरागको अनुगमन गर्छ तथा उत्पन्न भएको कामरागबाट मुक्त हुने उपायसाई पनि यथार्थत जान्दैन र दैखदैन—राजकुमार ! अज्ञानको निमित्त र अदर्शनको निमित्त यहो हेतु हो र यहो प्रत्यय हो । यसरी सहेतुद्वारा सप्रत्ययद्वारा अज्ञान र अदर्शन हृष्ट ।

२—“राजकुमार ! फेरि यहाँ जुनबेला चित्त व्यापाद (=द्वेषभाव) को बशमा हृष्ट जुनबेला चित्तसे व्यापादको अनुगमन गर्छ तथा उत्पन्न भएको व्यापादबाट मुक्त हुने उपायसाई पनि यथार्थत जान्दैन र दैखदैन—राजकुमार ! अज्ञानको निमित्त र अदर्शनको निमित्त

यही हेतु हो र यही प्रत्यय हो । यसरी सहेतुद्वारा सप्रत्ययद्वारा अज्ञान र अदर्शन हुन्छ ।

“३—राजकुमार ! केरि यहाँ जुनबेला चित्त थीनमिद्ध
(= शारीरिक र मानसिक आलस्यपन) को बशमा हुन्छ जुनबेला
चित्तले थीनमिद्धको अनुगमन गर्छ तथा उत्पन्न भएको थीनमिद्धबाट
मुक्त हुने उपायलाई पनि यथार्थत जान्दैन र देखदैन—राजकुमार ।
अज्ञानको निम्ति र अदर्शनको निम्ति यही हेतु हो र यही प्रत्यय हो ।
यसरी सहेतुद्वारा सप्रत्ययद्वारा अज्ञान र अदर्शन हुन्छ ।

४—“राजकुमार ! केरि यहाँ जुनबेला चित्त उद्दुच्चकुकुच्च
(= शारीरिक र मानसिक अस्थिरपन Restless) को बशमा हुन्छ
जुनबेला चित्तले उद्दुच्चकुकुच्चबाटमुक्त हुने उपायलाई पनि यथार्थत जान्दैन र देखदैन—
राजकुमार ! अज्ञानको निम्ति र अदर्शनको निम्ति यही हेतु हो र यही
प्रत्यय हो । यसरी सहेतुद्वारा सप्रत्ययद्वारा अज्ञान र अदर्शन हुन्छ ।

५—“राजकुमार ! केरि यहाँ जुनबेला चित्त विचिकित्सा
(= शंका सञ्चेह) को बशमा हुन्छ जुनबेला चित्तले विचिकित्साले
अनुगमन गर्छ तथा उत्पन्न भएको विचिकित्साबाट मुक्त हुने उपायलाई
पनि यथार्थत जान्दैन र देखदैन—राजकुमार ! अज्ञानको निम्ति र
अदर्शनको निम्ति यही हेतु हो र यही प्रत्यय हो । यसरी सहेतुद्वारा
सप्रत्ययद्वारा अज्ञान र अदर्शन हुन्छ ।”

“मन्ते ! यस धर्म-पर्यायलाई के भवद्धन् ?”

“राजकुमार ! यस धर्म-पर्यायलाई ‘नीवरण’ (=भावरण) मन्त्राद्धारा !”

“ज्ञानान् ! सांच्चरंके निवरण रहेथ ? सुगत ! सांच्चरंके निवरण रहेथ !! मन्त्रे एउटं नीवरणले अभिभूत भए पनि यथार्थत जाग्न सक्षिप्त देखन सक्षिप्त भने—पौच-पाँचबटा नीवरण हुँदा त कृत्तु कुरे छैन ।

ज्ञानको निमित्त हेतु छ

“मन्त्रे ! ज्ञानको निमित्त इ दर्शनको निमित्त के हेतु के प्रत्यय हो त ? कसरी हेतुद्वारा प्रत्ययद्वारा ज्ञान र दर्शन हुन्थ नि ?”

सम्बोध्यङ्ग—१—“राजकुमार ! यहाँ भिक्षुले विवेकनिधित, विरागनिधित, निरोधनिधित तथा उत्सर्गंगामी स्मृतिसम्बोध्यङ्गको भावना गर्छ । स्मृतिसम्बोध्यङ्गलाई भाविता गरेको उसको चित्तले यथार्थत जान्दछ र देखदछ । ज्ञानको निमित्त र दर्शनको निमित्त यो पनि हेतु हो र यो पनि प्रत्यय हो । राजकुमार ! यसरी हेतुद्वारा प्रत्ययद्वारा ज्ञान हुन्थ र दर्शन हुन्थ ।

२—राजकुमार ! यहाँ भिक्षुले विवेकनिधित, विरागनिधित, निरोधनिधित तथा उत्सर्गंगामी धर्मविचय (=धर्मको खोज) सम्बोध्यङ्गको भावना गर्छ । धर्मविचय सम्बोध्यङ्गलाई भाविता गरेको उसको चित्तले यथार्थत जान्दछ र देखदछ—ज्ञानको निमित्त र दर्शनको निमित्त यो पनि हेतु हो र यो पनि प्रत्यय हो । राजकुमार ! यसरी हेतुद्वारा प्रत्ययद्वारा ज्ञान हुन्थ दर्शन हुन्थ ।

३—“राजकुमार ! यहाँ मिक्षुले विवेकनिश्चित, विरागनिश्चित, निरोधनिश्चित तथा उत्सर्गंगामी वीर्यसम्बोध्यङ्को भावना गर्छ । वीर्यसम्बोध्यङ्कलाई भाविता गरेको उसको चित्तले यथार्थत जान्दछ र देखदछ—ज्ञानको निम्ति र दर्शनको निम्ति यो पनि हेतु हो र यो पनि प्रत्यय हो । राजकुमार ! यसरी हेतुद्वारा प्रत्ययद्वारा ज्ञान हुन्दछ र दर्शन हुन्द ।

४—“राजकुमार ! यहाँ मिक्षुले विवेकनिश्चित, विरागनिश्चित, निरोधनिश्चित तथा उत्सर्गंगामी प्रीतिसम्बोध्यङ्को भावना गर्छ । प्रीतिसम्बोध्यङ्कलाई भाविता गरेको उसको चित्तले यथार्थत जान्दछ र देखदछ—ज्ञानको निम्ति र दर्शनको निम्ति यो पनि हेतु हो र यो पनि प्रत्यय हो । राजकुमार ! यसरी हेतुद्वारा प्रत्ययद्वारा ज्ञान हुन्दछ र दर्शन हुन्द ।

Dhamma.Digital

५—“राजकुमार ! यहाँ मिक्षुले विवेकनिश्चित, विरागनिश्चित, निरोधनिश्चित तथा उत्सर्गंगामी प्रशब्दिसम्बोध्यङ्को भावना गर्छ । प्रशब्दिसम्बोध्यङ्कलाई भाविता गरेको उसको चित्तले यथार्थत जान्दछ र देखदछ—ज्ञानको निम्ति र दर्शनको निम्ति यो पनि हेतु हो र यो पनि प्रत्यय हो । राजकुमार ! यसरी हेतुद्वारा प्रत्ययद्वारा ज्ञान हुन्दछ र दर्शन हुन्द ।

६—“राजकुमार ! यहाँ मिक्षुले विवेकनिश्चित, विरागनिश्चित, निरोधनिश्चित तथा उत्सर्गंगामी समाधिसम्बोध्यङ्को भावना गर्छ । समाधिसम्बोध्यङ्कलाई भाविता गरेको उसको चित्तले यथार्थत जान्दछ र

देखदख—ज्ञानको निमित्त र दर्शनको निमित्त यो पनि हेतु हो र यो पनि प्रत्यय हो । राजकुमार ! यसरी हेतुद्वारा प्रत्ययद्वारा ज्ञान हुन्छ र दर्शन हुन्छ ।

७—“राजकुमार । यहाँ भिक्षुले विवेकनिश्चित, विरागनिश्चित, निरोधनिश्चित तथा उत्सर्गगामी उपेक्षासम्बोध्यङ्गको भावना गर्छ । उपेक्षासम्बोध्यङ्गस्ताई भाविता गरेको उसको चित्तले यथार्थत जान्दछ र देखदख—ज्ञानको निमित्त र दर्शनको निमित्त यो पनि हेतु हो र यो पनि प्रत्यय हो । राजकुमार ! यसरी हेतुद्वारा प्रत्ययद्वारा ज्ञान हुन्छ र दर्शन हुन्छ ।”

“भन्ते ! यस धर्म-पर्यायलाई के भन्दछन् ?”

“राजकुमार ! यस धर्म-पर्यायलाई ‘बोध्यङ्ग’ भन्दछन् ।”

“भगवान् ! सांच्चंके बोध्यङ्ग रहेछ ! मुगत ! सांच्चंके बोध्यङ्ग रहेछ !! भन्ते एउटै बोध्यङ्गले सम्पन्न भए पनि यथार्थ-ज्ञान हुन्छ र दर्शन हुन्छ भने—सात-सातवटा बोध्यङ्गले सम्पन्न हुँदा त कुरै के ! भन्ते ! गृद्धकूट पर्वत चढेर आउँदा मलाई जुन मानसिक र शारीरिक यकावट भएको यियो त्यो पनि शान्त भएर गयो र मैले धर्म पनि बोध गर्न पाए ।”

३. अभय लिच्छवी

परिचय

यो अभय लिच्छवी बंशालीवासी हुन् । यो लिच्छवी चैशालीको महावनको कूटागार शाढामा भगवान् बसिरहनुमण्डको बेलामा एकपटक भगवान् हुनुमएको ठाउँमा गएको कुरा सूत्रमा उल्लेख भएको पाइन्थ्य । उनी स्थानी सालह लिच्छवीसँग गएका यिए ।

भक्ते एक समय भगवान् बंशालीके महावनको कूटागार शालामा बसिरहनुमएको बेलामा पणिडत कुमार लिच्छवी साथमा लिई यिनी आनन्द महास्थविरकहाँ गएका यिए ।

लिच्छवीहरू घेरे जसो निगण्ठ-नाटपुत्रका अनुयायी यिए । स्थसंले यिनले आनन्द महास्थविरसंग “भन्ते आनन्द । निगण्ठ-नाट-पुत्र भन्धन—‘अ सर्वज्ञ हुँ, सर्वदशी हुँ तथा भमा अपरिशेष ज्ञान छ । उनी यो पनि भन्धन् कि हिड्दा पनि बस्दा पनि सुस्दा पनि—सर्व बेलामा ज्ञान दर्शन भएको हुन्थ्य । उनी पुरानो कमंजाई तपस्याद्वारा हृषाद्वे र मर्याँ कमं नगर्ने कुरा गछन् । यसरी कमंक्षय भएपछि दुःखस्य र दुःख-

१. अ. नि-४, पृ. २१३: सालहसुत्त, महावग्गो ।

【२१६】

बुद्धकालीन राजपरिवार-२

अथवाट वेदनाक्षय हुन्थे । वेदनाक्षय भएपछि सबै दुःखहरू जीर्ण हुन्थन् ।
अनि यसेवाट यस जीवनको दुःखवाट पार हुन्थ' भनी भन्दछन् । भन्ते ।
यस विषयमा भगवान् के भन्नुहुँदै रहेछ ?" भनी सोधे ।

आनन्द स्थविरले निगण्ठ सर्वज्ञ हुन् वा होइनन् भन्मे विषयमा
केहो भन्नु नभई केवल भगवान्‌ले कमंक्षय गरी दुःखवाट यसे जीवनमा
मुक्त हुनको निर्मित शील, समाधि तथा प्रज्ञा चाहिन्थ मन्नुहुन्थ भनी
भन्नुभयो ।

यसो भन्नुहुँदा साथमा गएका परिषदत कुमार लिच्छवीले
अभय लिच्छवीलाई यसो भने—“सौम्य अभय ! के तिमीले यो
सुभावितलाई अनुमोदन गर्दैनो ?”

यो सुनो अभय लिच्छवी भन्दछन्—“सौम्य कुमार ! परि-
यो सुभावित कुरालाई कसंले अनुमोदन गर्दैन भने उसको शीर पनि
फुट्न सक्षम ।”

यति भनी दुर्बजना फर्क्केर गए ।

x

x

x

विभिन्न अभय नामहरू

- (१) **अभय स्थविर**—यो तो स्थविर हुन् जसको नाम परिवार-पालि पृ. ५ मा उल्लेख भएको गाथामा उल्लेख भएको छ । यो स्थविर लंकाका हुन् र यिनो त्रिपिटकमा कोविद छन् ।
- (२) **अभय स्थविर**—धावस्तीमा अभय नामका एक ब्राह्मण चिए । ठूला भएपछि जेतवनमा गई उनले धर्म सुने । अनि प्रसन्न भएर उनी प्रदर्जित भएपछि विपश्यना ध्यान गर्न थाले ।

एकदिन उनी गाउँमा मिक्षाटन् जाँदा एउटो अलंकृत मुन्दरी स्त्री देखेर अज्ञानतापूर्वक (अयोग्यिसो) विचार गर्दा उसमाथि उनको रागचित्त उत्पन्न भयो । पछि विहारमा गई स्मृति यातमा राख्दा आफ्नो मनमा नहाओ विचार उठेको कुरा दुष्प्री आफ्नो चित्तसाई निप्रह गरी उत्तिश्वेर विपश्यना बढाई अरहत भए । यही तो अभय स्थविर हुन् । येर. गा. अ. क. I. पृ. २०१: अभयत्थेरस्स गाथावर्णना ।

- (३) **अभय स्थविर**—यो स्थविरको नाम चार्हि तिस्रदक्ष येरसंग जोडिएको छ । अस्ते ‘तिस्रदक्षत्थेर अभयादि’ म. नि. अ. क. I. पृ. २६० र दी. नि. अ. क. III. पृ. १०१: सतिपट्टान-मुत्तबण्णमा तथा अ. अ. क. I. पृ. २३७: भपर अच्छारासङ्घात-बगाको वर्णनामा उल्लेख भएका छन् । स्मृति यातमा राख्ने

सम्बन्धमा यो स्थविरहरु जस्तो हुनुपछं भन्ने दृष्टान्तमा उल्लेख
भएका छन् ।

- (४) अभयत्थेर गाथा—यो गाथा विभिन्नार राजाका छोरा
अभय स्थविरको हो । थेर. गा. पा. पृ. २४०, अ. क. I.
पृ. ८३.
- (५) अभयत्थेर गाथा—यो गाथा माथि २ नं. मा लेखिएका
अभय स्थविरको हो । थेर. गा. पा. पृ. २५६, अ. क. I.
पृ. २०१.
- (६) अभयत्थेर अपदान—यो अपदान विभिन्नारका छोरा
अभय स्थविरको हो । अप. दा. पा. II. पृ. १५३, अ. क. II.
पृ. ४५३.
- (७) अभयत्थेरी गाथा—यो गाथा उच्जनवासी पद्माष्ठती
गणिकाको एक सहायिकाको हो । पद्माष्ठती भिक्षुणी भएपछि
उनीमाथि भएको स्नेहको कारणले यिनी पनि प्रदर्जित भई
भिक्षुणी भएको यिहन् । थेरो. गा. पा. पृ. ४०९, अ. क.
पृ. ३३.
- (८) अभय स्थविर—यिनलाई अंगुत्तर अट्टकथाले ‘महागतिम्ब
अभय स्थविर’ भनी उल्लेख गरेको छ । अंगुत्तरनिकाय
पञ्चकनिपात पृ. २६६ को सुमन सूत्रको वर्णनामा (अं. अ. क.
II. पृ. ५९६) दान दिने र दान नदिनेको के विशेषता छ भन्ने

कुराको सिलसिलामा रूपसम्पत्तिमा 'महागतिश्व अभय स्थविर' के मने ठाउँमा उल्लेख भएका अभय स्थविर हुन् ।

- (६) अभय—यो चाहि अर्थदर्शी बुद्धका उपस्थाक हुन् । त्यसेसे बु. बं. पा. पृ. ३५३ मा "अभयो नामुपट्टाको अत्यदस्तिस्तस सत्यनो" मनी उल्लेख भएको हो ।
- (७) अभयमातु थेरीगाथा—विभिन्नसार राजाका छोरा अभय राजकुमारकी माता उज्जंनवासी पद्मावती गणिका यिइन् । अभय राजकुमार मिक्तु भएपछि यिनी पनि उनकहाँ गई मिक्तुणी भएको यिइन् । यो गाथा यिनके हो । थेरी. गा. पा. पृ. ४०६; अ. क. पृ. ३१.
- (८) अभय राजकुमार—यिनी विभिन्नसार राजाको तरफबाट पद्मावती गणिकाको कोखबाट जन्मेका छोरा हुन् । विभिन्नसार राजालाई अज्ञातशत्रुले मरेपछि विरक्तिएर यिनी मिक्तु भएका यिए र पछि यिनी अरहन्त पनि भए । थेरी. गा. अ. क. I. पृ. ८३: अभयस्थेरस्तगाथा वर्णना ।
- (९) अभय लिङ्गवी—यिनी बैशालीवासी हुन् । यिनके कुरा यहाँ लेखिएको छ । यिनी निगण-नाटका अनुयायी हुन् । एक पटक यिनी भगवान् बुद्धकहाँ र भक्ते पटक आनन्द महास्थविरकहाँ गएका कुरा सूत्रमा पाइन्थ्य ।
- (१०) अभयसुत्त—यो सूत्र अं. नि-९, पृ. ८६ लेमवर्गमा समुल्लेख भएको छ ।

- (१४) अभयसुत्तं—यो सूत्र सं. नि. IV. पृ. १११ बोजकङ्गसंयुक्तमा
समुल्लेख भएको छ । यसको अनुवाद यसं संग्रहमा ‘अभय
राजकुमार शोषणं’ मा उल्लेख भएको छ ।
- (१५) अभयसुत्तं—यो सूत्र जानुओणी ब्राह्मणलाई बताउनु भएको
हो । यसको अनुवाद लेखकको दु. बा. भा-२, पृ. २८६ मा
‘मृत्युदेवि नडाउने कुनै छंन’ भन्ने शोषणकमा उल्लेख
भएको छ । यो सूत्र अं. नि-४, पृ. १८४ ब्राह्मणवर्गमा छ ।
दा. मल्लसेष्ठारले आपनो D. P. P. I. पृ. १३४ मा यसलाई
‘अभय समानसुत्तं’ भनी उल्लेख गरेका छन् ।
- (१६) अभय राजकुमारसुत्तं—यो सूत्र अ. नि. II. पृ. ६७ मा
समुल्लेख भएको छ । यसको अनुवाद यसं संग्रहमा ‘अभय
राजकुमार’ शोषणकमा उल्लेख भएको छ ।
- (१७) अभयपत्तसुत्तं—यो सूत्र अं. नि-९, पृ. ८९ लोकवर्गमा उल्लेख
भएको छ ।
- (१८) अभय राजकुमारकथ्य—यो कथा अभय राजकुमार सम्बन्धी
हो । यो धर्म. प. अ. क. पृ. ५७२: लोकवर्गमा छ ।
- (१९) अभय स्थविर—यी स्थविरलाई धर्मसंगणि अटुकथा
पृ. ३१६ मा ‘बोधभाणक अभय’ स्थविर भनी उल्लेख
भएको छ ।

x

x

x

मूल सूत्र—

निगण्ठ-नाटपुत्र सर्वज्ञ हुँ भन्दछन्

(निगण्ठमुत्तं॑)

एक समय आयुष्मान् आनन्द वैशालीस्थित महावनको कूटागार शाढामा बस्नुपरेको थियो । पनि अभय लिङ्गबी र पण्डित कुमार लिङ्गबी जहाँ आयुष्मान् आनन्द हुनुहुण्यो तथाही गए । तथाही पुगेपछि आयुष्मान् आनन्दलाई भमिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका अभय लिङ्गबीले आयुष्मान् आनन्दलाई यस्तो भने—

“भन्ते ! निगण्ठ-नाटपुत्र सर्वज्ञ सर्वदर्शी अपरिशेष ज्ञानदर्शनं आनन्द—‘हिड्वा पनि उठ्दा पनि, सुतेको बेलामा पनि उठेको बेलामा पनि सर्व अवस्थामा ज्ञानदर्शनं उपस्थित छ’ भनी भन्दछन् । उनी पुराना कर्महरू तपस्याद्वारा हट्टने र नयी कर्महरू नबनाउने कुरा भन्दछन् । यसरी कर्मक्षयबाट दुःखक्षय, दुःखक्षयबाट वेदनाक्षय च वेदनाक्षयबाट सर्व दुःखहरू जीर्णं हुनेथ्यन् । यसरी यस जीवनमा दुःखहरू

१. अं. नि-३, पृ. २०४: आनन्दबग्गो, अ. क. I., पृ. ४३३.

दूर भई विशुद्धि भएर पारंगत हुनेछ भनी भन्दछन् । भन्ते ! यस विषयमा भगवान् के भल्हुहन्द ?”

“अभय ! यी तीन ब्लेशबाट विशुद्ध हुने कुरा जान्तु भएका देख्नु भएका भगवान् भरहत् सम्यक्सम्बुद्धले राज्ञरी बताउनु भएको छ—सत्त्वहरूको विशुद्धको निमित्त, शोक परिदेवबाट पारंगत हुनेको निमित्त, हुःख दीर्घनस्थिको अन्तगतंको निमित्त र ज्ञेय धर्म प्राप्त गरी निर्धारण साक्षात्कार गर्नको निमित्त ।”

“कुन तीन ?”

१—“अभय ! यहाँ भिक्षु शीलवान् हुन्छ । प्रातिमोक्ष संवरले सुसंयमी भई भाचारगोचरले सुसम्पन्न भई भणुमात्र दोषमा पनि भयदर्शी भई शिक्षापदहरूमा शिक्षित हुन्छ । उ नयाँ कमंहरू गर्दैन र पुरानो कमंको फल भोगेर अन्त गर्छ । यसे जीवनमा अन्त गर्ने र समय नविताई ‘भाऊ हेर’ भनी भन्न योग्य, नजिक लंजाने तथा विजद्वारा आफंले अनुभव गर्ने हुन्छ ।

२—“अभय ! यसरी शील सम्पन्न हुने तो भिक्षुले काम अकृशलबाट अलग भई चतुर्थध्यान प्राप्त गरी बस्थ । उसले नयाँ कमंहरू गर्दैन र पुरानो कमंको फल भोगेर अन्त गर्छ । यसे जीवनमा अन्त गर्ने र समय नविताई ‘भाऊ हेर’ भनी भन्न योग्य, नजिक लंजाने तथा विजद्वारा आफंले अनुभव गर्ने हुन्छ ।

३—“अभय ! यसरी समाधि सम्पन्न हुने तो भिक्षुले आलबक्षय गरी अनाक्षमी भई चित्तविमुक्ति प्रज्ञाविमुक्ति भई यसे जीवनमा स्वयं

अभिज्ञाद्वारा साक्षात्कार गरी बस्थ । उसले नयाँ कर्महरू गर्देन । पुरानो कर्मको फल भोगेर अन्त गर्छ । यसे जीवनका अन्त गर्ने र सम्पन्नताई 'आक हेर' भनो भन्न योग्य, नजिक लेजाने तथा विज्ञाद्वारा आफंले अनुभव गर्ने हुन्थ ।

"अभय ! यिन तीन इलेशबाट विशुद्ध हुने कुरा जान्नुपरएका देखुपरएका भगवान् भरहत् सम्यक्सम्बुद्धले राम्ररी बताउनु भएको छ—सत्यहरूको विशुद्धको निमित्त... र ज्ञेयधर्म प्राप्त गरी निर्णाय साक्षात्कार गर्नको निमित्त ।"

यस्तोचन्द्रा पण्डित कुमार लिङ्गवीले अभय लिङ्गवीलाई यस्तो भने—"सोम्य अभय ! के तिमी आयुष्मान् आनन्दको यो सुभाषितस्ताई सुभाषित हो भनी अनुमोदन गर्देनो ?"

"होम्य पण्डित कुमार ! आयुष्मान् आनन्दको सुभाषितस्ताई सुभाषित हो भनौ किन मैले अनुमोदन नगर्नु नि । उसको शीर फुट्ने छ जसले आयुष्मान् आनन्दको सुभाषितस्ताई सुभाषित हो भनी अनुमोदन गर्ने छून ।"

४. उग्रराज महामात्य

परिचय

यी उग्रा राजमहामात्य कोशल राज्यका प्रसेनजित कोशल राजाका महामात्य हुन् भनी अंगुत्तर अर्थकथा पृ. ६६७ ले उल्लेख गरेको छ । पालि साहित्यमा यसभन्दा बढी अरु कुरा उल्लेख भएको पाइँदैन ।

Dhamma.Digital

एकदिन यिनी भावस्तीको जेतबनाराममा बसिरहनुभएका भगवान्‌कही गई भावस्तीकं मृगार भन्ने सेठ कति धनाद्य छन् जसको एक करोड त सुने सुन छ भनी आश्रयं प्रकट गरी यिनले भगवान्‌लाई सुनाएका थिए ।

स्थसबखत भगवान्‌ले यिनलाई यी धनहरू नभएका हीहमन् छन्; तर यी धनहरूभन्दा पनि सप्त-आर्यधनहरू शेष छन् भनी उपदेश गर्नुभएको थियो ।

x

x

x

विभिन्न उग्र नामहरू

- (१) उग्र—यिनो कोणागमन बुद्धका अग्र उपस्थाक थिए । बु. चं. पा. पृ. ३७४ः कोणागमन बुद्धवंतो, गा. नं. २४.
- (२) उग्र—यिनो चाहि अंगुत्तरनिकाय चतुष्कनिपात, वस्सकार सूत्रमा उल्लिखित एक्षेत्र्य राजाका परिचारक हुन् । अं. नि-४, पृ. १६२ः वस्सकारसुत्त, ब्राह्मणवर्गं ।
- (३) उग्र—यी चाहि देशालीवासी हुन् । यिनको बारेमा लेखकको बु. गृ. मा-१, पृ. ३१० मा सबै कुरा उल्लेख भएको छ । बुद्धकालीन गृहस्थीमा यिनलाई ‘उद्ग्रगत’ भनिएको छ । यी देशालीवासी उग्र सेठ चाहि मनापदायकहरूमध्येमा अग्र हुन् । अं. नि-१, पृ. २६ः एतदउग्रवर्गो; अं. नि-८, पृ. ३१५ः पठम उग्रसुत्त, गहृपतिवर्गो; अं. नि-६, पृ. १४९.
- (४) उग्र—यी उग्र चाहि धर्म. प. अ. क. पृ. ७०५ः चूलसुभद्राय-वत्थु, पक्षिणकवर्गमा उल्लिखित ‘उग्र’ हुन् । यिनो चाहि अनाथपिण्डिकका साथी थिए । यिनके थोरालाई अनाथ-पिण्डिककी माहिली छोरी चूलसुभद्रालाई दिएको थियो भनी उपरोक्त अर्थकथाले उल्लेख गरेको छ ।

मैले चाहि यस विषयमा मेरो बु. म. मा-२, पृ. ५२ मा अर्को ढंगले उल्लेख गरेको छु । पाठकबाट ले त्यहाँ हेनू ।

- (५) उगग—यो एक निगमको नाम हो । यो निगम कोशल राज्यमें
थियो । यस निगममा भद्रादाम भन्ने विहार पनि थियो ।
थेर. गा. अ. क. I. पृ. १७४ः उगगत्येरस्स गाथा अटुकथा ।
- (६) उगग—यो एक नगरको नाम हो । यो नगर महासुभद्राको
पतिकुल थियो । महासुभद्राको निम्नोको सलाक सबभन्दा
पहिले कुण्डधान स्थविरले लिएका थिए । यस्तै गरी चूल-
सुभद्राको निम्नोको सलाक पनि सबभन्दा पहिले यिनै
स्थविरले लिएका थिए भनी अं. अ. क. I. पृ. १४६ः एकक-
निपात वण्णनाले उल्लेख गरेको छ । चूलसुभद्राको पतिकुल
साकेत नगर हो भनी उही उल्लेख भएको पाइन्छ ।
- (७) उगग वा उगगत—यो उगगत गृहपति बृजीदेशको हस्तीग्रामवासी
हुन् । यिनका कुरा लेखको बु. गृ. आ-१, पृ. २३० मा
समुल्लेख भएको छ । त्यहीं मैले ‘उगगत’ लाई संस्कृत रूपान्तर
गरी ‘उद्गगत’ भनी उल्लेख गरेको छु । यी गृहपति संघ
उपस्थितान गन्हेहृमध्येमा श्रेष्ठ थिए । अं. नि-१, पृ. २६ः
एतदुगगवगगो; अं. नि-८, पृ. ३१८ः दुतिय उगगसुत्तं, गहपति-
वगगो; अं. नि-६, पृ. १४६.
- (८) उगग (महामात्य)—यिनो खाँह प्रसेनजित् कोशल राजाका
महामात्य हुन् । यिनकं कुरा यहाँ उल्लेख भएको छ ।
- (९) उगग (थेर) —यो स्थविर कोशल राज्यको उगग निगमवासी
एक सेठका छोरा हुन् । एक समय भगवान् यस निगमको

भद्राराममा बसिरहनु भएको बेलाला यी सेठका छोरा त्यहाँ
गई भगवान्को उपदेश सुनी प्रसन्न भएर प्रदर्जित भएका थिए ।
पछि यिनी अरहन्त पनि भए । थेर. गा. पा. पृ. २५३:
उगगत्येरगाथा; अ. क. I. पृ. १७४.

- (१०) उगगसुत्तं—यो सूत्र अं. नि-७, पृ. १५५ः धनवगगोमा उल्लेख
भएको छ । यसको अनुवाद अगाडि उगगमहामात्यको कुरामा
उल्लेख भएको छ ।
- (११) (पठम) उगगसुत्तं—यो सूत्र अं. नि-८, पृ. ३१५ः गहयति-
वगगोमा उल्लेख भएको छ । यो सूत्रमा वैशालीबासी उग
सेठका आठ आश्रयं गुणहरू प्रकाश पारेका छन् । यसको
अनुवाद लेखकको बु. गृ. मा-१, पृ. ३१३ मा समुल्लेख भएको
छ ।
- (१२) (दुतिय) उगगसुत्तं—यो सूत्रमा हस्तीप्रामवासी उग गृह-
पतिका आठ आश्रयं गुणहरू प्रकाश पारेका छन् । यसको
अनुवाद लेखकको बु. गृ. मा-१, पृ. ३३२ मा समुल्लेख भएको
छ ।



मूल सूत्र—

आर्यधर्म

(उगसुत्त^३)

भवि उग राजमहामात्य जहाँ मगवान् हुनुहुङ्यो त्यहाँ गए ।
त्यहाँ पुणेषछि मगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे । एक
छेउमा बसेका उग राजमहामात्यले मगवान्‌लाई घस्तो भने—

Dhamma.Digital

“भन्ते ! आश्रय हो भद्रभूत हो । यी रोहणका नाति मृगार
(मिगार) सेठ कति आढच कति महाधनी र “कति महाभोगी हो !”

“उग ! रोहणका नाति मृगार सेठ कति आढच कति
महाधनी र कति महाभोगी छ र ?”

“भन्ते ! एक करोड त सुनै सुन छ भने रुपंयाहरुको त कै
कुरा !”

१. अ. नि-७, पृ. १५५, धनबग्गो; अ. क. II. पृ. ६९७.

“उरग ! यो धनहरू छन्; छेन मनी भन्दिन । उरग ! तर यो धनहरू आगो पानी राजा चोर र अप्रिय अनधिकारीहरूको निमित्त साधारण छ । उरग ! यो सात धनहरू आगोको निमित्त पानौको निमित्त राज्ञाको निमित्त चोरको निमित्त र अप्रिय अधिकारीको निमित्त असाधारण छ । कुन सात भने—(१) अद्वाधन (२) शीलधन (३) होधन (४) ओतप्प (=डर) धन (५) श्रुतधन (६) त्यागधन र (७) प्रज्ञाधन । उरग ! यो सात धनहरू आगोको निमित्त... र अप्रिय-अनधिकारीको निमित्त साधारण छेनन् ।”

१—“सद्वाधनं सीलधनं, हिरी ओतप्पयं धनं ।
सुतधनं च चागो च, पञ्जावे सत्तमं धनं ॥

Dhamma Digital
२—“पस्स एते धनाभत्यि, इत्थिया वा पुरिसस्स वा ।
स वे महद्वनो लोके, अजेयो देवमानुसे ॥

३—“तस्मा च सद्वं च सीलं च, पसादं धम्मदस्सनं ।
अनुयुञ्जेथ मेधावी, सरं बुद्धानं सासनं’ति ॥”

अर्थ—

१—“अद्वा, शील, ही, ओतप्प, श्रुति, त्याग र प्रज्ञाधन यो सातों धन हुन् ।

【 २३० 】

बुद्धकालीन राजपरिवार-२

२—"जो स्त्री वा पुरुषमा यी धनहरू हुएँठन् उ महाधनी हो ए
उसलाई देवमनुष्ठय्हरूले पनि जित्न सक्षमेनन् ।

३—"त्यसंस्कृते श्रद्धाशील तथा धर्मदेशनामा प्रसन्नता राखी बुद्ध-
धर्मको स्मरण गरी अनुयुक्त सएर पण्डितहरू बस्नुपर्छ ।"

५. कपिलवस्तुका शाक्यहरू

परिचय

‘कपिलवस्तुका शाक्य’ मन्नाले सामुहिक अर्थं बोध गराउँदछ । अर्थात् कपिलवस्तुका धेरेजसो शाक्यहरू मनिएको हो ।

मगधान् बुद्ध कपिलवस्तुका मुनु मएकोले अथवा वर्हाले अनुपम बुद्धत्व प्राप्त गर्नु मएकोले साराका सारा कपिलवस्तुवासी शाक्यहरू बुद्धमत्त यिए मनी ठानु हुन्न । कपिलवस्तुका शाक्यहरू अन्य अक्तिकहरू पनि अल्पसंख्यकमा मएपनि नमएका होइनन् । पहिले पहिले बुद्धको निन्दा गरेता पनि पश्चिगएर बुद्धका अनुयायी मएका शाक्यहरू पनि छन् ।

साधारणतया धेरेजसो शाक्यहरूले बुद्ध तथा वर्हाका मिक्षु-सङ्घसार्व प्यारो गर्ने भन्ने कुरा मगाडि अनुदित सूत्रले उदाहरण प्रस्तुत गरेको छ ।

एकपटक मगधान् कपिलवस्तुमा छेंदा कपिलवस्तुका शाक्यहरूले एक सुन्दर तथा दिव्यविमान जस्तो मनोरम्य संस्थागार तयार गरेका

यिए' । अनि तो शाक्यहरूजे “कसले यसको परिमोग पहिले गरेमा हामीहरूको दीघंकालिक हित र सुख हुनसक्ला ?” भन्ने विचार गर्दा “हाम्रा ज्ञातिथेष्ठ हुने हाम्रा शास्ता नै यसको लागि उपयुक्त हुनुहुन्छ । दक्षिणेयको हैसियतले दिए पनि वहाँ नै योग्य हुनुहुन्छ । अतः सर्वप्रथम वहाँ शास्तालाई नै परिमोग गराउन लगाउनु पर्यो । शास्ता भाउनु भए-पछि मिक्कुसङ्घ वनि आउनुहुनेछ । मिक्कुसङ्घ भाएपछि त्रिपिटक बुद्धवचन पनि भाएको हुनेछ । त्रियाम रातभरी धर्म-उपदेश पनि गराउनेछौं । यसरो तीनै रत्नद्वारा परिमोग गरिएको हुनेछ” भन्ने ठानी भगवान्‌कहाँ गई उनीहरूले भगवान्‌लाई निम्नो गरेका यिए^१ । यसबाट कपिलवस्तुका शाक्यहरूको बुद्ध प्रति भगवान् आस्था भएको कुरा प्रष्ट हुन्छ ।

जब दोहिणी नदीको कारणमा कोळिय र शाक्यहरूका औच झगडा हुन लागेको यियो तब भगवान् बुद्ध त्यहाँ आउनु भएको यियो । भगवान्‌लाई देखेर कपिलवस्तुका शाक्यहरूले “अंवशय नै भगवान्‌ले हामीहरूक लड्न सागेको कुरा जानु भएको होला । यससंसे वहाँ पहाँ आउनु भएको होला । वहाँको भगाडि हामीले कस्तरी अकर्मायि शस्त्रपात गर्हो । चाहे कोळियहरूले हामीहरूलाई किन नमार्दन् र किन नमार्दन् किन्तु हामीहरूले भगवान्‌को भगाडि कुनै हालतभा पनि कसंमायि शस्त्रपात गर्न सक्दैनो” भनी सबै हातहतियार-

१. म. नि. II. पृ. २०: सेष्वसुर्त । यो सूत्र लेखकको बु. गृ. भा-१, पृ. ४२९ मा अनुवाद भएको छ ।

२. चप. सू. III. पृ. ११: सेष्वसुतवण्णना ।

हरू भुइमा राखिदिए भन्ने कुराबाट पनि शाकयहरूको बुद्ध प्रतिको
गौरव प्रष्ट हुन्थ ।

भगवान् कुरीनगरमा परिनिर्वाण भएपछि कपिलवस्तुका
शाकयहरूले पनि भगवान्को शारीरधातु भाग्न पठाएबाट^१ पनि माथि
उत्तिलिखित कुराको पुण्डियाँ हुन्थ ।



१. दी. नि. II. पृ. १२७: महापरिनिव्वानसुत्तं ।

मूल सूत्र —

भगवान्‌लाई सञ्चोछ के ? (वसंवृत्थसुत्तं*)

एक समय भगवान्‌ श्रावस्तीमा अनाथपिण्डिको जेतवना-राममा बस्नुभएको थियो । त्यसबज्ञत एक मिक्षु श्रावस्तीमा वर्षावास बिताई कुनै कामले कपिलवस्तुमा आएको थियो ।

कपिलवस्तुका शाक्यहरूले “एक मिक्षु श्रावस्तीमा वर्षावास बिताई कपिलवस्तुमा आएको छ” भन्ने कुरा सुने । अनि कपिलवस्तुका शाक्यहरू जहाँ सो मिक्षु थिए त्यहाँ गए । त्यहाँ पुणेपछि तो मिक्षुलाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका कपिलवस्तुका शाक्यहरूले यस्तो सोधे—“मन्ते ! भगवान्‌ सञ्चो तथा तनुशस्त त हुनुहुन्थ ?”

“आबुसो ! भगवान्‌ सञ्चो र तनुशस्त हुनुहुन्थ !”

“मन्ते ! सारिपुत्रमौद्रगल्यायन सञ्चो तथा तनुशस्त त हुनुहुन्थ ?”

१. सं. नि. IV. पृ. ३४७: सोतापत्तिसंयुत्तं ।

“आबुसो ! सारिपुत्रमोदगत्यायन सञ्चो र तन्दुरुस्त हुनुहुन्थ ।”

“भन्ते ! मिक्षुसङ्घ सञ्चो तथा तन्दुरुस्त हुनुहुन्थ ?”

“आबुसो ! मिक्षुसङ्घ सञ्चो तथा तन्दुरुस्त हुनुहुन्थ ।”

“भन्ते ! यस वर्षावासको बीचमा तपाइँसे भगवान् समक्ष सुन्नुभएका र ग्रहण गर्नु भएका केही कुरा छन् के ?”

“आबुसो ! मैले पो कुरा भगवान् समक्ष सुनेको र ग्रहण गरेको छु—‘मिक्षुहो ! भास्त्रवहरू क्षय गरी भनाल्नबो भई यसं जीवनमा स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी प्रज्ञाविमुक्त भई बस्ने मिक्षुहरू कमे छन् । मिक्षुहो ! पाँच अधोभागीय संयोजनहरूलाई^१ क्षय गरी औपपातिक भई त्यहाँ परिवर्त्तिण हुने त्यस लोकबाट यहाँ नफक्ने स्वभावका मिक्षुहरू नै धेरे छन् ।’ आबुसो ! अर्को पनि मैले भगवान्को सन्सुखमा सुनेको र ग्रहण गरेको छु—‘मिक्षुहो ! ती मिक्षुहरू कमे छन् जो पाँच अधोभागीय संयोजनहरूलाई^२ क्षय गरी राष्ट्र, द्वेष र मोहलाई दुबंल पारी सकृदागामी हुने मिक्षुहरू नै धेरे छन् । जसले एक पटक मात्र यस लोकमा आई दुःखको अन्त गर्न छन् ।’ आबुसो ! अर्को पनि मैले भगवान्को समक्ष सुनेको र ग्रहण

१. ‘पाँच अधोभागीय संयोजनहरू’ भनेको कस्ता हुन् भन्ने कुरा लेखकको बु. प. भा-१, पृ. ३२७ को पादटिप्पणीमा हेनूं ।
२. ‘तीन संयोजनहरू’ भनेका कस्ता हुन् भन्ने कुरा लेखकको बु. प. भा-१, पृ. ३२७ को पादटिप्पणीमा हेनूं ।

[२३६]

बुद्धकालीन राजपरिवार-२

‘मरेको छु—‘मिक्षुहो ! तो मिक्षुहरू कमै छन् जो तौ ने संयोजनहरूलाई क्षय गरी राग, द्वेष तथा भोहलाई दुर्बल पारी सकृदागामी भई एक पटक मात्र यस स्तोकभा आई दुःखको अन्त गर्ने बल्की तौ ने संयोजन-हरूलाई क्षय गरी स्तोतापश्च मई अविनिपाती मई निश्चिन्त बोधिपरापण हुने ने घेरं छन्’।”

Dhamma.Digital

६. कालखेमक शाक्य

परिचय

यो कालखेमक शाक्य कपिलवस्तुवासी हुन् । यिनको नाम चाहिं ‘खेमक’ हो । कालो भएकोले यिनमाई ‘कालखेमक’ भनिएको हो । यिनले कपिलवस्तुको न्यग्रोधारामको प्राकारभित्र एक छेउमा एक विहार बनाएको कुरा परम्परासूदनी IV. पृ. १०६ ले उल्लेख गरेको छ ।

त्यस विहार परिवालले घेरेको थियो र मूल ढोका पनि थियो । विहारभित्र भेसा हुने छूलो शाला, बस्ने ठाउँहरू र सोजनशाला पनि थियो । कोठाहरूमा खाट बिछौना तकिया तथा भोढनीहरू पनि घेरं थिए । भुइँमा पराल आदि विच्छाइएको थियो । आउने जाने भिक्षुहरू बस्नको निमित्त भेचहरू पनि घेरं थिए ।

स्यसैले अगाडि भनुवित सूत्रमा दिवा-विहारको निमित्त जानु-भएका भगवान् ले “कालखेमक शाक्यको विहारमा घेरं शयनासनहरू बिछौपाइराखेको देखनुभयो” भनी उल्लेख गर्नु भएको हो ।

[२३८]

बुद्धकालीन राजपरिवार-२

त्यसबखत आनन्द स्थविर सोही न्यग्रोधारामको मित्र घटाय शाकयके बनाइराखेको विहारमा बसी चौबर सिडनको निमित्त धेरे मिक्खुहरू एकत्रित भई बसेका थिए । जुन देखेर भगवान्‌ले अगाडि अनुचित सूत्रको उपदेश गर्नु भएको थियो ।

Dhamma.Digital

x

x

x

मूल सूत्र—

महाशून्यता (महासुञ्जरतासुत्तं॑)

यस्तो मैत्रे सुनें—

एक समय भगवान् शाक्यहस्तको कपिलबस्तुस्थित त्यग्रोधाराममा बस्तुमएको थियो । अनि पूर्वाह्नि समयमा चौबर पहिरी पात्र-चौबर ग्रहण गरी भगवान् कपिलबस्तुमा मिक्षाटनको निमित्त जानुभयो । कपिलबस्तुमा मिक्षाटन् गरिसकेपछि मिक्षाटन्दाट फर्को भोजनपछि जहाँ कालखेमक शाक्यको विहार हो त्यहाँ विवाविहारको निमित्त जानुभयो । त्यसबाट कालखेमक शाक्यको विहारमा धेरे शयनासनहरू विच्छिन्नाइराखेका थिए । भगवान्ले कालखेमक शाक्यको विहारमा धेरे शयनासनहरू विच्छिन्नाइराखेको देखनुभयो । देखेर भगवान् लाई यस्तो लाग्यो—“कालखेमक शाक्यको विहारमा धेरे शयनासनहरू विच्छिन्नाइराखेका छन् । यहाँ धेरे मिक्षुहरू बस्थन् कि क्या हो ।”

१. म. नि. III. पृ. १७४, म. क. IV. पृ. १०६.

‘यसवद्यत आयुष्मान् आनन्द धेरे मिक्षुहरूका साथ घटाय शाक्यको विहारमा चौबर सिउने काम गर्दै थिए । अनि संघ्या समयमा भगवान् ध्यानबाट ढठी जहाँ घटाय शाक्यको विहार हो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि बिच्छाइराखेको आसनमा बस्नुभयो । आसनमा बसेपछि भगवान्‌ले आयुष्मान् आनन्दजाई यस्तो भन्नुभयो—

“भानन्द ! काङ्खेमक शाक्यको विहारमा धेरे शयनासनहरू बिच्छाइराखेका छन् । त्यहाँ धेरे मिक्षुहरू छन् कि क्याहो ?”

“मन्ते ! काङ्खेमक शाक्यको विहारमा धेरे शयनासनहरू बिच्छाइराखेका छन् । त्यहाँ धेरे मिक्षुहरू बस्थन् । मन्ते ! हामीहरूको चौबर सिउने काम भंरहेको छ ।”

“आनन्द ! ‘संगणिकाराम’ संगणिकारत संगणिकाराममा अनुयुक्त भई गणाराम^१ गणारत र गणसम्मुदित सहै बस्ने मिक्षुलाई शोभा दिन्न । आनन्द ! जो मिक्षु संगणिकाराम... भएर बस्थ उसले जो त्यो नैष्ठकम्यसुख, प्रविवेकसुख, उपशमसुख र सम्बोधिसुख हो त्यस सुखको निष्कामतामी विपुलस्तामी हुन सक्छ भनी भन्न सकिन्न ।

१. ‘संगणिकाराम’ भनेको आफ्नो परिषद्हरूसेंग जमघट भई बस्नु हो । पं. सू. IV. पृ. १०८ः महासुञ्जतासुत्तवण्णना ।
२. ‘गणाराम’ भनेको आफ्नो परिषद् मात्र होइन भरू पनि मानिस-हरूसेंग मिलजुल गरी बस्नेलाई भनिएको हो । पं. सू. IV. पृ. १०८ः महासुञ्जतासुत्तवण्णना ।

आनन्द ! जो त्यो मिक्षु गणबाट दूर भई एवले बस्थ उसले नेङ्कम्यसुख
...र बोधिसुख प्राप्त गर्न सक्ष र निष्कामलाभी...पनि हुन सक्ष ।

“भानन्द ! सो संगणिकाराम... अनुयुक्त भई बस्ने मिक्षुले
सामयिक^१ वा असामयिक^२ अटलसुन्दर चित्तविमुक्ति लाभ गरी बस्न
सक्ष्युभनी भन्न सकिन्न । आनन्द ! जो सो मिक्षु संगणिकारामबाट ..
गणारामबाट दूर भई एवले बस्थ उसले यो सामयिक वा असामयिक
अटलसुन्दर चित्तविमुक्ति प्राप्त गरी बस्न सक्ष ।

“आनन्द ! मैले तथस्तो कुनै रूप देखिन जुन रूपमा रक्तहुँदा
वा अभिरक्तको कारणले सो रूपबाट विपरिणाम वा शोक परिवेब दुःख
उत्पन्न नहोस् ।

कसरी सम्प्रजन्य हुन्छ ?

१—“आनन्द ! तथागतले सबै प्रकारको निमित्तहृलाई मनमा
चराखी अध्यात्मको शूःयतानाई प्राप्त गरी बस्ने कुरा अभिसम्बोध

१. समाधि गर्ने बेलामा क्लेशबाट मुक्त हुने अवस्था । पं. सू. IV.

पृ. १०८: महासुञ्चितासुत्तब्धणना ।

२. ‘असामयिक’ भनी निमित्त क्लेशबाट मुक्त भइसकेकोलाई
भनिएको हो । अतः चार मार्ग र चार सामन्यफलहृलाई नै
‘असामयिक’ भनिएको हो भनी पं. सू. IV. पृ. १०८: महा-
सुञ्चितासुत्तब्धणनाले उल्लेख गरेको छ ।

गरिसकेको छ । आनन्द ! यसरी विहार गर्ने तथागतकहाँ यदि मिक्षु, मिक्षुणी, उपासक, उपासिका, राजाहरू, राजमहामात्यहरू, तौरिथ्यहरू र तौरिथ्य श्रावकहरू आएमा—आनन्द ! त्यहाँ तथागतले विवेकतिर (=ध्यानतिर) ढलकेको विवेकतिरे ओइरेको विवेकतिर प्राप्तभार भएको नंठकम्भमा अभिरमण गरी एकान्तवासमा बस्ने र सबै आख्याहरूबाट मुक्त भई बस्ने जस्ता कुरा गर्ने मात्र होइन त्यस्तो गरी बस्नको सागि नियुक्त समेत गर्छ । आनन्द ! त्यसेले यदि मिक्षु अध्यात्म शून्यता प्राप्त गरी बस्न चाहन्छ भने—आनन्द ! सो मिक्षुले अध्यात्ममा मात्र चित्त राख्नुपर्छ, स्थिर गर्न सक्नुपर्छ, एकाग्र गर्न सक्नुपर्छ र समाधिष्ठ हुन सक्नुपर्छ ।

२—“आनन्द ! कसरी मिक्षुले चित्तलाई स्थिर गरी एकाग्र गरी राख्छ भने ?—आनन्द ! यहाँ मिक्षु कामविषयबाट असम्भ भई अकुशल धर्महरूबाट अलग्ग भई . प्रथमध्यान प्राप्त गरी बस्थ,... द्वितीयध्यान प्राप्त गरी बस्थ,... तृतीयध्यान प्राप्त गरी बस्थ,... चतुर्थध्यान प्राप्त गरी बस्थ । आनन्द ! यसरी मिक्षुले अध्यात्ममा मात्र चित्त स्थिर गरी एकाग्र गरी बस्थ । अनि उ अध्यात्मको^१ शून्यतामा मन लगाउँद्व । अध्यात्मको शून्यतामा मन लगाउँदा उसको चित्त शून्यतामा लाग्दैन...। यस्तो हुँदा आनन्द ! मिक्षु यस्तो जान्दछ—‘अध्यात्मको शून्यतामा मन लगाउँवा अध्यात्मको शून्यतामा मेरो मन

१. आफूमा भएको पञ्चस्कन्धको भनी परं. सू. IV. पृ. ११०: महासुच्चतासुतवण्णनाले उल्लेख गरेको छ ।

लागदेन...।' यहाँ त्यो सम्प्रजन्य हुँच्छ अर्थात् जान्दछ । बाहिरको अध्यात्मको^१ शून्यतामा मन लगाउँछ .. भित्र बाहिरको^२ अध्यात्मको शून्यतामा मन लगाउँछ .. आनेझजमा^३ मन लगाउँछ । तर आनेझजमा मन लगाउँदा उसको मन आनेझजमा लागदेन...। यस्तो हुँदा आनन्द ! उ यस्तो जान्दछ —‘आनेझजमा मन लगाउँदा मेरो मन आनेझजमा लागदेन ।’ यहाँ त्यो सम्प्रजन्य हुँच्छ अर्थात् जान्दछ ।

३—“आनन्द ! सो भिक्षुले उहो पहिलेको समाधि निमित्तको अध्यात्ममा चित्त राख्नुपर्छ...। उ अध्यात्मको शून्यतामा मन लगाउँछ । अध्यात्मको शून्यतामा मन लगाउँदा उसको मन शून्यतामा लाग्छ...।

१. अर्काको देहमा भएको पञ्चस्कन्धको भनी परं. सू. IV. पृ. ११०:

महासुञ्जतासुतवण्णनाले उल्लेख गरेको छ ।

२. कहिले आफ्नो शरीरको पञ्चस्कन्धमा कहिले अर्काको शरीरमा भएको पञ्चस्कन्ध हैर्नेलाई ‘भित्र बाहिरको अध्यात्ममा’ भनिएको हो भनी परं. सू. IV. पृ. ११०: महासुञ्जतासुतवण्णनाले उल्लेख गरेको छ ।

३. ‘उभतोभाग विमुक्त हुनेछु’ भनी आनेझ अर्थात् अरु समापत्तिमा मन लगाउँछ भनिएको हो भनी परं. सू. IV. पृ. ११०: महासुञ्जतासुतवण्णनाले उल्लेख गरेको छ । ‘आनेझ’ को अर्थ उल्लेख गर्दै उदानटुक्कथा पृ. १३०: यसोज सूत्र वर्णनाले चतुर्थध्यान र अरुगावचर चारवटा ध्यानलाई भनिएको हो भनी उल्लेख गरेको छ ।

आनन्द ! यस्तो हूँदा मिक्षु यस्तो जान्दछ—‘अध्यात्मको शून्यतामा मन लगाउंदा मेरो मन लाग्छ...।’ आनन्द ! यहाँ त्यो सम्प्रजन्य हुन्छ । उ बाहिरको अध्यात्ममा मन लगाउंछ... मित्र बाहिरको अध्यात्मको शून्यतामा मन लगाउंछ...आनेझमा मन लगाउंछ । आनेझमा मन लगाउंदा उसको मन आनेझमा लाग्छ ..। आनन्द ! यस्तो हूँदा मिक्षु यस्तो जान्दछ—‘आनेझमा मन लगाउंदा मेरो मन लाग्छ...।’ आनन्द ! यहाँ त्यो सम्प्रजन्य हुन्छ ।

४—“आनन्द ! यस समाधिमा बस्दा सो मिक्षुको चित्त चंक्रमणमा लाग्छ । उ चंक्रमण गर्ड । ‘यसरी चंक्रमण गर्दा मेरो चित्तमा अभिध्या, दौमंनस्य तथा पापक अकुशल धर्महरू आउंदेनन्’ भन्ने याहा-पाउंछ । यसरी यहाँ उसको सम्प्रजन्य हुन्छ । आनन्द ! यस्तो समाधिमा बस्ने सो मिक्षुको चित्त उभिइरहनेमा लाग्छ । उ उभिइरहन्छ । ‘यसरी उभिइरहेदा मेरो चित्त अभिध्या, दौमंनस्य तथा पापक अकुशल धर्महरू आउंदेनन्’ भन्ने याहा पाउंछ । यसरी यहाँ उसको सम्प्रजन्य हुन्छ । आनन्द ! त्यस्तो समाधिमा बस्ने सो मिक्षुको चित्त बस्नुमा लाग्छ । उ बस्छ । ‘यसरी बस्दा मेरो चित्तमा अभिध्या, दौमंनस्य तथा पापक अकुशल धर्महरू आउंदेनन्’ भन्ने याहापाउंछ । यसरी यहाँ उसको सम्प्रजन्य हुन्छ । आनन्द ! यस्तो समाधिमा बस्ने सो मिक्षुको चित्त लेट्नमा लाग्छ । उ लेट्छ । ‘यसरी लेट्दा मेरो चित्तमा अभिध्या, दौमंनस्य तथा पापक अकुशल धर्महरू आउंदेनन्’ भन्ने याहापाउंछ । यसरी यहाँ सम्प्रजन्य हुन्छ ।

५—“आनन्द ! यस समाधिमा बस्दा सो मिक्षुको चित्त यस्तो कुरामा लाग्छ—‘जुन कुरा हीन पृथक्जनिक हो, अनार्य अनर्थकारी हो तथा न निवेदतिर न विरागतिर न निरोधतिर न उपशान्ततिर न अभिज्ञातिर न सम्बोधितिर र न निर्वाणतिर पुण्याउँछ । जस्त—राजकथा, चोरकथा, महामात्यकथा, सेनाकथा, भयकथा, युद्धकथा, अम्रकथा, पानकथा, वस्त्रकथा, शयनकथा, मालाकथा, गन्धकथा, जातिकथा, यानकथा, ग्रामकथा, निगमकथा, नगरकथा, जनपदकथा, स्त्रीकथा, शूरकथा, बाटोको कथा, कुहालेको कथा, पूर्वप्रेतकथा, नामात्वकथा, स्तोकल्यायिककथा, समुद्रल्यायिककथा र भवाभवकथा ।’ यसरी यहाँ सम्प्रजन्य हुन्छ । आनन्द ! जुन कुरा क्लेश हटाई (अभिसत्त्वेतिका) चित्त शुद्धिको निमित्त अनुकूल हुन्छ, एकान्तवास, वैराग, निरोध, उपशान्ति, अभिज्ञा, सम्बोधि र निर्वाणतिर लैजान्छ यस्तो कुरा गर्छ । जस्त—अल्पेष्टकथा, सञ्चुषितकथा, एकान्तवासकथा, असंसर्गकथा, शीर्यश्वर्णनकथा, शोलकथा, समाधिकथा, प्रज्ञाकथा, विमुक्तिकथा र विमुक्तिज्ञानदर्शनकथा ।’ यसरी यहाँ सम्प्रजन्य हुन्छ ।

६—“आनन्द ! यस समाधिमा बस्दा सो मिक्षुको चित्त वितर्कनामा लाग्छ । उ ‘जो त्यो वितर्कना हीन पृथक्जनिक हो र अनर्थकारी हो अनि न निवेदतिर न विरागतिर न निरोधतिर न उपशान्ततिर न अभिज्ञातिर न सम्बोधितिर र न निर्वाणतिर पुण्याउँछ । जस्त—कामवितर्क, व्यापादवितर्क, विहिसावितर्क हो त्यस्तो वितर्कना गर्दिन’ भनी ठान्दछ । यसरी यहाँ सम्प्रजन्य हुन्छ । आनन्द ! जो त्यो वितर्कना भायं नैर्याणिकको निमित्त प्रयत्न गर्नेलाई सबै दुःखक्षयतिर

संजान्द्व । यस्ते - नेत्रकध्यवितर्क, अव्यापादवितर्क, अविहितावितर्क हो त्यस्ते वितर्कनालाई वितर्कना गर्छु' भन्ने ठान्दछ । यसरी यहाँ सम्प्रजन्य हुन्छ ।

७—'आनन्द ! यी पांच कामगुणहरू हुन् । कुन पांच भने ?—

(१) इष्ट, कान्त भनाय प्रियरूप कामूपसंहित रजनीय चक्रविज्ञेय रूपहरू,
 (२) इष्ट, कान्त... श्रोतविज्ञेय शब्दहरू, (३) इष्ट, कान्त... द्राणविज्ञेय गन्धहरू, (४) इष्टकान्त जित्ताविज्ञेय रसहरू र (५) इष्टकान्त... कायविज्ञेय स्पर्शहरू । आनन्द ! यी पांच कामगुणहरू हुन् । यहाँ मिक्षुले हरबखत आफनो चित्त प्रत्यवेक्षणा गर्नुपर्छ । यीमध्ये कुनै एक कामगुणमा भयचा कुनै आयतनमा भेरो चित्त समुदाचरण (= सम्पर्क) गर्छुं कि गर्दैन ? आनन्द ! यदि प्रत्यवेक्षणा गर्दा मिक्षु पाहापाउँछ कि यीमध्ये कुनै एक कामगुणमा वा आयतनमा भेरो चित्त समुदाचरण गर्छ । आनन्द ! यस्तो भएमा मिक्षु यस्तो जान्दछ —‘जो यी पञ्चकामगुणहरूमा छन्दराग हो सो ममा प्रहोण भएको छैन ।’ यसरो यहाँ सम्प्रजन्य हुन्छ । आनन्द ! यसरी प्रत्यवेक्षणा गर्ने मिक्षुलाई यस्तो थाहाहाउँछ कि यी पञ्चकामगुणहरूमध्ये कुनै कामगुणमा वा आयतनमा भेरो चित्त समुदाचरण गर्दैन । आनन्द ! यस्तो हुँदा मिक्षु यस्तो जान्दछ —‘जो यो पञ्चकामगुणहरूको छन्दराग हो सो ममा प्रहोण भइसक्यो ।’ यसरी यहाँ सम्प्रजन्य हुन्छ ।

८—“आनन्द ! यी पांच उपादानस्कन्धहरू हुन् । जसमा मिक्षुले उदय व्यय हेनै भई बस्तुपर्छ—‘यो रूप हो, यो रूपको समुदय हो र यो

रूपको अस्तगमन हो । यो देवना हो...यो संज्ञा हो...यो संस्कार हो...। यो विज्ञान हो, यो विज्ञानको समुदय हो र यो विज्ञानको अस्तगमन हो । पञ्चउपादानस्कन्धहरूमा उदय व्यय हेतौको पञ्चउपादानस्कन्धहरूमा अस्मिमान प्रहीण हुन्छ । आनन्द ! यस्तो हुँदा भिक्षु यस्तो जान्दछ 'जो यो पञ्चउपादानस्कन्धहरूको अस्मिमान हो तो प्रहीण भयो ।' यसरी यहाँ सम्प्रज्ञन्य हुन्छ ।

९—“आनन्द ! यही त्यो धर्म हो जो अवश्य पनि कुशल हुन्छ र कुशलायतिक^३ शब्दार्थ^३ लोकोस्तर पापी मारले छुन नसक्नेहो ।

“आनन्द ! के अर्थलाई विचार गरी शास्ताले भगाए पनि धावकले शास्ताको पछि पछि लाग्नुपर्छ ?”

“भन्ते ! भगवान् ने धर्मको धोत हुनुहुन्थ । भगवान् ने नेतृ र भगवान् ने प्रतिशारण हुनुहुन्छ । भन्ते ! यसको अर्थ भगवान्से ने बताउनुभए बेश हुने थियो । भगवान्संग सुनेर भिक्षुहरू धारण गर्ने छन् ।”

उपद्रवहरू

“आनन्द सुत्तंगेयं वेद्याकरणको^४ कारणमा धावक शास्ताको पछि लाग्नु ठीक छैन । स्यो किनभने ? आनन्द ! उसले दीघंकालदेखि

१. 'कुशलायतिक' को शब्दार्थ हो कुशलबाट आएको । 'कुशल' चाहिं कुशल पनि हुन्थ र कुशलबाट आएको पनि । जस्तै— प्रथमध्यायान

कुशल हो । द्वितीयध्यान चाहिं कुशल पनि हो र कुशलबाट आएको पनि । आकिञ्चन्यायतन कुशल हो । नैवसंज्ञानासंज्ञायतन चाहिं कुशल पनि हो र कुशलबाट आएको पनि । नैवसंज्ञानासंज्ञायतन कुशल हो । स्रोतापत्ति मार्ग चाहिं कुशल पनि हो र कुशलबाट आएको पनि ।...अनागामी मार्ग कुशल हो । अरहत् मार्ग चाहिं कुशल पनि हो र कुशलबाट आएको पनि । त्यस्तै गरी प्रथमध्यान कुशल हो । त्यो ध्यान सम्प्रयुक्त घर्महरू कुशल पनि हुन् र कुशलबाट आएको पनि ।.. अरहत् मार्ग कुशल हो । त्यो मार्ग सम्प्रयुक्त घर्महरू कुशल पनि हुन् र कुशलबाट आएको पनि । परं. सू. IV. पृ. १११ः महासुञ्जतासुत्तवण्णना ।

४. यहाँ 'आर्य' भनेको निकलेश विशुद्धतालाई भनिएको हो भनी परं. सू. IV. पृ. १११ः महासुञ्जतासुत्तवण्णनाले उल्लेख गरेको छ ।
५. 'पापी मारले छुन नसक्ने' को अर्थं विपश्यनापादक ध्यान गरी अष्टसमापत्ति ध्यानमा बस्ने भिक्षुको चित्तलाई 'यो कुन आरम्मण लिई बसेको छ' भनी पापी मारले देखन सक्दैन । अर्थात् अन्त पाउन सक्दैन भनिएको हो भनी परं. सू. IV. पृ. १११ः महासुञ्जतासुत्तवण्णनाले प्रष्ट गरेको छ ।
६. 'यो 'सुत्त' गेय्य' आदि भनेको कै हो भन्नै बारेमा लेखकको बु. ब्रा. भा-३, पृ. २९९-३०१ मा हेनू' ।

धर्म सुनेको छ, वचनले अभ्यास गरेको छ, मनले विचार गरेको छ र दृष्टिले मु-प्रतिविद्ध गरेको छ । भानन्द ! जो यो कथा बलेश हटाई चित्त विशुद्धिको निमित्त भनुकूल हुन्थ .. निर्वाणतिर जान्थ । जस्तै— अल्पेच्छाकथा... तथा विमुक्तिज्ञानदर्शनकथा हो । भानन्द ! यस्तो कथाको निमित्त शास्त्राले भगाए पनि भावक शास्त्राको पछि पछि सामनुपर्छ ।

“भानन्द ! यस्तो हुँदा (१) आचार्य-उपद्रव हुन्थ, (२) अन्तेबासी-उपद्रव हुन्थ र (३) ब्रह्मचर्य-उपद्रव हुन्थ ।

“(१) भानन्द ! कसरी आचार्य-उपद्रव हुन्थ ? भानन्द ! यहाँ कुनै आचार्य एकान्त शयनासनमा बस्थ ..^१ पराले छाप्रेमा बस्थ । त्यसरी बस्ने उसकहाँ नगरका वा गाउँका ब्राह्मण गृहपतिहरू पछि पछि लाग्थन् । यस्तो हुँदा उ ब्राह्मण गृहपतिहरूमा मोहित हुन्थ, लोभी हुन्थ, बस्तु संग्रहमा व्यस्त हुन्थ । भानन्द ! यसेलाई आचार्य-उपद्रव भनिन्थ । आचार्य-उपद्रवको कारणबाट पापक अकुशल संविलाष्ट धर्म पुनर्भविक बुःखविपाकबाट भविष्यमा जातिजरामरणले प्रहार गर्छ । भानन्द ! यसरी आचार्य-उपद्रव हुन्थ ।

“(२) भानन्द ! कसरी अन्तेबासी-उपद्रव हुन्थ ? भानन्द ! उनै आचार्यका शिष्य आचार्यको अनुकरण गर्दै एकान्त शयनासनमा बस्थ . पराले छाप्रेमा बस्थ । त्यसरी बस्ने उसकहाँ नगरका वा

१. यहाँका बाँकी कुराहरू लेखकको बु. ब्रा. भा-१, पृ. २६४ मा अथवा बु. ब्रा. भा-२, पृ. १६९ मा हेनू ।

गाउँका ब्राह्मण गृहपतिहरू पर्याप्ति लाग्छन् । यस्तो हुंदा उ ब्राह्मण गृहपतिहरूमा मोहित हुंच्छ... र वस्तुसंग्रहमा व्यस्त रहन्छ । यसेलाई अन्तेवासी-उपद्रव भनिन्छ । अन्तेवासी-उपद्रवको कारणबाट... जातिजरामरणले प्रहार गर्छ । आनन्द ! यसरी अन्तेवासी-उपद्रव हुंच्छ ।

“(३) आनन्द ! कसरी ब्रह्मचारी-उपद्रव हुंच्छ ? आनन्द ! यहाँ तथागत अरहत् सम्यक्सम्बुद्ध विद्याचरण सम्पद सुपत लोकविद् अनुत्तर पुरुषदम्य सारथो देवमनुष्यका शास्त्रा बुद्ध भगवान् लोकमा उत्पन्न हुंच्छन् । वहाँ एकान्तवासमा बस्तु हुंच्छ... पराले छाप्रोमा बस्तु हुंच्छ । त्यसरी बस्ने वहाँकहाँ नगरका वा गाउँका ब्राह्मण गृहपतिहरू पर्याप्ति लाग्छन् । ब्राह्मण गृहपतिहरू पर्याप्ति लागे पनि वहाँ त्यसमा मोहित हुनुहुन्न । वहाँके शिष्य वहाँको अनुकरण गर्दै एकान्त शयनासनमा बस्त्वा... पराले छाप्रोमा बस्त्वा । त्यसरी बस्ने उसकहाँ नगरका... ब्राह्मण गृहपतिहरू पर्याप्ति पर्याप्ति लाग्छन् । यस्तो हुंदा उ ब्राह्मण गृहपतिहरूमा मोहित हुंच्छ... र वस्तुसंग्रहमा व्यस्त रहन्छ । आनन्द ! यसेलाई ब्रह्मचारी-उपद्रव भनिन्छ । ब्रह्मचारी-उपद्रवको कारणबाट... जरा-मरणले प्रहार गर्छ । आनन्द ! यसरी ब्रह्मचारी-उपद्रव हुंच्छ ।

“आनन्द ! जो यो आचार्य-उपद्रव हो जो यो अन्तेवासी-उपद्रव हो जो यो ब्रह्मचारी-उपद्रव हो—यो मध्येमा ब्रह्मचारी-उपद्रव ने धेरै दुःखविपाकदायी हुंच्छ, धेरै कटुविपाकदायी हुंच्छ र विनिपातदायी पनि ।

शास्ता प्रति कस्तो व्यवहार गर्ने ?

“भानन्द ! त्यस्ते मसित मित्रवत् भएर व्यवहार गर शत्रुवत् भएर होइन । यही ने तिमीहरूको निमित्त दीघंकालिक हित र सुख हुने छ ।

“भानन्द ! कसरी शास्तासित शावकहरू शत्रुवत् व्यवहार गर्न र मित्रवत् गर्दैनन् ? भानन्द ! यहाँ शास्ता शावकहरूलाई हितेषीमावने अनुकम्पापूर्वक धर्मदेशना गर्नन्—‘यो तिमीहरूको लागि हितको र सुखको निमित्त हुनेछ ।’ शावकहरू त्यसलाई कान थारेण सुन्दैनन् न जान्न बुझ्नको निमित्त मन राख्न बल्की दुष्कृत्य दुर्भागित आपत्तिहरू हुने गरी शास्ताको शासनमा बस्छन् । भानन्द ! यसरी शास्तासित शावकहरू शत्रुवत् व्यवहार गर्न र मित्रवत् व्यवहार गर्दैनन् ।

“भानन्द ! कसरी शास्तासित शावकहरू मित्रवत् व्यवहार गर्न र शत्रुवत् व्यवहार गर्दैनन् ? भानन्द ! यहाँ शास्ता शावकहरूलाई धर्मदेशना गर्नन्—‘यो तिमीहरूको लागि हित र सुखको निमित्त हुन्छ ।’ शावकहरू त्यसलाई कानथापी सुन्दैन र जान्न बुझ्नको निमित्त मन राख्न । दुष्कृत्य दुर्भागित आपत्तिहरू नहुने गरी शास्ताको शासनमा बस्छन् । भानन्द ! यसरी शास्तासित शावकहरू मित्रवत् व्यवहार गर्न र शत्रुवत् व्यवहार गर्दैनन् ।

“भानन्द ! त्यस्ते मसित मित्रवत् व्यवहार गर र शत्रुवत्

अयवहार नगर । यहो तिमीहरूको लागि दीघंकालिक हित र सुख हुमेष्ठ । आनन्द ! म तिमीहरू प्रति कुहालेले काँचो भाँडा समात्ने जस्तो गरी अयवहार गर्दिन' । परन्तु बार बार निप्रह गरी भन्नेछु (निगथ्वा निगथ्वा वक्खामि) । दोष दूर हुने गरी बार बार भन्नेछु (पवय्वा पवय्वा वक्खामि) । जो सार हो सो रहने छ (यो सारो सो छस्ति) ।"

भगवान्‌ले यस्तो भन्नुभएपछि सन्तुष्ट भई भायुष्मान् आनन्दले भगवान्‌को भाषणलाई अभिनन्दन गर्नुभयो ।



१. भनाइको मतलब कुहालेले काँचो माटाका भाँडालाई विस्तारे समात्छ । तर म त्यस्तो गर्दिन सारो गरी समात्छु र बार बार निप्रह गर्दु भनिएको हो । पं. सू. IV. पृ. ११३.

७. गोध शाक्य

परिचय

यो गोध शाक्य कपिलवस्तुवासी हन् ।

एकदिन भगवान् बुद्ध कपिलवस्तुको न्यग्रोधाराममा वस्तु-
भएको थियो । त्यसब्धखत महानाम शाक्य गोध शाक्यकहाँ गएका
थिए । अनि गोध शाक्यसँग महानाम शाक्यले कति गुणले युक्त पुरुषलाई
तिमी स्रोतापन्न पुरुष भनी ठान्डछो भनी सोध्वा उनले तीन गुणले युक्त
हुने पुरुषलाई स्रोतापन्न पुरुष भन्ने ठान्डछू भनी भनेका थिए ।

यस सम्बन्धमा भरु कुराहरु जब अगाडि अनुदित मूल सुत्रमै
प्रष्ट भइसकेकं छन् ।

x

x

x

केही गोध नामहरू

- (१) गोध शाक्य—यी गोध शाक्य कपिलवस्तुवासी हुन् ।
यिनके कुरा यहाँ उल्लेख भएको छ ।
- (२) गोध जातक—यो जातक जा. अ. क. I-II. पृ. ३५६, नं.
१३८ मा उल्लेख भएको पाइन्दछ । यो जातकका कुरा भगवान्ले
एक कुहक मिक्षुको कारणमा बताउनु भएको हो ।

भतीत समयमा हात्रा बोधिसत्त्व एक थल गोही भई
जन्मिनु भएको थियो । एक बुविनीत तपस्वीले वहाँलाई मान्ने
प्रयास गरेका थिए ।

- (३) गोध जातक—यो जातक जा. अ. क. I-II. पृ. ३६१, नं.
१४१ मा उल्लेख भएको छ । यस जातकका कुरा भगवान्ले
विपक्षीको पक्ष लिने एक मिक्षुको कारणमा बताउनु भएको
हो ।

यस जातकमा पनि हात्रा बोधिसत्त्व एक थल गोही
भई जन्मिनु भएको थियो । बोधिसत्त्वको ओरा गोधपिलकले
एक कफण्टक (Chameleon) सँग मित्रता राखेको थियो ।
पछि यो कफण्टकको कारणले थल गोहीहरूको विनाश भएको
थियो ।

(४) गोध जातक—यो जातक जा. अ. क. III. पृ. ५९, नं. ३२५
मा उल्लेख भएको छ । यो जातकका कुरा भगवान्‌ले पक
कुहक भिक्षुको कारणमा बताउनु भएको हो ।

यस जातकका कुरा चाहिं मायि नं. २ को जातकमा
जस्तै हो ।

(५) (पक्क) गोध जातक—यो जातक जा. अ. क. III. पृ. ७४,
नं. ३३ मा उल्लेख भएको छ ।

Dhamma.Digital
यसको अनुवाद लेखकको जा. सं. भा-२, पृ. ५६ मा
उल्लेख भएको छ ।

X

X

X

मूल सूत्र—

कति धर्मले स्रोतापन्न हुन्छ ?

(गोधसक्कसुत्त^१)

यस्तो मैले सुनेँ ।

एक समय भगवान् शाक्यजनपदको कपिळवातु नगर स्थित न्यग्रोधाराममा बस्तु भएको थियो ।

त्यसबखत महानाम शाक्य जहाँ गोध शाक्य थिए त्यहाँ गए । त्यहाँ पुगेपछि गोध शाक्यसेंग महानाम शाक्यले निम्न प्रश्न सोधे—

“हे गोध ! कति धर्मले युक्त भएको पुरुषलाई तिमीले स्रोतापन्नमा पुगेको विनिपातमा नजाने र निश्चिन्तरूपले सम्बोधिपरायण भएको पुरुष भनी जान्दछौ ?”

“हे महानाम ! तीन धर्मले युक्त भएको पुरुषलाई म स्रोतापन्नमा पुगेको विनिपातमा नजाने र निश्चिन्तरूपले सम्बोधिपरायण

१. सं. नि. IV. पृ. ३१७: स्रोतापत्तिसंयुत्त, भ. क. III. पृ. २१.

भएको पुरुष भनी जान्दछु । कुन तीन धर्म भने ? — हे महानाम !

(१) यहाँ आयंश्रावक बुद्ध प्रति अटल अद्वाले युक्त भएको हुन्छ—
‘यहाँ भगवान् अरहत् सम्प्रक्षसम्बुद्ध...’ देवमनुष्यका शास्त्रा हुनुहुन्छ र
बुद्ध भगवान् हुनुहुन्छ ।’ (२) धर्म प्रति अटल अद्वाले युक्त भएको
हुन्छ—‘भगवान्को धर्म सु-आख्यात छ’... विज्ञजनद्वारा आफै अचबोध
गर्न यसि सबै ।’ (३) सङ्ग प्रति अटल अद्वाले युक्त भएको हुन्छ—
‘भगवान्को धावकसङ्ग सु-प्रतिपक्ष छ...’ हात जोरी नमस्कार गर्न
योग्य छन् र लोकदासीका निमित्त सर्वोत्तम पुण्यक्षेत्र यसि हुन् ।’

“हे महानाम ! यी नै तीन धर्मले युक्त भएको पुरुषलाई म
स्रोतापन्न पुरोको विनिपातमा नजाने र निश्चिन्तरूपले सम्बोधिपरायण
भएको पुरुष हो भनी जान्दछु । तिथीले कति धर्मले युक्त भएको पुरुष-
लाई स्रोतापन्नमा पुरोको पुरुष भनी जान्दछी त ?”

Dhamma.Digital

“हे गोध ! चार धर्मले युक्त भएको पुरुषलाई म स्रोतापन्नमा
पुरोको विनिपातमा नजाने र निश्चिन्तरूपले सम्बोधिपरायण भएको
पुरुष भनी जान्दछु । कुन चार धर्मले भने ? — हे गोध ! (१) यहाँ
आयंश्रावक बुद्ध प्रति अटल अद्वाले युक्त हुन्छ— उहाँ भगवान् अरहत्
सम्प्रक्षसम्बुद्ध... देवमनुष्यका शास्त्रा हुनुहुन्छ । (२) धर्म प्रति अटल
अद्वाले युक्त भएको हुन्छ— भगवान्को छर्म सु-आख्यात छ . विज्ञजन-

१. यहाँका बाँकी कुराहरू लेखकको बु. गृ. भा-१, पृ. ६८ मा हेनूँ ।
२. यहाँका बाँकी कुराहरू लेखकको बु. गृ. भा-१, पृ. ६९ मा हेनूँ ।
३. यहाँका बाँकी कुराहरू लेखकको बु. गृ. भा-१, पृ. ६९ मा हेनूँ ।

द्वारा जाफं अवबोध गनं पनि सक्षम । (३) सङ्ख प्रति अटक अद्वाले युक्त भएको हुन्थ भगवान्‌को आवकसङ्ख सु-प्रतिपन्न थ...हात जोरी नमस्कार गनं योग्य थन् र सोकवासीका निमित्त सर्वोत्तम पुण्यक्षेत्र पनि हुन् ।' (४) अेठ तथा सुन्दर शीलले युक्त भएको हुन्थ—'भक्षण, अश्विद, निर्दागी, क्रमसहित, एवातन्त्रय, विज्ञप्रशंसित, दृष्टिद्वारा अपरा-मर्शित र समाधिसंवर्तनीक शीलले युक्त भएको हुन्थ ।'

"हे महानाम ! पछ, हे महानाम ! पछ । भगवान्‌लाई नै यी कुराहक याहाछ कि कुन धर्मले युक्त भएको पुरुष लोतापन्न हुन्छ ।"

"हे गोध ! त्यसो भए हामी जहाँ भगवान् हुनुहुन्छ त्यहाँ जाओ र भगवान्‌लाई यी कुराहक सुनाओ ।"

अनि महानाम शाक्य र गोध शाक्य जहाँ भगवान् हुनुहुन्द्यो त्यहाँ गई भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका महानाम शाक्यले भगवान् समक्ष निम्न कुरा बिन्ति गरे—

"मन्ते ! म जहाँ गोध शाक्य थिए त्यहाँ गए र उनीसँग भैले 'हे गोध ! कति धर्मले युक्त भएको पुरुषलाई तिमीले लोतापन्नमा पुगेको पुरुष भनी जान्दछौ ?' भनी सोधें । यसरी सोध्दा मन्ते ! मलाई गोध शाक्य 'हे महानाम ! तीन धर्मले युक्त भएको पुरुषलाई म लोतापन्नमा पुगेको पुरुष भनी जान्दछु' भनी भने । यति भनी गोध शाक्यले भसेंग सोधे—'महानाम ! कति धर्मले युक्त भएको पुरुषलाई तिमीले लोतापन्नमा पुगेको...पुरुष भनी जान्दछौ त ?' यसरी सोध्दा मन्ते ! भैले गोध शाक्यलाई यस्तो जवाक दिए—'हे गोध ! चार

धर्मसे युक्त भएको पुरुषलाई म स्रोतापन्नमा पुरेको...पुरुष भनी जान्दछु । भन्ते । यति कुरा सुनी गोध शाकयले भने—‘हे महानाम ! पञ्च, हे महानाम पञ्च । मगवान्‌लाई ते यी कुराहरू आहाठ कि कुनै धर्महरूले युक्त भएको पुरुष स्रोतापन्न हुन्छ ।’

१—“भन्ते ! यहाँ कुनै धर्मको बारेमा चर्चा उठेको बेलामा भगवान् एकापट्टि र मिक्षुसङ्घ अर्कापट्टि भएमा भचार्हि भगवान्‌पट्टि ने रहने छु । यसरी म भगवान् प्रति अति प्रसन्न छु भनी भलाई भगवान्‌ले स्वीकार गर्नुहोस् ।

२—“भन्ते ! यहाँ कुनै धर्मको बारेमा चर्चा उठेको बेलामा भगवान् एकापट्टि र मिक्षु तथा मिक्षुणीसङ्घ अर्कापट्टि भएमा भचार्हि भगवान्‌पट्टि ने रहनेछु । यसरी म भगवान् प्रति अति प्रसन्न छु भनी भगवान्‌ले मलाई स्वीकार गर्नुहोस् ।

३—“भन्ते ! यहाँ कुनै धर्मको बारे चर्चा उठेको बेलामा भगवान् एकापट्टि र मिक्षुसङ्घ, मिक्षुणीसङ्घ तथा उपासकहरू अर्कापट्टि भएमा भचार्हि भगवान्‌पट्टि ने रहनेछु । यसरी म भगवान् प्रति अति प्रसन्न छु भनी भलाई भगवान्‌ले स्वीकार गर्नुहोस् ।

४—“भन्ते ! यहाँ कुनै धर्मको बारे चर्चा उठेको बेलामा भगवान् एकापट्टि र मिक्षुसङ्घ, मिक्षुणीसङ्घ, उपासकहरू तथा उपासिका-हरू अर्कापट्टि भएमा भचार्हि भगवान्‌पट्टि ने रहनेछु । यसरी म भगवान् प्रति अति प्रसन्न छु भनी भलाई भगवान्‌ले स्वीकार गर्नुहोस् ।

५—“मन्ते ! यही कुनै धर्मंको बारेमा चर्चा उठेको बेलाभा भगवान् एकापट्टि र भिक्षुसङ्घ, भिक्षुणीसङ्घ, उपासकहरू, उपासिकाहरू तथा देवसहित ब्रह्मा मार धर्मण ब्राह्मणहरू भक्तिपट्टि भएमा मध्यार्हि भगवान्पट्टि नै रहनेछु । यसरी म भगवान् प्रति अति प्रसन्न छु भनी मलाई भगवान्ले स्वीकार गर्नुहोस् ।”

“हे गोष ! यस्तो मन्ते महानाम शाक्यलाई तिमी के अन्ठो ?”

‘मन्ते ! यस्तो मन्ते महानाम शाक्यलाई म केही भन्दिन सिद्धाय कल्याण र सिद्धाय कुशल ।’

Dhamma.Digital

आचार्य भिक्षु अमृतानन्दद्वारा संकलित

“बुद्धकालीन राजपरिवार”

भाग-२, संप्रह-२५

नामावली

अ

अङ्गमगध ३७, १८५, का राजा
१५, देशका राजा १

अङ्गयुत्तरनिकाय ४६, सत्सकनिपात
५०

अङ्गयुत्तर अटुकथा ११८
अजातशत्रु द, ६, १५, १७, २५,
५०, ६२, ८४, ८७, ६०,
६२, १३०, १३२, १७१,
१७४, आई ६४, कहीं गई
२३, का वल्लभ १८३, का
८७, का छोरा १९, के
सहायता लिई २३, कुमार
७१, ७२, ७३, ७७, राजा
१८१, बसेको ठाउँमा ९,
मनिएको हो २, हुन् १,
जस्ता अद्वा हुने ५७, मने
नामकरण गरे ४, बंडेही-

पुत्र ६४, कुमारलाई ७६,
७७, कुमारले ७७, कुमार-
वत्थु ७३, कहीं गई ५६,
को ६, १३, को आका
चलथ्यो ५१, को मनमा
१०, २६, को कालमा
६८, को निरोधमा दृ,
८७, को जन्म द२, को
मित्रताको चिन्ह हो १८,
लाई १०, १५, १६, १७,
१८, ७४, ८८, १७४,
१८०, लाई मार्हिले
४२, लाई मारे ४२,
१०५, लाई समाल
चाहनेले १६, ले ६, १०,
१५, २०, २३, २४, २८,
४२, ४५, ५१, ६२, ६३,
८२, ८३, ८६, १०५,
१३४, १७०, १७१, १७३,

- १७५, १७७, १७८, १८२,
१९१, ले धनाडन लगाए-
को ६५, ले प्रसेनजित
राजालाई पठाएको १७,
ले मारेपछि २१९, संगको
युद्धमा १५, संग युद्ध मरे
१७
- अजातशत्रु राजकुमार ६, ९, ६७,
६८, संग ७४, लाई ६७,
६८, ७३
- अजातशत्रु राजा २६, ३०, ४३,
४६, ६१, ९८, लाई ५०,
द्वारा ५८, ले ११, १२,
१५, १८, २२, २४, २५,
२७, २९, ४६, ६५, ६६,
कहाँ गई ४८, का ६६, का
छोरा १८, को परिचय
६६, को पालामा ६६, को
निन्दा गर्दे २४, को ८२,
को महारानी ६५
- अजित केशकम्बल ९३, ११६, को
मत ११९, परिचय ६३,
संग ११६
- अर्थवर्णी बुद्धका उपस्थाक २१६
- अन्धकविन्दमा २६
- अन्धकविन्द भन्ने गाउँमा २६
- अनाथपिण्डिको २३४
- अनाथपिण्डिका साथी २२५
- अनुरुद्धले ४२, मारे १०५
- अनुरुद्ध स्थविरकहाँ छन् ? ८
- अनुरुद्ध महास्थविर ६३, हल ६३
- अनुरुद्धलाई मारे ४३
- अनुप्रियामा ६७
- अनोतप्त ११७
- अम्बलटुक १८०
- अमय १८५, २१६
- अमय नामक एक बाह्यण २१७
- अमय नामहल २१७
- अमय स्थविर २१७, २१८, २२०
- अमयमातु थेरीगाथा २१९
- अमयत्थेर अपदानं १८६, १९२,
२१८
- अमयत्थेरस्त अपदानहुकथा १८६
- अमयत्थेर गाथा १८२, २१८
- अमयत्थेर गाषटहुकथा १८६
- अमयत्थेर गाथा अटुकथा १८६,
१८९, १९१
- अमयत्थेरस्त गाथावणना २१७,
२१९
- अमयत्थेरस्त गाथावणना २१७,
- अमय स्थविरको हो २१८
- अमयत्थेरीगाथा २१८
- अमय भन्ने पुत्र १९३

- अभय राजकुमार १८५, १८६,
१८७, १८८, १९६, १९७,
२००, २०३, २०६, २१९,
का पिता १८६, को
अन्तःपुरमा १९७, को
काखमा २०५, को छोरा
१८६, को कारणले १८६,
को पुत्र हूं १८९, को कुरा
मुनी १९७, की माता
२१९, ले १८७, १८८,
१८६, १९१, २०३, २०८,
२०९, लाई १९१, गए
२०३, अथु १९०, २२०,
भिक्षु भएपछि २१९, संग
सोफे १८८, संग १८८,
संग सौधनुभयो २०५,
सुत्तं २००, २२०, सुत्त-
षणना १८३
- अभयसुत्तं २०९, २१९, २२०
- अभयपत्तसुत्तं २२०
- अभयसमानसुत्तं २२०
- अभय लिङ्घवी २१५, २१९,
२२१, भन्दछन् २१६,
लाई २१६, २२३, ले
२२१
- अभिमारवेतनं ७७
- अल्लकप्पका बुलयहरूले ५४
- अल्लकप्पमा एउटा ५८
- अशोक धर्मराजा हुने छन् ६१
- असीति महाश्रावक द, हरू ६१,
हरू बसेका ठाउँहरू द
- आ
- आदित्सुत्तषणना ६
- आमन्द ९१, १८१, १८३, २२१,
२४०, को सुमावितलाई
२२३, स्थविर कही छन् ?
द, महास्थविर चाहि ६३,
लाई १७६, १८१, लाई
अभिवादन गरी २२१,
लाई यस्तो भने २२१,
लाई सम्बोधन गर्नुहुँदै
५०, ले १७९, १८०, संग
१७६, १८०, स्थविरले
२१६, महास्थविरकही
गएका कुरा २१६, महा-
स्थविरकही गएका यिए
२१५, महास्थविरसंग
२१५, स्थविर २३८, लाई
यस्तो भन्नुभयो २४०
- आच्चपाली गणिका १९४, १९५,
लाई पति देखे १९५

८, ए	उपनन्द ६६ उपस्सयसुत्तवण्णना ६१ एलेय २२५
उग २२५, २२६	क, का
उगत २२६	कक्षुध ६६, देवपुत्र ६९, देवपुत्रको ७०, देवपुत्रले ६६, ७०
उद्गत २२५, २२६	कक्षुपमसुत्तं ६१
उगाराज महामात्य २२४, २२६; को कुरामा २२७	कक्षुपमसुत्तवण्णनाले ९१
उगाराज महामात्य २२८, ले २२८	कपिलवस्तुका शाक्य २३१, हक २३१, २३४, हक्कले २३१, २३२, २३३
उगग येर २२६	कपिलवस्तुका शाक्यहूङ्कले ५४
उगत्थेरणाथा २२७	कपिलवस्तुको २५३
उगत्थेरस्स गाथा २२६	कपिलवस्तु नगर २५६
उगग निगमवासी २२६	कपिलवस्तुवासी हुन् २३७, २५३
उगगसुत्तं २२७, २२८	कपिलवस्तुमा ५८, २३१, २३४, २३९, भिक्षाटन् गरिसके- पछि २३९
उज्जंनका २८	कपिलवस्तुस्थित २३६
उज्जंनवासी १८५	कर्णमण्ड ११७
उज्जर भन्ने १६	करोतोसुत्तं ११२
उदयमद्व ४२, पनि १०४, ले ४२, १०५, लाई मारे ४२, १०५, कुमार पनि १०३, राजकुमार १८, १९, ६५, १०४, १०६	कलगदकनिवापमा ७१, १८१, १६४, २००
उद्वानपालि १६	कस्सपसंयुत्तले ९१
उद्वानटुकथा २४३	
उपक मणिडकापुत्र ४८, का कुरा ४८	
उपकमुत्तं ४८	

कालद्वेषक २३७, शाकय २३७,
शाकयको विहारमा २३९,
२४०, शाकयको विहार हो
२३९, विहारमा २३७

काशी गाउँ द२, पनि १७, को
कारणमा १५, दिने छुन
१५, मा द२, द३, द६,
द७, मा हमला गरे द३

काशी भन्ने गाउँ १, १५
कालशिलामा बस्देव्यन् ४९

क्षि, कु, के

किञ्चित्त स्थविर कहाँ छन् ? द
कुण्डधान स्थविरले लिएका यिए
२३६

कुणालक ११७

कुम्भीर १८५

कुशीनगरका भल्लहरूकही ५४,
१७५, १७७

कुशीनगरदेवि ५६

कुशीनगरबाट राजगृह ५६

कुशीनगरमा ५१, ५२, ५३, ५४,
६३, यिए ५४, एउटा
५८, परिनिर्वाण हुनुभयो

१७५, १७६, परिनिर्वाण

भएपछि २३३

कूटागार शालामा २१५, २२१
केशकम्बली ११९

केशकम्बलले ११६, २२१

केशकम्बलसंग ११६

केशकम्बलको भाषणलाई १२१

को, को

कोणागमन बुद्धबंसो २२५

कोलियपुत्रको ६६

कोलियहृष्णले २३२

कोलिय र शाकयहरूका बीच २३२

कोशलकी बहिनी १

कोशल राजाकी छोरी ६५

कोशल राजाका महामात्य हुन्
२२४, २२६

कोशल राजाको मनमा १८

कोशल राजासंग १७, पनि द, युद्ध
१५

कोशल राजा मृत्यु भएको छबर
सुने १८

कोशलदेवीको १, पनि मृत्यु भएको
यियो १५

कोशलदेवी गर्भिणी हुँदा २

कोशलदेवी पति मरिन् १५	२५८, से २५८, ते भने
कोशलदेवीलाई १५	२५९, संग २५६
कोशलदेवसंग १	गोधसक्षमुत्तं २५६
कोशलरञ्जो पराजयवत्थ १५	गोपकमोगलान ६६, १८३, आहण १८३, ब्राह्मणले १८४
कोशलसयुत्तं ८२, ८६	गोपकमोगलानसुत्तं ६६, १८१
कीमारभृत्य १९७	गोपकमोगलान सूत्रबाट २९
कोशम्बीको निमित्त ६७	गोपकमोगलानसुत्तवण्णना २९, १८३, ते २९
कौशम्बीमा द, ६७, पुरुषयो ६७	घटाय शाक्यको विहारमा २४०
ख, ग, घ	घटाय शाक्यको विहार हो २४०
खण्डहाल जातक २३	घटाय शाक्यले बनाइराखेको विहारमा २३८
गया गाउँको आसपासमा ६	घोषिताराममा ६७
गयाशोर्ब पर्वतमा ९	च, ज
गहपतिशरणो २२५, २२६	चण्डप्रदघोत राजा २८, १८२
गृद्धकूट पर्वतको बीचमा ३५, ३८	चीवरसुत्तं ६१
गृद्धकूट पर्वतबाट २३, ढुङ्गा	चीवरवच्छन्धकं १८८, १८४
खसाल्न २४	चातुर्महाराजिक देवलोकको १३
गृद्धकूट पर्वतमा १७३, २०६	चुल्लसेट्रिपेतवत्थ २८
गृद्धकूटमा बसिरहनु भएका ४८	चुल्लहंस जातक २४
गोध जातक २५४, २५५	चूल्लसुभद्रायवत्थ २२५
गोध नामहरू २५४	
गोधपिल्लकले २५४	
गोध शाक्य २५३, २५४, २५६,	
२५८, कहीं गएका यिए	
२५३, संग २५३, लाई	

चूलसुभद्राको पतिकुल साकेत नगर
२२६

चूलसुभद्राको निष्ठोको सलाक
२२६

चूलसुभद्रालाई २२५

जनवसम भन्ने यक्ष १३

जनवसम यक्षको बारेमा १३

जातकटुक्या ६५

जानुधोणी ब्रह्मणलाई २२०

जीवक ३३, ३६, ३९, १८८,
१९७, कथा १८६, १९४,
कथाले १८८, वत्यु २४,
१८६, १८७, १८८, १९४,
वत्युमा १८७, चाहि ३२,
को ३४, कुमारमच्च
१८८, मायि भाशंका ९९,
लाई ३१, लाई यस्तो
लाग्यो ४१, लाई पठाइ-
दिए १९१, ले ३२, ३४,
३५, ३६, ३७, ३९, ४०,
४१, १८९, ले सोचे ३६,
कौमारभृत्य ३८, ९०,
९५, १८७, १९९, कौमा-
रभृत्यको ९०, कौमार-

भृत्यको भनमा १६८,
कौमारभृत्यलाई ९५,
१९९, कौमारभृत्यलाई
यस्तो भने १००, कौमार-
भृत्यले ६६, १९८, कौमा-
रभृत्यसंग ९६, जन्मेका
हुन् १८६, पनि शान्ति-
प्रेमी छन् ३२, के आम्र-
घनमा ३५, को आम्रघन-
मा १७७, १८०, आम्र-
घनमा गई ५२, आम्रघन-
मा गए ९५, अम्रघन हो
९६, वंदध १६१, वंदध
पनि ३०, वंदधलाई १८२,
को सहायता लिई ३१,
को हात समाती १०१,
संग ३१, संग सोधे ४१

जीवकाय १२३

जेतवनको बाहिरे २८

जेतवनाराममा २२४, २३४

जेतवन विहारमा गई १६

जोतीय सेंठ ६, २०, को ६, २०,
को प्रासाद २०

जोतियसेट्टिवत्यु ६

जोतियत्थेरवत्यु २२

जोतीय स्थविर २२

त, थ

सच्छस्त्रकर जातक १७, ६५, मा
१६
ततिय अमवद्वानसुत्तले ४६
अयस्त्रिश देवलोकबाट ३३
तक्षशिला १९८, को चारंतिर
१९८, मा १९८
सालचिंचगल्यम १९९
तिकमातिकानिहेसो १५४
तियरगल ११७
तिस्सदत्तथेर अभयादि २१७
तिस्सदत्त थेरसंग २१७
तुषित सोकबाट १३५
थुस जातक २, का कुरा ५
थूपाराम चंत्य जत्रे यियो ६१
थेरगाथा अटुकथा २२

द, घ

दीघभाणक अभय २२०
दीघकारायणले १८
दीपङ्कर बुद्धको पालादेखि १३५
दुतिय उग्गसुत्तं २२६, २२७
दुतिय सङ्गामसुत्तं ८६
दुतिय सङ्गामसुत्तवण्णना १६

देवदत्त १०, २३, २८, ६८, ७३,
७७, २०१, अचिकित्स्य
२०२, अपायिक हुन्
२०४, कहाँ ७२, कल्प-
स्थायी २०१, कल्पस्थायी
हुन् २०४, का उपस्थाक
४८, को ६८, ६६, ७२,
को कुरा सुनी २४, ४३,
को कुरा सुनेर १०१,
१०६, को कुमन्त्रण सुनी
२८, १८२, को अर्के
स्वभाव यियो ७५, को
मनमा द, १०, ६७,
मिक्षुको मनमा ६७, को
कुमन्त्रण सुनी १९१, को
उपस्थानको निमित्त ७१,
को वारेमा ४८, ७५, को
सत्संगतपञ्चि २५, को
सत्संगत गनं पनि छाडि-
दिए २५, को सत्कारको
निमित्त ९, को महत गर्दे
छन् २४, जस्ता चोर ५५,
नै सम्झनुपछं ७५, बस्थु
९, २४, २५, ६७, स्थविर
कहाँ छन्? द, यिए
त्यहाँ गयो द१, सँगको

- | | |
|------------------------------|--------------------------------|
| भेट ९, ६७, संगको भेट- | धम्मचक्रवत्तनं १५० |
| घाट द, संय सत्संगत गर्नु- | धम्मचेतियसुत्तवण्णना १८ |
| सन्दा अगाडि २५, लाई | धम्मपदटुकथा १५ |
| महत दिइरहेको कुरा २४, | धम्मरक्खित १६ |
| लाई ७५, लाई पठाइरहे- | धम्मसंगणि अटुकथा २२० |
| को २५, लाई पनि मार्नु- | धातुपेतवत्थु अटुकथा ५७ |
| पछ ७४, ७५, लाई मार्नु- | न |
| पछ ७६, लाई यस्तो अन्यो | नतिथदिन्नसुत्तं १२१ |
| ८१, लाई सहयोग २३, | न्यग्रोधारामको २३७ |
| ७७, लाई सुनाए ११, ले | न्यग्रोधाराममित्र २३८ |
| २३, २४, ६८, ६९, ७०, | न्यग्रोधारामना २३६, २५३, बस्तु |
| ७३, ७४, ७५, ७७, | भएको यियो २५६ |
| १०६, ले जस्तो भन्नुहुने | नापपुत्र १२५ |
| छ ७७, ले जस्तो भन्नुहुन्छ | नागदासलाई ४३ |
| त्यसो गर २३, ले भन्नुमए | नागदासले ४३ |
| बमोजिम २४, रिसाएका | नागदास राजालाई १०५ |
| यिए २०२, २०५, हुँ ६८, | नालागिरि २३, ४३, १०१, हात्ती- |
| हुँ भनी चिनाए ६, हुनु- | लाई २४, हात्तीलाई |
| हुन्छ भने ६८, को कुमन्त्र- | पठाउन् २४, हात्तीलाई |
| णद्वारा २० | छाडीदिए २४, हात्ती मागे |
| झोण बाह्यण ५४, के सुकाउ भनु- | २४ |
| सार ५५ | नालागिरिपेसनं १०६ |
| धनवाल २३ | निगण्ठ १२५, को नाश भयो २०३, |
| धनवालक १०१ | को मत १२४, ले मोहित- |
| धनवरगो २२८ | पारी १६३, शिष्य १८९, |
| धनुरगह भन्ने १६ | २००, सर्वज्ञ हुन् या |

होइनन् ?	२१६, सुत्तं	पठम सङ्गामसुत्तवण्णना	८२
	६४, २००, २२९	पठम सामञ्जसुत्तं	१०६
निराणठ-नाटपुत्र	९४, १२४, २००,	पण्डि राजाले	१४३
कहाँ गए	२०३, का अनु-	पण्डित कुमार लिच्छवी	२१५,
यायी थिए	२१५, का भक्त		२२१, ले २१६, २२३
१८६,	को माषणलाई	पण्णकभूमि	११६
१२६,	को सम्बन्धमा ६४,	पत्तन गाउँको आधा मागमा	५१
लाई	२००, लाई प्रत्युत्तर	पत्तन भन्ने गाउँको	५०
दिई	२०२, ले १२४,	पवच्चसूदनी	४६
१२५,	१२००, संग ६४,	पद्मावती	१८५,
१२४,	१२५, संग सोधे	गणिका	१८५,
२०४,	२१५,	गणिकाकी	२१८,
परिचय	६४	थिइन् २१९, गणिकाको	
निराणठ-नाटका	अनुयायी हुन् २१९	कोखबाट जन्मेको	२१६,
		मिक्षुशी माएपछि	२१८
		परिवारपालि	२१७
	प	प्रकुध कात्यायन	६४, १२२, को
(पक)	गोघ जातक २५५	भत १२२, को माषणलाई	
पकुधकचान	६४, १२२, संग	१२३, ले १२२, १२३,	
सत्संगत	गर्नुहोस् ६४,	संग १२२, १२३	
	परिचय ६४	प्रत्येकबुद्ध	४७, १०७, हरू १३५
पञ्चरथसुत्तं	६, ७१	प्रवधोत प्रति	१८१
पञ्चरथसुत्तवण्णनाले	७१	प्रवधोत राजाको	२९
पञ्चतिकषखण्डकं	१७९	प्रवधोत राजाले	२८
पठम उग्गमसुत्तं	२२५, २२७	प्रसेनजित् १, कोशल १५, कोशल	
पठम सङ्गामसुत्तं	१, ८२	राजा १८, ८३, ८४,	
		कोशल राजाको भनमा;	


- | | |
|----------------------------|------------------------------|
| ८७, कोशल राजाको | पेतवस्थु अर्थकथाले ५७ |
| विरोधमा ८२, कोशल | |
| राजाले १५, १६, ८३, | |
| ८६, ८७, ८८, कोशल | |
| राजासंग युद्ध १७, ८२, | |
| राजाहुकको बीचमा १७, | |
| राजाले १७ | |
| पाटलिप्राममा ६६ | |
| पाटलिगामियसूत्र ६६ | |
| पाटलिपुत्र ६६ | |
| पाटलिपुत्र नगरमापन ६६ | |
| पावाका मल्लहुक्षे ५४ | |
| पावामा एउटा ५८ | |
| पासरासिसुत्तं १५० | |
| पित्पलीवनीय मौयंहूरुले ५८ | |
| पियजाति सुत्तमा १७ | |
| प्रिधवास भन्ने कुमार ६१ | |
| षीतिविमानभट्टकथा ५८ | |
| पूरण कशयप ६२, ११३, को भाष- | |
| णलाई ११३, ठान्डखन् | |
| ११२, थिए ११०, यस्तो | |
| मन्द्यन् २०९, ले १११, | |
| संग ११२, संग यस्तो | |
| सोधें ११०, संग सम्मोदन | |
| गरे ११०, को मत १११, | |
| को सत्संगत गर्नुहोस् ९३ | |
| | व |
| | बनारसमा २६ |
| | बहुधातुकसुत्तवण्णना ४६ |
| | बात्तिसतिम पाचित्तियं २५ |
| | बाहित सूत्रमा १७ |
| | बाहिर निदान कथा २०, ६३, ६४, |
| | ६५, ६६ |
| | बिम्बिसार १०६, १९५, को ६, |
| | को विवाह १, का छोरा |
| | २०, लाई १५, ७४, १९५, |
| | लाई मारे १५, ४२, ले |
| | ७६, संग आजँवा १०१, |
| | भन्ने राजा १८५ |
| | बिम्बिसार राजा ५, ६, ८, १८६, |
| | का २२, २८, का छोरा |
| | २१८, २१६, का छोरा |
| | हुन् १८६, का साथी |
| | १८२, को २, १६३, को |
| | तरफबाट २१९, को नाती |
| | १८९, को हत्या गरे २८, |
| | लाई ११, लाई मारे |
| | १०५, लाई हत्या गरी |
| | २८, १८२, ले ७, १८२, |
| | १६०, १९१, संग २५ |

बिम्बसार राजवट्टम् १८६, १८९	१७१, १७३, १७४, १७५,
बुद्धरविखत १६	१७७, १७८, १८५,
बोज्फङ्गसंयुतं २०९	अजातशत्रु ९३, ९४, ६५,
बोज्फङ्गसंयुतमा २२०	६६, १००, १०३
महाजाल (सूत्र) १७६, को निदान १८०	मगध महामात्य १७३, १७४
महाजालसुत्तवण्णना १३६, १४३, १४४, १४६, १४८	मगधराजा वैदेहीपुत्र ८७, १३०, १३२, १३४
महावत माणवको कारणमा १८०	मगसंयुतं १०९
महायाचनकथा १४९	मजिक्मनिकाय १७, ४५

भ, म

मगु स्थविर कहाँ छन् ? द	मण्डलमालको देसो हो ४१
मदाराम २२६, मा २२७	मण्डलमालमा ४०, १००, १०१, १०२
मयभेदसुतं ६७	मद्कुचिद्ध ४
भेसज्जवखन्धकं १३७	मध्यजनपदमा १३५
मक्षुलिको सिद्धान्त ११४, अनुसार ११४	मललसेकरले १८, २२७
मक्षुलिगोशाल ९३, ११३, को मत ११३, को भाषणलाई ११८, ले ११४, ११८, संग ११३, ११८, संग सत्संगत गर्नुहोस् ६३	महाकाश्यप ६३, ले १७९, १८०, प्रमुख ६५, स्थविर कहाँ छन् ? द महास्थविर ६२, महास्थविरले ५९, ६१, ६३
मगधराजा ५४, ७६, द२, द३, द४, द६, ९०, १७०,	महाकोशल १, को छोरी हुन् द२, राजाले १, १५, राजाको छोरोका पुत्र हुन् ११

- महागतिस्ब अपय स्थविर २१८,
२१९
- महारिदित्सुतं मा ११८, १२३
- महानाम शाक्य २५३, २५६,
२५८, लाई २६०, ले
२५३, २५६, २५८
- महापरिनिवानसुतं ५४, ५५,
६६, १७५, १७८, २३३
- महापरिनिवान सूत्रको ६५
- महापरिनिवान सूत्रमा ५३
- महापरिनिवान सुत्तवण्णना ५१,
५२, ५६, ५८ ६२,
१७५, १७७, ले ४७
- महामायादेवी ६१
- महामुण्डलाई १०५
- महामुण्डले १०५
- महामुण्डिकलाई मारे ४२
- महामौद्गल्यानत्थेरवत्थु ५०
- महामौद्गल्यायन ४९, ६९, को
६९, भन्ने ४८, लाई ६६,
लाई मारे ४६, लाई
मारेका ह्वो ? ४६, ले
६९, स्थविर कहाँ छन् ?
८, स्थविरको सहायता-
द्वारा २२
- महावरगालि ६६, १८७, १८८
महावनको २१५, २२१
- महावंसटीका २०
- महासुञ्जतासुतं २३९
- महासुञ्जतासुत्तवण्णना २४०,
२४१, २४८, ले २४३,
२४८
- महामुभद्राको निम्तोको सलाह
२२६
- महामुभद्राको पतिकुल थियो २२६
- मिगार २२८
- मुचलिन्द ११७
- मूलिक जातकका कुरा ५
- मृगार भन्ने सेठ २२४
- मृगार सेठ २२८
- मौद्गल्यायनलाई ४६
- य, र, ल
- यमक मोलीयक्षले ५०
- रथबाट जाँदा ३५
- राजगृह १६४, को १०, को गृह-
कूटमा ५०, को प्राकार
३५, को पूर्वदिक्षण दिक्षा-
तिर ५९, को बाटामा
२४, स्थित ७१, १७३,
१८१, १६४, २००, २०९,



- बाट ६६, तिर लागे १८, १९९, तिर गए ६८, मा १७८, १८०, मा आडसकेपछि २९, मा एउटा ५८, मा जाभौं ६३, मा पुगेकाथिए २६, नगरमा ६, ३०, ३८, ५६, ५८, ६४, १९५, नजिकको २६, नगरको प्रतिसंस्करण २९, र नालन्दाको बोच १८०
- राजा मागथो** ५३
रामग्रामका कोलियहरूसे ५४
रामग्राममा एउटा ५८
रामग्राममा चाहि ५६
रोहणका नाती सृगार २२८
रोहिणी नदीको कारणमा २३२
लामसङ्कारसंयुत्त ७१
लिच्छवीहरू २१५
सोहितुपादकम्भ १०६
लंका स्थित ५९
- ब**
- बजिर १७, कुमारीको तरफबाट १८, कुमारीसाई बिए १७
बजिरी १७
- बजिसतकवर्गो १७३
बज्जीमाथि १७३, हमला गर्न चाहन्थ्यन् १७४
बज्जोहरूको विनाश पानेछु १७३
बज्जीहरूलाई १७४
बड्डको सूकर आतक १५, १७, ६५
बड्डकोसूकर जातक १
बधकार ५०, को ६८, ब्राह्मण आनन्दसंग १८४
बस्तकार ५०, ले ५०, ब्राह्मण १७४, ब्राह्मणले १७४, ब्राह्मणलाई बोलाए १७३, द्वार ५०, सुत्त १७३, २२५, सूत्र ५०
- बसंतवृत्तसुत्त २३४
बालसुत्त १११
बिनितादी ४७
बिडूडम १८, माथि हमला गर्न बिचारले १८, राजकुमार-लाई १८, बत्थु १८
बिदेह राजाका ९९
विमानवत्थु अटुकथामा ५८
विश्वकर्मासाई बोलाई ६२
विश्वकर्मले बनाए जस्तै गरी ६५.

विसालबद्धो विमान भटुकथा ५८	बैशालीवासी २२५, उग्र २२७,
बूजीपुत्रोहरूको ५१	हुन् २१५, २१६
बूजी र मगधको बीच ५०	बंधवण राजाको १३
बूजीमाथि हमला १७३	
बूजीहरू ५०, माथी ५०, माथी हमला गन्न चाहन्ये ५०, लाई ५०	श, स, ह शक्ले ५७
बेणुवनको ७१, १८१, १९४, २००, आरक्षा १८३	शक्र देवेन्द्रकहाँ गई ५७
बेठद्वीपका आह्याणहरूले ५४	शक्र देवेन्द्रसाई ५७
बेठद्वीपमा एउदा ५८	शक्र देवेन्द्रले ४७, ५७
बेदेहि पुत्तो ९१	शक्र देवराजाले ६२
बेदेहो ९१	शाक्य जनपदको २५६
बेभार पर्वतको ६४	शाक्याहरूले २३१, २३२, २३४
बेदेही ६१, पुत्र ८२, ९०, ९१, १७३, १७४, १७५, पुत्र- लाई ९२, ६३, ६४, पुत्र- लाई प्रस्तुतर दिई ९६	शालवती १६५, से १८७, भन्ने गणिका १८६, गणिका १८७, १६५, १९६, गणिकाको १८९, गणिका- को कुरा १६६, गणिकाको गम्भ १९६, गणिका गम्भियो छे १९६, कुमारीलाई १६५, गणिकाले १८७, १९६
बैदेहमुनि ९१	
बैशालीका लिच्छवीहरूले ५४	
बैशालीको २१३	
बैशाली स्थित २२१	शीलव २२
बैशालीमा १६५, एउदा ५८	षुद्धोदन महाराजा ६१
बैशाली नगर १९४, १६५, मा गए १६४	भावस्ती भएर ६३

आषस्तीमा २३४, गई २८, जानु-	सामञ्जफलसुत्तं १=, ६५, ६०
भयो ६३	सामञ्जफलसुत्तवाट १९
सकलिक सूत्रवर्णनामा ४	सामञ्जफल सुत्तले ३२
सञ्ज्ञिच्छ जातकं २८	सामञ्जफलसुत्तवण्णना २, ६, १३,
सञ्ज्ञभेद कथा २०१	१४, २४, २५, २६, ३०,
सञ्ज्ञभेदव्याख्याथकं ६७, ७३, ७७	३१, ३४, ३५, ३७, ३८,
सञ्जयको मत १२६	४२, ४५, ४७, १०१,
सञ्जय बेलटुपुत्रको भाषणलाई	१०२, १०७, १०९, १२९,
१२८	१३५, १४८, १५०, १५३
सञ्जय बेलटुपुत्र ६४, ले १२७,	सामञ्जफल सूत्रवर्णनाले ४७
१२८. परिचय ६४, संग	सारिपुत्र आदि ८४
१४, १२६, १२८	सारिपुत्र स्थविर कहीं छन् ? =
सन्तति महामात्यले छं १९०	सारिपुत्रमौद्गल्याघन २३४, २३५
सन्तति महामात्यको कुरा १६०	सात्त्व लिच्छवीसंग गएका यिए
सन्तति महामात्यकी स्त्री १६०	२१५
सप्तपर्णी गुफाद्वारमा ६४	सात्त्वसुत्तं २१५
सतिपटान सुत्तवण्णना २१७	सिद्धार्थकुमारसंग जन्मेका ६१
सन्दकसुत्तं १२१, १२३, मा ११८	सिहप्रपात ११७
सन्दक सूत्रमा पनि ११२	सीलवत्येरगाथा भट्टकथा २२
सन्दकसुत्तवण्णना ११९	सीहसुत्तं ९७
सरमञ्ज्जातक ५०	सुजाताले दिएको भोजन १३५
सरोरधातु विमाजने १७५	सुञ्जतासुत्तवण्णना २४२
साकेत नगर पुरावा १६६	सुनीघ ६६, वर्षकार ६६
साधुसुत्तं ६८	सुनीधवस्सकार बत्थुबाट ६६
सामञ्जफल (सूत्र) १८०, को	सुप्रिय परिवाजक १८०
निदान १८०	

मुमङ्गविलासिनीले ७, ३५, ४७	संजोद जातक ९, २८, ३०
सेषसुत्त २३२	हस्तीप्रामवासी २२६, डग २२७
सेषसुत्तवण्णना २३३	हरितमातु जातक १
सोतापत्तिसंयुक्त २३४, २५६	हेतुसुत्तमा ११४
संघभेदसुत्तवण्णना २५	



शब्दावली

अ

- अश्वण के १५७
- अक्रिया कुराको ११२
- अक्रियाको कुश सुनाए ११३
- अक्रियियं ११२
- अकुशल धर्महरू १४६
- अकुशलताको कारणले १७१
- अकुशलवाट अलग भई १५७
- अकृत १२२, १२३
- अकृतविध १२२, १२३
- अकें अके कुरा बताए १२३
- अके स्वभाव छ ७५
- अकर्थकथी १५५
- अखण्ड २५८
- अय उपस्थाक ४३, १०६
- अङ्गप्रश्यङ्ग १४६
- अङ्गविदचा १४२
- अङ्गरक्षक हाकिमहरूले ७३

अग्रबोज १३७

- अग्रथावकहरू १०७, १३५
- अङ्गार राखी बनाएको एडा ५८
- अधि अधिका राजाहरूले ५
- अछिद्र २५८
- अञ्जन कर्म १४८
- अञ्जन दिने कर्म १४८
- अञ्जन लगाउने १४०
- अष्टपद १३९
- अष्टपुरुष भूमि ११६
- अटसमाप्ति ध्यानमा बस्ने २४८
- अष्टांश गरी १६०
- अट्टारबटा विहारहरू पिए ६४
- अड्डज प्राणीहरूलाई ११५
- अणुमात्र शौष्ठमा पनि १३६, भय-
दर्शी भई २२२
- अस्त १४५
- अस्तरण १४०
- अन्तर कल्पहरू घन ११५

- अन्तर कल्पहरु हुन्हेन् ११६
 अन्तरधाम पनि हुन्ह्य १६२
 अन्तःपुरका ७३
 अन्तःपुरमा ७३, पसेको देखेर ७४
 अन्तेष्ठिकिया गरे १४, १८
 अन्तिम जन्ममा १६३
 अन्तिम दर्शन १२
 अन्तेवासी उपद्रव २४६, २५०, को
 कारणबाट २५०, भनिन्छ
 २५०
 अर्थयुक्त १३४
 अस्थिधातुहरु ५३, ५५, ल्याउनको
 निमित्त ५३
 अस्थिर १५४
 अधर्मकर्म ११५, ११६
 अध्यकारमा ८०८, तेलको दियो
 राखिएदा १७०
 अध्यकार भएकोले ९८
 अध्यात्मको शूग्यतामा २४२,
 २४३, २४४
 अध्यात्ममा मात्र २४२
 अध्यात्ममा चित्त राखनुपर्छ २४३
 अध्यात्ममा मन लगाउँछ २४४
 अधिष्ठान गर्नुपर्यो ५९
 अधोभागीय संघोजनहरूलाई २३५
 अधोविरेचन कर्म १४८
 अग्रकथा २४५
 अनगारिक मई १३०, १३१;
 १३२, १३६
 अन्यतीयिय आवकहरु १०६
 अनर्थकारी हो २४५
 अनर्थसंहित २०६, छ २०६
 अभिधाले युक्त मई १५४
 अनागामी मार्ग कुशल हो २४८
 अनायं अनर्थकारी हो २४५
 अनात्मकी मई २५३
 अग्रिजवाला निकाल्ने १४७
 अनित्य स्वभावको हो १६०, १६१
 अनिर्माणित १२२
 अनिर्मित १२२
 अग्रिमहोम १४२
 अनुत्तर १३४, २५०
 अनुत्तर चित्त १६५, साई १६५
 अनुत्पाद मार्गको ढत्पादक १६४
 अपदस्थ गरिदिए ७५
 अपराक्षत सम्बन्धमा सञ्चेह १५४
 अपरामणित २५८
 अपरिशेष ज्ञान छ २१५
 अपराध गरे ७८, १७०
 अपराध गर्नुपर्यो १७१
 अपराध गर्ने छन १७१

- अपराध हो भनी जानेर १७१
 अल्पातङ्क १७४
 अल्पाबाध १७४
 अल्पायु हुन्छन् ७३
 अपाय दुर्गति विनियात १६७
 अपायमा गएका ५०, मानिसहरू ५७
 अप्रिय अनधिकारीको २२६
 अप्रिय अमनाप हुन्छ भने २०६
 अप्रिय तथा अमनाप होस २०४
 अप्रिय तथा अमनाप २०१, २०३,
 हुन्छ २०१, २०६
 अप्रिय बचन बोल्नु हुन्छ २०२
 अप्रिय पनि बोल्न सक्षम २०५
 अल्पेच्छकथा २४५, २४९
 अम्बपान १३७
 अव्यापाइ चित्त लिए १५४
 अभ्यन्तर सम्प्रसादलाई १५८
 अभव्य भएर २८
 अभिध्या दोमनस्य १५१, २४४
 अभिध्याबाट १५४
 अभिध्यालाई हटाई १५४
 अभिवादन गरी ४३
 अभिवादन गर्नेथो १३१, १३३
 अभिनन्दन गरे १७२
 अभिनन्दन पनि नगरी ११८,
- १२१, १२३, १२६
 अभिनन्दन र अनुमोदन गरी १७६
 अभिरमण गरी बसेको छ १३१
 अभिरूप १६५
 अभिसम्बोध २४१
 अभिज्ञातिर २४५
 अभिज्ञाद्वारा साक्षात्कार गरी २३५
 अभूत २०६
 अमनाप हुन्छ २०४
 अमहत्गतचित्त १६४, लाई १६४
 अमानुषीय १६७
 अस्मिमान २४७
 अरहत्कल १०९, मा पुरनेबित्तिकं
 १३५
 अरहत् मागंतम्म १३५
 अरहत् मार्ग कुशल हो २४८
 अरहत् हुमुहुन्छ ३३, ६५
 अरहत् सम्प्रक्सम्बुद्ध ९५, १३४,
 २५७, हुनुहुन्छ ३३
 अरूपाबचर २४३
 अदकाशलोक १३४
 अव्यापाइवितकं २४६
 अविमुक्तचित्त १६५, लाई १६५
 अविनियाती भई २३६
 अविद्यालब्धबाट १६६, १७०
 अविहितावितकं २४६

अश्वयान १५	आ
अश्वसंन्य ८२, हूँ ८७, ८८	
अश्वहूँ ९५	आ-भाषना कर्मानुसार १६७, १६८
अशान्तपनबाट १५४	आक हेर २२२, २२३
अशान्तपनलाई हटाई १५४	आकार सहित १६६
असत्य २०६, बताउनु हुन्न १७४	आकाश जस्तै हो १३६
असमाहितचित १६५	आकाशमा लेखेको १३६
असल मार्गमा जानु भएको छ ३३	आकाशमा हिँडे जस्तै गरी १६२
असमयमा पनि ३६	आकाशमा हेरेर ४१
असोतिमहाघ्रहहूँ १३२	आकिञ्चन्यायतन २४८
असोतिमहाधावकहूँको निमित्त ५९	आक्रोश पनि नगरी १२४, १२६, १२८
असी हात जेति गहिरो ६०	भीखा चिम्लिने वित्तिक २६
असंसर्गकथा २४५	आँखा नगएको ४१
असंज्ञी अचेतन गम्भैरु ११७	आँखामा खुसानी हालेको जस्तो लागी २६
अहन्तको हस्या ४६	
अहन्तधात ४६	भीखा हुनेहरूले २०८
अहिमेखलिकाय ६८	आगो २२६, बाल्ने घरभित्र राखे ११, मा पोलिदेऊ १२, मा पोलिदिए १३, लगाउन लगाए ५०
अक्षर चिने खेल १३९	
अक्षर लेखाउन लगाए ६२	आचमनकर्म १४८
अज्ञात बाटोलाई १६४	आचार्य उपद्रव २४९, २५०, को कारणबाट २४९
अज्ञानको निमित्त २०९	
अज्ञानताको हेतु छ २१०	आचार गोचरले सम्पन्न भई १३६
अज्ञानताको हेतु उन २०९	
अज्ञानतापूर्वक २१७	

आचार गोचरले सुसम्पन्न भई	आपनो अधिनमा १५६, बस्ते १५६
२२२	आपनो खाडल आफंले खने ४५
आजीवक द्रतहङ् ११५	आपनो बाबुलाई मानेछ ३
आजीविकाले युक्त हुँच १३६	आपनो परिषद् २४०
आजीवन शरणमा आएको ७६	आप १२०
आजीवन शरणमा आएको उपासक	आपकाय १२२
१७०	आपको कुरा बताए क्यै ११८,
आठकुने पारी कुँदेको १६१	१२१
आठना पुष्टहङ् ७८, ८०, ने	आपको कुरो सोधदा ११२, ११८,
८०	१२१, १२३, १२५, १२८
आठ भागमा विभाजन गरिबिए	आपसमा लडे ८३, ८४, ८६, ८७
५५	आप समूहमा पुरुष १२०
आठवटा ५८	आपायिक २०१
आठहात चौडाई भएको १७	आन्नवन कर्हानिर छ ९०
आठौं वर्ष पुगदा ५१	आन्नवन नगिचमा ९६
आठौं वर्षमा २०, ६३	आन्नवनतित गए ३८
आदिकल्याण १३४	आन्नवनमा ६०, ६५, ९९, बसि-
आनन्दित पाठ्यन् १२६	रहेका ३६
आनुपूर्विकथा सुनाउनु भयो ७६,	आमा १८८, लाई ११, १२, को
८०	कोखमा जाँदा ३३, को
आमेझन २४३, मा भन लगाउँदा	कोखबाट निस्केंदा ३३,
२४३, २४४, मा भन	बाबुको कारणले १६०,
लगाउँछ २४३, २४४, मा	पनि छैन १२०
लाग्छ २४४, मा लाग्दैन	आयं २४८, अष्टाङ्गिक मार्ग १०६,
२४३	फल १०८, को विनयमा

१७१, धर्म २२८, विनय	पने ठाउंमा ५, सागेको
भनुसार ४५, विनयमा	यियो ३९
७६, शौलस्कन्धले युक्त	धासक्त चित्तले १४९
भई १५३, शौलस्कन्धले	आसन १४०
सम्पन्न १४९, मार्ग	आत्मव निरोध हो १६८
सम्बन्धी १५०, हरूको	आत्मव निरोध हुने मार्ग हो १६८,
निन्दा गर्ने भई १६७,	१६९
हरूको निन्दा नगर्ने भई	आत्मवहरू १६८, हुन् १६८, को
१६७	क्षय हुने ज्ञानको निमित्त
भायु कम ७०	१६८, को क्षय हुने ज्ञानको
भायुलक्षण १४४	निमित्त १६९, क्षय गरी
आरम्भण भय ६७	२३५
आरक्षा संविद्यान गर्नेहुँ १३१,	आत्मव समुदय हो १६८
१३३	आत्मव क्षय जान १६८
आराम आरिका गर्ने ४०	आज्ञाचक्र होस् ६४
आरोग्य ये १५७	इ. ई
आत्मस्पृष्टनबाट १५४	इष्ट २४६
आत्मोक्संज्ञी भई १५४	इन्द्रिय दमनदारा ११२
आवाज ३६, ४०, ९६, आउंछ	इन्द्रियलाई बशमा राख्छ १५१
९५, आउंदेन ३५, हरू	इन्द्रियसंवर १४९, ले युक्त भई
३६	१५१
आवरण २१२	इन्द्रियहरू ११५, १२०
आवाह १४७	इंट बनाउन सगाई ५९
आशका १८१, गरी ५, २९,	ईषक हो १६२
१८१, भएर ने ९९, गर्नु-	

उ, ऊ	उपद्रवहरू २४७ उपस्थानको निर्मिति ६८ उपस्थानमा पति गएनन् २५ उपनिथय ३६ उपतल १५६, समुदाय १५६ उपराजाको पदले ७ उपराजा हुन्छ १४३ उपवास ९२ उपशान्त भई १०३ उपशान्ततिर २४५ उपसमसुख २४० उपहारको कुरा १७ उत्पाद विद्या १४२, १४३ उपादानस्कन्धहरू हुन् २४६ उपासनाद्वारा ३३ उपासकत्व ग्रहण ४५, १७०, गरे उपासन प्रकट गरे ६०, १०३, १०४, का हुन् १०४ उठावा १५१, पति २२१ उद्देश्य सहित १६६ उद्घच्च कुकुच्च १५४, को अनु- गमन गर्न २११, को उशमा हुँथ २११ उधर्वंविरेचन कर्म १४८ उ नयाँ कर्महरू गर्देन २२२ उनलाई मार ४९
	उपद्रवहरू २४७ उपस्थानको निर्मिति ६८ उपस्थानमा पति गएनन् २५ उपनिथय ३६ उपतल १५६, समुदाय १५६ उपराजाको पदले ७ उपराजा हुन्छ १४३ उपवास ९२ उपशान्त भई १०३ उपशान्ततिर २४५ उपसमसुख २४० उपहारको कुरा १७ उत्पाद विद्या १४२, १४३ उपादानस्कन्धहरू हुन् २४६ उपासनाद्वारा ३३ उपासकत्व ग्रहण ४५, १७०, गरे उपासन प्रकट गरे ६०, १०३, १०४, का हुन् १०४ उठावा १५१, पति २२१ उद्देश्य सहित १६६ उद्घच्च कुकुच्च १५४, को अनु- गमन गर्न २११, को उशमा हुँथ २११ उधर्वंविरेचन कर्म १४८ उ नयाँ कर्महरू गर्देन २२२ उनलाई मार ४९
	उपेक्षित भई १५६ उपोसथ ६२ उपोसथिक भई २० उभतोभाग विमुक्त २४३

उसम ५६	एकाग्र गर्नं सप्तनुपछं २४२
उत्तम यिथो ३०	एकाग्र गरी १५८, २४२
ऊट ११७	एकान्तवासकथा २४५
	एकान्तवासमा १३०, १३१, १३२,
	बस्तु हृष्ट २५०
	एकान्त-शयनासनमा बस्तु २४६
ऋण १५५, १५६, लिएर १५५,	एकांशले २०३
लिएर काम चलाउच्छ	ऐनामा १६५
१५५	ऐना हेने १४०
ऋद्धि चमत्कार १६२	
ऋद्धिवान ७३	ओ, औ
ऋद्धिविध १६२, ज्ञान १६२,	ओल्घान १४०
ज्ञानको निमित १६२	ओढनौहरू २३७
ऋद्धिप्रातिहार्यद्वारा ६८	ओत्तप्प २२९, धन २२९, मय
ऋद्धि शक्ति ७०, हराएर गयो	९७, मयलाई ९८
६८, ६९, सम्पन्न उपक्ति	
१०	ऑठी छिक्न निवके कोशिर गरे
	२१
ए, ऐ	ऑठी छिक्न सकेनन् २१
एक इन्द्रिय प्राणी ११४	ऑठीहरू २१
एक करोड त २२४	ऑला ६, १४, छिक्दा ६, १४, मा
एक एक स्त्री राखो ९६	१४, मा खटिरा आयो ६
एक जन्मको कुरा १६५	ऑलाको खटिरा १४
एक मझकन पनि धेरे हृष्ट १६२	ऑलाबाट खुश्रुक कुसे २२
एक मेल भई बस्थन् ५०	ऑला समाती ६

ओंला सीधापारी राजिदिए २१	कतिधर्मसे लोतापन्न हुम्हें ? २५६
ओपपातिक भई २३५	कन्दरा १५३
ओषधी १३८, गनं स्वने छ १९१, दिने कर्म १४८, मा काम नलाग्ने १९८	कदलिमृग छालाको अस्तरण १४० स्कन्धबोज १३७
अं	कल्प ११७, हरू ११७
अंगविद्या १४४	कपडाले ढाकेर १६०
अंगरक्षकहरूले समस्ते १०	कर्म ११५, ११६, कल भोगेर अन्त गर्छ २२३, हरू ११५,
अंध्यारो ३९, जस्तो ३८, भएकोले हो ३६, भएको यिथो ६६, भएर होइन ३६	क्षय गरी २१६, क्षयबाट दुःख क्षय २२१, क्षय भएपछि दुःख क्षय २१५
क	कर्मण्य १६०, भएपछि १६१, १६६
ककण्टक २५४, को कारणले २५४	कर्मान्तमा १८३
कड्डू ११७	कर्मनुसार १६७
कछुवालक्षण १४५	कल्याण कीर्तिशब्द ६५
कढ्गा गराउन लगाए ५०	कल्याणमित्र ८४
कछटिदिवा १११	कर्सिगर पयाक्ने ठाउँमा १८७, १९६
कछटिदिव लगाउँदा १११	का
कटुबिपाकदायी २५०	काखमा लिए १४
कणिका होम १४२	काँचो भाँडा २५२
कतिधर्मसे युक्त भएको पुरुषलाई २५७	काठ १६९, का घरमा बस्थन् ६ कान्त २४६

कान्तार १५६, को बाटो १५६
 कातिक पूर्णिमा को ३०
 कातिक पूर्णिमा ६०
 कानथापी सुख्खन् २५१
 कान आपेर सुन्दरन् २५१
 काना १४०
 कामकाज गर्ने १३२
 काम गर्ने १३०
 कामगुणहरू २४६
 कामविषयबाट अलग भई १५७,
 २४३
 कामरागको अनुगमन गँठ २१०
 कामरागको इशामा हृष्ण २१०
 कामाक्षव १६९, बाट १६९, १७०
 काय १२३, बुश्रितले युक्त भई
 १६७, ले स्पर्श गर्दा १५१,
 ले सुखानुभव गँठ १५७,
 सुचरितले युक्त भई १६७,
 संयम गरी बस्थ १३०,
 १३२, संयम गरी बसेको
 छ १३१
 कालज २०६, हृष्ण २०६
 कार्बापण १९६
 काषायदस्त्र धारण गरी १३०,
 १३२, १३६
 काँसको यालमा १५७

कु, कू, कृ

कुकुरले टोकेर २८
 कुखुरा जुध्ने १३६
 कुखुरा बासेको सुनेर १४३
 कुखुरा लक्षण १४४
 कुटाकुट गरिरहेको देखेर ४९
 कुदेको १६०
 कुमन्त्रणझाट १०
 कुमारक छपलाई सोप गरी ६८
 कुमारको स्वरूप निर्मित गरी ६८
 कुमार छंदा ने ७३
 कुमारभृत्य १८८
 कुमार लक्षण १४४
 कुमारी लक्षण १४४
 कुमालेको कथा २४५
 कुमालेसे १६३, २५२
 कुमालेहरू १०८
 कुरा नडाइकन १०५
 कुशल पनि हो र कुशलबाट
 आएको पनि २४८
 कुशल विहारको बारेमा १७४
 कुशलायतिक २४७
 कुसंगतको कारणले गर्दा १०१
 कुहक १४२, मिक्षुको कारणमा
 २५५

कूटस्थ १२२
 कृषक गृहपति छ १३२
 कृषक गृहपति हुँ १३२
 कृषक गृहपति नै हो १३३

के, को, कौ, कं

केटाकेटीको बधतमा १०१
 कैशदाही क्षीर गरी १३०, १३२,
 १३६

केही श्रमण ब्राह्मणहरू १३७

कोष्ठाट १८९

कोठाहरूमा २३७

कोदो ११७

क्रोधीलाई कोधी नै भेटिन्छ ८६

कोशल राजाको विरुद्धमा ८३

कोमुखि ९०

कौवाहरूको बधान १८७

कौवाहरूले १६६, घेरीराखेको
 १९७

कंकड १६६

कंजूस २६

ख, खा

खकारेको आवाज ४०, ९६

खड्ग मिरी ३७
 खटिरा ६, आएको यियो १४, को
 पीप ६
 खन्ती लिई १९८
 खाट १२०, २३७
 खाल्टोमा राखो ५०
 खावध-भोज्य अर्पित गरी २०३
 खावध-भोज्य अर्पित गरे ५
 खाँवा था पिउदा १५१
 खानपान वस्तुहरू १३८
 खाना तुकाई ११

खि, खु, खे, खो

खिड्डाभूमि ११६
 खुम्चयाउदा १५१
 खुला ठाऊे १५३
 खेल १३६, को काममा लागेर
 बस्त्रन १४०, को काममा
 लागेको हुङ्ग १४०

खेलाएर बसे ५

खोकेको आवाज ५, ६६, सम्म
 पनि ९९

खोको हो १२१

खोपिभित्र गए १०

ग, गा	गलट बाटोमा छो १४१ गलेंचामा १७
गणन विवचा १४६	ग्रहण गरी १८१
गणबाट दूर भई २४१	गहनाहङ् १६३
गणाचार्य १२, १३, १४	गहिरो प्रेम ६
गणाराम २४०, बाट दूर भई २४१	गहुँ ११५, ११७
गणिका बनाउन सरनेष्ठो १९५	गाई ११७, लक्षण १४४
गणिकाहङ् १८७, खडा गर्दै १६५	गाउँबाट अर्को गाउँमा जान्छ १६६
गणितजहङ् १०८, १२६	गाउँमा जान्छ १६६
गतात्म १२५	गाप्ती बजाउने १३७
गन्धकथा २४५	ग्रामकथा २४५
गघंसम्मको पानीमा ५१	गालिगनेलाई गालिगने भेटिघुँ ८६
गधा ११७	गि, गु, गु
गर्नु नपने ११२	गिरिको थुप्रो राखो १३९
गर्नुपने गरिसको १६६, १७०	गिर्दा किक्ने १३९
गर्भपतन ३, गराउन ४, गर्नको	गीतमण्डल १३७
निमित्त ३, गर्वे प्रयत्न ३,	गुणागुणको कुरा याहा छैन ८
गर्वे चिचार ३	गुणबखान गर्वथाले ३२
गर्भपुष्टि गर्वे १४७	गुरुका यथान ३२
गर्भवती १८५, भइन् १८५	गृहमश्तुको डेढ महिना बाँकी छँदा
गर्भहङ् ११७	६३
गर्भिणी स्त्रीलाई १९६	गृहपति पण्डितहङ् २०७, २०८
गर्भिणी स्त्रीहङ्गलाई १८७	गृहपतिपुत्रले १३४
गर्भिणी भइन् १८७, १६६	
गर्भिणी भएको कुरा १८७	
गर्भीर जलाशयक माझबाट १५८	

गे, गो, गं

घोटेकोलाई उत्तानो पारिदिवा-
१७०, २०८

गियरं २४७, २४८

घोडा ३५, को पुच्छरको रौलाई
१९२, को पंक्ति पछि ३८,
जुधे १३९, राखेर खेले
जुवा १३९, लक्षण १४४,
हरू ३५

गोल्लीगाँठामा समाती १३

गोही भई जन्मिनु भएको यिथो
२५४

गोहीलक्षण १४४

गोहीहङ्को विनाश भएको यिथो
२५४

गंगाको किनारमा ५०

च, चा

च

घटीबढी गनं सकिन्न ११८

चक्रबूह १६

घर फोर्ड १११

चक्रवर्ती राजा १३५

घर बनाए ६१

चक्रवाढमा १३४

घरबाट निस्की १३६

चक्रवा १३९

घरबार छाडी १३०, १३१, १३२

चक्रखुं च पटिच्च रुपे १५०

घरबार त्यागी १३६

चण्ड कुकुरको नाकमा ७२

घरभित्र पसेका १६७

चतुर्थंध्यान १५९, २४२, २४३,

घरमा १६७, बसेर १३६

प्राप्त गरी बस्थ १६०

घात गर्द १११

चतुर्मधु ११

घ्राणविज्ञेय गन्धहरू २४६

चतुर्मधुर युक्त पानी ५२, राखी

घ्राणले गन्ध सुंघदा १५१

५१

घर्स १३७

चतुरङ्गिणी सेना ८२, तयार गरी

घिकहोम १४२

८२, ८३, ८६, ८७, का

साथ ५३

चतुर्महाभूत १२०

चन्द्रग्रहण हुनेथ १४५	हुन्थ १२४, १२५
चन्द्रग्रहणद्वारा १४५	चाँदीका स्तूपहरूमा राखे ६०
चन्द्रमा ९१, १०२, कहाँ थ ४१, जस्तै १०२, छेकिएको यियो ३८, ढाकिएको यियो ९८, हो ९१	चाँदीको ६१
चन्द्रसूर्यहरू १४५, १४६	चामल ११७
चन्द्रसूर्यलाई पति १६३	चार जन्मको कुरा १६५
चप्रासीहरू १०८	चारजना पुरुषहरू राखे ७८
चमकदार १६१	चारजना पुरुषहरूले ८०
चरपुरुषहरू ठाउं ठाउंमा पठाए ४९	चार घर्मले युक्त २५७, २५८
चरपुरुषहरू पठाए १६	चालबाजी खेली ५०
चरपुरुषहरू राजाकहाँ गए ४९	चालीस जन्मको कुरा १६५
चम्भु १४६, १५०, उत्पन्न जयो १५०, को कारणले रूपमा १५०, रिन्द्रिय १४६, विज्ञान १५०, विज्ञेय रूप- हरू २४६	चि, ची
चाकरीमा जाने १८७	चित्त अधि बढाउन्थ १६०, १६१, १६२, १६३, १६५, १६६, १६७, १६८, १६९
चाटेर छाँदा १५१	चित्त युक्ताउन्थ १६०, १६१, १६२, १६३, १६५, १६७, १६८, १६९
चातुर्मङ्गलोतिकद्वारा १२०	चित्तत्रासको कारणले ९८
चातुर्मङ्गलोतिक हो १६०	चित्तत्रासको भय ६७, लाई ६८
चातुर्याम संवर १२५, का कुराहरू बताए १२५, ले संबृत्त	चित्त स्थिर गरी २४२
	चित्तपरिशुद्धपथि १५४, १५५.
	चित्त प्रसन्न गरी ५७
	चित्त विगारी ५७

चित्तलाई स्थिर गरी २४२
 चित्त विशुद्धको निमित्त २४९
 चिरकाल नवितर्दे १८१
 चिराकालूँ ३८, ३९, ९६, ९९
 चित्रित भासन १४०
 चौबर पहिरी ८७, १८१, २०३
 चौबर सिड्ने काम गर्दै थिए २४०
 चौबर सिड्ने काम भरहेको छ
 २४०
 चौबर सिउनको निमित्त २३८


तु

चूकुलको ढोरीमा ६१
 च्युत भएका उत्पन्न भएका १६७
 च्युति र उत्पत्ति सम्बन्धी १६७
 चूप लागेर बसेको छ ३२
 चूप लागेर बसिरहेका थिए ३२
 चूप लागेर बसिरहेको ९५
 चूप लागेर बसिरहेका बेले १०३
 चूप लागेर बस्दा १५१

चै, चो, चौ, चं

चंत्यहरू बनाए ५६
 चौचपान १३७

चोर २२६, कथा २४५, का
 जमातहरू १०१, हरू ४९,
 हल्लाई बोलाउन लगाई
 ४९
 चोरी गर्दा १११
 २४ बद्धसम्म २०, राज्य गरे ६६
 चौबाटोको बीचमा १६७
 चौसटीबटा ३८
 चंक्रमण गर्दा २४४
 चंक्रमण गनं रोकनुपन्थो १२
 चंक्रमण गरी १२, गरी जीविका
 गर्वधन् १२



छ अभिजातिहरू ११५, छन् ११५
 छकाई ३९
 छकाएका त होइनो ? ४०, ९६
 छकाएको छन् १००
 छत्र धारण गर्ने ३९
 छत्र लिन चाहन्दून् ६६
 छ तीर्थिय मतहरू ११०
 छन्दराग हो २४६
 छ शास्ताका भनुयायो भन्त्रीहरूले
 ३१

छ शास्त्राका कुराहू सुनितकेका! ओरो जन्मे मात्र १८७

थिए ३२

छ शास्त्राहूलाई मान्ने मन्त्रीहू

ज, जा

३१

आतो ठोकदं १७७

बङ्गल १५३, को बाटो १५३

आतो पिट्ठै ५४

जस्तो तपाइँसाहै लाग्छ १२०

आतीमा हात राखो १७७, रोए

जनपदकथा २४५

५२

आप्रोमा बस्थ १५४

जफत गरी ८७, ८८

आया देखो २०

जबसम्म पापको फल पाउँदैन ८९

आला डढने गरी १२

जम्बुपान १३७

छु, छे, छो

जय जयकार गदं ३८

जय पराजय त्याग्ने ८५

जय हुैँछ १४५

जरो उखेले जस्तो गरी ११

जलाशय छ १५८

जलाशय हृष्ण १६६

जलाशयको १५८

जहाँचाह्यो त्यही जान नसक्ने
१५६

छुराहारा ३

जहिले चाहन्छी सोध १०७

छुरा समाती १३

जाति पटिच्च ९७

छेदन गर्दा १११

जातिज्ञानरण्णे प्रहार गाँ २५०

छेदन गराउँदा १११

जातिकीर्ण भयो १६६, १७०

छेदन गर्दे १११

जाँदा वा आउँदा १५१

छेदन गरेता पनि १२३

जान नदेक १२

छोरा १८७, को मुख हेनं पाएर

ज्यान दिनेछु ३८

५, जन्मेमा १८७, प्रति ६,


ले मारे ४०, ले बाबुलाई

मारेका थिए ४२

छोरीको घरमा २६

जि, जी	जुनेली रात थ ३१ जुनेली रात थियो ३० जुनेली रातमा ३० जुवाहारात ६ जोतिषीहरूको भविष्यवाणी मुनी ३ जोतिषीहरूलाई बोलाउन पठाई २ जोतिषीहरूले २ जयोतिर्मय चित्त १६०, ले १६० जो सार हो त्यो रहनेछ २५२ जो ११५, ११७
जिउंदे थ १६७	क
जिउंदे घेरामापारी १७	कणडा गदे ४६ कणडा हुन लागेको थियो २३२ कणडा हुन्थ्यो ५० कल्लर भएको अस्तरण १४० कल्लर भएको चेंटुवा १४० काढा पिसाव गर्दा १५१ कथालछाना १५६, बाट १५५, बाट मुक्त के १५७, मा १५५
जिउंदे छाडिदिए द७, द८	
जिनभूमि ११६	
जिम्बो बाईने १४७	
जिह्वाले रसास्वाद लिदा १५१	
जिह्वाविज्ञेय रसहृष्ट २४६	
जिर्णोद्धार ६४	
जीव ११५, थ भन्ने धारणा ११५, हरू ११५	
जीवन यापन गर्न थाले १२	
जीवलाई मारेको हुच्छ १२३	
जीवित थ के ? १८७	
जीवित छन् १८८	
जीवित ने थ १८७	
जीविका गर्दछन् ११, १२	
जीविका गर्नथाले १२	
जु, जो, जो	
जुत्तामित्र ११	किंगा मुक्त भएर गयो १४३ झूटो बोल्छ १११
जुत्ता लगाउने १४१	
जुत्ता लगाएर ११	

ट, ड, ढ
टाठाको पनि १६३
टुप्पा १५९
टोपी लगाउने १४१
ठम्र शब्द १६४
डराजनुभयो के ? ६८
डराएँ ६८
डराएर ६६
डराएका यिए २९
डल्लो पाछं १५७
डौँ १५९, १८२
डाह हुम्थयो ३१
डसिरहेका यिए २६
ढाकेकोत्ताई उचारिंदा २०८
ढाक्ने १५२
ढाल ३६, तलबार ६६, तलबार
लिई ७८
ढाईहरूमा ३६
दुंगाको परखास ६२
दुंगाको चंत्य राखिविए ६२
दुंगा खसाली ८३
दुंगा खसाले ४३
दुंगा पर्याके १०६
दुंगाहरू छन् ५६
ढोइहरू ६६



ढोका पनि यियो २३७
ढोकामा २०
ढोकाहरू छन् ३८
ढोकाहरू बनाइरखेका यिए ३०
त, ता
तकिया २३७
तटस्थता १०६
तण्डुलहोम १४२
त्यस्तो होइन पनि भन्दिन १२७
तथागत १२८, अरहत् २५०,
उत्पन्न भएको १३५,
उत्पन्न भइरहेको १३५,
मरणपछि हुन्थ १२८,
मरणपछि हुन्न १२८, मात्र
उत्पन्न हुने १३५, को
शारीरबाट रक्षपात ४६,
से बालदेन २०६
तन्दुइस्त हनुहुन्थ २३४, २३५
तन्नेरी छन् ६७
तपस्याद्वारा हुट्ने २२१
तपाइँसंग सोध्नेछु १३०, १३१
स्तम्भ १२२
तरबार ३६, मिने १४१, सिएका

६२, लक्षण १४४, हो	तीर्थंकर ६२
१६२	तीर्थयहूले ४८
तलाक जस्ते १०४	तीर्थयवादहूलमा १२६
स्थाग २२९, धन २२९	तीन जन्मको कुरा १६५
तालचा झुण्डचाई ६१	तीन धर्मले युक्त २५६, २५८,
तादिगुण भनेका १०६	भएको पुरुषलाई २५७
तादिगुणहूले १०६	तीन तीन पटकसम्म १६
तामाको ६१	तीनवटा १४३
तामा र फलामका दंसाहृ ६१	३०० योजन १३४, मा ३७
आस १४८	तीने संयोजनहूलमाई २३५
ति, ती	तीरको परिक्षेपद्वारा ५६
तिद्रामा ७३, ७४, शास्त्र लुकाई १०	तीरको परिक्षेपमित्र ५६
त्रिपिटक बुद्धवचन २३२	तीर लक्षण १४४
तिक्ष्णो आमा मलाई चाहाउन्छ १६७	तीरताई हटाउन सक्ने विद्या:
तिक्ष्णो पिता हुँ १९७	१४४
तिरश्रीनकथा १४१, मा लागेका हुन्दैन् १४१, मा लागेको हुम् १४१	तीरते घोचे जस्तो लागो २६
तिरश्रीन विद्याद्वारा १४४, १४६, १४७, १४८	तीरविद्या १४४
स्त्रीकथा २४५	तीस जन्मको कुरा १६५
स्त्रीको नाचगान सुन्दै १९०	स्त्री लक्षण १४४
	स्त्रीहूलको कारणदाट ३६
	तु, तू, तृ
	तुम्ह राखी बनाएको एउटा ५८
	स्तूप निर्माण ५६
	स्तूप पनि बनाए ५६

स्तूप बनाई ५४, ५८	योरं वा धेरं धनसम्पत्ति छाडी
स्तूप बनाउने छु १७५	१३२
स्तूप पनि बनाएर महोत्सव पनि गरे १७८	योरं वा धेरं जोगसम्पत्ति छाडी १३६
स्तूपहरू राखे ६०	योरं वा धेरं जातिबन्धुहरूलाई छाडी १३२
स्तूपहरू ५८	
तूयं शब्दहरू ६६	
तूयंहरू ३८, ६६	
तृतीयध्यान १५९, २४२	६, दा

ते, तै

तेज १२०, काय १२२, धातु १२०	दण्डरहित १३६
तेल बनाउने कर्म १४८	दण्डलक्षण १४४
तेल होम १४२	दन्तमय सन्दूकमा राखे ६०
तर्थीयहरू ११५, मा ११५	दन्तकारले १६३
	वरिद्र राजाले ६२
	दरी १४०
	दश औलामा भएका २१
	दश जन्मको कुरा १६५
	दशपद १३६
	दशबल ३४, को अगाडि बसेर ४१
	दशवटा स्तूपहरू ५८, हुन् ५८
	दहहरू ११७
	दक्षिण गङ्गाको तटसम्म ११२
	दक्षिण गङ्गावाट ११२
	दक्षिणतिरका मानिसहरू ११२
थपडी १३७	दाइजो ८२, को रूपमा १, १५,
चाल्मोमा ७१	
स्थितारम १२५	
योनिघरू १५४, को भनुगमन गर्छ २११, को चशमा हुन्छ २११, लाई १५४	
थूपारामको घर जन्मे ६०	

को रूपमा दिएका थिए	दिनको दुइपटक ९
१७	दिन चाहम्ब २१
दाखपान १३७	स्तनदिनन् पठाउनथाले ६
दानकथा ७९	दिवाविहारको निमित्त २३७,
दानको फल २७, पारने २७, अ	२३६
मनी बताउन्थन् १२१	दिव्यचक्षु १५०, द्वारा १५०, ज्ञान
दानदक्षिणा १२७	१६७
दानद्वारा ११२	दिव्यथ्रोत धानुद्वारा १६३, १६४,
दान दिएता पनि ११२	१६७
दानदिवंदे ११२	दिव्यथ्रोतधातु प्राप्तिको निमित्त
दानदिन लगाउंदे ११२	१६३
दारुहोम १४२	दिव्यथ्रोत ज्ञान १६३
द्वारहरू ३८	दिशाप्रमुख वेदय १६८
दास १३०, १५६, अ १३०, हु	दीघंकालिक हित २५२
१३०, ने हो १३१, पुत्रहरू	दीर्घायु हुन्थे ७३
१०८, लक्षण १४४	दीपावली मनाइएको थियो ३०
दासत्व १५६, बाट मुक्त हुन्छ १५६	
दासी लक्षण १४४	दु, दू, ह
दाहिने हात उठाई ३८	
दाहिने हातको रगत विरने २	दु इ इन्द्रिय मएका ११४
दाहिने हातले १३	दु इ जन्मको कुरा १६५
दाली जुँगा छौरन १२	दु इजना पुरुषहरू ७८
दि, दी	दु इ पुरुषहरू राखे ७७
द्वितीयध्यान २४२	दु इजना पुरुषहरूकाई ८०
	दु इजना पुरुषहरूले ७६

दुष्कृत्य दुर्भागित आपत्ति हुने गरी

दे, दै

२५१

दुष्ट चित्त लिएर ७८

देखन पाउने छन् १२

दुःखको लागि हुन्दून् १२३

देव देवते १३

दुःख पनि हुम्ह १२२

देवता प्रवेश गराई १४७, प्रश्न
सोधने १४७

दुःख हो १६९

देवता बोलाई प्रश्न सोधने १४७

दुःखियाकदायी १५९

देवलोक र नर्कलोकमा गई ४८

दुःखहरू जीर्ण हुन्दून् २१६

देवलोकमा उत्पन्न हुन्दू ४६

दुःखपयबाट वेदनाक्षय २२१, हुन्दू

देवमनुष्यका शास्ता १३४, २५०,

२१५

२५७

दुर्भाग्य बनाउने १४७

देवमनुष्यहरूका शास्ता हुनुहुन्दू

दुर्भिक्ष १५६, हुनेछ १४६

३३

दुब्लाउंडे गड्न २

देवमनुष्य सहित १३४

दुवृष्टि हुनेछ १४६

देवमार सहित १३४, १३५

२५० योजन १३५

देवहरू ११७

दुद्दात जोरी ३२

दंलो थुन्दै ६१

दूतहरू र पत्र पठाए ५३

दो, दौ

दूतेय काममा १४२, लागेका

हुन्दून् १४२

दूतं पाहेसि ५३

द्रोणी ल्याई ५१

दूत पठाए ५४

द्रोणीमा १७६, लेटाए ५२, १७६,

दूध खाने जस्ता केटासंग १६

लडे ५२, १७६

दूधे बालकलाई १८७

दोधारे प्रश्न १८९, हरू २०२,

दूषितसम्पन्न पुरुषले ४५, ४६

२०५

दूषितले सुप्रतिविद्ध गरेको छ २४९

दोभ्रो युद्ध ८६
दोष छ भने १२
दोषलाई ७९
दोष हो भनी ७६
दौमंनस्य १५६

ध, धा

ध्वजा पताकाहृष्टे सजाएका थिए
३०

ध्वजाहृष्ट केलाए ६१
धन्य हो भन्ते १७०
धनधान्य बटुल्छ १३२
धनधान्य बढ्न्हो १३२
धनहृष्ट अन् २२९, २३०

धनहृष्टमन्दा २२४
धनाद्यहृष्ट २२४

धनाद्य जोतीय भन्ते एक सेठ
थिए ६

धनी १५६
धनुष लक्षण १४४
धनुषाचर्यहृष्ट १०८
धर्मचक्र प्रवर्तन गर्दा ३३
धर्मचक्र होस् ६४
धर्मचक्रुँ १५०
धर्मचक्रु १५०, १७२

धर्मधातु २०८
धर्म प्रति अटल अद्वाले युक्त २५७
धर्म प्रति सन्देह १५४
धर्मराजा १७१
धर्मविचय सम्बोध्यज्ञको माथना
गछ २१२

धर्मविचय जान्दैनौ १४१
धर्म र विनयको संग्रह गर्नेछौं ६४
धर्मशालामा बास बसे १८
धर्मसंघर्घ गर्नेहरूको निर्मित ६४
धर्मसम्बन्धी कुरा १७९
धर्मसंगायन १७९
धर्मसङ्घायना ६३, गर्नको निर्मित
१८२, १८३, गरे ६५, मा-
महत ६३

धर्म सुनेको छ २४६
धर्म सुनेर १३४
धर्मानुकूल क्षमा माझ्यो ७६
धर्मोपदेश सुन्दे थिए २०
धागरेको डल्लो ११८
धातुरभ्यमा ६२
धातुनिधानकौ काम ६२
धातुनिधान गर्नुपछ ५९
धातुनिधान गर्ने काम ५६
धातुनिधान गर्ने भनी ५६
धातुनिधान गरे ६२

धातुथूपपूजा १७८

धातु पूजा ५६, गरी ६३

धातु विमाजम २९

धातुहरू ५६, ६०, ११५, कसरो
ल्याउने त ५९, फेलाउने
छ ६१, को पूजा गरे
५६, को विच्छ हुने कुरा
५९, चाँडे ल्याउन् ५८,
चाँडे ल्याउनुहोस् ५७,
राखो ५८, १७८,
ल्याइपुन्याए ५८, ल्याइ-
पुन्याउने उपाय ५७,
ल्याई ५९, ल्याउन लगा-
उनपन्यो १७७, ल्याउटु-
भयो ५६, ल्याउनुहोस्
५६, ल्याउने कामको
जिम्मा ५९, लाई ५६,
लिङ्गाराखेको हुँदा ५६

धातु ल्याउनको निमित्त १७७

धान ११५

ध्यानजः प्रीति सुखले १५७

धार्मिक धर्मराजा १७१, १३२

धार्मिक विश्वास १८९

धार्मिक स्वतंत्रता १८६

धू, घे, घो

धूपहरू लिई ३७

धूलो सका होस् ५९

धेरे काम १०१

धेरे गर्नुपर्ने छ १७१

धेरे भइकत पनि एक हुन्द्य १६२

धेरे शयनासनहरू २४०

धोका दिई १८

धोका विएका त होइनो ४०, ९६

धोबीहरू १०८

न, ना

नक्कल पानै खेल १४०

नक्कलपार्नं पनै स्वभावका स्त्री
१६५

नगरकथा २४५

नगर निर्माणको ६६

नगरद्वार बन्द भएको हुँदा १८

नगर बसाल्ने ६६

न छ न छैन १२७

नडराउनुहोस् ४०, १००, १०१

न त छ न त छैन १२८

नतंको स्त्री १६०, ले ३७

न दानको फल छ ११९

नपुंसक बनाउने कर्म १४८	नागहरूले ५६
न बताइएको बाटोलाई १८४	नाच गान १३७
न भएको गुण देखाउने १४२	नाटपुत्र १२५
नमस्कार गरी ४३	नानात्वकथा २४५
न यज्ञको फल छ ११६	स्नानीय चूर्णको डल्ला १५७
नयाँ कर्महरू गर्दैन २२३	स्नानीय चूर्णलाई १५७
नयाँ कर्म नगर्ने कुरा गर्छन् २१५	नायक बन्ने इच्छा गर्दछन् ७०
नयाँ कर्महरू नबनाउने २२१	नायक बन्नेछु ६९
नरकमा उत्पन्न भए १६७	नालागिरी हात्तौलाई पनि छाडि-
नरक लोकमा उत्पन्न हुन्छ ४९	विए २४
नरकहरू ११५	नाङ्गलोमा राखो १८७, १९६
नलकारहरू १०८	
नहापक १५७	
न होमको फल छ ११६	
नक्षत्र ग्रहणद्वारा १४६	निष्कामलाभ २४१
नक्षत्र ग्रहण हुनेछ १४५	निकायको सम्बन्धमा सोष्ठुभयो
नक्षत्रहरू १४५	१८०
नाऊहरू १२, आएको देखो १२	निकालिदिए ४८
नागरिकहरू यिए ३७	निर्ग्रन्थ १२५
नागरिकहरूले मारिदिए १०५	निगमकथा २४५
नागरिकहरूले मारे ४३	निर्ग्रन्थी गर्भहरू ११७
नाङ्गा र बुद्धा प्रवर्जित छो २७	निरगाह निरगाह घबखामि २५२
नाङ्गा साधुहरूले ४९	निग्रह गर्छु २५२
नाङ्गा साधुहरूलाई समात्न सगाई	निग्रह गरी भन्नेछु २५२
४९	
नागवासहरू ११५	

निश्चलतामा पुरोपद्धि १६०, १६१,	नौच उच्च १६७, १६८
१६२, १६३, १६४, १६५,	नौवरण २१२, प्रह्लाण १५३
१६७, १६८, १६९	नु, नू, नृ, ने, नै, नौ
निर्जन शयनासन १५३	नुहाचने कर्म १४८
निष्ठाउने छौं १३३	नुहाचनेहरू १०८
निवाडन नसकी २६	नून तेल लगाई १२, १३
निवाउन पनि सके ४७	नृथ्य १३७
निवाउन सकेका यिएनन् ४७	नेत्र तपंण कर्म १४८
निन्दा गर्न सक्षम्यन् ३६	स्वेहित पाठ्य १५७, १५८, १५९
निधान कार्य गर्नेछु ५६	नैष्कर्म्यवितर्क २४६
निर्भय हुनेछ १४६	नैष्कर्म्य सुख २४०, २४१
निर्मित विद्या १४२, १४३	नैष्प्रीतिक सुखद्वारा १५९
निर्मम हृत्या गरे १५	नैष्प्रीतिक सुखले १५६
निर्मित ग्राही हृष्ट १४६, १५१	नैवसंज्ञानासंज्ञायतन कुशल हो
निरवदय सुखको अनुभव १४९	२४८
निरोग हुनेछ १४६	नैर्याणिक १२०
निरोध निर्भित २१२, २१३, २१४	नौ योजन बाबलो २८
निरोधितर २४५	१०० योजन भएको १३५
निलिदिए ६	प
निल्न सक्नेछन् २०२, २०५	पञ्चवीर १३९
निलेका यिए १४	पंखा हम्काइरहेका ५०
निर्बाणतिर जान्न २४९	पखेटा लिएर १५२
निर्बाणतिर पुन्याजंछ २४५	
निर्वाणतिर लंजान्न २४५	
निर्वेतिर २४५	
निस्तन्देही भई १५५	

पञ्चभानन्तरिय ४६, कर्मको सम्बन्धमा ४६	पल्टनहरू यिए ३८
पञ्चकाम विषयको परिमोग गठन् १३०, १३२	पटुकामा बैधी ११
पञ्चकामगुणले सुसम्पन्न भई १३०, १३२	पर्णभार भूमिलाई ११६
पञ्चकामगुणहरूमध्ये २४६	पत्सकल्प १७९
पञ्चकामगुणहरूमा २४६, २४७	पदचिन्ह १२०, बेखिन्थ १२०
पञ्चनीवरण २१०, हरू १५६, १५७	पद बढाइदिए ७६
पञ्चम पुष्पले १२०	पद्म १५६, समुदाय १५९
पञ्चमबीज १३७	पद्मब्यूह १६
पञ्चवर्ण प्रौतिले भरियो ३४	पर्यवशान कल्याण हुने १३४
पञ्चाङ्ग बन्दना गरी ३२	परखालले घेरेको यियो २३७
पचास काषायण १६४	परखालमा नष्टोई १६२
पचास जन्मको कुरा १६५	परचित्तज्ञान १६४
२५ योजन छ ५६	परदारगमन गर्दा १११
२५ योजन बाटोमा ५६	परलोक छ १२७, के ? १२७,
पञ्चेन्द्रियसाई ११५	सन्ने लागेना १२७
पञ्चोपादनस्तम्भ मायि १५४	परलोक छैन १२७, के ? १२७
पछि पछि लाग्नद्यन् २४६, २५०	परलोक पर्नि छैन १२०
पछि पछि लागे पनि २५०	परलोकलाई साक्षात्कार गरी १२०
पछि पछि लाग्नुपछ २४७	परसत्त्व र परपुद्गतका चित्तलाई
पछि सुन्ने १३०	१६४, १६५
पछ्यचौरा ओढी ११	पराक्रमद्वारा पनि ११४
	पराजय हुनेछ १४५
	पराजित गर्नको निमित्त १६
	पराजित गरी ८६
	पराजित गरे ८३, ८४
	पराजित पुरुष ८५

पराजित भएपछि १६	पवटह पवटह वक्षामि २५२
पराजित हुनु परेको यियो १५	स्पर्शित पार्छ १५७, १५८
पराजित हुनुपन्यो १६	स्पर्शित हुन्छ १५९
पराघीन भई १५६	स्पर्शित नभएको हुम्ह १५८, १६०
परालले छोपी ५०	पशुपक्षि सम्बन्धी विदया १४४
पराले छाप्रोमा बस्त्व २४६	पत्तार्वा १५१
पराले छाप्रोमा बस्तुहुन्छ २५०	पसिना निस्कम्थ्यो ३१
परिनिर्वाण पछि २९	पसिना निस्कनयात्यो ४०, १०१
परिनिर्वाण भएको १८१, कुरा ६३, छबर सुनी १७७, समाचार ५१, समाचार सुनी ५३	पहाडी गुफा १५३
परिनिर्वाण भएडेखि ५७	पहिले उड्ने १३०
परिनिर्वाण भए१ १८१	पहिलो भेटैमा ८
परिनिर्वाण हुने २३५	पक्षभार १५२
परिनिर्वाण हुनुभयो ५१, ५२, ५४,	पक्षिविदचा १४४
६२	पक्षि ये आकाशमा पनि जान्छ
परिवाजक प्रबज्याहरू ११५	पा
परिशुद्ध १६१, ज्योतिर्यं चित्त फैलाई १६०	पाउडर १४०, लगाउने १४०
परिशुद्ध भएको ब्रह्मचर्य १३४	पालकीहरू ३५
परिशुद्ध स्वच्छ निर्मल १६८	पाखिङ्डिता १४२
पलेटिमारी १६३	पाँच कर्म ११५
पर्वत १५३, को छाया ३८, ३९, को टुप्पोले ३८, ६८, मा नछोई १६२	पाँच पुस्तासम्म ४२ पाँच वंशसम्म १०५

पौच्छाय चोरहरूका साथ ४९	हुन्ह १५९, राष्ट्री १७६,
पौच्छाय जाति ४९	मा उत्पन्न मई १५६, मा
पौच्छाय याली २५, ६८, ७१, ७२	जीव रहन्ह १२५, मा
पौच्छाय स्त्रीहरूलाई ३६	दुङ्को लगाए १६३, मा
पौच्छाय मिस्त्रुहरूका साथ ५	पनि नमिजने गरी हिंडष्ट
पौच्छाय रथहरू ६, ७१, ७२, लिई	१६३
६८, ७१	
पौच्छ हात्तीको बल छ ३६, ९९	पापक अकुशल २४६
पौच्छाय हात्तीहरूमा ९६	पापको फल मोर्नेलाई ८९
पाण्डुरङ्गको धागो १६१	पाप गछुं मन्दा पनि १११
पातको भाना १३६	पाप गरिएको हुन्दैन १११
पातहरू १४६	पापमित्र ८४
पात्र चौबर प्रहण गरी ६८, ८३,	पाप लार्दैन १११, ११२
८७, २०३, २३६	पापलाई शुद्ध गछ १२५
पात्र चौबर धारण गरी १५१	पाप बजित गर्नेमा १२५
पात्र चौबर धारी मई ६८	पाप हुन्दैन १११, ११२
पात्र चौबर साथमा लिएर १५२,	पापी मारले छुन नस्वने २४७;
जान्ह १५२	२४८
पात्रबाट हात हटाइसकेपछि २०३	पापी मारले देखन सब्दैन २४८
पान १३७, कथा २४५	पासन-पोषण १८८, गर्ने आज्ञा
पानी १२५, २२९, को व्यवहार	दिए १८८ गरे १८६
गर्दैनन् १२५, को मित्री	पासहरू बनाउन लगाई ५१
भागमा १५९, न निस्तिक-	पाला ६१
योस ५६, बाट माथि	पाले राखे ११
मआई १५६, ले स्नेहित	पालो बसिरहेका २०
	५५० जातकहरू ६१

५५० यात्री पक्षदान्न ६
पासा खेलने १३९

पि

पिताको हत्या गर्नुभयो १७१
पिताको हत्या नगरेका १७२
पिता मरेको १३
पिता मरिसके १३
पितालाई छाडिएभो १३
पितालाई हत्या गरी १०, ५१,
७३
पिताको हत्या २०, गरिसकेपछि
२०, २६
पिताको पनि हत्या गरे २४
पिताको हत्या बरे २५
पिताको हत्या गरे २८
पितृघात ४६, को परम्परा १०५,
गरेका यिए १०१, नगरे-
का भए ४५, गरेका हुनाले
४५, को अपराध ४६
पितृघातका १५
पितृस्नेहलाई महसूस गरे १३
पितृहत्या १०, गर्नसक्ष ४५, ४६,
गरिसकेपछि २३, मात्र
होइन ३०, पछिको कार्य-

कसाप २०, पछि मानसिक
अशान्ति २६, को कारणले
गर्दा ३०

विट्ठा १११
विट्ठन लगाउँदा १११
विशाचहरु छन् ११७

पु, पू

पुण्डरिक समुदाय १५६
पुण्यको विपाक १३२
पुण्य पाइदैन ११२
पुण्य पाउदैन ११२
पुण्य गर्नुपछि १३०
पुण्य हुँदैन ११२
पुत्र जन्मेको १३, समाचार १३
पुत्र जन्म्यो १३
पुत्रस्नेह ६, उत्पन्न भयो १३
पुत्रमायि आशंका गरी १०५
पुत्रले मारि ने दिएका यिए १०५
पुराना कम्हरु २२१
पुरानो कमंको फल भोगेर २२२
पुरानो कमंलाई २१५
पुरुष बनाउने कमं १४८
पुरुषभूमि ११६, हरु छन् ११५
पुरुष भेषका स्त्रीलाई ३६

पुरुष भेष बनाई ६६	पेटारोबाट सर्व निकाल्य १६२	
पुरुष भेष लिनलगाई ३६	पेटारी हो १६२	
पुरुष लक्षण १४४	पंतालामा चिरी १३	
पुरुषवस्त्र सारथी २५०	पंतालामा छुराले चिरी १२	
पुरुषार्थद्वारा पनि ११४	पंदलसंग्य ८२, हरू ८७	
पूजा-माजा गनंको निमित्त चाहिमे मात्र ५६	पंसा द्विए ४६	
पूर्णघडाहरू ६१	प्र	
पूर्णचन्द्र भएको रातमा ९०	प्रकट पनि हुन्थ १६२	
पूर्णिमा ६१, को रातमा ९०	प्रकाश गरिएको कुरा ७५	
“पूर्णिमा” शब्दको अर्थ ६१	प्रकाश गरी सक्नु भएकं छ ७५	
पूर्वजन्मका कुराहरू १६५, १६६	प्रणिधिकमं १४७	
पूर्वप्रेतकथा २४५	प्रत्यक्षफल १०९, दिने १०८,	
पूर्वान्त अपरान्त १५४	१२६, १३१, १३३, हो	
पूर्वान्त सम्बन्धमा सन्देह १५४	४७	
पूर्वानुस्मृतिज्ञान १६५, को निमित्त १६५, १६६	प्रत्यक्षरूपले १११, ११४, १२३,	
पूर्वाण्ह समयमा ८३, ८७, २३६, १८१, २०३	१२६, १२७, सामङ्गफल- को कुरा सोऽधा १२१	
पूर्वेनिवासादि ज्ञानरूपी १५०	प्रत्यवेक्षणा गर्वी २४६	
पे, पै		
पेट विच्छ लगाउंथिन् ३	प्रत्यवेक्षणा गर्मूपछं २४६	
पेटभरको भोजनसे १५२	प्रत्यवेक्षणा गर्ने भिक्षुलाई २४६	
पेटमा केही राखी ११	प्रतिपदाहरू छन् ११५	
	प्रतिबद्ध १६१	

प्रतिसंस्करण ६४, गरिसकेपछि ६४, गराउनको लागि १८३, गरिरहेका पिए १८१, गर्ने काम २९	प्राणीहिंसालाई त्यागी १३६ प्रातिमोक्ष उद्देशण ६२ प्रातिमोक्ष संवरशीलले युक्त भई १३६
प्रतिहमला गरे ८३	प्रातिमोक्षसंवरले सुसंयमी भई २२२
प्रथमध्यान १५७, २४२, २४७, कुशल हो २४८	प्रामोदघ १५६, उत्पन्न हुन्छ १५७
प्रश्नहरू बनाई २०७, २०८	प्रासादको माथिल्लो तलामा २६
प्रश्न बनाई सोधदछन् २०७	प्रासादको माथिल्लो भागमा ३०
प्रश्न सुनेन भनेन्छ १०७	प्रिय भनाम २०६, पनि हुन्छ २०६, हुन्छ भने २०६
प्रश्न सोधदछन् २०८	प्रियरूप २४६
प्रपातहरू छन् ११७	प्रिय बचन बोल्ने १३०
प्रवजित हुन्छ १३२, १३६	प्रोति उत्पन्न हुन्छ १५७
प्रवजित होइ २२	प्रोतिलाई पनि त्यागी १५६
प्रमुदित हुनेको १५७	प्रोतिसम्बोधङ्गको भाषना गर्दै २१३
प्रलय १६६	प्रोतिसुख १५८, द्वारा १५८, ले १५८, भएको १५७, र सुखले १५७
प्रविवेक सुख २४०	पृथक्जन मानिसहरूमध्येमा ५७
प्रश्निधि सम्बोधयङ्गको भाषना गर्दै २१३	पृथक्जन भएकाले ४६
प्रज्ञाकथा २४५	पृथक्जनले ४५, ४६
प्रज्ञाचक्षु १५०	पृथक्जन अद्वा ४७, ५१
प्रज्ञाधन २२६	पृथक्जनिक अद्वामा १५७
प्राणीको हत्या गर्दैन ४०	
प्राणीघात गर्दा १११	
प्राणीहरू प्रति १५४	

पृथ्वीजनसेंग तथाइंको के विशेषता रह्यो त ? २०४	व, वा
पृथ्वी १२०, कही छ ? ४१, काय १२२, मा खसाली २८, धातु पृथ्वी समूहमा पुरच्छ १२०, फुटेर २८, मा पनि डुन्ध १६३, मा बसेर ४१, १०२, मा हिडे जस्त गरी १६३, मे मासिए र २८	बचनले अभ्यास गरेको छ २४९ बयञ्जनप्राहो हुन्छ १४९, १५१
प्रेत २७, भए २८, पनि २८, ले २८, २७	बयञ्जन युक्त १३४ बट्टाई जुध्ने १३६ बट्टाई लक्षण १४४ बताइदिने हुनुहुन्छ १८४
प्रेम अनुरूप ४३, जानुभयो १०३	बत्ती बल्दै छ १०० बत्ती बलिरहेको छ १०१ बत्तीबाली बस्देनन् ४० बत्ती बाले ६१ बत्ती बालेर बस्देनन् १०१ बत्ती ननिभियोस् ६१ बत्तीसबदा ३८
फ	३२ बर्बसम्म राज्य गरे २० बस्दा पनि २१५ बघचित्त लिएर यहाँ भाए ७८ बस्तुमा लाञ्छ २४४ बस्त्वे ठाउँ ६४ बहुजनाकीर्ण १९४, १९५ बहिद्वारमा पुगी ४० बहिनी १५ बहिरो गराइदिने १४७ बहुचर्यं उपद्रव २४९, २५०, को कारणबाट २५०, भनिन्छ
फकारनथाले ६ फलबीज १३७ फलामको ६१ फलाम बछाई ६० पर्याकन लगाउँद्यन् १८७ फारसकपान १३७ फुलदार बुट्टा १४० फूट गराडन सफल भए ५० फूलमाला ३७, नओइलाडन् ६१ फूलहरू ६१	

२५०	वालक राजकुमार ५
वाहूचर्यं प्रकाश पानुहृष्ट १३५	वालकलाई काखमा राखो ५
वाहूचर्यवास पूरा भयो १६९, १७०	वालकले २०५
वाहूलोकमा ६६	वालुवा निषोर्दा तेल नपाए जस्तै १२९
वाहूलोकसम्मलाई पनि १६३	वालतको खेल १३९
वाल्या ११७, का छालादारा १४०	वाहूण ६२, पण्डितहरू २०७,
वाजागाजाहरू ३९	२०८, हरू अर्कार्यहरू २६०
वाटोकोकथा २४५	वाहिर घुम १४१
वाहोखर्च विए १९९	वाहु चिराई ३
वाटो भुलेकोलाई वाटो देखाइदिवा २०८	वाहुनेहरू ३७
वाटोतिर जाँदा ८०	
वाटोबाट नजाउ ७९, ८०	
वाटोमा ७७, ७८	विकहरू १३७
वाँण ३८, को ढोको ७८, हान्तेले १९२	विउँफिरा १५१
वाधापूर्ण छ १३६	विचष्टी विदया १४४
वाबुको शत्रु भएको ४	विद्धधीना २३७
वाबुको शत्रु हुनेछ ४	विजुली चम्केर बज्र खसेको १४३
वाबु पनि छैन १२०	विन्दु पानी फिल्को ११७
वाबुलाई मान चाहूङ्ठु ७४	विचनहुने छैन ५६
वाबुलाई मारेर ४२	विरामी भएपछि २८
वालकको २०५	विहानको खाना खाई २०
वालचिकित्सा कम १४८	बोस जन्मको कुरा १६५
वालक जन्माइन् ३	

बु

बुद्ध उपस्थाक २६
 बुद्धकर्हा गए ३५
 बुद्धकहाँ जान सकेनन् २५
 बुद्धकहाँ जाने ३१
 बुद्धकहाँ जाने इच्छा ३०
 बुद्धकहाँ जानको लागि ३४
 बुद्धकहाँ जान्ये ७
 बुद्धकहाँ जानुपन्थो ३१
 बुद्धको दर्शन गर्नेछु भनी जांदा २८
 बुद्धको शारीरबाट रक्तपात ४६
 बुद्धको हत्या गर्नको निमित्त २३
 बुद्धको हत्या गर्न प्रयत्न गरेका
 पिए २३
 बुद्धको हत्या गर्न नसकेपछि २३
 बुद्धचक्र १४९, द्वारा १४६
 बुद्ध प्रति अटल अद्वाले युक्त हुन्थे
 २५७
 बुद्धत्व प्राप्त भएपछि १३५
 बुद्धपरिनिर्वाणपछि २०, ६६
 बुद्धपरिनिर्वाणमन्दा आठ वर्ष अघि
 २०
 बुद्धपरिनिर्वाण महसकेपछि ६६
 बुद्धपिता १३५

बुद्ध भगवान् हुनुहुन्थे ६५, २५७
 बुद्धमाता १३५
 बुद्धवाच १२६
 बुद्धलाई चोट लागेको यियो २३
 बुद्धनाई देखेका यिए १०१
 बुद्धलाई मार्नको निमित्त २४, ४३
 बुद्धलाई मार्न नसकेपछि २३
 बुद्धलाई हत्या गरी १०, २३
 बुद्धको शासनको निमित्त ४७
 बुद्ध हुनेछु १०, २३, ७३
 बुद्धानुस्मरण गर्दे १३
 बे, बै, बो, बं
 बेहोस भई ५२
 बेहोस भए ५२, १७७
 बेहोसमा परी ५३
 बैश प्रगिसकेका हुन् ६२, ६३, ६४
 बोका लक्षण १४४
 बोध्यङ्ग भन्दछन् २१४
 बोधिसत्त्व २५४, को कुरा २५४
 बोधिसुख २४१
 बंगरा भञ्जने गराइदिने १४७
 बंगरा बौधने १४७

भ, भा

भगवान् एकापटि २५९, २६०
 भगवान् कहाँ हुनुहुन्छ ? १००
 भगवान् कहाँ हुनुहुन्छ नि ? ४१
 भगवान्का पात्रचीवर लिई ६३
 भगवान्को धमं २५७
 भगवान्को रथमी १०१
 भगवान्को शावकसङ्ग २५७
 भगवान्पटि ने रहेछु २५६, २६०
 भगवान् पनि क्षत्री हुनुहुन्छ ५४,
 १७५
 भगवान् परिनिर्दाण हुनुभयो १७५
 भगवापि खसियो ५३
 भगवान्स्ताई मानं सविदन ८१
 भगवान्स्ताई हस्या गरी ७३
 भगवान्संसर्ग प्रश्न सोधनुहोस् ३४
 भगवान्संसर्ग छात्संगत गर्दा ६५
 भगवान्संसर्ग सत्संगत गर्नुहोस् ६५
 भगवान्संसर्ग सोधदछु १२९
 भगाए पनि २४७, २४९
 भय ६७, ९८
 भय भाउने कुरो देखदेन १४८
 भयकथा २४५
 भय आरप्रकारका छन् ९७
 भय ब्रास ९९

भय र ब्रास ३८, ३९, ले जिरि-
 झिए ६६
 भयदर्शी भई १३६
 भयभीत ६६, ६८, भई २८, भएका
 हुन् ६६, भएका होलान्
 ९८, भएको कुरा ९९,
 तथा संत्रस्त भए ६८
 भय हुनेछ १४६
 भयभेख आगच्छुति ६७
 भवाभवकथा २४५
 भवाभवबाट १६९, १७०
 भाग्यवानो बनाउने १४७
 भान्धेहरू १०८
 भाँडाहरू तथार पाढ़ १६३
 भाँडाहरू बनाउन १६३
 भात दालद्वारा १६०
 भात पनि इचाउँछ १५५
 भात पनि इचाउँदेन १५५
 भात राखो ११
 भात लैजानथालिन् ११
 भानिज ने हुन् ८७, ८८
 भासाले क्षोसेको जस्त २८

भि

मित्र बाहिरको अध्यात्मको २४३.

२४४	भूरिकम् १४७, १४८
भित्र बाहिरको अध्यात्ममा २४३	
भित्तामा नछोई १६२	भे, भै, भो
भिक्षाटनको निमित्त २३६, आउने	
बाटोमा २४	भेदी शब्द १६४
भिक्षाटन गरी १५३	भेष देखाउनुहोस् ६८
भिक्षाटनबाट फर्केर १५४	भेषधारी स्त्रीहरूका साथ ३७
भिक्षुणीसङ्घ अर्कार्पट्टि २५९	भंसी जुध्ने १३९
भिक्षुसङ्घका नायक ६३	भंसी लक्षण १४४
भिक्षुसङ्घका साथ ६५	भोक्त भए १२
भिक्षुसङ्घको नायक बन्नुपन्थो ६८	भोक्त राखी मार ११
भिक्षुसङ्घ परिहरण गर्नुपन्थो ६८	भोजन गरेर १५३
भिक्षु शोलवान् हुन्छ २२२	भोजनपछि १५४
भिक्षुहरूका साथ २४०	भोजनशाला २३७
भु, भू	भोजनहरू १५३, पाउच्च १५३
भुस होस् १४२	भोपा पनि लगाईदिए ३६
भूकम्प हुनेछ १४५	भोलिको लागि १३८
भूत ११५, २०६	
भूतकम् १४७	म
भूतविद्या १४४	म अजरामरण होइन ३
भूतहरू ११५	मकुठ बन्धन ५६
भूमण्डलमा १३४	म जस्तो अपराधी १०६
भूमिपरिकम् १४८	मण्डन १४१, तथा बिभूषण १४१
भूमिभाग शुद्धि गर्ने काम १४८	मण्डपको बोचमा ६५
	मण्डल १३९

मणिको डल्लो ६१, लिई ६२	मन संयम गरी बसेको छ १३१
मणिमय स्तूप ६१, मा राखे ६०	मनः सुचरितले युक्त भई १६७
मणिमय मित्तामा २०	मनुष्यलोकमै उत्पन्न हुन्छन् १३४
मणिमय सन्दूकमा राखे ६०	मनेन्द्रिय १५१, संयम गरी बस्थ १५१
मणीलक्षण १४४	मनोरथ पूरा गर्न बाँको छ २३
मन्त्रीहरू र सेनापतिहरू थिए ६६	मनोरथ पूरा भइतक्यो २३
मन्त्रीहरूले ३२	मनोमय ऋदिज्ञान १६१
मृत्युपद्धि कही हुन्न १२१	मनोमय काय १६१
मध्यमूर्मि ११६	मनोमय भौतिक रूप १६१, १६२
मध्यकल्याण १३४	मनोमय लोकमा ६६
मध्यप्रदेशमा १३५	म पनि क्षत्री हुँ ५४
मध्यमशील १३७	मरणपद्धि १२८, न त हुन्छ १२८,
मध्यान्ह समयमित्र खानुपर्ने १३८	न त हुन्छ न त हुन्न १२८
मध्यान्ह समयमे ७३	मरणोप्राप्ति १६७
मधुपान १३७	मस उत्पन्न हुन्छ १३६
मन कर्मलाई ११६	इमशानसम १२०
मनको कुरा २	मसान १५६
मनः दुश्ररितले युक्त भई १६७	मसान विदधा १४४
मन लागाउँछ २४३	मसानमा बसेर शान्ति सुरक्षा गर्ने १४४
मन लगाउँवा २४४	मसारगल्लका सन्दूकहरू ६१
मनले विचार गरेको छ २४१	मसारगल्लका सन्दूकमा राखे ६०
मन नयने होस् २०३	मसारगल्ल स्तूपमा राखे ६१
म नै अमणलाई मानेछु ८१	म सबैदर्शी हुँ २१५
मन विगारी ५०	म सबैज्ञ हुँ २१५
मन संयम गरी बस्थ १३०, १३२	



महत्तगतचित्त १६४, लाई १६४	४६
महाग्रन्थी ११७	मार्गफल प्राप्ति हुने यियो ४५
महाद्वारहरू ९८	मार्गफल लाभ हुने ३६
महाधनी हो २३०	मार्गफलको सुखानुभव गरी १२
महाप्रपातहरू ११७	मार्गविद् १८४
महापरिनिर्वाण हुनुभयो ५१	मार्गसम्प्रयुक्त २४८
महामय उत्पन्न भयो १०१	मार्गज्ञ १८४
महाभिनिष्ठकमण १३५, गर्दा ३३	माछाहरूको समूहनाई १६९
महामण्डप बनाई ६५	माटाका भाँडालाई २५२
महामात्यकथा २४५	माटो हेरेर गुण दोष विचार गर्ने विद्या १४४
महामात्यहरू यिए ३७	मातृघात ४६
महामात्यहरूले ७४, ७५	मातृहृत्या गर्नसक्ष ४५
महामुण्डिकले ४२	मानं पठाएका यिए २२
महाशील १४२	मानसिक भस्त्यरता १५४
महाशून्यता २३९	मानसिक स्थिरपन १५४
महास्वप्नहरू ११७	मानसिक आलस्यपनलाई १५४
महासयनमा १४०	मानसिक सय ब्रात लागी २८
महोत्सव पनि गर्नेछु १७५	मानं सकेनन् २२
महोत्सव पनि गरे ५८	मानंसकर्यो भने ४६
मा	
माकुराले १४३	मानिसहरू पनि पठाए २४
मार्गकोविद् १८४	मानिस भारी हिँडने ४६
मार्गफल प्राप्त गर्न सक्षदेन ४६	मानं हुन्न ७४, ७५
मार्गफल प्राप्त गर्न सकेनन् ४५,	मानुपछ ४९, ७५
	मानेलाई मानेभेटिन्द्व ८६
	मानेदा मानं लगाउने छनन् १२३

मारिदिए १०४

मारेर ७७, ७८

मालाकथा २४५

मालाकारहरू १०८

माला गन्ध विलेपन लगाउने १४०

मासुको थुप्रो १११

मांसचक्षु १५०

माहुतेलाई बोलाई २४

माहुतेहरू १०८, १११, ११३,
११६, १२२, १२४, १२६,
१२९

मि

मित्रवत् भएर व्यवहार गर २५१

मित्रवत् व्यवहार गर्छन् २५१

मित्रवत् व्यवहार गर्दैनन् २५१

मिथ्यादृष्टिक मई १६७

मिथ्यादृष्टिकहरू ५७

मिथ्या जीवनमै जीविका १४६,
गर्दैनन् १४०, गर्छन् १४४

मिथ्यादृष्टि युक्त काम गर्ने मई
१६७

मियान हो १६२

मियानदाट तरवार निकालछ १६२

मु, मू, मृ

मुहुर्द ११, भित्र लुकाई ११

मुखचूर्ण १४०

मुखभित्र फुटचो ६, १४

मुखभित्र राखे ६

मुखभित्र हालिस् १४

मुख लेपन १४०

मुखहोम १४२, १४३

मुझेको माटोले १६३

मुञ्जन १६२, हो १६२, बाटे १६२

मुटु पनि फुट्न सक्नेछ ५१

मुट्टोमा राखी १४३

मुडको लडने १३९

मुक्ता १४३

मुछ्दै १५७

मुसाको विदचा १४४

मुसालाई लुगाभित्र राखी ११

मुसाले काटेको विदचा १४२

मुसाले काटेको देखेर १४३

मूर्खताको कारणले १७०, १७१

मूल छन् १५८

मूलबोज १३६

मूल भएको १५८

मृगलक्षण १४५

स्मृति राखी १५४

स्मृति र उपेक्षा १६०
 मृत शरीर देखिन्थ १२०
 स्मृति सम्प्रजन्य १५१, भई १५४,
 १५९
 स्मृतिजन्यताद्वारा १५१, १५२
 स्मृतिसम्प्रजन्यताले युक्त भई १५३
 स्मृति सम्बोध्यङ्गको भावना गर्छ
 २१२
 मृवङ्ग शब्द १६४
 मृदु १६०, १६८

मे, मो



मेचहरू पनि धेरे थिए २३७
 मेरा पिता १२, को हुन् ? १९७
 मेरो आमा को हुन् ? १९७
 मेरा इच्छाविना २१, २२
 मेरो पुत्रको मुख हेतंदेह ३
 मेरो मनोरथ पूरा भयो ११
 मेलभिजाप द, हुन लक्नेछेह द
 ओवाचिक १३९
 ओघपुरुषले ७०
 ओचपान १३७
 ओती १४३
 ओहलाई दुर्बलपारो २३५, २३६


य
 यन्त्र राखो ६२
 यन्त्र राखे ६२
 यतात्म १२५
 यस्तो हो पनि मन्दिन १२७
 यथासारूप्य सन्तोष १५२, १५३
 यदि धातु दिए ठिकं छ ५३
 यमक प्रातिहार्य ३३
 यशस्वी ६२
 यसे जीवनमा १११, ११२, ११३,
 १२३, १२४, १२५, १२७,
 १२६, १३१, १३३
 यक्षहरू रिसाउंदेढ्न् ५७
 यज गराउदै ११२
 यज गदै ११२
 यानकथा २४५
 यानवाहनादिको व्यवस्था ३४
 यानवाहनहरू ३५
 यानहरू तयार भए ३७
 यामकालिक १३८
 यावजीविक १३८
 युद्धकथा २४५
 युद्ध भएको यियो १५
 यो दुःख हो १६८
 यो दुःख निरोध हो १६८

यो दुःख निरोध हुने मार्ग हो १६८	राजकीय यात्रा ३७
यो दुःख समुदय हो १६८	राजकीय लोला ३८
योद्धाहरू यिए ३८	राजकुमारको भनवा ६
योनिहरू ११५	राजकुमार ८८
यो सोक पनि छैन १२०	राजकुमारसंग १६७
८	
रगत र पीप १४	राज्य चाहन्छु ७६
रगत राखो ३	राज्य चाहन्छी भने ७६
रगतहोम १४२	राजदरबारमा ५
रजनीय २४६	राज्य लिनुपन्थो ४२
रथकार ११७	राज्य लेक ७६
रथको अङ्गप्रथङ्ग २०७, को	राज्यसुखानुभव २६
बारेमा चतुर छु २०७, को	राज्य सुमिपिदिए १०, ७६
बारेमा चतुर छो २०७	राजत्याको प्रयत्न १०, ७३
रथपंक्ति यियो ३८	१४५, एक छेउमा बसे ५,
रथसंन्य ८२, हुक ८७	कहाँ आए २७, को जय
रथहरू ३५, ६५	हुनेछ १४५, को पराजय
रथनमय सन्दूकमा राखे ६०	हुनेछ १४५, को शत्रु हुनेछ
रक्ती पिई ४६	२, पछाडि हटेर जानुपछं
रक्ती पिलाई मक्तपारी २४	१४५, फक्कनु पछं १४५,
राजकाया २४५	बाहिर निस्कनु पछं १४५,
राज्य गर्न दिएका यिए ११०	रुचाले १७७, लाई हृत्या
राज्य गरे २०	गर्ने निश्चय गरे १०, हुन्दै
राजकीय ढंगले १८६, १८८	१४३, हुनुहोस् १०
	राजाङ्गणमा ४९

राता तकिया १४०
 रामलीला १३७
 रघुमति १५३
 रचि हुश्चयो १५५
 रूपको अस्तगमन हो २४७
 रूपको समुदय हो २४६
 रेशमी अस्तरण १४०
 रोग १५६
 रोगबाट मुक्तछु १५५
 रोगबाट मुक्त हुन्छ १५५
 रोग हनेछ १४६
 रोगी १५५
 रोलाई १९२
 रौहरु ठाडा हुञ्चन् ९८
 रंगीविरंगी ३७

॥

लज्जालु दयालु १३६
 लखेटनथाले २०
 लट्टी लडाउने १३९
 लट्टीले हिकउने खेल १३९
 लडने १३१
 लम्पटहरू १४०
 लक्षण विद्या १४२, १४३
 रूपाउन लागाउन पन्यो ५३



लाटोकोसेरोको विद्या १४४
 लाभले लाभको खोजी गर्नन् १४२
 लाभसत्कारको निमित्त कुरा गर्नन्
 १४२
 लाभसत्कारहारा भद्रमत्त भएका
 ६८, ६९, ७०
 लाभसत्कार प्राप्त हुन सकोस् ६७
 लाभसत्कार प्राप्तिको निमित्त ८
 लाभसत्कार पाउनेछु ६७
 लाभसत्कारबाट परिहानी भई २८
 लाभसत्कार भएको हो ४८
 लाभसत्कार भएको थियो ८
 लाभसत्कार र यशकोर्ति ७२
 लोला १३७
 लुट्छ दद
 लुट्नथाल्छ दद
 लुट्पीट गर्दा १११
 लुटिरालेको पनि लुटिञ्चन् दद
 लेटनमा लाग्छ २४४
 ललेशबाट विशुद्ध हुने कुरा २२३
 ललेश रहित भएपछि १६८
 लोक तीन प्रकारका छन् १३४
 लोकखयालिक कथा २४५
 लोकधातु कम्पित भएको थियो ३३
 लोकचिद् १३४, २५०
 लोकोत्तर २४७, र लौकिक ४५

सोमहृष्ण ९६, ९८, ९९
 लोहितचन्द्रनका सन्दूकमा राखे ६०
 सौकाको कुरा सोधदा ११२, ११८,
 १२१, १२३, १२५, १२८
 सौकाको कुरा बताए के ११२
 लौकिक शरण लिंदे ४५
 लंगडा ३७, १४०

व, वा

वचन बोल्दा २०६
 वचनलाई समाली राख ७०
 वचन संयम गरी बस्छ १३०,
 १३२
 वचन संयम गरी बसेको छ १३१
 वजिर ६५
 वस्त्रकथा २४५
 वस्त्रलक्षण १४४
 वस्तु संग्रहमा डिप्स्ट रहन्द्य २५०
 वन्ध्या १२२
 वरक ११७
 वर्षविवासको बोधमा २३५
 वर्षविवास बस्ने समय ६३
 वर्षविवास बिताई २३४
 वहाँ मगवान् २५७

वाद आरोप गर २०४
 वाद आरोप गर्ने २०१
 वाद आरोप गर्नेछ २०२
 वाद आरोप गरे २००
 वाद आरोप गर्ने समय छन २०२
 वाद आरोप लगाइ २००
 वाक्दुभ्यरितले युक्त भई १६७
 वास्तुविद्या १४४
 व्यापादको अनुगमन गर्ने २१०
 व्यापादको बशमा हुन्द्य २१०
 वायु १२०, काय १२२, प्रातु १२०
 समूहमा पुण्य १२०
 वात्य अवस्था ५
 वाक्सुखरितले युक्त भई १६७

वि, वी

विग्रहकथामा लागेका हुन्द्यन् १४१
 विचिकित्सा १५४, को अनुगमन
 गर्ने २११, को बशमा हुन्द्य
 २११
 विजयको कारणले ८५
 विजेतालाई विजेता भेटिन्द्य ८६
 वितर्कना उठायो ६७
 वितकं विचार युक्त भएको १५७

वितकं विचार रहित १५८	विविध प्रकारका शिल्पीहरू सत्
वितकं विचारलाई १५८	११०
विवरणाचरण सम्पन्न १३४, २५०	विविधपक्ष ४८
विवरणाचरण ३७	विवाह १४७, गरीदिवा १५
विद्रोह गर्छन् ८७	विशुद्धको निमित्त २२२
विद्रोह नगरेसंग ८७	विष विदचा १४४
विनिश्चयका आसनमा बसिरहेका ६, १४	विषलाई घनसक्ने विदया १४४
विनिपातवायी २५०	विहार प्रतिसंस्करण गरेमा ६३
विनिपातमा नजाने २५६, २५७	विहार पनि बनाइदिएका यिए ९
दिनाश हृष्ट १२१	विहारको बर्णन गरी ४१
विपश्यनापादक ध्यान गरी २४८	विहारमा गई २०
विपश्यनाज्ञान १६०	विहारमा गए २१
विभूषण लगाउने १४१	विक्षिप्तचित्त १६४, लाई १६४
विमुक्तिवित्त १६५, लाई १६५	विक्षेप १२८, को कुरा बताए १२८
विमुक्त भए १६६, १७०	विज्ञप्रशंसित २५८
विमुक्तिकथा २४५	विज्ञान १६१, को अस्तगमन हो २४७, को समुदय हो
विमुक्तिज्ञानदर्शनकथा २४५, २४९	२४७, हो २४७
विरज बीतमल १७२	बीतदोषचित्त १६४, लाई १६४
विरागतिर २४५	बीतमोहचित्त १६४, लाई १६४
विरेचन कर्म १४८	बीमंसनभूमि ११६
विवेक १५७, १५८	बीयंदधनकथा २४५
विवेकतिर २४२, प्राग्मार २४२	बीयंसम्बोध्यज्ञको मावना गर्दं
विवेकतिर आइरहेको -४२	२१३
विवेकनिभित २१२, २१३, २१४	
विवरं कल्प १६६	

वे, वै, वं	शस्त्रलक्षण १४४ शत्रुघ्न भएर होइन २५१ शत्रुघ्न व्यवहार २५१, गर्भन् २५१ शत्रुघ्न व्यवहार गदेनम् २५१ शस्त्रमे १२३ शत्रुको हातमा पार्न ४० शत्रुहरू हुन्थन् ३६ शय जन्मको कुरा १६५ शयनकथा २४५ शयनासन सच्याई ६८ शयनासनहरू २३७, २३९ शय हजारको जन्म १६५ शरणमा पछु २०८ शरणहरूमध्ये ४५ शारणागमन २०८ शरीर चाटी ११ शरीर ढाक्ने भरको चोबरले १५२ शरीरधातु २३३, दिए ५४, मारन पठाए १७५, मारन पठाए- का पिए ५४, हरू ५४, हरू राखी ५६
वेद ६१	
वेदनाबाट सबै दुःखहरू जौर्ण हुने-	
छन् २२१	
वेदना हो २४६	
वेदनाक्षय भएपछि २१६	
वेद्याकरणको कारणमा २४७	
वेताल १३७	
वेद्य कर्म १४८	
वेद्यकहाँ पुगे १९८	
वेद्यका कुरा सुनी १९९	
वेद्य खोज १६१	
वेद्याचार्य यिष्ठ १९८	
वेद्यलाई बोलाई ३	
वेद्यार्थमणिमा १६१	
बोरोपित ४६	
वंशधातक हो सनी ४३	
वंशाङ्केतक हुन् १०५	
शा, शा	
शत्रुको भय आउने कुरो १४८	शरीर मिचाउने १४० शत्र्य चिकित्सा कर्म १४८
शस्त्रपात गर्न सदर्नन्तौ २३२	शान्तपनलाई बढाई १५४
शस्त्रपात गर्नै २३२	शान्त भइदिए ४२
शस्त्र बैधी ७३, राखेको ७४	शान्त भए हुन्थ्यो ४२

शास्त्र हुन्दि १५७	१४०, १४१, १४२, १४४,
शास्त्राको पश्चि पश्चि सामनु पछं २४६	१४५, १४७, १४८, सम्पन्न हुन्दि १३६, १४९,
शास्त्राको पश्चि सामनु ठोक छन २४७	संवरको कारणबाट १४८, संयमद्वारा ११२
शास्त्र प्रति कस्तौ अवहार गर्न २५१	शीषं विरेचन कर्म १४८
शास्त्र प्रति सम्बेह १५४	शु. शू. शो. शं
शास्त्र परिनिर्वाण हुनुभयो ५२, १७६	शुद्धि हुनाको पनि कुनै हेतु छन १४४
शान्तिकर्म १४७	शून्यतामा मन लगाउँद्ध २४४
शान्ति भएन २६	शून्यतामा मन लगाउँदा २४२, २४३
शि, शी	शून्यतामा लाग्द्ध २४३
शित्याहरू छन् १०८, ११३, ११९, १२२, १२४, १२६, १२८	शून्यतामा लार्देन २४२
शित्यहरू १८४	शून्यतालाई प्राप्त गरी २४१, २४२
शिक्षा प्रति सन्वेह १५४	शुरकथा २४५
शीतल पानीको धारेखि १५८	शोक परिवेष २४१
शीतल पानीले १५८, स्पशित १५९	शंकाबाट १५५
शीर पनि कुट्टनसक्षे २१६	शंख १६९, जस्तै सफा गरी १३६
शीर कुट्टनेक्ष २२३	शं
शील २२९, कथा २४५, घन २२९, नं हो १३६, १३७, १३८,	शद्वा २२२, उत्पन्न हुन्दि १३४,

उत्पन्न भएपछि १३४,	१२९, १५८, १५६, १६०,
घन २२६, से विएका	१६१, फल हो १०९,
भोजनहरू खाई १३७,	१३१, १३३, फल हो त
१३६, १४१, १४२, १४४,	१०९, फलमन्वा १५८,
१४५, १४६, १४७, से	१५९, १६०, १६२, १६३,
विएका भोजनहरू खाएर	फलमन्वा पनि १६४,
१४०	१६५, १६६, १६८, १७०,
अमण गौतम छन् २०१	फल देखाउन सक्षम्युन्हाँ
अमण गौतमलाई नमार द९	के ? १११, फल सम्बत्थी
अमण गौतमलाई मानेछन् ७७	प्रश्न १०८
अमण गौतमले २०१, २०२	थावकसङ्घ २५८
अमण यण्डितहरूले २०७, २०८	थ्रुतधन २२९
अमणभावको फल १०८	थ्रुति २२६
अमण बाहुणका उपासना ३१	थ्रेठतर आमण्यफल १३३
अमण बाहुणहरूलाई १२७	थ्रेणी घटाइदिए ७६
अमण बाहुण सहित १३४	थ्रोतविज्ञेय शब्दहरू २४६
अमण बाहुणहरूसंग सोधेको कुरा	थ्रोतले शब्द सुन्दा १५१
११०	
अमण बा बाहुणको सत्संगत गर्न	स
९२	
अमण बा बाहुणहरू पनि छेनन्	सउत्तरचित्त १६५, लाई १६४
१२०	सकटब्यूह १६, बनाई १६
आमण्य १०८, मनेको कस्तो हो ?	सकृदागामी भई २३६
१०९, हो १०६, फल ३१,	सकृदागामी हुने मिक्षुहरू २३५
४४, ४५, ८२, ६०, १०८,	स्वर्ग जाने मानिसहरू ५७
	सङ्क्षिप्तमां ८६, ८७

सङ्घ प्रति सन्देह १५४	सन्तृप्त गराए २०३
सङ्घ प्रति मटल अद्वाले युक्त भएको हुन्छ २५७, २५८	सन्तोष लिन्छ १५३
सङ्घलाई ज्ञापन गर्नुमयो १७९	सन्तोषी १५२, हुन्छ १५२
सङ्घीणणी ९२, ९३, ९४	सन्दूकहरू ६०, ६१
सचेतन गर्भहरू ११७	सदोषचित्त १६४
स्वच्छ तलाड जस्ते १०३	सद्गम भण्डपमा ६५
स्वच्छ निमल १६०, १६१	सदाधनं २२९
सदकहरू ३०	स्वधन देख्यो ५१
स्वतन्त्रता १८६	सन्निधिकार १३७, १३८, भनिन्छ १३९
सत्त्व ११४, १२८, लोक १३४, हरू ११४, हरू पनि छेनन् १२०, हरू विशुद्ध हुन्छन् ११४	स्वप्नविदधा १४२, १४३
सत्य २०६	स्वप्नहरू छन् ११७
सप्त भपरिहानीको कुरा ५०	स्वप्नहरू लोप भए २२
सप्त आर्यधनहरू श्रेष्ठ छन् २२४	सप्त्रजन्य २४१, हुन्छ २४३, २४४,
सप्तकाय १२२, हरू १२२, १२३	२४५, २४६, २४७
सप्तबोध्यज्ञ २१२	सप्त्रयुक्त धर्महरू २४८
सप्तरथ युक्त प्रासादमा बस्थन् ६	सर्पले टोकेकोलाई १४४
सस्त्र रहित १३६	सर्प मेखला लगाई ६८
सप्ताहकालिक १३८	सर्पविदधा १४४
सन्तुष्ट हुन्छ १५२	सर्पहरूको आभूषण लगाई ६
सन्तुष्ट भई १३१, १३२	सर्प हो १६२
सन्तुष्टिकथा २४५	सका मुख्यर ३०, ६४
सन्तुष्टिता १५२, ले युक्त भई १५३	सर्व अवस्थामा २२१
	सर्वका सर्व १८४, अज्ञहरूसे १८४, धर्महरूका १८४
	सर्व बेलामा २१५

- सम्बोधितिर २४५
 सम्बोधि परायण २५६, भएको
 २५७, भएको पुरुष २५७
 सम्बोधि प्राप्ति गर्दा ३३
 सम्बोधिसुख २४०
 समन्तचक्र १५०, ले हेर्नुहोस् १४६
 सम्यक्समाधि १०९
 सम्यक्सम्बुद्ध हुनुहुन्थ ३३
 सम्यक्दृष्टि १०६, युक्त काम गर्ने
 भई १६७
 सम्यक्दृष्टिक मई १६७
 समणभूमि ११६
 समाती ३९, ४६
 समाते १७
 समाधिकथा २४५
 समाधिष्ठ हुन्थ १५७
 समाधिष्ठ हुन सकुपर्छ २४२
 समाधिमा बस्ता २४५
 समाधि सम्बोध्यज्ञको भावना गर्ने
 २१३
 समाधिसंवत्तनीक २५८
 समात्मको निमित्त ४९
 समाहित चित्त भएपछि १६०,
 १६१, १६२, १६३, १६४,
 १६५, १६६, १६७, १६८,
 १६९
- समुद्रसायिककथा २४५
 समुदाचरण २४६, गर्छ २४६,
 गर्दै २४६
 समृद्ध १९४
 समोहचित्त १६४, लाई १६४,
 १६५
 सरागचित्त १६४, १६५, लाई
 १६४, १६५
 सरोवरको पानी ११७
 सर्वथा २०३
 सर्वज्ञ हुँ भन्दछन् २२१
 सर्वज्ञ सर्वदर्शी २२१
 सर्वारहक १०८
 सर्वसंगत गर्दा ९३, ९४
 सर्वसंगतद्वारा ३३
 . सा
 साइत बताउने १४७
 साठोबटा ज़िति गाथाद्वारा ५३
 साढे बाह्रशष्ठ ४०, ६५, भिक्षुहरू
 ३९, ९९, भिक्षुहरूका
 साथ ३५, भिक्षुहरूको ३६
 साढे लक्षण १४४
 साततले प्रापाद ६



सातविनसम्म १६०	१२३, १२५, १२८, देखा-
सात लाख ६३	उनु सबनुहन्थ ? १२२
सात संज्ञो गम्भरु ११७	सामयिक वा असामयिक २४१
७,००,००० ६३	स्वामीको मुख ताक्षने १३०
७,७०७ प्रासादहरु १९४, १९५	सारथीहरु १०८
७ वर्ष ५६	सार पाउन सकिन १२९
७ महीना ५६	सालुकपान १३७
७ दिन लाग्यो ५६	सि, सु
सान्दूलिट १३३, १५९, १६०,	
१६१, सामाण्यफल १२६,	सिंपी १६९
१३१, १६१, १६३, १६४,	सिहासनमा राखे १८
१६५, १६६, १६८, १७०,	सु-भाष्यात छ २५७
आमाण्यफल हो १३१,	सुकृत्य दुष्कृत्य १२७, कर्मको फल
आमाण्यफल देखाएको छु	१२७
१३१, १३३	सुकृत्य र दुष्कृत्य कर्महरुको विवाह
साधुकोडा ६३, गर्छन् ५६, गर्दे	११६
५६, यराउन लगाएबाट	सुख दुःख नभएको १६०
५७	सुख दुःखको लागि ने हुन्थन् १२३
सानो उभेच्छा ७	सुखलाई पनि त्यागी १५९
स्थाना पन्थी ११७	सुखले नझोएको हुन्न १५८
स्थानो शील १३६	सुखविपाकी १२४, १२७
सामञ्जफल ११४, ११९, १२१,	सुख्खा बावल १४५, १४६
१२३, १२४, १२७, १२८,	सुखानुभव गरी १५९
को कुरा ११८, को कुरो	सुखी तथा आनन्दित १२६, पाठ्न्
सोधा ११२, ११३, ११८,	१०८, १२६

Digitized by srujanika@gmail.com

- सुगत १३४, २५०
 सुगम्य नहराडम् ६१
 सुगन्धित पानीभा नुहाई ११
 सुगति दुर्गंतिमा १६७, १६८
 सुगति स्वगंलौकमा उत्पन्न भए १६७^१
 सुगधर सका ६४
 सुत्तु भनी २६
 सुतेको बेलामा पनि २२१
 सुत्त २४७, २४८
 सुम्बदरतर १४९, १५८, १६०
 सुत्ता ४७, १५१, पनि २५१
 सुनको ६१, पातामा ६१, बट्टामा ११
 मुनद्वारा १६३
 मुनारले १६३
 मुने मुन छ २२४, २२८
 मु-प्रतिपन्न छ १५७, २५८
 मुमाषित कुरालाई २१६
 मुमाषितलाई अनुभोदन गर्देनो ? २१६
 मुमाषितलाई मुमाषित हो भनी २२३
 मुमिक्ष हुनेछ १४६
 मुमेद कहाँ छ ४१
- सुमेहमनि बसेर ४१
 सुरक्षित भूमि कै १५७
 सुवर्णमय सन्दूकमा राखे ६०
 सुवर्णमय स्तूपहरू ६०
 सुवृष्टि हुनेछ १४६
 सुसमृद्ध १६५
 सुवर्ण दुर्बर्ण १६७
- सू, स्त, से
- सूपशास्त्रीहरू १०८
 सूपग्रहणद्वारा १४५
 सूर्य ग्रहण हुनेछ १४५
 सृष्टि १६६
 सेषभूमि ११६
 सेठ प्रदर्जित भएमा २२
 सेतो कपडाले १६०
 सेनाकथा २४५
 सेनाबलहरू ल्याई ३९
 सेनाब्यूहको खेल १३९
 सेवा गर्नेछौं १३१, १३३
- सो, सौ, सं
- स्रोतापत्तिफल १०९
 स्रोतापन्नमा पुरोको २५६, २५७,

१५६, पुरुष २५७, २५८	संघतं-चिवतं कल्पहरूमा १६६
स्नोतापन्न पुरुष २५२	संवेग र त्रास गङ्गन् ६७
स्नोतापन्न मई २३६	संसारको मुख दुःखलाई ११८
स्नोतापन्न मएका २६	संसार शुद्धिको कुरा बताए ११८
सोहजना पुरुषहरू ७८, से ८०	संसार शुद्धिको कुरा मुनाए ११८
सोहङ्हात ज्ञामो १७	संसारमा घुमी फिरी ११८
सोमनश्य १५६, प्राप्त हुण्ड १५५, १५६	संक्षिप्तचित्त १६४, लाई १६४
संस्कारलोक १३४	संज्ञीगम्भ ११७
संस्कार हो २४७	
संख्यानविद्या १४६	
संगणिकारत २४०	
संगणिकाराम २४०, २४१, जा अनुयुक्त मई २४०, बाट २४१	हजार जन्मको कुरा १६५
संगायना गनंको निमित्त २६	हजामहरू १०८
संघभेद ४६, गनं स्वप्न ४६	हस्तकर्मको निमित्त ६४
संस्थागार २३१, को बोधमा ५६	हस्तरेखा विद्या १४६
संदेहलाई हटाई १५५	हत्या गनं सकिन्न ११
संयम गनं प्रतिज्ञा ४५	हत्या गर ११
संयोजनहरू २३५, लाई २३६	हत्या गरे ४७, १११
संक्षिप्त हुन्धन् ११४	हत्या गरे ४३
संक्षिप्त हुनाको कुनै हेतु छन	हस्तीयानहरू ३५, तयार गर ३४,
११४	तयार पानं लगाक ९५,
संघतंकल्प १६५	तयार भइसके ९६

हमसा गरे ८६, ८७	हातीहरु ३५, मा ३७
हरण गर्वा १११	हिडदा १५१, पनि २१५, २२१
हरण गराउँदा १११	हिंडिरहेका १६७
हरिचन्दनका सन्दूक ६०	हितकामी भई बस्थ १५४
हरिचन्दनका सन्दूकमा राखी ६०	हितानुकम्पी भई बस्थ १३६
हरियाली धात १३७	हो २२६, घन २२६
हात जलघाइविने १४७	हेतु छंन २०९
हात खुट्टा ४१	हेवा १५१
हात वा खुट्टा १०३	होइन पनि मन्दिन १२७
हात जोरी नमस्कार गर्न योग्य छन् २५७	होच्चाएर कुरा गरेका यिए ४८
हातमा आभूषण लगाउने १४०	होम १४३, कर्म १४८
हातमा के छ १४३	होस राखेर १५२, हेठ १५१
हात समाती ४०	
हातहतियार २३२	
हाती जुध्ने १३९	
हातीबाट ओल्हने वित्तिके ४०	क्षत्रविद्या १४४
हातीबाट ओल्ह्यो १००, १०१	क्षत्री कुलबाट आएको हुँ द
हातीबाट ओल्हे ४०	क्षत्रीय पण्डितहरु २०७, २०८
हातीबाट गई १००	क्षत्री हुँ १७५
हातीबाट जीरा चाहि ३५	क्षमा गनुहोस् १२, १७१
हातीबाट जानसक्ने हो ४०	क्षमा गनुभयो ४५
हातीबाट जाने बाटो १००	क्षमा गछौं ७९, १७१
हातीमा ३६, गई ४०	क्षमा पनि मागे ४५
हातीयान ३५, तयार गर ६५	क्षमा याचना गनुहुन्दै १७१
हातीलक्षण १४४	

[३३२]

बुद्धकालीन राजपरिवार-२

क्षा



ज्ञानदर्शन १६०, उपस्थित छ २२९

ज्ञानदर्शनार्थ १६०

ज्ञानभय ६७, लाई ९७

ज्ञापन गन्तुभयो १७९

ज्ञेयधर्म प्राप्त गरी २२२, २२३

ज्ञातिकथा २४५

ज्ञाति परिवारहरूसाई रथागो १३६

ज्ञान उत्पन्न भयो १५०

ज्ञानको निमित २०९, हेतु छ २१२

गाथा-सूची

अक्कोसको च अक्कोसं दद	तथूपमं धम्ममयं सुमेघ १४१
आचिक्ख मे तं भवि सकुलेमु २७	तस्मा च सङ्क च सीलं च २२६
अजेय्यो वेषमालुसे २२९	थूपं च महंच करिस्तामीति ५४
अटुभे मुनि निबुतो २०	दुक्खं सेति पराजितो १६, ८४
अजातसत्तुनो वस्ते २०	नगगो किसो पद्मजितोति भन्ते २७
अथ दुखं निगच्छति दद	निगण्ठेन विमोहितो १९३
अनुयुज्जेष मेधावी २२९	पच्छा सो कारयो रजं २०
अरहत्तमपापुर्वि १९२	पच्छमे च भवेदानि १६२
अहंपि खत्तियो ५३	पञ्जावे सत्तमं धनं २२६
इतिषया वा पुरिस्तस वा २२९	यस्स एते धनाधर्तिथ २२९
उपसन्तो सुखंसेति १६, ८४	पञ्चजिज्ञत्वान नचिरं १६२
एथ पत्तमधीमं लोकं १६०	पापमित्तं वसं गन्त्वा १६२
कुसिनारायं परिनिबुतो ५३	पासादमाश्यह समन्त ज्ञक्खु १४९
जयं वेरं पसवति १६, ८४	पुच्छत्वा निपुणं पञ्हं १६२
जेतारं लभते जयं दद	पेसितो नाटपुत्तेन १९२
ठानं हि मञ्जति वालो दद	विम्बिसार सुतो २०

【३३४】

बुद्धकालीन राजपरिवार-२

बुद्धस्तादिच्छ बन्धुमो १६२	वासरगं उभुना यथाति १९२
भयाहि तन्तो न करोन्ति पापं ६७	विलुम्पतेष पुरिसो दद
भीषं पसंसन्ति न हि तत्थ सूरं ६७	सखेन वित्तं पटिपादये तुवन्ति २७
पदा च पच्चति पापं ८८	स वे महेद्धुमो सोके २२९
यदा चञ्चे विलुम्पति ८८	सुतधनं च चागो च २२९
पाद पापं न पच्चति ८८	सुत्वा सुमासितं वाचं १६२
रक्षोहं विम्बिसारस्स १९२	सो विलुत्तो विलुम्पति ८८
रजं द्वात्तिसवस्तानि २०	हन्ता लभण्ठि हन्तारं ८८
रत्ति कुर्हि गच्छसि किस्सहेतु २७	हित्वा जय पराजयं १६, ८४
रोतेतारं च रोतको ८८	हिरी ओत्तप्पियं धनं २२९
वस्तानि चतुवीतति २०	



लेखकका पुस्तकहरू

१.	संक्षिप्त बुद्धजीवनी (तृतीयावृत्ति)	...रु. ७/-
२.	धर्मपद (तृतीयावृत्ति)	...रु. १/५०
३.	गृही-विनय (द्वितीयावृत्ति)	
४.	अग्रश्रावक (अप्राप्य)	
५.	कसको कुरा सत्य हो ?	
६.	बुद्धशासनको इतिहास माग-१	
७.	पटाचारा स्थविरा	
८.	अम्बसकर प्रेतकथा	
९.	मुतनु जातक	
१०.	बुद्धकालीन आहण माग-१ (अप्राप्य) ...रु. ७/-	
११.	बुद्धकालीन आहण माग-२ ...रु. १५/-	
१२.	बुद्धकालीन आहण माग-३ ...रु. १७/-	
१३.	बुद्धकालीन गृहस्थीहरू माग-१ (अप्राप्य) ...रु.	
१४.	बुद्धकालीन गृहस्थीहरू माग-२ ...रु. १५/-	
१५.	बुद्धकालीन गृहस्थीहरू माग-३ ...रु. १५/-	
१६.	बुद्धकालीन महिलाहरू माग-१ ...रु. ८/-	
१७.	बुद्धकालीन महिलाहरू माग-२ ...रु. १४/-	
१८.	जातक संग्रह माग-१ ...रु. १०/-	
१९.	जातक संग्रह माग-२ ...रु. ८/-	
२०.	जातक संग्रह माग-३ ...रु. १३/-	
२१.	जातक संग्रह माग-४ ...रु. १२/-	
२२.	बुद्धकालीन राजपरिवारहरू माग-१ ...रु. १०/-	
(बाँकी मित्र)		